

इसिलिम

दुनील १
ISILIM

(अर्धवार्षिक दुनी भाषिक पत्रिका)

(Half Yearly Dumi Language Magazine)

२०६६ वर्ष ११

अंक १२

छिरियास्तो (शरदकालिन उधौली)

October 2009



किशोर उपाध्यक्ष तथा दुकिराफ राष्ट्रपाल श्रीमद्भूषण
राज्यालयक श्री वर्गजगत् जीराइ



प्रभात द्वीपी छासी
श्री ग्रामेश्वर राई (प्रधानमंत्री)



पीरभरणीय दुनी व्यक्तित्व
सा. जनक राई राई

दुकिराफ चौथो राष्ट्रिय महाधिवेशन विशेष

दुमी किरात राई फन्सिकिम

नव गठित केन्द्रीय कार्यसमितिका पदाधिकारीहरू



आध्यक्ष
स.प्रा. चतुरभक्त राई



उपाध्यक्ष
चत्रकुमार राई



उपाध्यक्ष
क्रष्णेश्वर राई



महासचिव
नेत्रमणि राई



सचिव
नृप राई



सचिव
समिर राई



कोषाध्यक्ष
गुणराज राई



सहकोषाध्यक्ष
दुर्ग बहादुर राई



सदस्य
सनंद कुमार राई



सदस्य
जानुका राई



सदस्य
रत्नमणि राई



सदस्य
मूल कुमार राई



सदस्य
श्याम राई



सदस्य
पर्ज बहादुर राई



सदस्य
बम बहादुर राई



सदस्य
(माकर्पा)



सदस्य
(काठमाडौं)



इसिलिम ISILIM

अर्धवार्षिक दुमीराई माषिक पत्रिका

वर्ष ११ अंक १२ २०६४

जि. प्र. का. द. न. ४५/०५६, काठमाडौं

संख्याक्रम:

क्या. श्री नैन बहादुर दुमीराई (MM)²

स्थलाहकार:

भू.पू. सांसद श्री टंक दुमीराई

समाजसेवी श्री रामबहादुर दुमीराई

क्या. श्री पर्जबहादुर दुमीराई

सह.प्रा. चतुरभक्त राई

प्रधान सम्पादक:

नेत्रमणि दुमीराई

सम्पादक:

नृप दुमीराई

प्रकाश दुमीराई

व्याख्यापक:

गुणराज दुमीराई

मनिप्रसाद दुमीराई

क्षेत्रीय प्रतिनिधि:

सनद कुमार दुमीराई, धरान

दुर्ग बहादुर दुमीराई, बाक्सिला

राई बुक्स एपड स्टेशनरी, जावलाखेल

श्रेष्ठ बुक्स एपड स्टेशनरी, दित्तेल

दुमी किरात राई फन्सिकिम, कार्यालय, चावहिल

शुक्रराज दुमीराई U.K.

धौलचौर दुमीराई U.S.A.

प्रकाशक:

दुमी किरात राई फन्सिकिम

कम्प्यूटर/डिजाइनर्

तिलक (लक) खालिङ

मुद्रण

राईलिम सपोर्ट अफसेट प्रेस

गणेशस्थान, चावहिल, काठमाडौं

फोन: २००४८८७/८८, फॉक्स: ४४६०५०६

पत्रावार

इसिलिम दुमी माषिक पत्रिका

पो.ब.नं. ३०२१, चावहिल, काठमाडौं, फोन/फॉक्स: ४४६०५०६, ४४६०५५६

E-mail: ourlink@wlink.com.np

मूल्य: ने.रु. ५०/- भा.रु ४०/- H.K.\$ 10,

सिंगापुर/ब्रुनाई \$2/-, U.K£.1/-

विषय सूची

| शीर्षक | लेखक | पृष्ठ |
|--------------------------|------------------------|-------|
| धर्म संस्कृति | | |
| नक्षे अस्त बहादुर | चतुरभक्त राई | १ |
| समसामिक | | |
| दुमी साकेला शिलीनाँच | महेन्द्र राई | १६ |
| भाषा साहित्य | | |
| दुमी कविता | उत्सव राई | २२ |
| दुमी कविता | अर्जुनभक्त राई | २२ |
| मेटवार्ता | | |
| किराया उपाध्यक्ष | सम्पादक | २३ |
| व्यक्तित्व परिचय | | |
| दुकिराफका संस्थापक | चतुरभक्त राई | ३१ |
| गीत/गजल/कविता | | |
| मेरो देश | विजया राई | ३६ |
| गीत | जिवीहाङ्ग राई | ३६ |
| गजल | रोकेन्द्र राई | ३६ |
| गजल | हर्कधन राई | ४१ |
| जिन्दगी | उत्तमकाजी राई | ४६ |
| इसिलिमलाई | लक्ष्मी राई | ४५ |
| सपना | धौलविर राई | ६६ |
| संस्मरण | | |
| कुन्मित सहर | प्रा.डा.नोवल किशोर राई | ३७ |
| भाषा विज्ञान | | |
| दुमी किरात राई | नेत्रमणि राई | ४३ |
| दुमी एक परिचय..... | तेजमाया राई | ५० |
| Dumi Language | नेत्रमणि राई | ५५ |
| विचार/वित्तिधि | | |
| भगवान जो माने | राई चन्द्र दुमी | ४७ |
| बंशावली | | |
| तुरचु | चतुरभक्त राई | ६९ |
| राईचु | चतुरभक्त राई | ६६ |
| हजुरचु | चतुरभक्त राई | ८२ |
| जिपुचु | चतुरभक्त राई | ६५ |
| दुकिराफको नयाँ | चतुरभक्त राई | ९०९ |
| चौथो महाधिवेशन एक भलक | | ९९९ |

आवरण फोटो: दुमी किरात राई फन्सिकिम
चौथो राष्ट्रिय महाधिवेशन उद्घाटनपूर्वको दुमी जनलहर ।

हाम्रो अभिमत

भाषिक, धार्मिक, साँस्कृतिक र सामाजिक जागरणको अभियानलाई अगाडि बढाउने अभियानमा भाषिक समूहहरू मध्येको दुमीराईहरूको साभा संस्था दुमी किरात राई फन्सिकिमद्वारा प्रकाशन गर्दै आएको दुमी भाषिक पत्रिका इसिलिमले अनन्त यात्राको ११औं वर्ष पार गरिसकोछ । इसिलिमका विगतका अङ्गहरूमा भाषा, धर्म र संस्कृतिसँग सम्बन्धित खोजमूलक स्थायी स्तम्भहरूकासाथ अन्य समसामयिक विषयहरूलाई समेट्दै आएकोमा यो अङ्ग दुमी किरात राई फन्सिकिमको चौथो ऐतिहासिक राष्ट्रिय महाधिवेसन विशेषको रूपमा प्रकाशन गर्ने जमको गरेकोछौं । २०६६ साल जेष्ठ २०, २१ र २२ गते खोटाङ्गको बाक्सिलामा सम्पन्न चौथो ऐतिहासिक राष्ट्रिय महाधिवेसनले नयाँ कार्यसमितिको सर्वसम्मत चयनका साथै दुमी समुदायको लागि दूरगामी महत्वका विषयहरूमा पाँच बुँदे बाक्सिला घोषणा-पत्र जारी गरेकोछ । दुमी समुदायको राजनैतिक अधिकार, प्राकृतिक स्रोतमाथिको अधिकार, ऐतिहासिक तथा पुरातात्विक महत्वका वस्तु तथा स्थलहरूमाथिको अधिकार, धर्म साँस्कृतिको जगेन्ता तथा आर्थिक विषयहरूलाई चौथो राष्ट्रिय महाधिवेशनको घोषणामा समेटेर आफ्नो समुदायको वृहत्तर विकासका लागि सकारात्मक शुरुवात गरेकोछ । अधिकांश भाषिक संस्थाहरू मातृभाषा, मौलिक साँस्कृति, भेषभुषा, ऐतिहासिक तथा सामरिक महत्वका सामग्री तथा स्थलहरूको जगेन्तामा त जुटेका छन् तै । तर आर्थिक पक्षलाई अन्य विषय जस्तै गरि जोडाउन रूपमा उठाएको देखिन्छ । यो विषय किन पनि महत्वपूर्ण छ, भने कतिपय मानवीय व्यवहार र संस्कार उसको आर्थिक हैसियतले निर्धारण गर्दछ । अधिकांश धार्मिक तथा साँस्कृतिक पलायनता कमजोर आर्थिक हैसियतका कारण हुने गरो देखिन्छ । धर्म-साँस्कृतिको अदलवदलमा आर्थिक हैसियतको महत्वपूर्ण भूमिका रहेको देखिन्छ, जसका कारण मौलिक धर्म, संस्कार, साँस्कृतिको अनुशारण एवं संरक्षणमा समयसापेक्ष उतारचढाउन आउने गरेको पाईन्छ । यस अर्थमा सामाजिक तथा साँस्कृतिक आन्दोलनमा आर्थिक अभियानलाई पनि सँगै लानु पर्ने भैसकेकोछ । जुन कुनै एक निश्चित समुदायको मात्र नभएर राष्ट्रकै आवश्यकता हो । अर्कोतर्फ राज्यको पुनर्संरचनामा राज्यद्वारा आदिवासी जनजातिहरू मध्ये दुमीराईहरूको भूगोल, भाषा, धर्म र संस्कार-साँस्कृति तथा उर्नाहरूको सघन बसोबासको आधारमा राज्यका निकायहरूमा प्रतिनिधित्व गराएर राजनैतिक अधिकार प्रदान गरिनु पर्ने, दुमी किरात राईहरूको सघन बसोबास रहेका क्षेत्रहरूका प्राकृतिक स्रोत साधनहरूमा I.L.O. महासन्धी १६९ अनुसार आदिवासी समुदायहरू मध्येको दुमी समुदायको स्वामित्व रहनुपर्ने, ऐतिहासिक तथा पुरातात्विक महत्वका वस्तु तथा स्थलहरूको खोज अनुसन्धान तथा संरक्षण गर्ने र धर्म, संस्कार, साँस्कृति तथा मान्यताहरूलाई समयानुकूल परिस्कार गर्दै लैजाने जस्ता विषयहरूले केवल दुमी समुदाय मात्र होइन अन्य जातीय समुदायहरूलाई पनि नयाँ सन्देश दिनसक्ते देखिन्छ । यी घोषणाहरूलाई कार्यान्वयन गर्न त्यति सहज नभए पनि नेतृत्वको दृढ इच्छाशक्तियुक्त योजना तथा कार्यन्ययनमा सम्पूर्ण दुमी सामुदायको सहयोगले मात्र यसको भविष्य निर्धारण गर्नेछ । यी तै अभियानको महत्वपूर्ण एक पाटो 'दुमी-नेपाली-अंग्रेजी' शब्दकोशको प्रकाशनमा सम्पूर्ण दुमीजनको आर्थिक, भौतिक तथा नैतिक सहयोगद्वारा सकारात्मक शुरुवात गर्न सकिने देखिन्छ । आफ्नो मौलिक धर्म, भाषा, भेषभुषा तथा संस्कार साँस्कृतिको जगेन्ताका साथै आर्थिक पक्षलाई सबल पार्न स्वयम् दुमीजनको महत्वपूर्ण भूमिका रहनुपर्नेमा द्विविधा रहन्न ।

अन्त्यमा, ढिलै भए पनि इसिलिम १२ औं अङ्ग यहाँहरूको हातमा छ, प्रवुद्ध पाठक महानुभावहरूको सल्लाह, सुझाव, आलोचना हाम्रा लागि प्रेरणाको श्रोत बन्नेछ र हामी यही अपेक्षा गर्दछौं । इसिलिमप्रतिको यहाँहरूको सद्भाव रहिरहने विश्वासका साथ शुभ दिपावली-०६६ तथा सम्पूर्ण किरात समुदायको महान चाड साकेला उद्घालीको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका किराती समुदायमा मंगलमय शुभकामना ।

नक्षो अष्टबहादुर हृदी राईको खापकोर चिन्ताको बाटो र मर्नेलाई बाटो लाउने विधि : एक चर्चा

क्षयतुरमत्ता राई

१ परिचय :

किराँत राईहरूको धर्म, संस्कार संस्कृति किराँत नक्षोहरूको शीप, कला र ज्ञानमा निर्भर रहेको छ। अहिले किरातहरूको भाषा लोप हुँदै गएपछि, नागिरे, नक्षो, तायामी, मुधुमी, मस्युमदी, कुरुमी चुरुमीहरूको संख्या पनि धेरै पातलीसकेको पाइन्छ। यसैकारणले पनि कतिपय किरात दाज्युभाइहरू स्वर्धम, संस्कार, संस्कृतिबाट विचलन भई परधर्मप्रति आश्रित हुँदै गईरहेको पाइन्छ। जन्मदेखि मर्दासम्मको संस्कार धानीदिने नक्षोहरूको अभाव अत्यन्त खड्केको छ। नक्षो निस्की हालेपनि भाषा र मुधुमको अभावमा संस्कार धान्नसक्ने स्थिति खड्किदो छ। शहरमा मात्र होइन गाउँमा समेत नक्षोहरू पाउन छाडेको स्थिति छ। आधुनिकताको नाममा मौलिक संस्कार संस्कृतिलाई घृणागर्ने प्रवृत्तिबाट पनि कतिपय नक्षो, ताया, ताड्क, मुधुमीहरूले आफ्नो भूमिकालाई शिथिल बनाएको पाइन्छ। संक्रमणकालिन समाजमा अभै कतिपय मानिसहरू अचेतनको कारणले कसैको बहकाउमा मौलिक संस्कार संस्कृति त्यागेर आत्मनन्द, ओमनन्द, क्रिश्चयन, साधुर्धम, सत्यहाड्मा इत्यादिमा परिवर्तन हुन थालेका छन्। कोही हिन्दुकै काइदालाई नछाड्ने देखिन्छन्। यदि यसरी नै स्वर्धमलाई छाड्दै जाने हो भने भाति किरातीहरूको स्वर्धम, स्वसंस्कार र स्वसंस्कृति भन्ने केही पनि रहने छैन। यस कुरालाई सबै किरातीहरूले बुझ्न आवश्यक भएको छ। यही विषयलाई लिएर यस लेखको शिर्षक चयन गरी अध्ययनको विषय बनाइएको हो।

२ अध्ययनको पद्धति र सीमा:

२०६४ कार्तिकमा नक्षो अष्टबहादुर हृदीसंग गरिएको कुराकानीको आधारमा यो विवरण तयार गरिएको हो। लगभग ४९ वर्षसम्म किराँत धर्म संस्कार संस्कृतिको क्षेत्रमा नक्षो मुधुमीको रूपमा सेले (बिजुवा) तथा नागिरे भई काम गरिरहेका नक्षो अष्टबहादुर हृदी राईले समाजसेवाका निमित्त गर्ने सामान्य चिन्ताको जानकारी सहित मुख्यगरी हृदी पाद्धातर्फ विशेषत सप्तेश्वर गाविसमा रहेका हृदीहरूको मात्र मरौ पर्दा मृतात्मालाई बाटो लाउने मुधुमलाई यसमा चर्चा गरिएको छ। विषयवस्तुलाई प्रष्ट पार्न अन्य मुधुमी धामीहरूको शब्दलाई पनि कहिं कै प्रस्तुत गरिएको छ।



३. नक्षो अष्टबहादुर हदीराईको परिचय :

वि सं २००५ साल जेठ १२ गते सप्तेश्वर गाबिस-६ पोक्लुमा हर्कवहादुर ढोक्से ढोक्सेनीको परिवारमा कान्छो सुपुत्रको रूपमा अष्टबहादुरको जन्म । उनको घरछेउमा पानीको कुवा र पँधेरो छ त्यसैले उनलाई गाउँघरमा पँधेरेधामी भनेर विशेष रूपले चिनिन्छ । ७ वर्षमा नै छिमोले छोएपछि १३ वर्षमा प्रख्यात नक्षो रसुलेको चेलाको रूपमा पुरै धामी उत्रिएको । १५ वर्षकै उमेरबाट अगोनामा नुवांसी गर्न थालेको । आसाममा भर्ति पनि भएको तर बाखाको मासुखान नहुने कारणले धैरै कठिन समय बिताउनु परेकाले भागेर पल्टन छाडी गाउँमै आई किरात राईहरूको धर्म, संस्कार, संस्कृतिको क्षेत्रमा वात्तो, नरनाता र इष्टमित्रको समेत निरन्तर सेवा गर्दै श्रीमति केशरकुमारीको साथमा जीवन गुजारागरी बसेको । उनी भन्छन्- “के गर्ने मासुभात खाएर मस्त सुतेको मध्यरात नहुँदै कहिं न कहिंबाट लौ न बेरामी साहोभयो, भन्दै बोलाउन आइपुग्छन् । अन्ततः : मनराख्नको लागि पनि जानैपन्यो ।” उनका सहयोगीहरूमा कुरुमीको रूपमा ढुक्पा राई, ढोलेहरू पट्नबहादुर र कृपा राई, मस्युमदीमा आफै छोरी र मनुला राई छन् ।

४. सेलेतर्फको धामीको चिन्ता गर्दाको सामग्रीहरू :

धामीले चिन्ता गर्दा चाहिने सामग्रीहरूको महत्व र अर्थलाई केलाउने हो भने यसभित्र एउटा सिङ्गै इतिहासको पाटो लुकेको पाइन्छ । जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बिँड भनेजस्तो हेर्दा साधारण लाग्ने यी सामग्रीहरूको आ-आफै महत्व रहेको पाइन्छ । ति नै सामग्रीहरू र यसको महत्व वारेमा संक्षिप्त चर्चा गरिनेछ -

१. कुखुराको भालेको प्वाँख जसलाई थाउसो भनिन्छ यो तीन मुठा हुन्छ जसलाई चिन्ता खापकोर गर्दा नक्षोले टाउकामा फेटासंग बाँध्नु पर्छ । फेटा बाँधेर “थाउसो” स्युरने प्रचलन प्राचीन राजा तथा धर्मगुरुहरूको गहनाको रूपमा लिइन्छ । यसको पछिल्लो विकसित रूप राजा महाराजाहरूको श्रीपेच हो ।

२.. कानको छेउमा पनि दुइटा प्वाँख स्युरिनु पर्छ यसलाई यड्खी भनिन्छ । यसलाई स्युरदा “यड्खी खावानुम सुमो, थाक्पु” (व्यथा भिक्ने हतियार) भनी मुधुम गाउँदै लगाउनु पर्दछ । यसलाई आदिम गहनाको रूपमा मानिसहरूले प्रयोग गर्दै आएका हुन् ।

३. फेटाबाहिर सिलदुम लगाइन्छ । जसलाई मुधुममा “अम्रेला दुरेला सिखिम् माखिम् नाना तोमोउ” भनेर बखान्नु पनै भएकाले यसको प्रचलन तायामा खियामा र खक्कचिलिपुकालिन देखिन्छ ।

४. रुद्राक्षमाला ७८ दानाको हुन्छ पाँचवटा माला लगाइन्छ । दुबै कुमबाट देव्रै दाइने बनाई क्रस बनाएर लगाइन्छ भने एउटा आगाडिबाट लगाइन्छ । “साकुरी बिमरी, चासुरी, सालुखम, मालुखम मालो मालो युडनियो” (वास जस्तो लामो हड्डीखुड्खुडी भएको राम्रो असल) भनेर बखान गरिन्छ । एकमुखे, तीनमुखे र ११ मुखे रुद्राक्ष धामीको लागि साहै शक्तिशाली हतियार मानिन्छ । अरूचाहाँ गहना सो सरह मात्र हो । रुद्राक्षमाला पछिल्लो समयको गहना मात्र हो नव सर्पको काँडा चाहीं प्रमुख हो ।

५. सर्पको काँडाको माला धारण गर्नु पर्दछ । “साकुरी, सालुडालु, सालुखम मालुखम बिमरी नाना तोमोउ” (बाँसजस्तो, केराको बोटजस्तो लामो, हड्डीखुड्डी भएको लामो किरा जस्तो भएर हिँने तेरो माला पनि लगाएँ) भनेर मुधुमले बक्साउनु पर्दछ । यो सर्पको काँडा जागेर काइलाडकुइलुङ् भई बटारियो भनेमात्र धामीले व्यथा भिक्न सक्छ । नव भने माला लाटो बोथो हुन्छ र व्यथा भिक्न सकिदैन । जब सालुडालु घाँटीमा बेरिन्छ तब उ व्यथा भिक्न तयार भयो भनेर जान्नु पर्दछ । सापदेउ रूपी छिमो, भूमिदेव आदिको अदृश्य स्वरूप नाग तथा सर्पकै रूपमा

- रहन्छ भन्ने विश्वास गरिन्छ। त्यसैले सर्प तथा नागलाई शक्ति मानिएकाले यसको काँडा धारण गरिएको हो।
६. हातमा खेलाउने र थानमा गाड्ने दुईखाले फुर्के हुन्छ दुवैलाई मडखेर भनिन्छ। हातमा खेलाउने जोडी हुन्छ। यो हातमा टेक्ने लठ्ठी सरह हो। यो देखेपछि बोक्सी, दाइनी, ननिको, भूतप्रेत सबै दुहाई हुन्छ। यसले पानी छम्केपछि चोखो शुद्ध र पवित्र भइन्छ। अर्को एकलो फुर्केलाई बुजुदाम या थानमा गाडिन्छ। यसमा तीन ठाउँमा फुर्का फिकिन्छ त्यसैले यो तीनताले देखिन्छ। यो दुबै मडखेर फुर्केढोल वा निगालोको हुन्छ। यो एकल तीनताले माडखेर घरको मुलखाँबो जस्तै हो। यसमा चढेर सुमो (व्यथा) हेर्नु पर्दछ। तर शिरमा चाहीं चढिन्न दुइतलामा मात्र चढिन्छ।
७. घण्टी १६ देखि ६० वटासम्म हुन्छ केही जिउमा दोकाँधे बनाएर लगाइन्छ केही कम्मरमा बाँधिन्छ। काँधमा भिर्नेलाई ललयम र कम्मरमा भिर्नेलाई बुलायम भनिन्छ। ललयम बुलायम बज्ने वित्तिकै बोक्सी, दाइनी, भूतप्रेत जागित्रा सबै परपर भाग्छन्। घण्टाको प्रचलन किरात किंबदन्तीमा खकचिलिपुकलिन मानिन्छ। बोक्षिलो हुने भएकाले सबै घण्टी भुण्ड्याइदैन।
८. प्याक्सुम (झोला) जसलाई खागो भन्छन् यसमा चामल, अदुवा र चिण्डो राख्ने गरिन्छ। यो पनि एक गहना नै हो। सुनाखरी र दुम्सीको काँडाले जिडित सीपयुक्त झोलालाई हेर्दा प्राचीन पुर्खाहरू सीपवान थिए भन्ने देखिन्छ।
९. चिण्डो नक्षोको ठूलो हतियार हो अहिले गैर किरात धार्मीहरूले पनि खेलाउन थालेका छन्। यसलाई “रोनुखा, खरबा, सलवा, चासुवा, रोनु, खरवाबुडौ, रोनुखा, चासुम्खा, बताछिरी, रिरामछी” भनेर मधुममा दप्याइन्छ। यसको अर्थ हातमा खेलाउने हतियार, चिण्डो, अन्नपानी सञ्चय गर्ने, हातमा खेलाउने, बुजुदाम (थान) मा राखिने चिण्डो, छिमोले खेलाउने भन्ने हुन्छ। चिण्डो पनि दुई खालको हुन्छ- प्रथमत हातमा खेलाउनेलाई रोनु र थानमा राख्नेलाई सलवा खरबा भनिन्छ। किरात पुर्खा पारुहाड नायमबाट पानी सञ्चय गर्न यसलाई सृष्टि गरिएको किंबदन्ती पाइन्छ। तसर्थ किरात परम्परा अनुसार फलफूलको जगतमा यसलाई सबैभन्दा जेष्ठ फल मानिन्छ। यसलाई कलिलोमा तरकारी खान्छन्। आदिमकालदेखि नै चिण्डोमा पानी, जाँडरक्सी, अन्नपात, बिउबिजन, गहनापात आदि सञ्चय गरिर्दै आइएको परम्परा आजसम्म गाउँघरमा कायमै छ।
१०. धार्मीले जामा पनि लगाउनु पर्दछ। यसलाई “सिकेमाके” भनिन्छ। यो पनि अधिदेखिकै सेले धार्मीहरूको पहिरन हो। यो जामा अधिको राजा, नक्षो, पुरोहितहरूले पहिरिन्थे भन्ने जनाउँछ। संसारका विविध संस्कार संस्कृतिमा जामा पहिरिएको देखिन्छ।
११. नागिरेको १६ वटा ढोल (थुलु): भए पनि सेलेधार्मीको एउटा ढोल हुन्छ। संसारकै प्रचलनमा आएको ढोललाई मानवपुर्खा खकचिलिपुले निर्माण गरेका थिए। युद्धमा सेनालाई ड्रम र बिगुलको आवाज शक्तिले शक्ति पैदागरे जस्तै धार्मी, मुधुमी, ताया, मस्युमदि, ढोले, कुरुमी, चुरुमी र अनुयायीहरूलाई ढोलको आवाजले शक्ति र ज्वस प्रदान गर्दछ। ढोल बनाउने रूख ढाल्दा छिमोले चिन्ह लगाएको रूखलाई मात्र ढाल्नु पर्दछ।
१२. गज : बिजुवालाई चारवटा चाहिन्छ जसमा दुईदुईवटाले दाइने देवे साइडबाट बजाइन्छ। नागिरेको एउटा गजले एकापट्टिबाट बजाइन्छ भने अर्कोपट्टिबाट हातैलै बजाइन्छ।

धर्म संस्कृती

१३. चामल अदुवा (सुरु फिरु) : यो दुबैलाई हरदम धार्मीको भोलामा राखिन्छ । चिन्तामा थान छेउमा पनि राखिन्छ । मन्त्र शक्तिले फुकफाक गर्दा चामलले मनसाउने, अदुवा टोकेर फुक्कै पवित्र बनाउने गरिन्छ । त्यसैले गैर धार्मीले अदुवा बोक्नु हुँदैन शिकारीले हान्छ भन्ने चलन छ ।
१४. बडखेर (भकारे) : गाई वा गोरुको गोबर मिचेर लाञ्चो बनाई त्यसमाथि फुर्केकै जस्तो फुर्का झिकेर आटवटा फल्ल्याँटोमा चिरेर त्यसलाई भकारे पारेर गाड्नु पर्छ । यसलाई बडखेर भनिन्छ जसलाई बुजुदाम (थान) मा राखिन्छ । यसले बोक्सी, दाइनी, जागित्रा, ननिको, भुतप्रेत सबैलाई थुनछेक गर्दछ । गाईबस्तुलाई बार बारेजस्तो बार्ने थुनछेक गर्ने काम यसैबाट गरिन्छ ।
१५. बनेलको दारा, बाघको हड्डिडको शड्ख, एकजोर भयाम्टा पनि शक्तिको लागि राखिन्छ । यसले आदिम युगदेखि नै मानव र पशुहरू बीचमा एक आपसमा मारामार हुन्यो भन्ने देखाउँछ भने भयाम्टा सांस्कृतिक बाजा हो जसलाई मानव आदिम पुर्खा खकचिलिपुले नै निर्माण गरेका थिए भन्ने किंबदन्ती रहेको छ ।
१६. बज्रदुङ्गा (पासाणकालिन दुङ्गेयुगका मानिसहरूको हतियार) । रुवालुदुङ्गा, शालीग्राम, दुम्सीको काँडा, मिर्गको सिं पनि धार्मीका सामग्रीहरू हुन् । बज्रदुङ्गालाई देवताको रूपमा राखिने प्रचलनले मानव दुङ्गेयुगको इतिहासबाट विकसित भएर आएको देखाउँछ भने टुमालिन बज्रदुङ्गाले प्रकाश पनि दिने भएकाले आदिम मानव पुर्खाहरूले यसलाई उज्यालोको रूपमा प्रयोग गरेको देखाउँछ ।
१७. डालोमा कोदो र थानमा चामल राखिन्छ, चामलमाथि देवताहरू राखिन्छ । यसलाई टुप्पो नकाटिएको दुईपत्रे केराको पातमाथि राख्नु पर्छ । डालोमा राखिएको कोदोलाई सुर्मी भनिन्छ । यो

सुम्निम कोकुमाको लागि राखिएको भाग हो । सुम्निम कोकुमा खादिम मुन्दिमा, सुम्निम बज्यु धरतीमाताको नाममा राखेको शिर भन्दै बक्साउनु फर्साउनु पर्दछ ।

१८. कुखुराको भुत्ता र आन्द्रा फ्याँकेर बाँकी सिङ्गै भाग रसुमा भुण्ड्याउनु पर्दछ । यसलाई हप्तड भनिन्छ । यो धार्मीको छिमोको भाग हो । यदि छिमोले आएर राल चुहाउँदै च्याप च्याप खायो भने मात्र व्यथा पर्छ होइन भने व्यथा मर्दैन । हप्तड भुण्ड्याउने प्रचलनले किरातीहरू आदिमकालदेखि नै मांसप्रेमी थिए भन्ने देखाउँछ ।
१९. इसिलिम : इसिलिम जातका साना कटुसको पातसंगको हाँगोको मुठा बनाई सेउली बनाइन्छ । मुधुममा सेउलीलाई इसिलिम नै भनिन्छ । यसलाई मुधुममा ज्यादै पवित्र मानिन्छ । मन्दिरमा जसरी फूलफलेदो पवित्र वस्तुको रूपमा चढाइन्छ, र आफू पनि धारण गरिन्छ त्यसैगरी किरात संस्कारमा सेउली महत्वपूर्ण मानिन्छ । अष्टबहादुर भन्धन-“मुदुम शक्तिले सेउली डढाउनु पर्दछ जसको धुँवा र गन्धले गर्दा बोक्सी दाइनी ननिकोहरू स्वाहा हुन्छन्, परपर भाग्छन् । यदि मन्त्रशक्तिले सेउलीलाई डढाउन सकिएन भने यो घाँस सरह मात्र हुन्छ ।”

२०. काउलो (रलम्बु) : एक खालको चिप्लो आउने रुख यसलाई विजुवा वा सेले धार्मीले प्रयोग गर्दछ । हानमार गर्ने, व्यथा भार्ने, जासी खसाउने (अप्राकृतिक रूपबाट मरेको मृतआत्मालाई पुनः मार्ने काम) काम यसै काउलोको शक्तिले मात्र गर्दछ । यसलाई जासी सेउली मानिने हुनाले नागिरे नक्षेले छुनु हुँदैन ।
२१. एउटा खुर्मी थानमा रहन्छ । यसले हानमार गर्ने, जोखाना हान्नको लागि कचुर काट्ने नायमको हतियारको रूपमा लिइन्छ ।

२२. सालधुप र आगोको कोइला बेला बेलामा धूप बाली आदर सत्कार गर्न प्रयोग गरिन्छ ।
२३. दियो र त्यसमा राख्ने तामाको पैसा
२४. यी सामरीहरू चोक्नको लागि चोयाले बुनेको एउटा भुने हुन्छ ।
२५. भाला : धामीको भाला बुजुदाममा नै गाडिन्छ ।
२६. दुइटा गड्वापानी जसमा एउटा ढ्याके पैसा पनि राखिन्छ ।
२७. दुई कठुवा जाँड दाइने देब्रे पारेर राख्ने ।
२८. एउटा वा दुइटा थाल जसलाई ढोलसगै बजाइन्छ ।
२९. कचुर : सुमो (बेथा) पहिलाउन हेरकोर गर्न, भविष्यवाणी गर्न कचुर काटिन्छ ।
३०. रक्सी : जसलाई पवित्र बनाई बेरामीलाई ख्वाइन्छ । धामी धूपौरे, कुरुमी चुरुमीहरूको लागि समेत पिउनको लागि व्यवस्था गरिन्छ । धामीले बेथा भिकेपछि बेथाको गुणहेरी त्यसलाई डढाउने वा धामी आफैले पनि खाने गर्दछ यत्तिखेर रक्सी चाहिन्छ ।
३१. रुसु एकजोर सुकेको बाँस राम्रो चिन्तामा र जासी खसाउने चिन्तामा एकजोर हरियो बाँस जसमा ढोल भुण्डयाएर बजाउने काम गरिन्छ ।
- आदिम युगमा आजको जस्तो स्वास्थ्य लाभ गर्ने जडीबुटी, औषधि, डक्टर, नर्स र बैद्यहरूको विकास नहुँदा मानिसहरूले धार्मिमाथि विश्वास गर्नु भन्दा अर्को उपाय थिएन । त्यही परम्परा र संस्कृति नै आज किरात राईहरूको धर्म संस्कार संस्कृतिको मार्ग भएको छ । एउटा बंशमा सयमा एकदुईजना धामी निस्कने प्रचलन पनि पुरानै हो । इच्छाले निश्चित उमेर पुगेपछि किराती तायामी, मुधुमी हुन सक्तछ तर धामी हुन सक्तैन उसलाई छिमोले नै रुचाएको हुनु पर्दछ ।
५. राजाको घरमा चारमन्त्री रैतीको घरमा चारवात्तो :

अष्टबहादुर भन्छन्- “अधिदेखिकै प्रचलनमा आएको राजाको घरमा चारमन्त्री बसेर राज्यको काम

गरेजस्तै रैती (अब भन्नुपर्ने जनता) को घरमा चारवात्तो अगेनाको वरिपरी बसेर नुवागी, तिधाम, छिदाम, छमदम गरिन्छ ।” किरातीहरूको घरमा तीनचूल्हाको ठूलो महत्व छ । यसमा एउटा शाखामलु जो उधोपटि रहन्छ यसलाई हदीले गाडेको हुनाले हदीलु हरेप्पा बाजेको एउटा प्रतीकको रूपमा प्रात पुर्खालाई संभिराखेका हुन्छन् । यसबाट उनीहरू इतिहासविहिन छैनन् भन्ने कुरा देखाउँछ । खाना पकाउनेतिरको दनीलु वा पाहुना चुल्हा हो जसले छोरीचेलीको प्रतिनिधित्व गरेको हुन्छ भने सेरहान्ने पर्खालितिरको चुल्हा वातोलु हो जसले दाज्यूभाईको प्रतिनिधित्व गर्दछ । यसैलाई चारवात्तोको रूपमा लिइन्छ । मुधुममा “सुप्तुलु लामालु खामालु दिमालु खारु खाबुलु वाछे वारेलु (चुल्हाको चारपाटे दुङ्गा), धिरीती नागेलु” भनेर खामादिमा चढाउने, छोसु पोल्ने काम गरिन्छ । अष्टबहादुर छमदमसम्म गर्न सक्छन् तर आजतक कसैले त्यस्तो छमदम गर्न नबोलाएको कुरा सुनाउँछन् । तथापि दारेगौडामा सूर्यबहादुर राईको शाखाम नाम (नुपुमा) राखीदिएका छन् । उनी बिजुवा तथा नागिरे नक्षो दुवैकाम गर्न भ्याउँछन् । यसको साथै विवाह कर्ममा बुढौलीको काम समेत गर्दैआएका छन् ।

६. मौलिक किरात धर्म संस्कारप्रतिको विश्वास :

अहिले नाममा किरात धर्म तर सारमा हिन्दुका पुरेत आत्मानन्द र क्रिश्चयनको पास्टरको काम गर्ने ओमनन्द तथा क्रिश्चयनका अनुयायीहरूले उनलाई समेत त्यस सम्प्रदायमा लैजानको लागि अनेकखालका प्रलोभन, लोभ, लालच देखाईरहेको प्रवृत्तिप्रति कटाक्ष गर्दै भन्दछन्- “धैरेले मलाई पिडा दिइराखेका छन्, लोभ देखाई राखेका छन् उता जाउँ भनेर तर म त आफ्नो धर्म छैदैछ मरीगाए पनि जान्न त्यस्मा ।”

“किरातीहरूको धर्म संस्कारलाई बचाउन संस्कार अनुसार काटमार गर्ने ठाउँमा काटमार गर्नै पर्दै, एक माना रक्सी र एक चोक्टा भए पनि मासु पितृको लागि पोल्नै पर्दै, ख्वाउनै पर्दै” भन्दै “यत्ति गर्न नसक्नेहरूले अरू धर्मको बाटो लिएका हुन, हामी एकमाना रक्सीमा

नै कन्यादान बोलेर बाटो खोली दिन सकछौं। हामीलाई अनेक रंगको ढाँचा चाहिएको छैन, पिता पुर्खाले के गरी न्याएका हुन सोही गर्ने हुँ म त ” भनी ठोकुवा गर्दछन् ।

७ धामीको प्रकार :

धामी मुख्यतया तीन प्रकारका हुन्छन् : पहिलो नागिरे तथा कुबी जसले नुवांगी, चुल्हामा तिधाम छिदाम र छमदम गर्द्ध खोला नदीको बाटो हिड्छ। दोसो बिजुवा जसलाई सेले पनि भनिन्छ उ डाडाकुँडा पँधेरोको बाटो हिड्छ, भाईचिन्ता गर्द्ध, बेथा भिक्छ, हानमार गर्द्ध, सियाँ बायु पन्छाउँछ, । उसका गुरु सुरुमी, खारुछी आदि हुन्छ। तेसो बायुधामी वा भाँकी हो जो पाखा भित्ताकै बाटो हिड्छ,, सियाँ बायुलाई पन्छाउँछ र प्राय गैर रदुहरूमा उत्रिन्छ। चौथो बैदाड हो उसलाई बेले पनि भनिन्छ यस्तो धामी गाउँ घुम्छ, मन्त्र शक्ति र जटिबुटीबाट उपचार गर्द्ध जन्तर मन्तर गर्दछ। उपचारको लागि धामीलाई गुहार्ने प्रचलन किरातीहरूमा मात्र होइन अन्य जातिहरूमा पनि पाइन्छ। तर चुल्हाको संस्कारिक कार्य गर्ने, साकेला गर्ने, नागु, तिधाम, छमदम जस्तो कर्म भने नागिरे किरात राई नै धामी चाहिन्छ भने अप्राकृतिक मरण र बालमृत्यमा मृतात्मालाई ठाउँ ठेगान लगाउन बिजुवा (सेले) धामी चाहिन्छ ।

अष्टबहादुरको छिमो (गुरु) सुरुमी आप्लुमी हो । उनी चुल्हा, साकेलाको पूजा गर्ने, चुल्हामा नुवांगी, तिधाम, छिदाम, छमदम गर्ने नागिरे नक्षो पनि हुन र हानमार गर्ने सेले तथा बिजुवा नक्षो पनि हुन। यी दुवै कामलाई अहिलेसम्म निरन्तरता दिई आएका छन् ।

८ सेले धामीको छिमोको बाटो आदिम ऐतिहासिक भूमिको भ्रमण गर्ने बाटो :

१. घरबाट जानको लागि रिदुम मुधमको बाटो :-

सेलेबाट उपचारको लागि चिन्ता गर्दा विधिपूर्वक घरको सुप्तुलु (चुल्हा) बाट हिड्न सुरुगरी हिड्नु पर्दछ । जस्तै : १. सुप्तुलु खामालु दिमालु, फलेकु, पतेल, चारिकु, (सिकुवा आँगन) हुँदै । २. पोखेलकु चारिकु सुबुकु । ३. पोक्लुकु साखेल धिरिती (पोक्लुभूमेथान)

’! ४. चन्तलु धिरिती (दारेगौँडा थर्पुडाँडा)’! ५.

इख्खुली साखेल धिरिती नागिचु (दारेगौँडाको साखेल इख्खुली भूमेथान नागिरेधामीहरूले नाच्ने ठाउँ) ’!

६. याल्दुकु सुबुकु साप्तेल धिरिती नागिचु) (दारेगौँडाको पँधेरो नागिरेधामीहरूले नाच्ने ठाउँ) ’! ७. खप्तलु धिरिति, खलपा खलमा, खिकुपा, खिकुमा (दारेगौँडा भूतेसीछेउको ठूलो ओडार जहा अघि आदिमजातिहरू यहाँ बस्तथे र तितो गिठाभ्यागुरको भोजन गर्दथे)’! ८. पतकु बाञ्चेकु छिर्कुमिर्कु सुबुकु छछपा छास्मी ब्रसपा ब्रसमा (छछपा छास्मी ब्राक्सुपा ब्राक्सुमा पाछाका चिउरीखर्क भदौरागाउँ छेउको पानी पलाउने ठाउँ पानीखोल्सी) ’! ९. खिरिकु सुबुकु (खिर्दगाउँ छेउको पानीकुवा)’! १०. लुक्कुकु सुबुकु (छछपा छास्मी ब्राक्सुपा ब्राक्सुमाहरूकै पानीपँधेरो) ’! दुइकुलु दुमालु, धिरिती, साप्तेल, सिम्पानी गाउँको दुमीदुङ्गा यहाँ अघि किरात पुर्खाहरूले सिकार खेल्ने गरेकाले काँधनुको सिली गरिन्छ ’! ११. पोखिल्द तम्बलु छिर्कुमिर्कु दुइकेलुमनीकै पानी र पानीखोल्सी, पानीको शिरा’! १२. बुसुरु युयुमा नाम्चु सुबुकु केलासी धिरिती यातामा (बुसुरु युयुमा भित्रका पाछाहरूको ऐतिहासिक सिकार खेल्ने स्थान र पानीदह जहाँ उनीहरूका पुर्खा त्यसदहमा हामफाली बाघ भएर निस्कन्त्ये र सिकारमारी पुन : त्यही दहमा हामफालेर मान्द्ये भई घर जान्ये भन्ने किंबदन्ती रहेको छ)’! १३. दुबेना दाम्रेवा खोकुना रेप्सुना जसमा यातामा बुद्धामा याद्धामा नुवाची धिरिती, खादिम्बु, छिर्कुमिर्कु साप्दुम बुक्दुम, सारीखम सुमखम भनेर दप्सिना गर्नु पर्दछ । साम्पाडहरूको आदिमभूमि खोक्मा ख्वाबुडगाउँ साम्पाडको पुरुष महिला सामे, साम्पाडको नाममा रहेको भूमि, पानीउम्रने जमिन सबैकुरा राखेको, व्यथाको जड कहाँ छ हेरेको)’! १४. बालाबेसी, रैकर धिरिती, खादिम यातामा नागु चियोपा चियोमा (बालाबेसीको नाग वा सर्प) कोकु सुम्निम (मामातेम मुनिको गाउँ बालाबेसी, रैकर जग्गा, धरती, नाग बसेको जसले चियाएर हेरी रहन्छ सुम्निम बज्यूको स्वरूप)’! १५. दुँढीखोला कावादो धिरिती दुँढी छिर्कुमिर्कु’! १६.

वातेमा धिरिती खादिम छिकुमिर्कु '! १७. नक्ती सुम्निम्ब, साखाम्बु, बलम्बा चाचुम्बी चियोरेम्मा, नागिचु, नागीयुम्मा साखाम्बु नक्ती लुप्पो, रत्कु हदी, रडकासुको पुर्खा बस्ने ठाउँ, (सुम्निम्बज्यू साखाम्बा को बाटो, पुर्खाको बाटो नागिहरू धामी धमेनाहरू हिङ्गने बाटो)'! १८. बालायझमा पारुयुम्मा याडखामा बुडखामा छप्दमछत्पो छप्दमछत्पो फूपामुमा हाम्नो बालायझमा पारुयुम्मा राजुहाम्नो '! १९. वालेम वाबुमी दिबुछिबु पत्करु डाङ्डैडाँडा उभो लेक खेदेर जानुपर्छ त्यसैले वालेम वाबुमी दिबुछिबु चाचुहोप्पो सुरुमी हाम्नो आप्लुमी हाम्नो सुरुमी साकुमी हाम्नो छिमोदिमो हाम्नो '! २०. सितालदुङ्गा सितालु धिरिती '! २१. थुलुटाँसे थुलुसाम्लो हाम्नो ढोलटाँसे भन्ने ठाउँ जहाँ पहरामा एउटादुङ्गाको आकार ढोलकै जस्तो टाँसीराखेको छ त्यसैले यसलाई ढोलटाँसे भनिएको हो । यहाँ सिली नाच्नुपर्दछ '! २२. त्यसपछि अगाडि बद्दा पूर्वे देवता पक्रेर हिङ्गनुपर्छ । ७ भाई सिकारी र ६ बहिनी याडखामाहरू (साम्पाड महिलाहरू) संगसंगै हाँसखेल गर्दै चित्रगुप्तमा वस्तुगोठमा रहेको । त्यसमध्ये एउटा छुटिएर बसेको चाहीं रुसुला तपुदेवताको रूप धारण गरेको । अरू चित्रगुप्तमा रहैदै वस्तै जाँदा पहिरोमा पुरिएर उनीहरू मरेपछि जागित्र भएको पूर्वदेव मानिन्छ । त्यसैले उनीहरूलाई दप्च्याउँदै अगाडि बढिन्छ '! २३. रिपेलु चाचुम्लु थुलुसाम्लु बोलाउँदै सातसिकारीलाई बोलाउँदै पुग्ने '! २४. चिलिमदुङ्गाबाट '! २५. जरंखा धिरिती आउने, त्यहाँबाट '! २६. लाम्दिजा धिरिती -बाकिसला बुधबारे बजार) हुँदै '! २७. बरमेघारा (बरमेकु चारिकु सुबुकु धिरिती) जाने त्यसपछि '! २८. मुर्खब्बम (बाकिसला तल्लोखानी) जाने '! २९. कोझ्खेदो कावादो छिकुमिर्ककु हुँदै '! ३०. सुकुदु कावादो (सुकुदमुखोला दोभान) '! ३१. सुनाद रूपाद (तीनदोभान सुडदेलेको पुर्खाहरू सिकार खेलने दोभान जो रावा रेणु र ..खोला एकैठाउँमा मिसिन्छ '! ३२. पाँचपोखरी पुग्ने '! ३३. रुनाम रुलु दप्च्याउँदै लेकको विष खेलाउँदै अगाडि

बढेर '! ३४. निकास जाने, त्यहाँ कालिजको सिली टिपिन्छ '! ३५. रिपेलु रुनाम्कु छिडीमा पुगी भिडगुमाको सिली नाचेर '! ३६. रुनाध्याङ्गु पुग्ने, यहाँबाट '! ३७. जोरबौद्ध पुग्ने: यो चारपटिटको भेट हुने ठाउँ हो '! ३८. साल्पाबु धिरिती खादिमा मुन्दिमा मोहम्मा मोहोउम्मा साल्पा दिदी बहिनी भनेर दप्सिना दिदै नुहाउनु पर्दछ '! ३९. सिलिचुम नागिचु त्यहाँ मुनाम सिली डाँफेसिली नाचिन्छ त्यहा चुल्हादुङ्गा छ । त्यसलाई दप्च्याउँदा साखेललु, साखेलहोमा, रिकुहोमा, रिबुरेप्सुना छबुछम्लो छाम्छेनीयो भनिन्छ डाँडैडाँडा नाचिन्छ '! ४०. जायजुम तुवाचुड : पापापातेसु मामादिलीदुम सागोयोबी मारीमुन्दुम नानातोमा सिबीखेमा खकचिलिपु दुखुरिलु चाचुयोबु नाम्दुलेम्मा नाम्दुयोबु कोरोबुने खतफोपो दिलीपोपो चासुमपोपो कोरोबुने ए नानातोमाडौ सिबिखेमाडौ कोरोदेल खावादेलबी चुस्तोबे स्तो भन्दै दप्च्याइन्छ यहाँ पारुसिली र सिकेमाकेसिली गरिन्छ धागो बनाइन्छ, तोखुम गाडिन्छ, तान थापिन्छ त्यहाँ बेरामीको फूल रोपेर गइन्छ । '! ४१. अरूणा बरुणा कावादो (अरूण नदी) हुँदै '! ४२. सायखा निउखा (मधेश) गइन्छ त्यहाँ: सयपा, सयमा (थारु, धिमाल आदिलाई बुझाउने सामे) धरिहाँ बजिहाँ, मेचे, कोचे आदि दप्च्याउँदै त्यहाँ नदीतर्नु पर्ने भएकाले नाउ खियाउँदै मयापा मयामा (माझी मझेनी) लाई खेवा दिनको खेवा मागिन्छ '! ४३. जलासय सप्तरी पुगिन्छ त्यहाँ त्यस ठाउँमा बालुवा नै बालुवा छ । ऊखुको बारले चारपटि बारेको ठाउँमा एकजना केटी र केटा माछा सुकाएर बसेका छन् । उनीहरूलाई सुम्निम साखुजा के हो भनेर सोधिन्छ । मोदाम, सारीदाम, खिदाम, चासुदाम (माछाको पवित्र मासु) भनेर दप्च्याउँदै '! ४४. खुलुखुक्सु (किरातीको आदिम भूमि) पुग्नु पर्दछ । त्यहा गिठा भ्यागुर पाइन्छ । त्यसलाई दप्च्याउँदा खलपा, खलमा, खिकुपा, खिकुमा, (तितो स्वाद भएको फलफूल) नामदेल (धामको गाउँ), सयपा, सयमा (तराई मधेशका आदिवासी जनजातिलाई बुझाउने शब्द) नायमलुकु सायखा निउखा

भनेर दप्च्याउनु पर्दछ । खुलुखुक्कसुमा पुगेर खुद्गो काट्ने, घ्रहसार्ने काम गरिन्छ । कुरीचिन्ता भएमा साल्पामा ग्रहसार्ने काम गरिन्छ । त्यहाँबाट, नामप्राकदाम ”!घामड्ब्बने ठाउतिर गइन्छ”! ४५. नेवाखा नेवामा धिरिती अहिलेको काठमाडौं पुग्ने यहाँ सबै देवदेवताहरूलाई दप्च्याउँदै फेरी ”! ४६. जलासय सप्तरी धिरिती फर्क्ने ।

२. फर्क्नको लागि मुधुम तथा रीतिविधिको बाटोहरू :

यता घरतिर फर्कदा पुनः अघि भेटीएको माछाको धन्दा गर्ने केटा र केटीकैमा आई पुग्नु पर्दछ । उनीहरूले माछाको पुच्छर दिएर पठाउँछन् । यदि यसरी माछा पाइयो भने बेथा मर्छ होइन भने बेथा मर्दैन र बेरामी पनि सञ्चो हुँदैन । जलासय सप्तरीमा मुधुमले थरियाँ बजियाँ कोचे मेचे सबै बोलाउनु पर्दछ । धान रोप्ने, गोड्ने, धानकाट्ने, पछार्ने, धान कुट्ने, सामल बनाउने सिली गर्दै ढोलेलाई बाटोखर्च सामल लगाइदिने आफूले पनि सामलको व्यवस्थागरी फर्कनु पर्दछ । फर्कदा चिण्डोको जाँडले सारी सुमर काट्दै बाटो थुन्दै आउनु पर्दछ । यसपछि ”!१. मैनामैनी गाउँ आइन्छ । यहाँ मगर, तामाड, क्षत्री, राई भेटिन्छन् उनीहरूलाई पनि दप्च्याउनु पर्दछ । यसरी फर्कदाँ ”! २. दुवाछ्ये यदुमा (त्रिबेणी) आउनु पर्दछ त्यहाँ तीनवटा पोखरी छः -दुधको, रगतको र अर्को पानीको पोखरी छ । त्यसलाई पनि दप्च्याउनु पर्दछ ”! भाडबेसी दोभान आउने, त्यहाँ ऊखु पेलेको देखिन्छ त्यसपछि ”! चिचिङ्गा खोला हुँदै ”!जायजुम, तुवाचुड मलथुम्का आउनु पर्दछ, यहाँ पहिले रोपेको फूल के कस्तो भयो भनेर छ्यानव्यान गर्नुपर्दछ । ओइलिएको पाइएमा बेरामी निको हुँदैन उकार लाग्नैन भनेर जान्नुपर्दछ । अघि तोमाखेमाले पहिलोचोटी यहाँ नै तान बुनेको हुनाले अहले पनि जायाजुम्मा आईपुगदा तान बुनेर ढोलेलाई कपडा ओढाउने आफू पनि ओढ्नै गरिन्छ । त्यहाँ धामी ढोलेको शिर उठाइन्छ । यसोगर्दा पैसा दिइन्छ । यहाँ आईपुगेपछि मालम पैन्दम गरिन्छ । यसलाई मालम

प्लेम्चाउनु पनि भन्दछन् । यसोगर्दा बुजुदाममा राखिएको कठुवा दाहिनेको देब्रे र देब्रेको दाहिने बनाउनु पर्दछ । अलीअली चामल रक्सी पानी, जाँड पनि थपथाप गरीन्छ । जाँड चाहीं चिन्ताहेनै रुमीपामीले खान्छन् । त्यसपछि ”! सिलीचुम नागिचु हूदै साल्पा धिरिती आउने । यहाँ आएपछि बेरामी, घर परिवार सबैको सुमो (व्यथा) भिक्ने । यसपछि ”! जोरबौद्ध ”!रुनायाड ”! रिपेलु ”!निकास ”! रुनाम रुल ”! पाँचपोखरी ”!सुनाद रूपाद ”! सुकुदुकम कावादो ”!कोझे कावादो ”! मुख्खम् ”!बर्मेकु सुबुकु ”!लामदिजा धिरिती ”! जरझ्खा धिरिती ”!चिलिमदुङ्गा साम्पेलु ”!रिपेलु चाचुम्बु ”!थुलुटाँसे ”!सितालु ”!वालेम वाबुमी ”! बालायझ्मा ”!नक्ती ”!वातेमा धिरिती ”!हुँडीखोला कावादो ”!बालाबे सी ”!दुबे ना दाम्रे वा ”!केलासी धिरिती ”! पोखिल्द तम्बलु छिर्कुमिर्कु ”!लुक्कुकु ”!खिरिकु ”!पतकु वाञ्छेकु ”!खप्तलु धिरिती ”!याल्दुकु सुबुकु ”!इझ्खुली साखेल धिरिती ”!चब्तलु धिरिती ”!पोक्लुकु सुबुकु ”!पोक्लु इझ्खुली साखेल धिरिती ”!सुप्तलु । यसरी पुनः अघिै बाटो भएर घर फर्की चुल्हामा नै आईपुगेपछि चिन्ता सकिन्छ ।

यसरी सेले धामीले हिड्ने बाटोको एउटा लामो सिलसिला छ । नागिरे नक्षोले समेत हिड्ने यस्तै अर्कै बाटो पनि रहेको छ । तर स्थान अभावको कारणले यसमा सेलेको मात्र दिइएको हो । धामीले हिड्ने यत्ति लामो बाटो भनेको किरातीहरू आदिमकालमा घुम्दैफिर्दै सायखा निउखा-हिन्द महासागरसम्मका भूभाग) बाट नेपाल काठमाडौं हुँदै जलासय सप्तरीतैर फर्की पुनः उत्तरतिर आउँदा यही बाटो भएर आएकाले अहिले पनि चिन्ता, तिधाम, छिदाम, छमदम जस्तो ठूला ठूला किरात कर्महरू गर्दा व्यथा पहिलाउँदै सायखा निउखा पुगेर समुन्द्र सोसिने ठाउँ भनेको बंगालको खाडीसम्म पुन्याएर व्यथा बगाई फर्क्ने कार्य हुन्छ । जलासय सप्तरी सायखा निउखा हुँदै काठमाडौंसम्म पुग्ने र फेरी फर्केर जलासय सप्तरीमा ने आउने अनी त्यहाँ भेटिने दुइजना केटा र

केटीको कुराले उनीहरू किरात किंवदन्ती अनुसार आदिमकालमै छोडिएका किरातको एक वंशको याद दिलाउँछ । तिनीहरू हालको थारु र धिमाल हुन भन्ने पुर्खाहरूको भनाई रहेको छ । किरातीहरूको मूलचुल्हा पहिले सायखा निउखामा थियो । त्यसलाई कसैले खोलु पनि भनेकाछन् । त्यहीबाट किरातीहरू उत्तरतिर बसाई सर्दा नेपालको उत्तरतिरको भू-भागसम्म फैलन पुगेका हुन् ।

९. मर्नेलाई बाटो लाउने मुधुम विधि :

मेरेको मानिसको आत्मालाई उनले सिकुम्री माकुम्री भन्नन् । मरणको पनि प्रकारहरू छन् जसमा स्वभाविक, अस्वभाविक र बालमृत्यु मानिन्छ । यसमध्ये पनि केवल स्वभाविक मृत्युलाई बाटो लाउने मुधुम विधिको मात्र यसमा चर्चा गरिएको छ ।

मृत लासलाई गुन्द्री तथा मान्द्रोमा सुताउने, सेतो कपडाले कात्रो बनाई छोप्ने गरिन्छ । कात्रोलाई बासको दुवैपटि तिखो भएको आठवटा सिन्का जसलाई रोचो भनिन्छ सो बनाई त्यसले लासको कपडालाई सिरबाट खुट्टासम्म आठ ठाउँमा खिल्नु पर्दछ । चिह्नानमा लैजान अगाडि घरको दाज्यूभाई र नरनाताको तर्फबाट आएको जाँड जसलाई कु भनिन्छ सो ख्याउनु पर्छ ।

कु ख्याउने विधि : "आम्नु ने आन्नु तो सारीम्बुक्ता सुमोबुक्ता रुरीकिम्मा काङ्चा, रूप्सुकिमआ काङ्चा, सारिम्मा सुमरिआ ताङ्चा, पापासुलाम मामासुलाम तो वि आन्नु, कुमिना लोता, सायम्बु लोता, किमपो सब्सहला, वात्तोलम्का हुदुम, दनीहाम्मा हुदुम सब्सहला तुडौ - (आज त तिमीलाई व्यथा उब्ज्यो, रोग उब्ज्यो, आयुदिने घरले फाल्यो बस्ने खाने घरले फाल्यो, व्यथाले फाल्यो, रोगले फाल्यो, पितामाता पुर्खाको बाटो गयौ, तिमीलाई भोक लाग्छ, तिखो लाग्छ, घरको जाँड, दाज्यूभाईबाट आएको, नरनाता कुटुम्बहरूबाट आएको तुल्याएको जाँड खाउ पिउ है" भनेर मुख च्यातेर बाङ्ध्वेर (बाँसको ढुङ्गो) बाट कु ख्याउने काम गरिन्छ । राजा पनि मर्द्द, काजी पनि मर्द्द, देउता पनि मर्द्द, तिमीलाई

सारीसुमर (व्यथा) ले जित्यो, आजदेखि तिमीलाई धरले फाल्यो बनले रुचायो, पानीपैधेरोले फाल्यो, मन नदुखाई सन्तोक गरेर जाउ । बाटोमा तिखो लाग्छ भोक लाग्छ यो घरैमा तुल्याएको, दाज्यूभाईले तुल्याएको, नरनाताले तुल्याएको ल्याएको जाँडपानी खाउ भनेर मर्नेलाई अन्तिममा कु ख्वाई बाटो लाउने विधि गरिन्छ । बाटो लगाउन अधि धामीले चिह्नान खन्ने स्थानलाई कु ख्न्याएर नै निश्चित्ता गर्नुपर्दछ । राम्रो मरणलाई बारीमा नै लास दबाउनु पर्दछ । त्यो आफै हक्भोकको बारीमा चारदाम मारेर दबाउनु पर्दछ ।

सिकुम्री माकुम्रीलाई मुधुमले बाटो लाउँदा चारजना मानिस हतियार लिएर लासको वरिपरी उभिनु पर्दछ । यसपछि नक्षोले बाटो लगाउदै जाँदा तीन ठाउँमा बाटो काटनु पर्द्द त्यसलाई हुइ भनिन्छ । त्यो हुई गर्ने ठाउँ हो - पहिलो पोक्लु पानीपैधेरो, दोस्रो दुइकुलु दुमालु र तेस्रो नक्ती बललदेलमा । यत्तिखेर यत्तिखेर धामीसंगै सबैले लासपटि फर्केर हतियारले ताक्नु पर्दछ र कतै काठ वा भित्तातिर हतियारको धारले ठकठक पार्नु पर्दछ । अष्टबहादुर हदीराईको मुदुम निम्न रहेको छ : -

१. प्रारम्भमा भन्ने केही भूमिकागत मुधुमहरू :

मुधुम : सुम्निम बाखायुप्पा, सुम्निम बाखायुम्मा, सागो रिलाम, चासुम रिलाम, हाय रुरीकिम सुनाकिम, रूपाकिम चासुकिम आन्नी तो आस्तो आस्तो बेल्तो, चासुमी, रियहँचु, सिकुम्री माकुम्री, आम्नु, होकुम, सिकुम्री पुकिनिम् माकुम्री पुकिनिम् माकुम्री फुकिनिम्का ।

अर्थ : सुम्निम = सुम्निम बज्यू । बाखायुप्पा = सङ्गेर ताराको बाबु, सङ्गेर जन्माउने पिता, आदिम पिता । बाखायुम्मा = सङ्गेर ताराको आमा, आदिम माता । सागो = गर्भ, गर्भधारण गर्न योग्य भएर जन्मेको रिलाम = शरीर । चासुम = अन्नपात, खाद्य । हाय = एक प्रकारको थेगो जो अर्थहिन हुन्छ । रुरीकिम = आयु दिने घर । सुनाकिम रूपाकिम = मृतात्माको घर । चासुकिम = अन्न उत्पादन गर्ने, अन्न राख्ने घर । आन्नी = तिमी ।

तो = एउटा थेगो जस्तो । आस्तो आस्तो = के के भन्दौँ । बेल्तो = । चासुमी = अन्नवाल, खाद्यान्त तुल्याउने । रियहंचु = कस्को छोरा, चिनजानको कुरा । सिकुम्ही माकुम्ही = मृतात्मा । आम्नु = आज । होकुम = आउ । फुकिनिम = उठ । फुकिनिम्का = उठेर ।
नोट : शब्द नदैरियोस भन्ने अभिप्रायले यस पंतीपछिका शब्दहरूमा केवल नयाँ शब्दहरूको मात्र उल्थागर्ने प्रयत्न गरिएको छ । केही शब्दको वास्तविक अर्थ खुलाउन धामी आफै पनि असक्षम भएको पाइएकाले खालीठाउँ छोडिएका छन् ।

सारांश : सुम्निम बज्यू सुम्निम बाखायुम्माको कोखबाट गर्भधारण भई जन्मेको सन्तान, अन्नपातमा अडिएको जिउ शरिर, आयुदिने घरमा बस्ने आज मृतपुर्खाहरूको बलमधरमा गयौ तिमी अन्नपात खाएर बाँचेको मानिसको छोरा सन्तान आज मृतात्मा भयौ आउ तिमी मृतात्मा उठ तिमी मृतात्मा उठेर आउ ।

२. घरको चुल्हाबाट मृतात्मालाई मुधुमले हिडाउँने :

मरेको दिनबाट मृतात्मालाई पनि घरबाट विदा दिनु पर्दछ । घरले फाल्यो, चुल्हाले फाल्यो बेथाले जित्यो अब सन्तोक गरेर पुर्खाको बाटो जा भन्ने भावना यस मुधुममा व्यक्त गरिन्छ ।

मुधुम : सुप्तुलु, लामालुलम होकुम लाम्चुकु, फलहैं, पतेल्कु, चारिकु होकुम आन्नी तो रुरीकिम रूप्सुकिमआ काङ्चा चाचुकिमआ काङ्चा, सुप्तुलु लामालुआ काङ्चा, सुमरिआ ताङ्चा, आन्नी तो बि छुडाए, सिकुम्ही फुकुम् माकुम्ही फुकुम् लमचुकु फलहैं पतेलकु, चारीकुलम, चारीकुबी चेझेबु, रियाखाम, रियाबुडोउ, साकुबु, सारीहुबु, आन्नी तो बी चिनाबु, सिकुम्ही फुकुम्हे कारीकुलम, नुयुमा ।

अर्थ : सुप्तुलु = चुल्हा । लामालु = चुल्हादुङ्गा । लाम्चुकु = दैलो । फलहैं = साँगर, फलाँटेडाँडा । पतेल्कु = सिकुवा । चारिकु = आँगन । रुरीकिम = आयु

दिने घर । रूप्सुकिमआ = आयुदिने घरले । काङ्चा = फाल्यो । चाचुकिमआ = खानाखाने घर । चासुकिमआ = अन्नपात राल्नेघरले । लामालुआ = चुल्हाले । सुमरिआ = व्यथाले । ताङ्चा = धकेल्यो, फाल्यो, तान्यो । आन्नी = तिमी । बि = हिड । छुडाए = माफगर । फुकुम् = उठ । चारीकुलम = आगनको बाटो भएर । चारीकुबी = आगनमा । चेझेबु = बलेसीमा । रियाखाँ रियाबुडोउ = यस्तै भयो है । साकुबु = कष्ट । सारीहुबु = व्यथाले लायो । आन्नी = तिमी । चिनाबु = । फुकुम्हे = उठेर । नुयुमा = ज्ञान खोज, चेत खोज ।

सारांश : चुल्हा, चुल्हादुङ्गा, घरको साँगर, दैलो साँगर सिकुवा, आँगन आयुदिने घर बस्नेखाने घरले फाल्यो, खाने घरले फाल्यो, चुल्हा, चुल्हादुङ्गाले फाल्यो व्यथाले घचेट्यो तान्यो तिमी हिड, माफगर दुखमन नगर, मृतात्मा उठ साँगर, दैलो, सिकुवा, आँगनको बाटो लाग र बलेसीमा आउ यस्तै भयो व्यथाले खायो व्यथाले लग्यो तिमी हिड बाटो पहिलाउ, मृतात्मा उठेर आँगनको बाटो लाग्नलाई ज्ञानचेत खोज ।

३. पोक्लुकु (पोक्लु पँधेरो) आउने :

अष्टबहादुरकै गाउँ पोक्लुको पानीखाने पुरानो कुवाको नाम पोक्लुकुवा हो । यहाँ गाउँका क्षत्री, नेवार, राईहरूले यसै धाराको पानीखाने भएकाले यसै कुवापँधेरोमा मृतात्मालाई हिड, आइज भन्दै मुधुमले फकाउँदै ल्याउनु पर्दै ।

मुधुम : पोक्लुकु सुबुकुए छछपा छछमा ब्रसपा, ब्रसमाए होकुम आन्नी तो नुवा रिलम् चासुरिलाम् आम्नु सिकुम्ही फुकुम आन्नी तो बि रेप्नानियो निनाम्बु पारुबुडो, खादिम, मुन्दीमाडो, सुम्निम साखामबुडौ, तो आन्नी पोक्लुकु, सुबुकु छछपा छछमा, ब्रसपा, ब्रसमा तो बि हुकुम ।

अर्थ : पोक्लुकु = पोक्लुको पँधेरो । सुबुकुए = पानीधारा छछपा छछमा = रत्कु, हदी र रङ्गकासुपुरुष महिलाको सामे । ब्रसपा ब्रसमाए = सत्म पाछ्याको पुरुष महिलाको

सामे । नुवा = जान्तु । रिलम् = संस्कारको बाटोमा । चासुरिलाम् = पुरानो संस्कारको बाटो । रेप्नानियो = तयारी होउ, उभिदेउ । निनाम्बु = धाम । पारुबुडो = पारुबुहरू । खादिम = पृथ्वी, धरती । मुन्दीमाडो = धरती, आमा साखामबुडौ = तिमी ठूलो मानिस । हुकुम = आउनु पर्छ, उठनु पर्छ ।

सारांश : पोक्लुगाउँको पानीपैंदेरो छछपा छास्मी, सतम ब्राक्सुपा ब्राक्सुमाहरूको पँधरोमा आउनु तिमी ज्ञानचेत खोज्नु संस्कार रीतिविधिको बाटो चिन्नु आज तिमी सिकुम्री उठ र हिड तयारी होउ, धाम, पारु, धरती, पृथ्वी, सुम्निम अगाडि उभ तिमी छछपा, छास्मी ब्राक्सुपा, ब्राक्सुमाले पानीखाने ठाउँ पोक्लुपैंदेरो, धारापानीमा आउनु ।

४. पोक्लु साकेल भूमे आउने :

पोक्लुगाउँमै उहिल्यै स्थापित एउटा साखेल भूमेदेव रहेको छ । अष्टब्दादुर त्यस भूमेको बाँधिएका नागिरे नक्षो पनि हुन । यहाँ राईहरूले मात्र होइन गाउँका अन्य जातिले पनि अन्न उठाई साकेलाको लागि चोखो जाँड पकाउने संस्कार रहेको छ । पोक्लु पँधरोबाट मृतात्मालाई हिडाएपछि यही भूमेमा ल्याइन्छ ।

मुधुम : पोक्लुकु साखेलकु भूमिमा धिरीती खादिम्घोपी, सारीबु नियमालो सिकुम्री हुकुम्के मिकुम्री हुकुम्के सुमरसारी हाय चारिकु होकुम हाय आन्तु त लामालुए पोक्लुकु साखेल धिरीती, सुबुकु छछपा छछमा ब्रसपा ब्रसमा हाम्नो छछपापो हाम्नो सिकुम्री हुकुम्के हाम्नो सेमुचिनी त मुचिनी, तो लाम आन्नी तो, पोक्लुकु सुबुकुलम् भूमिमा सुबुकुलम् नागिचु हुकुम्के सिकुम्रीकाई मिकुम्रीकाई । हुई हुई हुई ।

अर्थ : साखेलकु = भूमिदेवको पानी । भूमिमा = भूमि धरतीमा । धिरीती = पृथ्वी, धरती । खादिम्घोपी = धरतीको बाटो, खादिमलाई पछ्याउनु । सारीबु = व्यथा । नियमालो = नयाँ व्यथाले पक्रे छ । सुमरसारी = व्याथा, रोगब्याधि । लामालुए = बाटोलाग्नु । हाम्नो

= तिमी आदरणीय । छछपापो = छछपाको । सेमुचिनी = हेर चिन, ध्यानदेउ । मुचिनी = सकियो । सुबुकुलम् = परम्परागत संस्कारिक धाराको बाटो । नागिचु = नागिरे धामी ।

सारांश : पोक्लुको भूमेपानी यस पृथ्वी धरतीको बाटो पछ्याउनु, मृतात्मा उठेर आउ व्यथा रोगले खाएको यो साखेलभूमिको आगानमा आउनु तिमी हिडनु बाटो लाग्नु छछपा छास्मी ब्राक्सुपा ब्रक्सुमाले मान्ने साखेल भूमिमा आउनु तिमी आदरणीय छछपा छास्मीको सिकुम्री उठेर हिड जानेर बुझेर, हिड तिमी पोक्लु पँधरो साखेल नागिरे नक्षोको साखेलको बाटोभएर तिमी मृतात्मा हिडनु । ठाउँ सच्यो, ठाउँ सच्यो ठाउँ सच्यो ।

५. चन्तलु धिरीती (दारेगौडा थर्पुडाँडा) आउने :

उहिल्यैदेखि किरातीहरूको शिकार गर्ने, भेटघाट गर्ने, सभाकचहरी गर्ने, बिसाउने, तथा बेलेर, मानतोक्चे जस्ता पुर्खाहरूले लडाई गर्ने थलो दारेगौडा थर्पुडाँडा हाल एक माध्यमिक विद्यालय समेत रहेको छ त्यसठाउँलाई मुधुमाचा चन्तलु धिरीती भनिन्छ त्यहाँ मृतात्मालाई ल्याइन्छ ।

मुधुम : चन्तलु धिरीती चासुमिचु धिवाचु साकुमिचु, हाय आन्नी तो बि रिलामधोपी छिलामधोपी, आन्नी ब्रसपा नुपु चुपिमुलाम्डा छछपापो आन्नी तो सिकुम्री माकुम्री होकुम तो आन्नी छिलामलोनीबु तो लनी ।

अर्थ : चन्तलु धिरीती = दारेगौडा थर्पुडाँडाको जमिन । चासुमिचु = अन्न उमार्ने सन्तान । धिवाचु = । साकुमि चु = संस्कार रीतिविधि जाने मानिस । रिलामधोपी = छिमोलाई खारखेर गर्ने, बाटो कता हो भनी बुझ्ने मेलो गर, पुर्खाको बाटो पछ्याउ । छिलामधोपी = रीतिविधिका कुरा समाल पछ्याउ । नुपु = नाममा । चुपिमु = पुर्खाहरू । लाम्डा = बाटोमा नै, रीतिविधिमा नै । छछपापो = छछपाको । छिलामलोनी = पुर्खाको बाटो पक्र ।

सारांश : दारेगौडा थर्पुडाँडा, अन्न उमार्ने सन्तान, जाने जानपाको सन्तान तिमी हिंड पुर्खाको रीतिविधिको

बाटो के हो सोधखोज गर, त्यस रीतलाई समात पछ्याउ, तिमी ब्राकसुपा ब्राकसुमाको बाटो सभा कचहरी गर्न चन्तलुलाई चिन, पुर्खाको बाटो नै हिड, तिमी छछपा छास्मीको तिमी मृतात्मा उठ सस्कार रिदुम हदुमको बाटो हिड ।

६. याल्दुकु सुबुकु (दारेगौडाको पॅथेरो) मा आउने :

केपिलासगढी चिनाराढी आउने किरातकालिन द्वार र गौडाबाट अपभ्रंशभई दारेगौडा भएको हालको गाउँमा एउटा रास्तो पॅथेरो रहेको छ । कसैले दारे मिर्गले पानी खाने गौडा भएकाले दारेगौडा भएको पनि भनेका छन् । जे होस यस गाउँमा एउटा मात्र पॅथेरो छ यसको मुधुमी नाम याल्दुकु वा अल्दुकु सुबुकु हो । यस गाउँमा उहिल्यै स्थापित साकेलभूमि पनि रहेको छ । यहाँ सिकुमी माकुमीलाई ल्याउनु पर्द्ध ।

मुधुम : याल्दुकु सुबुकु इझुली बाखुली, सुमिनमध्येपि आनु तो बि याल्दुकु, इझुली बाखुली तायाबिने छछपा छछमा ब्रसपा ब्रसमा खादिम्बुने सुमिनम साखामाडौ साखेलकु नागियोचु भूमिमा धिरीती आन्नु चेचेबु खेरखा होपा आन्नु होकुम ।

अर्थ : याल्दुकु = दारेगौडामा रहेको एक आदिम पानीधारा । सुबुकु = पॅथेरो । इझुली = भूमेपूजा गर्दा कुखुरा पर्द्धाउने थान, भूमेदेवको एक रूप । बाखुली = चुल्हाको चारैतिर धेरिएको दुङ्गा । सुमिनमपि = सुमिनमको रीति । आन्नु = त, तिमी । तायाबिने = जान्नेपुर्खाहरूले । खादिम्बुनमाडौ = धरतीको काखमा । साखामाडौ = साखा सन्तानहरू हो । साखेलकु = साकेल भूमेको पानी । नागियोचु = नागिरे धामी । धिरीती = धरती । चेचेबु खेरखा = त्यही गाउँ भएर बरने खोला.. । होपा = मानिएको पुरानो ।

सारांश : दोरेगौडाको पानी पॅथेरो, साकेल भूमे, दुङ्गाले चारपट्टिबाट धेरिएको सुमिनम पॅथेरोमा तिमी हिड्नु, जान्ने पुर्खाहरू छछपा छास्मी ब्राकसुपा ब्राकसुमाहरूको भूमि,

सुमिनम, जान्ने जानपाहरू, साकेलपॅथेरो, नागीरे धामीको भूमि मानिएकोमा साकेल पॅथेरोम तमी आउनु ।

७. खक्तलु (दारेगौडा बिष्टको घरछेउको ठूलो ओडार) मा आउने :

दारेगौडा गाउँकै एरियामा रहेको हालको भुतेसी र बिष्टको घर विचमा मुल बाटोमा एउटा प्राचीन दुङ्गाको ओडार रहेको छ । संभवत यस ओडारमा किरातीहरू सभ्यतामा आउन अधि घर कायम गरी बसे होलान भन्ने अनुमान गर्न सकिन्छ । यसलाई खक्तलु वा खप्तलु भनिन्छ । मुधुममा खलपा खलमा (गिठा भ्यागुर खाएर बस्ने जातिलाई जनाउने किरात शब्द तथा सामे, मगरको पनि सामे हो) भनिएकाले ती जातिका मानिसहरू यहाँ बसेका होलान भन्ने पनि अनुमान गर्न सकिने मुधमले संकेत गरेको छ ।

मुधुम : खक्तलु धिरीती खलपा खलमा खिकुमा खिकुमा हाम्नो, छछपापो रिलामधोपी, हाम्नो निनाम्पे निनाम्दोओ निनाम्पे तो बि सिकुमीकाई मिकुमीकाई हाम्नो हुकुम्म्येई तो लाम ।

अर्थ : खक्तलु = दारेगौडा भिरछेउको ओडार । खलपा खलमा = तितो स्वाद भएको फल गिठा भ्यागुर ; मगरको पुरुष र महिलाको सामे । खिकुपा खिकुमा = गिठा भ्यागुर तितो स्वाद भएको फल । हाम्नो = तिमी आदरणीय । निनाम्पे = घाम भएको । निनाम्दोओ = निनामको बाटो रीतिविधिको बाटो । सिकुमीकाई मिकुमीकाई = मृतात्मासंग संगै । हुकुम्म्येई = आउनुहै । लाम = बाटो

सामान्यीकरण खतकलु ओडार, तितो गिठा भ्यागुर खाएर बस्ने जातिहरू बसेको घमाइलो ठाउँमा निनाम रीतिविधिको बाटोमा तिमी मृतात्मा आउनु है ।

८. पतकु बाढ्केर्कु (चिउरीखर्क र भदौरा छ्वेउको पतकु गैरा तथा बाढ्केर्कु पानी खोल्सी) मा आउने :

सप्तश्वर चिउरीखर्क र भद्रौरा वीचमा पर्ने पतकु र त्यहीबाट बगी तापखोलासम्म पुर्ने पानीखोल्सीलाई बाछेकु भनिन्छ । यहा आएर सिकुर्मीलाई लुगा धुनु भनेर संभाइन्छ । पतकु र बाछेकु दुवै किरात शब्द हो । पातेकु शब्दबाट पतकु भएको अनुमान लाग्छ । पाते भन्नाले पिता वा पातेसुडको छोटकरी रूप पाते र कु भन्नाले पानी हो । यसको अर्थ पिता पुर्खाहरूले खाने पानी भन्ने अर्थ लाग्छ । त्यसैगरी बाछेकु शब्द “वा” र “छिर्कु” मिलेर बाछेकु भएको हो । पछि “वा” लाई “वा” भन्न थालिएको स्पष्ट बोध हुन्छ । यसमा “वा” भनेको पानी र “छिर्कु” भनेको पानीको मुहान हो । मुधुमी भाषामा छिर्कुमिर्ह भन्ने चलन पनि रहेको छ । यहाँ यस क्षेत्रकै सबभन्दा ठूलो एउटा चारपाटे दुङ्गा छ यसलाई हमरुचु, छाचुडहरूले बलमदुङ्गा (पुर्ख्यौली दुङ्गा) को रूपमा मानी आएका छन् । यहा पनि मृतात्मालाई ल्याइन्छ ।

मुधुम : पतकु बाछेकु छेषेकुबी छेषेलोनी आन्नी तो सिकेम् माकेम् छेषेलोनी चासुम मेल्चुम छेषेलोनी छिर्कुहैं मिर्कुहैं साप्दुम् बुक्दुम्मा याया हाय आन्नु छछपा छछमा ब्रसपा ब्रसमाडो मेल्तोबी आन्नु पतकु बाछेकु होकुम्म्येई ।

अर्थ पतकु = चिउरीखर्क र भद्रौरा नजिक पर्ने जमिनको नाम । बाछेकु = पतकुबाट तापखोलासम्म भर्ने पानीखोल्साको मुधुमी नाम । छेषेकुबी = बग्ने पानीमा । छेषेलोनी = चोखोनितो हुनु । सिकेम् माकेम् = लुगाफाटा । चासुम = अन्न । तो = थेगो जो अर्थहिन हुन्छ । लम = बाटो । मेल्चुम =। छिर्कुहैं मिर्कुहैं = बग्ने पानीको शिमसार । साप्दुम बुक्दुम्मा = ढाडे, पैसा दिने काम । याया = हेरकोर गर्नु, बिचार्नु । ब्रसमाडो = महिला सत्महरू । मेल्तोबी = समालिनु ।

सारांश : पतकु बाछेकु बग्ने पानीमा नुहाउनु चोखिनु तिमी, लुगाफाटा धुनु पखाल्नु अन्नपात वनाउनु चोखोनितो गर्नु पानीको सिमसारमा, ढाडे पैसाको साथमा रीतिविधि गर्ने, छलफल गर्ने ठाउँमा तिमी छछपा छास्मी ब्राक्सुपा ब्राक्सुमाहरूसँगै पतकु बाछेकु पानीमा समालिदै आउनु है ।

९. खिरीकु (खिर्दुपानी) आउने :

पतकु कै करिब नजिक पर्ने पानीको मुहान जसलाई दुङ्गाले चारैतिर बारेर खिरीकु जस्तो बनाई कुवाको आकार दिइएको छ । संभवत यसरी नै यसको नाम खिरीकु रहेको अनुमान लाग्छ । यसलाई हरी छछपा छास्मी तथा ब्रसपा ब्रसमाहरूको खानेपानीको आदिम पानीधारा मानिन्छ । यही बाटो भएर तिमी मृतात्मा आउनु भनेर मुधुम गाइन्छ ।

मुधुम : खिरिकु खिरिबु छछपा, छछमाडो छिलामधोपी, रिलामधोपी, सिकुम्रीकाई मिकुम्रीकाई आन्नीबु होकुम ब्रसमा ब्रसमा तो लाम ने आन्नु ।

अर्थ : खिरिकु = खिर्दुगाउँको पानी । खिरिबु = खिर्दुमा । छछपापो = छछपा पुरुषको । छछमाडो = छछमा महिलाहरू । आन्नीबु = तिमीहरू । होकुम = आउनु । लाम्ने = बाटोमा ।

सारांश : चौधेरा हालेर बनाएको खिर्दु कुवामा छछपा छास्मीहरू पुर्खाको बाटो रीतिविधिको बाटो पछ्याउँदै मृतात्मा तिमी ब्राक्सुपा ब्राक्सुमाको बाटोमा आउनु तिमी ।

१० लुक्कुकु (लुक्कुपानी) आउने :

सप्तश्वरबाट बृद्धवारे बजार जाने बाटैमा पर्ने बतासे डाँडाको पश्चिम गहिरामा पर्ने पानीधारालाई लुक्कुपानी भनिन्छ । जान्ने जानपाहरू भन्दछन्- बिकट ठाउँमा भएको यो पानीको धारा अहिलेको जस्तो पहिले थिएन । एउटा दुङ्गाको कापोमुनी लुकेको अवस्थामा रहेको हुनाले बटुवाले अङ्गुली वा पातको सहाराबाट पानी पिउनु पर्यो । संभवत यसैले यसको नाम लुक्कुपानी रह्यो र यसैलाई मुधुमीहरूले कु (दुमी भाषामा पानी) शब्द जोडेर लुक्कुकु भनियो । यहाँ सिकुम्रीलाई धोएको लुगा सुकाउन संभाइन्छ र यहाँ नै कु समेत ख्वाइन्छ ।

मुधुम : लुक्कुकु सुबुकु रियहैं आजिनी निनाम्बु छछपा छछमाडोपो छिलाम्धोपी रिलाम्धोपी सिकुम्रीकाई मिकुम्रीकाई आन्नी होकुम आन्नी तो सिकेम माकेम हाहाका तो लाम आन्नी ।

अर्थ : लुक्कुकु = बतासेडाडा गैराको धारापानी, लुक्कुपानी। सुबुक = पानीधारा। रियहँ = मानिसजस्तो कस्का सन्तान है। आजिनी = एक प्रकारको थेगो। हाहाका = सुकाउने, हावा खाउने काम गर्नु।

सारांश : लुक्कुपानीमा तिमी कस्का सन्तान है चिनिनु, छछपा छास्मीको पुर्खाको रीतिविधिमा मृतात्मा तिमी आउनु आईपुग्नु, तिमो लुगाफाटा सुकाउनु हावा खाउनु यस्तै बाटो लिनु तिमी।

११. दुम्देल दुड्कुलु (सिम्पानीको दुड्कुलु दुङ्गा) मा आउने :

दुमीहरूको उत्पत्तिस्थान मानिने सिम्पानीको दुम्देलमा (दुमीहरूको गाउँ भन्ने अर्थ) रहेको दुड्कुलु (भेटघाट गर्ने बिसाउने दुङ्गा) जसलाई छछपा छास्मी, दिक्पा दिखामा, ब्रसपा ब्रसमाहरू खाईखेली गर्ने ठाउँको रूपमा मानिन्छ। सिकुम्रीलाई यहाँ ल्याईनु पर्दछ। इतिहास तथा पुरातत्वको दृष्टिले महत्वपूर्ण रहेको यस ठाउँको भ्रमण गर्नको तात्पर्य नै आदिमकालमा यस ठाउँमा उनीहरूको पुर्खाले बसोवास गरेको स्थान भएकाले हो भनी मान्न सकिन्छ। यहाँ बोलाएपछि बाटो काट्नु पर्छ। तसर्थ हुई गरिन्छ।

मुधुम : दुड्कुलु दुमालुबी, पोखेल्कु तम्बलु आन्नी तो बि आन्नु निनाम्सेक्तो निनाम्धत्तो तो बि तो लाम आन्नी निनाम्बुडौ दिक्पा दिखामा, धिक्मी दिखामा हाम्डौ रिरीकु साखुकु आन्नी तो बि तो लाम आन्नी हुपाचुम्ने आन्नु सिकुम्रीकाई मिकुम्रीकाई हुपाचुम आन्नी तो बि आन्नी छिरीनाओ छछपा, छछमा ब्रसपा ब्रसमा चासुमी आन्नु हुकुम्मेई पोखेल्दो आन्नी तो बि छिलुहै आन्नी तो बि सिकुम्री मिकुम्री होकुम्के तो बि वाढ्वेवारेबुडौं साखाम्बुडौं सारीबुडौ आन्नी तो बि लाम आन्नी सिकुम्रीकाई मिकुम्रीकाई आन्नीको होकुम तु सिकिम माकिमकाई होकुम तो लाम आन्नी पुकिनिम्झो आन्नु तो लाम। हुई हुई हुई।

अर्थ : दुड्कुलु = सिम्पानी गहिराको दुड्कुलु दुङ्गा। दुमालुबी = दुमी दुङ्गामा। पोखेल्कु = सिम्पानी नजिकैको पानी जहाँ बैदेल भालुले उहिलै पानी खान्न्यो। तम्बलु = सिम्पानीकै पानी खोल्सी। निनाम्सेक्तो निनाम्धत्तो = घाम ताप्ने, घामलाग्ने दुङ्गा। निनाम्बुडौ = घाम भै। दिक्पा दिखामा = डिबुपेलतर्फको लुप्पो, गान्पा रतेपाहरू। धिक्मी दिखामा = लुप्पोहरू। हाम्डौ = हाम्डा आदरणीयहरू। रिरीकु = पानीखाने तिर्खामार्न धारा, ठाउँ। साखुकु = साकेल बसेको पानी। हुपाचुम्ने = कताबाट आयै त। हुपाचुम = कताबाट आयै। छिरीनाओ =। हुकुम्मेई = आउनु है। पोखेल्दो = घरको जग, माटोको रास गोला। छिलुहै =। होकुम्के = आएर। वाढ्वेवारेबुडौं = पछ्यानउनेहरू। साखाम्बुडौं = साखासन्तानहरू। तो सारीबुडौ = व्यथाहरू। आन्नीको = तिमी। सिकिम माकिमकाई = सीपसाप गर्नेहरू। फुकिनिम्झो = उठ है। ठाउँ सच्यौ, ठाउँ सच्यो, ठाउँ सच्यो।

सारांश : दुड्कुलु दुमीदुङ्गा नजिकैको पानीकुवा, पानीखोल्सा घामलाग्ने घामताप्नेदुङ्गामा हिड्नु तिमी, घाम भै तिमी आदरणीय दिक्पा दिखामाहरू, धिक्मी दिखामाहरूको पानीखाने तिर्खामार्न धारा, साकेल बसेको पानी, धरतीमा आईपुग्नु आफ्नो साखासन्तानहरूलाई छिट्टो पछ्याउनु, व्यथा परेको तिमी हिड् बाटो लाग, तिमी सिकुम्री माकुम्री, तिमी उठ सीपसाप गर्दै उठ बाटो लाग तिमी, उठ है तिमी बाटो लागलाई।

१२. बोब्लेकु (बोब्ले ओडारछेउको पानीकुवा) मा आउने :

बुधावारे हटियाबाट बास्पानी जाने बाटैमा रहेको एक ओडार बोब्ले र यसैको निकटमा रहेको कुवालाई बोब्लेकु भनिएको हो। मुधुममा बोब्लेको नाम लिने बित्तिकै साम्पाडको सामे याडखामा बुडखामा आउने भएकाले कतै उनीहरू आदिमकालम यसै ओडारमा बसेका थिए कि भन्ने अनुमान लाग्दछ। तसर्थ साम्पाड भाषासंग धेरै नजिक रहेको “बोब्ले” मा “कु” शब्द जोडिएर बोब्लेकु

भनिएको हो । यो सिम्पानी दुइकुलुको शिरैमा पर्छ । आदिमकालमा तोदिप्पुले यसै ओडारमा बसेर शिकार खेल्दै सिम्पानीको लुप्पो डिबुपेलको छोरी वा बहिनी तो दिप्पुलाई बिवाह गरे को किंबदन्ती रहेको छ । उनै तोदिप्पुको सन्तानहरू रत्कु, हदी र रड्कासु हुन । यहाँ उनै हदीको मृतात्मा सिकुम्रीलाई बोब्लेकुवामा बोलाइने गरिएको कारण यही नै हो भनी मान्न सकिन्छ ।

मुधम : बेब्लेकु सुबुकुबी आन्नी होकुम, तो याङ्खामाहैं चि बुङ्खामाहैं चि आन्नी तो बि से मुचिनी आन्नी सिकुम्रीकाई भिकुम्रीकाई होकुम्येई तो बि छिलीवा खेरेवा आन्नु तो सुलाम हनु ।

अर्थ : बोब्लेकु = बोब्ले ओडार छेउको पानी । सुबुकुबी = पानी पैंथेरोमा । याङ्खामाहैंचि = साम्पाड महिलाहरूले पानीखाने ठाउँ । बुङ्खामाहैंचि = साम्पाड पुरुषहरूले पानीखाने ठाउँ । छिलीवा खेरेवा = नरिसाउनु रिसराग नगर्नु । सुलाम हनु = पुर्खा तथा रीतको बाटो आउनु ।

सारांश : बोब्ले ओडार र त्यस छेउको पानीमा तिमी आउनु किरात साम्पाडका सामे महिला र पुरुष याङ्खामा बुङ्खामाको खाने पिउने ठाउँमा तिमी हिड्नु, चिन्तु जान्नु तिमी सिकुम्री माकुम्री आउनु है त, नरिसाउनु, रिसराग नगर्नु पुर्खा तथा रीतिविधि संस्कारको बाटोमा आउनु ।

१३. सुम्तेलकु (सुम्तेलपानी) चप्लेटी बाहुनगाउँको पानीधारामा आउने :

सप्तेश्वर चप्लेटी बाहुनगाउँ रानीबन छेउको जगालाई सुम्तेल र यही उम्रीएको पानीधारालाई सुम्तेलकु भनिएको हो । छछपा छास्मी र सत्म ब्रसपा ब्रसमाहरू समेत खाइखेली गर्ने ठाउँ भएकाले यहाँ पनि मृतात्मालाई डाकिन्छ ।

मुधम : आन्नी त सुम्तेलकु धिरिती सुम्निम्हपि आन्नी होकुम, छछपा छछमा ब्रसपा

ब्रसमा सुम्तेलकु धिरिती सुम्निम्हपी होकुम आन्नु तो बि सुमरबु सारीबु त आन्नी तो लामहोकुम्येई । अर्थ सुम्तेलकु = चप्लेटी बाहुनगाउँ माथिको पानी । सुम्निम्हपि = सुम्निमले पानी खाने ठाउँ । आन्नी = तिमी । होकुम = आउनु । छछपा छछमा = रत्कु, हदी र रड्कासुको सामे । ब्रसपा ब्रसमा = सत्मको सामे । सारांश : तिमी सुम्निमले पानीखाने चप्लेटी बाहुनगाउँको धारामा आउनु छछपा छास्मी, ब्राक्सुपा ब्राक्सुमाहरूको खाइखेली गर्ने पानी भएको जगामा आउनु, व्यथाले रोगले खाएको तिमी बाटो लागेर आउनु है ।

१४. बाक्सिला जरंखा र मुक्तालु आउने :

बाक्सिला बजारमुनी रहेको हालको गुरुडगाउँको नाम जरड्खा हो । जरड्खालाई प्राय सबै दुमी पाछ्याहरूको आदिम साभा चुल्हा रहेको स्थान मानिएको छ । यसको अर्थ यहाँ दुमी पाछ्याहरू यस ठाउँमा आदिमकालमा बसोवास गरेका थिए भन्ने बुझिन्छ । नत्र भन्ने मुधुममा आउने कारण हुदैनथ्यो होला । त्यसैले त्यहाँ प्राय : सबै नक्षोहरू किरात रीतिविधि तथा चिन्ताचार गर्दा मुधुमले पुर्ने गरेको पाइन्छ । यहाँ आउँदा दुमीका सबै पाच्चा र अन्य किरात राईहरूको पाच्चालाई समेत संवोधन गरिन्छ । त्यसैगरी जरंखाकै समिपमा रहेको एउटा ऐतिहासिक सांस्कृतिक पानीधारा रहेको छ, त्यसलाई मुक्तालु भनिन्छ । यो पवित्र ठाउँ भएकाले यहाँ हरेक वर्ष धामी नाच्न आउँछन्, त्यही कारणले होला मृतात्मालाई यसक्षेत्रितर पनि डुलाउने घुमाउने गरिएको हो ।

मुधुम : जरंखा मुक्तालु धिरीती सुप्तुलुबी छछपा छछमा ब्रसपा ब्रसमा वाच्चापा वाच्चामा थुलुपा थुलुमा नाच्चापा नाच्चायुमा कुलुपा कुलुमा याङ्खामा बुङ्खामा दुबेना दान्नेवा, खकुना रेप्सुना, व्याक्सुपा व्याक्सुमा बेक्सुपा बेक्सुमा, आन्नी तो बुसुरूपा बुसुरूमा आन्नी तो बि नै सिकुम्रीकाई भिकुम्रीकाई होकुम्येई आम्नुने छेँछेलैना मिलाम्लोनीओ तो लाम आम्नु होकुम्का आन्नु लाम्डिजाए तो से मुचिनी थमुचिनी चाचुपो बि आन्नु तो बि होनु ।

अर्थ : जरड्खा = बाक्सिला जरड्खा । मुक्ताल = जरड्खा गाउँ छेउको पानधारा । सुप्तुलुबी = चुल्हामा । वाढापा = तुरचु राईको सामे । वाढामा = तुरचु राई महिलाको सामे । थुलुपा थुलुमा = थुलुड राई पुरुष महिलाको सामे । नाढापा नाढायुमा = नाढ्हिरिड पुरुष महिलाको सामे । कुलुपा कुलुमा = कुलुड पुरुष महिलाको सामे । याङ्खामा बुङ्खामा = साम्पाड पुरुष महिलाको सामे । डुवेना दाम्रेवा = साम्पाड राईको एक पाढ्या । खकुना रेप्सुना = साम्पाड राईहरू बसेको आदिमभूमि खोक्मागाउँ । व्याक्सुपा व्याक्सुपा = कोयु राईहरूको महिला पुरुषहरूको सामे । बेक्सुपा बेक्सुमा = दुमी मुरह राईहरूको पुरुष महिलाको सामे । बुसुरुपा बुसुरुमा = हरसी, दिम्मचु, सरचु, वालक्पा र हमरुचुको पुरुष महिलाको सामे । होकुम्येई = आउनु है । आम्नुने = आज त । छेष्ठेलोनी = शुद्ध पार्नु चोखोनितो हुनु । मिलाम्लोनीओ = त्यसैगरी सम्हालेर मिलाएर लैजानु । लाम्दिजाए = बाक्सिला । सेमुचिनी = हेरीदिनु । थमुचिनी = । चाचुपो = छोरानातीको ।

सारांश : जरंखा मुक्तालुधारा भएको जमिन रत्कु हदी र रड्कासु, सत्म, तुरचु, थुलुडगे, नाढ्हिरिड, कुलुडगे, साम्पाडग पाढ्याका दुवेना दाम्रेवा, खकुना रेप्सुना, मुरह, कोयु, हरसी, दिम्मचु, सरचु, वालक्पा र हमरुचुहरूको साभा चुल्हा जरड्खामा तिमी सिकुमी आउनु है, मुक्तालुम आउनु, चोखोनितो हुनु, सम्हालेर मिलाएर लैजानु आज त हिड्नु आउनु ।

१५. बर्मेकु (लाम्दिजा बरमेधारा) आउने :

बाक्सिलाको पुरानो नाम लाम्दिजा हो । अहिले बाक्सिला बजार नजिकै रहेको एक पानीधाराको नाम बरमेधारा हो । अघि बदेल भालुहरू यो ठाउँमा भररम् भररम्मे वा भररम्मे (स्थानीय भर्तो भाषामा समुह बनाएर बस्ने काम) ढङ्गले बस्ने वा हिड्ने गरेकाले “भररम” वा “भररम्म” हुदै “भरमे” पछि “बरमे” मा रूपान्तर भई यसमा दुमी भाषाको “कु” जोडिएर “बरमेकु” वा “बर्मेकु” भएको अनुमान स्वर्गीय ताया भिमलसिंह राईहरूले गरेका

थिए । अघि रत्कु हदी र रंकासुको बाजे तोदिप्पुले तोदिप्पुसंग विवाह गरेपछि जंगलमा बदेल मारी यसै धारामा ल्याइ फोरफार गरेर फिला र ढाडे निकालेर सिम्पानी डिबुपेलको घरमा पानफुल कोसेली लगेका थिए र त्यही रीत आज पनि चलेको हो भन्ने भनाई रहेको छ । तसर्थ यस ठाउँमा हदीको माव्र होइन रत्कु, रंकासु र अन्य पाढ्याको समेत मृतात्मालाई यहाँ डाकिन्छ । यही धारामा सिकुमीलाई उनको जिउ शरिर धुन संभाइन्छ । यसरी धुदै फलाँटेको बाटो हुदै प्रात पुर्खाहरूको गाउँ सुनापुर रूपापुर (वालेम वाबुमा) जाउ भनेर पनि संभाइन्छ । यसको साथै प्रात पुर्खाहरूले सजिलै चिन्ह सकुन भनी हातखुटाको दुवै बुढीऔलामा रंगीचंगी धागोले बाँधेर एउटा विशेष चिन्हकासाथ बलमदेल पठाइन्छ ।

मुधुम : बर्मेकु सुबुकु छिर्कुकु मिर्कुबु आन्नी तो रिराम छेष्ठेलोनी मेलेम्लोनी आन्नु सुनापुर रूपापुर आन्नी तो लाम, आन्नी तो बि फलहै फलहैने सुम्निम साखाम आन्नी तो बि फलहै फलहैए सुम्निम साखाम्माडौ आन्नी तो बि फलहैए फलहैए होकुम्येई ।

अर्थ : बर्मेकु = बरमे धाराको पानी । छिर्कुकु = सिमसार, पानी उम्रने ठाउँ । मिर्कुबु = पानी उम्रने ठाउँमा । सुनापुर रूपापुर = मृत पुर्खाहरूको गाउँ, बलमदेल, रंगीचंगी चिन्ह दिने धागोहरूमा बाँधीएर । फलहै = फलाँटेडाँडा । फलहैने = फलाँटेडाँडा ।

सारांश : बरमेधाराको पानी, सिमसार पानी उम्रने ठाउँमा जिउ शरिर पखालु चोखोनितो हुनु त्यसैगर्नु तिमीले, बलमधर पुर्खाको घर तिमी हिड्नु, फलाँटेडाँडा हुदै सुम्निम बज्युहरूको रीतिविधिमा हिड्नु र फलाँटे आईपुग्नु है ।

१६. चिलिमदुङ्गा (साम्फेल) नक्तीकु बलम्देल आउने :

सुइदेल र फेदी गाविसको साँधमा रहेको अग्ले टाकुरालाई चिलिमदुङ्गा र त्यहीबाट बग्ने पानीलाई नक्तीखोला भनिन्छ । अघि यही ठाउँ भएर तोदिम्पु पूर्ववाट

शिकार खेल्दै चिलिमदुङ्गा र नक्तीतिर आएर बसेको किंबदन्ती पाइन्छ । यस दृष्टिले यस क्षेत्रलाई रत्कु हडी र रंकासुको पितृ आदिथलो मानिन्छ । त्यही भएर यी पाहाका किराती राईहरू मर्दा उनीहरूको मृतात्मालाई यही ठाउँमा ल्याई बसाईएको हो भन्ने विश्वास गर्न सकिन्छ । त्यसैले यी तीनपाछाले चिलिमदुङ्गा र नक्तीखोलाई बलमदेल वा मृतपुर्खाहरूको गाउँ भनेका हुन । यसैगरी लुप्पोले समेत नक्तीक्षेत्रलाई बलम्देल मानेका छन् । अन्य जातिको मर्दा स्वर्ग जान्छ भन्धन् तर किराती राईको स्वर्ग होइन प्रात पितृगाउँ बलमदेलमा बस्तछन भन्ने यसबाट बुझिन्छ । यहाँ शब्दको अर्थले पनि बलम भनेको प्रात पुर्खा र देल भन्नाले गाउँ भन्ने बुझिन्छ ।

मुधुम : वालेम वाबुमा दिबुमीचो नक्ती तो बलम्निकम् होकुम्म्येर्ई आन्नी तो खामाकिम दिमाकिम चाचुकिम रिवाकिम साकुकिम चाचु बेल्चु, साखुबेल्चु, आन्नी वाछेवारेपा सुभिन्म कोकुमाडौ आन्नी तो बि बलमखारुदेलबी मुनुम सुभिन्म कोकुमाडौ तुनुम्म्येर्ई सिकुम्री होकुम् सागोचु मालोचु चिलिलि खेरेरे मामोनी तबिने बि सिकुम्री होकुम्ने मिछेलोनी मिलाम्लोनी आन्नी तो छछपापो नुपु आन्नी होकुम आन्नी तो दिक्पा दिखामा आन्नी तो सिकुम्री होकुम मिकुम्री होकुम आन्नीआ नुद्धीनुरीयुमा तो बि आन्नु छुडाए चासुमाडौ, वालेम वाबुमी नक्तीबी सिकुम्री होकुम्म्येर्ई । हुई हुई हुई । यस्ति भनेर बाटो लगाउने काम समाप्त हुन्छ ।

अर्थ : वालेम वाबुमा = लेक, शिखर । दिबुमीचो = शिकारीदेव खेल्ने ठाउँ । नक्ती = चिलिमदुङ्गाको काखबाट बर्गने पानीखोला क्षेत्र । बलम्निकम् = मृतात्मा बस्ने ठाउँ । खामाकिम दिमाकिम = खानाखाने आनन्दलिने बस्नेघर । चाचुकिम रिवाकिम = खानाखाने आनन्दलिने बस्नेघर । साकुकिम = पुर्खाहरू बस्नेघर । चाचु = खाना विशेष, भातभान्सा । बेल्चु = । साखुबेल्चु, =.... । वाछेवारेपा = पछ्याउने । कोकुमाडौ = बज्यूहरू । बलमखारुदेलबी = मृत पुर्खाहरू

बस्ने घरमा । मुनुम = बस्नु रहनु । तुनुम्म्येर्ई = रहनु है । तबिने = याहाँ नै । होकुम्ने = आएर । मिछेलोनी मिलाम्लोनी = पुर्खाहरूको घर चिनेर मेलजुल गरेर बस्नु । सागोचु मालोचु = छोरानाती, । चिलिलि खेरेरे मामोनी = रिसराग नगरीदेउ । छछपापो छछमामो = छछपा छछमाको । नु पु = पुर्खौली नाम । दिखापा दिखामा = लुप्पोहरूको सामे । नुद्धीनुरीयुमा = चिनजान गर्नु, ज्ञानचेत होस लिएर बस्नु । छुडाए = माफगर, मन नदुखाउ । चासुमाडौ = अन्नपात तुल्याएर बस्नु । वालेम वाबुमवी = लेक अहुल शिखर । नक्ती होकुम्म्येर्ई = नक्ती आउनु है ।

सारांश : लेक अहुल परेको चिलिमदुङ्गा शिकारीदेव खेल्ने शिखरडाँडा मृत पुर्खाहरू बस्ने गाउँ आउनु है तिमी जाँडपानी पिउने घर खानेघर रेवसघर तथा मनोरञ्जन गर्ने घर शक्तिदिने घर खानपिन गर्ने घर तिमीले पछ्याउनु सुमिन्म बज्यू मृतपुर्खाहरूको गाउँमा बस्नु सुमिन्म बज्यूले राख्नु है, सिकुम्री यहाँ आउनु, चिन्नुजान्नु मेलमिलाम गरेर बस्नु, तिम्रो छोरा नाती, आएको छ, रिसराग नगरीदेउ, तिमी छछपाको नामलिएर तिमी आउनु, तिमी दिक्पा दिखामाको खाईखेलीगर्ने थलोमा मृतात्मा आउनु तिमीले ज्ञानचेत लिएर होसखोजेर हिद्दनु माफगरीदेउ अन्नपात तुल्याएर बस्नु, चिलिमदुङ्गा, नक्तीमा मृतात्मा आउनु है । ठाउँ सच्यो, ठाउँ सच्यो ठाउँ सच्यो ।

पुन नोट : सिकुम्रीलाई पतकुमा लुगा धुन लगाउने, लुक्कुमा सुकाउने, कु ख्वाउने र बर्मेकुमा ल्याएर जिउ शरिर धुन लगाई बलमदेल नक्ती लैजाने काम गरिन्छ । त्यसैगरी हुई गर्दा पहिले पोक्लुमा दोस्रो दुइकुलु र तेस्रोमा नक्ती बलमदेलमा गरिन्छ ।

लासलाई मुधुमले बाटो लगाई सके पछि चिहानतिर लास लगिनु पर्दछ । सिकुम्रीको लागि पन्युले नचलाई बुछ्युलु (माटाको हण्डी) मा पकाएको चाचु (भात) हण्डीसाँगै बोकेर चिहानमा लैजाने, अगेनाको तीनपट्टिको अगुल्ठा समेत लिएर लासको अगाडि लैजाने, मृत शरिरलाई मान्द्रोमा बेरेर लैजाने, लास दबाउन अघि

चिहानलाई धुमाउने, चिहानमा हाल्न अधि तुना, कन्थनी, लोती छिनाउने टाँक, चुरा, औठी फुकाल्ने, गरिन्छ । चिहान तीनताले बनाउन पर्छ । चिहानको माथि छुब्लुमा पकाएको भात चाचुजा घोप्याएर राख्नुपर्छ भने रोचो (कात्रो खिलेर त्याएको बाँसको सियो) कात्रोबाट फिकी चिहानमाथि भकारे बनाएर गाइनुपर्छ । उपस्थित मलामीहरू सबैको पाञ्चालाई पहिलाउदै साई लन्दौ लन्दौ लन्दौ (सातो आउ है आउ है आउ है) भन्दै सातो चिहानबाट फिक्नु पर्छ । छोराले पँधेरामा गई केश काट्ने, छोरी बुहारीले नुहाउने, एक या तीनछाक नून बार्ने, त्यही दिन बेलुकी या भाति घाम नडुव्वै सिकुम्रीलाई चुल्हामा बोलाइन्छ जसलाई “सेरमा लगाउने” भनिन्छ । सेरमा लगाउदा वातो (बंशीय दाज्युभाई) बाट जाँड भेला पारी मर्नेको नाममा तोप्सुमा राखेर बखान्दै दिइन्छ ॥ काजकिया गर्दा दोमासे पार्नु हुदैन

९. उपसंहार

संस्कार संस्कृति जातिहरूको पुख्यौली सम्पत्ति हो । यसलाई जोगाएर राख्नु उत्तराधिकारीहरूको जिम्मेवारी

हो । अहिले शहर बजारमा मात्र होइन गाउँमा पनि नागिरे नक्षो र तायामी, मुधुमीहरू अभाव रहेको अवस्थामा मर्दा पर्दा संस्कारगत विधि र मुधुमहरूबाट, संस्कार टार्न नसकिने, बाटो लाउन नसकिने अवस्था पर्दा अर्को गाउँको हुनसक्छ अर्कै पाञ्चाको नक्षो तथा मुधुमीहरू लगाउनु पर्दा आफ्नो रिदुम हदुमको बाटो पूर्ण हुन नसक्ने देखिन्छ । यी यस्तै विविध कारणहरूले गर्दा अहिले किरातीहरू आफ्नो पुख्यौली संस्कार संस्कृतिबाट विचलित भई अन्य संस्कार संस्कृतिमा रूपान्तरण हुन थालेको देखिन्छ । यस्तै कठिन परिस्थीतिमा अन्य धर्मालम्बीहरूलाई चाहिं किरातीहरूलाई आफ्नो धार्मिक सांस्कृतिक क्षेत्रबाट विटुल्याउन धमिलो पानीमा माछा मार्न सजिलो भएको छ । अन्यमा संस्कार सबैलाई आवश्यक हुने कुरा हो तर स्वसंस्कारको मान्यतालाई वैज्ञानिक रूपमा व्याख्या गर्दै यसको गुणात्मक उपयोग गर्न सक्नु मा किरातीहरूको इज्जत र शिर ठाडो हुन्छ न कि तुच्छ स्वार्थमा जात फाल्नु राम्रो होइन ।

मुचिङ्गा ।

शुभ-दिपावली

२०६६

तथा किराँत पर्व
उधौलीको उपलक्ष्यमा
हार्दिक मंगलमय
शुभकामना ।

बाक्सिला फुटबल क्लब
बाक्सिला, खोटाड



विजयादशमी

तथा दिपावली २०६६ को
उपलक्ष्यमा सम्पूर्ण अभिभावक
शिक्षक, विद्यार्थी तथा अन्य
शुभचिन्तकहरूमा हार्दिक मंगलमय
शुभकामना ।

बेबिकेयर ईङ्गलिस बोर्डिङ स्कुल
बाक्सिला, खोटाड

दुमी साकेला शिलीनांच

क महेन्द्र हमुचु दुमीराई

साकेला शिलीनांच किरात राईहरूको महान् राष्ट्रिय चाड हो। भूमिपुत्र किरातीहरू (प्रकृती) भूमिलाई देवताको रूपमा पुजा गर्नेगर्दछन्। सम्पूर्ण किरात राईहरूले प्रत्येक वर्षको बैशाखे पूर्णिमाको समयमा अव समयमा पानी परोस, अनि बालीनाली रास्तो होस भनेर बालीनाली लगाउने समयमा भूमि तथा पित्रिदेवताको पुजा गर्दै उभौलीको रूपमा र मंसिरे पूर्णिमाको समयमा फेरी अव बालीनाली पाकेपछि उठाएर सबैभन्दा पहिला भूमि तथा पित्रिदेवतालाई पूजा गरी चढाएर एक आपसमा खुसियाली साटासाट गर्दै उधौलीको रूपमा गरी वर्षको दुई पटक धुमधामकासाथ साकेला शिली नांचेर यो चाड मनाउने गर्दछन्।

विभिन्नभाषी राईहरू: दुमी, वान्तावा, थुलुड, साडपाड, चाम्लीड आदि सबैले आ-आफ्नो ठाउँअनुसार आफ्नै तरिकाले साकेला शिली नांचे गर्दछन्। त्यही राईहरूमध्येको एक थरी राई दुमीराई हो र दुमीराईहरूको पनि आफ्नो छुटै किसिमको साकेला शिलीनांच रहेको छ। विशेषगरेर दुमी राईहरू खोटाङ्ग जिल्लाको उत्तरी भेग खाजावासमा (खार्मी, जालपा, बाक्सीला, सन्तेश्वर, माक्पा) गा.वि.स.हरूमा घनारूपमा बसोवास गर्दैआइरहेका छन् र त्यहीको साकेला शिलीनांच नै दुमी साकेला शिली नांच हो। दुमीराईहरू खाजावासमामा बैशाखे पूर्णिमा (उभौली) को अवसरमा मात्रै साकेला शिली नांचे गर्दछन्। यो चाडमा केटाकेटी, छोरीचेली, बाबुमाइती, बुढाबुढी, सबैजना एकैठाउमा भेला भई ताया तंकुहरू (पित्रिगर्ने धार्मी) सँगसँगै प्रत्येक घर-घरमा आफ्नो पित्रीको पूजा गर्दै आँगनमा एउटै घेरामा गोलबद्ध भएर आफ्नो मौलिक गाजाबाजाहरू ढोल, भ्याम्टा बजाउदै, धनुकाँड, तरवार,

खुकुरी, खुर्मी भिरेर खेतिपाती, हाटबजार, पक्षिहरूको नक्कल, र जन्मेदेखि नमरुञ्जेलसम्म भोगेका कियाकलापहरूलाई आफ्नो मौलिक गीत र शिलीद्वारा प्रस्तुत गर्दै धुमधामकासाथ

साकेला शिली नांचेर मनाउन्छन्। तर मंसीरे पूर्णिमा (उधौली) को अवसरमा पूजाआजामात्रै गर्दछन् उभौलीमा जस्तो घर-घरमा र भूमेथानमै गएर साकेला शिली नांचेर मनाउदैनन्। यो चाड बैशाखे पूर्णिमाको दिनदेखि प्रत्येकको घर-घरमा पित्रीको पुजागर्दै नांच सुरु भएर अन्तिम दिनमा सबैजना आफ्नो मौलिक भेषभुआमा पुरुषहरू दौरा सुरुवाल, ढाका टोपी, पटुकी र महिलाहरू चौबन्दी चोली, फरिया, पटुकीमा सजिएर शिली नांच्दै भूमेथानमा गर्ई भूमी देवताको पुजा गरेर घर फर्केपछी फेरी शिलीमार्ने काम गरेपछि अन्त्य हुन्छ।

खाजावासमा (खार्मी, जालपा, बाक्सीला, सन्तेश्वर, माक्पा) मा हरेक वर्षको बैशाखे पूर्णिमाको समयमा गाउँमा ढोल र भ्याम्टा बजेको आवाज सुनिनासाथ साना केटाकेटीहरू ढोल बजाउने गजा, युवायुवतिहरू भ्याम्टा लिएर नांच हौसिहाल्छन् र त्यसमा बुढापाकासम्म सबैजना मिलेर नांचे गर्दछन्। अहिले सुविधाको खोजी गर्दै दुमीराईहरू खाजावासमा बाहेक धरान, इलाम, संखुवासभा, काठमाडौं, हडकड, बेलायत लगायत देशविदेशसम्म छरिएर रहन पुगेका छन्। यसरी छरीएर रहने क्रममा उनीहरूले आफ्नो संकृतिलाई बचाएर राख्न सबैले आ-आफ्नो ठाउँबाट आफ्नो मौलिक साकेला सिली नांचे गरेका छन्। त्यसकै एउटा उदाहरण हो काठमाडौंको साकेला शिलीनांच। हरेक वर्षको उधौली र उभौलिको अवसरमा दुमीराईहरूले पनि आफ्नो संकृतिलाई बचाइराख्नको निम्ती काठमाडौंमा



दुमीहरूको छाता संस्था दुमी किराँत राई फन्सिकीम र जिल्ला किमीटी दुमी किराँत राई फन्सिकीम दुमकीम काठमाडौंको संयुक्त आयोजनामा दुमीराईमध्येकै एकजनाको घरमा विधिवत ढंगले पूजा सम्पन्न गरेपछि ललितपुर, दुडिखेल, किर्तीपुर लगायत काठमाडौंको विभिन्न ठाउँमा धूमधामकासाथ साकेला शिली नाँचेर मनाउने गर्दछन्। हिजो-आज यो साकेला शिली नाँच गाउँघरदेखि शहरमासम्म उल्लासका साथ नाँचीने गरेको पाइन्छ। पोहोरको सालमात्र गाउँबाट यो चाँड मनाएर आउने एकजनासँगको भेटमा मैले गाउँको साकेला सिलीनाचको सम्बन्धमा जिज्ञासा राख्दा उहाको भनाई यस्तो थियो - “आजभोलिगाउँघरमा यो साकेला शिलीनाँचको उल्लासमा केही कम हुँदैगएको महशुस सबैले गरेका छन्। त्यसमा पनि विशेषत गाउँमा उल्लासकासाथ नाँचे युवायुवतिहरू दिन दिनै शहर र विदेश पलायन भइरहेका छन्। यो नाँचमा सहभागिहुनेहरूको भेषभूषा देखि लिएर सबैकुराप्रतिको प्रयोग गाउँमा भन्दा शहरमै बढी देखिन थालेको छ।” हुनपनि देश विदेश धाउने, राम्रो शिक्षादिक्षा, रोजगारी आदि विभिन्न कारणहरूले गाउँबाट शहर र विदेशतिरै बढि धकेलीरहेको अहिलेको अवस्था छ। यो अवस्थामा ति गाउँमा फुर्तिसाथ नाँचे पनि अहिले शहरमा नाँचेहरू नै त हुन् नि अनि किन नहोस गाउँमा साकेला शिलीनाँचको यस्तो अवस्था !

- भेषभूषा र गरगहना:** दुमीराईहरू शाकेला शिली नाँचा आफ्नो मौलीक भेषभूषाको रूपमा पुरुषहरूले दौरा-सुरुवाल, ढाकाको टोपी, फेटा, पटुकी, अष्कोट, र महिलाहरूले चौबन्दि चोली, फरिया, पटुकी साथमा हारी, आठानी, चारानी, ज्वालोको माला, पोते, च्याए सुन, विनायो, मुर्चुङ्गो, अम्रीको फूल आदिलाई गहनाको रूपमा पहिरिएर साकेला शिली नाँचमा सहभागी हुन्छन्।
- हातहतीयार:** साकेला शिली नाँचा दुमीराईहरूले आफूले प्रयोग गर्ने गरेका मौलिक हातहतीयारहरू: धनुकाँड, खुकुरी, खुर्मी, हौसिया, तलवार, भाला,

खुँडा आदि हातहतीयारहरू भेषभूषासँगै बाबुमाइतिले केही कम्मरमा भिरेर त केही हातमा लिएर र छोरीचेलीले खुर्मी, हौसिया पटुकामा भिरेर नाँच्ने गर्दछन्।

- साकेला शिली:** दुमीराईहरूले साकेला शिली नाँचा गरिने शिली पनि अरू राईको भन्दा एकदमै फरक किसीमको रहेको छ। शिली टिप्पे कममा प्रत्येक शिलीको एउटा-एउटा अर्थ रहेको हुन्छ। शिली टिप्पा क्रमबद्धरूपबाट सर्बप्रथम भूमि देवता (प्रकृती) लाई नमस्कार गर्ने, त्यसैगरि पारुनायमलाई पानी माग्ने, भष्मे फाइने, खन्नेदेखि लिएर अन्तमा फेरी अर्कोसाल यहिठाउँमा भेला भई सबैजना यसरी नै दुःख, कष्टहरू भुलाएर रमाइलोसँग नाँच्ने बाचाकासाथ बिदाइको रूपमा टाटा गर्ने बिदाउदी शिली गर्ने गरिन्छ। यी सबै शिलीहरू शिलीटिप्पे मुख्य व्यक्ति (शिली माम्मा वा माम्पा) ले क्रमैसँग नछुटाईकन सरल र प्रस्तर रूपमा सबैले बुझ्नेगरी गर्दछन्। त्यसपछि समुहको सबैले त्यहीअनुसार पछ्याएर लान्छन्। एउटा शिलीलाई घेराको भित्रबाट शुरू गरेर बाहिर फर्कर टिपिन्छ अनि फेरि भित्र पसेर तिनपटक टिपेपछि त्यो शिलीलाई मारिन्छ अनि अर्को नयै शिली पनि त्यसैगरि गरिन्छ। यो क्रम सबै शिलीहरू नसकेसम्म जारी रहन्छ। दुमीराईहरूको शिलीटिप्पे शैली सरल रूपबाट सबैले गर्न सक्दछन्। केटाकेटीदेखि बुढाबुढीहरूसम्मका सबैले हारमा पसेर नाँचन सक्दछन् र यो नाँचको लागि कुनै तालिमको आवश्यक पैदैन सबैले खुल्ला रूपमा कुनै जातिभेद नछुट्याई नाचिन्छ।
- नाँचेशैलि:** नाँचेशैलिमा दुमी राईहरू एकदमै फरक किसीमले नाँच्दछन्। उनीहरू ढोल र भूयाम्टाको तालमा एकहोरो रूपबाट मात्रै प्रत्येकले आ-आफ्नो खुटालाई अधि-पछि गदै पुरै समूहको शिली टिप्पे एकजना व्यक्ति

शिलीमाम्पा वा शिलीमाम्पा) लाई प्रमुख बनाएर एकनासले केटाकेटी, बुढाबुढी, छोरीचेली, बाबुमाइति, इष्टमित्र, नरनाता सबैले तालमा ताल मिलाई गोलबद्ध भएर बडो उत्साहकासाथ नाँच्ने गर्दछन् ।

- **साकेला गीत:** शाकेला शिली नाँच्ने क्रममा दुमीराईहरू प्रत्येक शिलीसँगसँगै आफ्नो मौलिक गीतहरू जस्तै:

रूपाकोटको डाँडैडाँडा ए होई घामभुल्क्यो घमस्ते एहोई स्यामुना ।

शिली नाँची भूमिदेवलाई ए होई गर्दै छै नमस्ते ए होई स्यामुना ॥

आदिलाई शिलीको विचविचमा गाउँने गर्दछन् । यो गीत दुमीराईहरूको आफ्नो मौलिक लय र भाकामा गाइन्छ । समूहमा प्रायगरा बाबुमाइति एकापटि र छोरीचेली अकोपटिट भएर दोहोरीको शैलीमा सबैले स्वर खापेर गाउने गर्दछन् । ढोल बजाउने ढोलेहरूले पनि ढोलका साथमा ढेले गीतहरू जस्तै:

धानको बाला कुप्रो छ हाम्रो भूमे थुप्रो छ है हवा हवा हवा सै सै स हवा हवा हवा आदि-आदि शब्दहरूमा उफ्फै कराउने छुटै रैनक ल्याउने गर्दछन् ।

- **गाजाबाजाः:** गाजाबाजामा ढोल, भ्याम्टा, भूंचमर, मयूरको प्वाँख, इसिलिमको सेउली आदि पर्दछन् । भ्याम्टा र ढोललाई ताल मिलाएर एकैसाथमा बजाइन्छ । नाँच्नेहरूले कसैले भ्याम्टा बजाउने, कसैले धनुकाड बोक्ने, कसैले मयूरको प्वाँख लीने, कसैले भूंच बजाउने त कसैले सेउली हातमा लिएर नाँच्ने गरिन्छ । यी बाजागाजाले नाँच्न र गीत गाउन ताल दिनेगर्दछ ।
- **खानपानः:** साकेला शिली नाँच्ने क्रममा विचविचमा नाँच्नेहरूलाई चोखो उम्मा (जाड) दिने र नाँच्ने तथा ढोल बजाउने ढोलेहरू सबैलाई

बेसारसँग भिजाएको शुरू (चामल) को टिका लगाइ त्यो शुरू ढोलेहरूलाई खान दिने गरिन्छ । अहिलेको बदलिदो अवस्थामा आफ्नो भाषा, सँस्कृति, भेषभुषालाई जोगाइराख्नको निम्ती दुमीराईहरू पनि पछि छैनन् किनकी भाषण कुषणहरूमा कम उपस्थिति हुनेहरू पनि आफ्नो सँस्कृति जोगाउने काम साकेला शिलीनाँच जस्तो कार्यक्रममा भने कोही पनि छुटैनन् । यसरी हेर्दा उनीहरूको सँस्कृति जोगाउनुपर्ने जिम्मेवारी प्रति सबैजना लागिपरेका छन् । हिजोआज शाकेलाजस्तो सँस्कृति जोगाउने काममा सहभागिहुन बच्चादेखि तन्नेरी-तरुनीहरूलेसम्म सबैले आफ्नो मौलिक भेषभुषा अनिवार्य रूपमा रुचीकासाथ लगाएर उपस्थितहुनेको संख्या दिनप्रतिदिन बढिरहेको छ । यो अभियान र परिवर्तन प्रत्येक ठाउँहरू जहाँ दुमीराईहरू बसोबास गर्दछन् त्यो ठाउँहरूमा भइरहेको छ चाहे देश विदेशमा नै किन नहोस र अबको दिनमा यो अभियान अभ गाउँ-गाउँमा केन्द्रित बनाएर लानुपर्ने हामी सबैको प्रमुख जिम्मेवारी हो ।

दुमीराईहरू आफ्नो सँस्कृतिलाई जोगाउदै, सबैसामु आफूलाई चिनाउदै र आउने भाविपिडीलाई पनि सहजरूपमा हस्तान्तरण गर्दै किरात राईहरूमध्येकै एक उत्कृष्ट राई बनाउदै अघि बढिरहेका छन् । हिजोको संक्रमणकालीन अवस्थामा हामी जे जती हाम्रो भाषा, संस्कार तथा सँस्कृतिहरूलाई गुमायौ तर अब बाँकी रहेका बचेखुचेका जे जति छन् तिनीहरूलाई हामी सबै मिलेर स्याहार-सुसार गर्दै जोगाउने र हराएकाहरूको खोजी गर्नुपर्दछ । ताकी आउने दिनहरूमा हामीहरू जो कोहिले जुन ठाउँबाट भए पनि म दुमीराई हुँ भनेर गर्वकासाथ शिर ठाडो बनाई छाती फूलाएर भन्न सकुँ र आउने भावि पिडिहरूले पनि हाम्रो सँस्कृतिलाई खोज्न इतिहासको पानै पल्ट्याउने अवस्था आइनपरोस् । छिलछिल सेवाखन्ने ।

• • •

ज्ञानकेला विद्या

सेन्नी सेन्नी मम्बी

नाम अप्ती म्यै

सेन्नी सेन्नी मम्बी

नाम अप्ती

हैहैला हो सैसैला

छुम्कुइ भारा

दो खक्ती म्यै

छुम्कुइ भारा

दो खक्ती

हैहैला हो सैसैला

कभाबि आम्नु दुक्किकती म्यै

केभाबि आम्नु दुम्किकती

चाथ्ये म्यै आम्नु छुम्किकती,

हैहैला हो सैसैला

माडादेइस्ती लु फुक्ती म्यै

इकिडा भारा हो छुम्ती

हैहैला हो सैसैला

रिदुम काई हदुम चुम्तिका म्यै

थुलु काई हर तुप्तिका,

हैहैला हो सैसैला

हसहलडा आम्नु मुकिकती म्यै

बाकित म्यै आम्नु छुम्किकती

हैहैला हो सैसैला



उत्तरव उत्तरव
जलपा-१, उर्देत

दुमी (वल)

अर्जुन भक्त राई

सप्तश्वर -१, चलेटी

हाल: काठमाडौं

तेक्वान्दो प्रशिक्षक
(Black Belt 4th Dan)



इंकी दुमी रदु

इंकीअ इंकी वलक जेनु छुक्ता

इंकीपो दुमी पाढ्हा मोता

इंकीपो दुमो पाढ्हा मोता

इंकीअ इंकीपो छेनु छुक्ता

इंकी महेम पाढ्हा मयातयो

इंकीअ दुमी वलक जेनु छुक्ता

इंकी दुमी रदु इंकी वलु

इंकीअ इंकीपो वल चाम्नो छुक्ताना

इंकी दुमी खल दुडनुक

दुमदेल लाम्लु लम्थिनु छुक्ता

इंकीअ इंकी वलक इंकी वल

मिन मुतकाई खानुपा चईसानु छुक्ता

मईक अड आस्त ओप्पो तायातोप्सु देलु दोकाई

इंकी वल कुरीमए तम्बो छेन्तुक मुनु छुक्ता मईक

मिन कुल्कायो छैसुन मुनु ।

शुभ-दिपावली

२०६६ तथा किराँत पर्व
उधौलीको उपलक्ष्यमा हार्दिक
मंगलमय शुभकामना ।



दिनेश राई

प्रबन्ध निर्देशक



सैलुड बचत तथा ऋण सहकारी संस्था लि.

बत्तिसपुतली, काठमाडौं

शुभ-दिपावली

२०६६ तथा किराँत पर्व
उधौलीको उपलक्ष्यमा हार्दिक
मंगलमय शुभकामना ।



मनिप्रसाद राई

अध्यक्ष



विश्वास बहुउद्घेश्यीय सहकारी संस्था लि.

मैतीदेवी, काठमाडौं, फोन: ४४६०९६९

कि.रा.या. उपाध्यक्ष तथा दुकिराफ अध्यक्ष

सह-प्रा. श्री चत्तुरभक्त राईसंगको साक्षात्कार

प्रस्तोता: नेत्रमणि राई

परिचय

जन्म: २०१३ बैशाख । गाउँबाटे प्राथमिक विद्यालय प्रारम्भ २०२० सालबाट । २०३० मा त्रिभुवन पब्लिक हाई स्कुल ऐसेलुखर्कबाट एस. एल. सी. । महेन्द्र क्याम्पस धरानबाट आई. ए. । जनप्रशासन क्याम्पस काठमाडौंबाट स्नातक, २०४० मा राजनीतिशास्त्रमा स्नातकोत्तर २०४६ मा जनप्रशासनमा स्नातकोत्तर । २०६० मा पूस्तकालय विज्ञानमा स्नातक । २०४१ बाट प्राध्यापन दिक्केल ब क्याम्पसमा । २०५२ मा क्याम्पस प्रमुख भोजपुर बहुमुखी क्याम्पस । श्री पृथ्वी उ मा बि बाक्सिलाको संस्थापक प्राचार्य २०५७ मा । हाल पाटन क्याम्पस, सह प्राध्यापक । किराया के. का. स. उपाध्यक्ष, आदिम भूमि तुवाचुड जायजुम संरक्षण समितिको अध्यक्ष, दुकिराफको संस्थापक अध्यक्ष । भ्रमण स्वीजलैण्ड, जर्मन र फ्रान्स ।

इसिलिम. १. हालै सम्पन्न दुकिराफ चौथो महाधिवेशनको उल्लेख्य पक्षहरू के कस्तो रह्यो ?

यसलाई दुई तीन पक्षबाट हेर्न आवश्यक छ । पहिलो हो नियमानुसार हुने महाधिवेशन खोटाङ बाक्सिलामा सँदाको भै भव्यतापूर्वक सम्पन्न भएको छ । यस अधिको भन्दा यसपटक जिम्मेवार युवाहरू रहेको छरितो केन्द्रीय कार्य समिति निर्माण भएको छ । केही क्षेत्र वाहेक सबै क्षेत्रबाट प्रतिनिधिहरू लगायत स्थानीय स्तरमा दुमीजनहरूको ठूलो भेला सम्पन्न भएको छ । गाउँउगाउँबाट उत्साहकासाथ धामी किरात धर्म, संस्कार संस्कृतिलाई मलजल गरिराख्ने धामी, ताया, ताकु ढोले मसीमदी तथा उत्साही युवाहरू महाधिवेशनमा सहभागी भएका छन् । दोओ पक्ष भनेको किरात भाषा, धर्म, संस्कार तथा संस्कृतिपेमी

जिम्मेवार व्यक्तित्वहरू चन्द्रछिरिड राई, बिरमनी राई, छत्रकुमार राई, हर्कराज राई, काजी राई, शान्ति राईहरूबाट फन्सिकिमको कार्यालय भवन निर्माण गर्नका लागि करिब दुई रोपनी जग्गा निःशुल्क प्राप्त भई इसिलिमको बृक्षारोपण गरी साकेला नाच्ने स्थलको समेत सुभारम्भ भएको छ । तेसो पक्ष भनेको देशमै दुर्लभ मानिएका किरात धर्म, संस्कार र संस्कृतिसँग संबन्धित किरातकालिन ऐतिहासिक ढालह, अर्नाको सिं र अन्य पुराना हातहतियारहरू पनि भाँकीको रूपमा स्वस्फुर्तरूपमा प्रदर्शनमा आएका छन् । तीनदिनसम्म चलेको महाधिवेशनले बाक्सिला घोषणा पनि जारी गरेको छ । यसले आदिवासी किराती राईहरूमा अब चेतनाको स्तर माथि उठिसकेको बोध हुन्छ ।



इसिलिम. २. उक्त महाधिवेशनको सन्देश के के हुनसक्छ ?

फन्सिकिम किरात धर्म, संस्कार संस्कृति, भाषा, इतिहास संरक्षणको मामिलामा मौन छैन भन्ने देखाएको छ । सहभागीहरूको अपार सहभागीताले जिम्मेवारी बोकेका व्यक्तिहरू संस्था पछाडि धेरै छन् अठोट लिएर काम गर भन्ने सन्देश दिएको छ ।

इसिलिम. ३ महाधिवेशनको कमजोर पक्षहरूलाई खोतल्ल पर्दा नि ?

कमी कमजोरीहरू नहोस भन्ने चाहना हुँदाहुँदै पनि कमजोरी भएका छन् । अग्रीम पत्र पठाइएको भए पनि उचित समयमा पत्र यथास्थानमा पुन नसकेर सन्तुलित सहभागिता हुन नसबनु पाँचथर जस्ता टाढा रहेको जिल्लाबाट मात्र होइन नेपा र दिक्केलबाट समेत महाधिवेशनमा सहभागी हुन नसकेको अवस्थालाई कमजोर पक्ष मान्न सकिन्दछ ।

इसिलिम ४. वर्तमान नयाँ केन्द्रीय कार्य समितिप्रति भरोसायोग्य आधारहरू चाहिँ के के होलान् ?

संस्थाका समिति निर्माण गर्दा केही पुराना अनुभवी र केही नयाँ पंतीबाट मिश्रित ढङ्गले १७ जनाको कमिटी निर्माण गरिएको छ । सबै अनुभवी र योग्यतावान छन्, समाजमा केही न केही जिम्मेवारी र प्रतिष्ठा बोकेर बसेका व्यक्तित्वहरू समावेश आएका छन्, यस्तो टिम यस अधिबनिएकै थिएन, यस दृष्टिकोणले हेर्दा यस पटकको समिति अत्यन्त सक्षम र भरोसायोग्य देखिन्दछ ।

इसिलिम ५. दुकिराफको विगत र वर्तमानलाई तुलना गरेर हेर्दा तपाईं आफू चाहिँ के कति सन्तुष्टि मिलेको ठान्नु हुन्छ

कमिटीगत रूपमा हेर्दा तुलनात्मक रूपले यसपटकको समिति भरोसायोग्य छ । तर यसको अर्थ अगाडिको समितिले कामै गरेका थिएनन् भन्ने चाहिँ होइन । फन्सिकिमलाई यहासम्म ल्याइपुऽ्याउने ऐतिहासिक जिम्मेवारी यस अधि कै समितिले नै गरेका हुन । धेरथोर कामको जिम्मेवारी र सक्रियतामा अन्तर त परिनै हाल्दू । कतिले मेहनतपूर्वक काम गरेका छन्, कतिले गाउँमा

एउटा चिठी बाँड्ने काम पनि गर्न सकेनन् होला त्यो सबै जिम्मेदारीता, कर्तव्य र इमानदारीतामा भर पर्ने कुरा हो तापनि समग्रमा म आफूलाई सन्तुष्टि भएको ठान्दै हामीले आफू कत्ताबाट सन्तुष्टि पाइन्छ भन्ने पक्षबाट भन्दा अरूलाई कतिको सन्तुष्टि दिन सकिन्दछ भन्ने कर्तव्य बोध गर्न सबै व्यक्तिको आज अत्यन्त खाँचो छ, त्यसले मात्र राष्ट्रलाई नै माथि उठाउँदै भन्ने बुझन आवश्यक छ ।

इसिलिम ६. वर्तमान मुलुकको परिवर्तित सन्दर्भमा दुकिराफको प्रमुख चुनौतीहरू के के देख्नु भएको छ ?

वर्तमान संघीय राज्यको अवधारणाको गतिसँगै संस्थालाई गतिशिल बनाउन आवश्यक छ । दुमी राईहरूको पहिचान किरात राईहरूमा मात्र सीमित छ, यसलाई राष्ट्रव्यापी बनाउन सक्नुपर्दछ । संघीय राज्यभित्र दुमी राईको पहिचानको साथमा स्थानीय स्वशासनको अधिकार स्थापित गर्न सक्नुपर्दछ, भाषालाई कुनै हिसाबले मर्न नदिन विद्यालय, महाविद्यालयमा अध्ययन अध्यापन गराइनु पर्दछ, दुमीराईहरूको वंशावली, इतिहास, संस्कृतिको अभिलेखिकरण हुनुपर्दछ, दुमी क्षेत्रमा रहेको ऐतिहासिक गढी, किलाहरूको संरक्षण गरिनु पर्दछ, ऐतिहासिक हातहतियारको संरक्षण गर्न पर्दछ, अन्तर्राष्ट्रिय महासच्ची तथा कन्मेत्सनहरूले दिएको आदिवासी जनजातिहरूको हक अधिकार अन्तर्रागत पाउनु पर्ने सम्पूर्ण जल, जमिन र जङ्गलको उपभोग दुमीहरूले आफ्नो क्षेत्रमा उपभोग गर्न पाउनु पर्दछ, मौलिक भाषा, धर्म, संस्कार संस्कृतिको संरक्षण हुन पर्दछ, मुधुमको संकलन, अभिलेखीकरण, प्रकाशन गरी मौलिकतालाई जोगाउन पर्न ठूला-ठूला चुनौतीहरू हुन ।

इसिलिम ७. यसैमा संस्थाको कार्यादिशाको सवालमा प्रसँग कोट्याउन पर्दा नि ?

धर्म, संस्कार, संस्कृति र भाषाको बचाउको लागि शब्दकोशको निर्माण, पाठ्यपुस्तकको लेखन र दुमी राईहरू रहेका हरेक क्षेत्रको विद्यालयमा दुमीभाषाको अध्ययन अध्यापनको व्यवस्था, मुधुमको संकलन र व्यवस्थापन, दुमी राईहरूको वंशावली संग्रह र प्रकाशन, फन्सिकिम,

दुमकिम तथा देलकिममा व्यवस्थित कार्यालयको निर्माण, भाषा विज्ञानमा जनशक्तिको निर्माण र मुधुमी तथा ताया तोकाया, तांकुहरूको यथेष्ट व्यवस्था पनि गर्दै लैजानु पर्नेछ । यसरी मात्र मौलिक भाषा, धर्म, संस्कार, संस्कृतिलाई समय अनुसार बचाउन सक्छौ ।

इसिलिम ८. संस्थापति समस्त दुमिजनको व्यवहारलाई संभिन्न पर्दा नि ?

धैरे खालका मानिसहरू पाइएका छन् -यस्ता धैरे मानिसहरू छन् जसले फाँसिकमको उद्देश्य, लक्ष्य र कार्यलाई बुझेर दिलैदेखि संस्थामा तत्परता देखाउने र क्रियाशिल हुनेहरू पनि रहेका छन्, अर्काथरीका मानिसहरू संस्थामा सक्रिय नभए पनि टाढाबाट असाध्य माया गर्ने, सोधीखोजी गरीराख्ने, तेसो थरीका मानिसहरू छन् संस्थामा बसेर पनि काम गर्न फुर्सद नहुने त कोही कहिल्यै चित्त नबुझ्ने, चौथो थरीका मानिसहरू छन् -गर है भनेर सल्लाह र आशीर्वाद दिने तर आफू खटेर नगर्ने र पाँचौथरीका मानिसहरू छन् के गर्दैछ, संस्थाले वास्तै नगर्ने ।

इसिलिम ९. इसिलिम पत्रिकाको बारेमा यहाँको सिध्धा प्रतिक्रियाको बारेमा बुझ्नु परे नि ?

इसिलिमले दुमी राईहरूको समाजमा ठूलो धर्म थामेको छ । म दुमी राई हैं भनेर सारालाई पहिचान दिने एक मात्र यही पत्रिका भएको छ । न त दुमी राईको बारेमा कत्तिलाई परिचय गराउँदै हिड्ने । अहिले सामान्यत इसिलिम, पत्रिकालाई पनि अनुसन्धनात्मक लेखहरूमा शन्दभसूचि राख्न थालिएको छ । यो त्यो हैसियतमा पुगेको त्यसै होइन यसमा त्याग र पसिना बगेको छ । त्यो पसिनाको मूल्य त्यसले मात्र बोक्छ भन्ने लाग्दछ । अहिले इसिलिम दुमीहरूको बौद्धिक अभ्यास गर्ने साभास्थल भएको छ । सानादेखि ठूलासम्मको लेख रचना र विचारहरू समेतने स्तम्भ भएको छ । भाषा, वंशावली, धर्म, संस्कार, संस्कृतिलाई बचाउने होस या बचाउनु पर्दछ भनेर शन्देश छर्ने प्रचारात्मक साधन भएको छ । सबैको सामुहिक भेटघाट हुने थलो भएको छ । हालसम्म त्यस्ता ठूला अनुसन्धनात्मक ग्रन्थहरूको लेखन र प्रकाशन हुन सकेको छैन त्यो नभएसम्म यो त्यस्तै

ग्रन्थको सार बोक्ने सहायक साधन भइरहेको छ । अहिलेसम्म ११ औं अंक प्रकाशन भई यो १२ औं अंक पाठकको हातमा आएको छ । पहिले अर्धवार्षिक रूपमा प्रकाशन हुन्थ्यो तर अहिले विविध कारणले वार्षिक प्रकाशन मात्र हुन गईरहेको छ । यो उचित होइन, यसमा केही पुनरविचार गर्ने पर्दछ । यसको साथै यसमा आउने स्तम्भभरू विशेषत अनुसन्धनात्मक र बौद्धिक जस्ति हुनु पर्ने थियो त्यति अभै भैसकेको छैन तैपनि इसिलिमको एक जिम्मेवार सल्लाहकार भएको हैसियतले मैले भन्नुपर्दा इसिलिम दुमीहरूलाई पहिचान दिने एक सोतमुलक साधन मात्र होइन दुमीहरूको आवाज दिने एक धड्कन भएको छ भन्ने लागेको छ । इसिलिममा कमी कमजोरी पक्कै छ तर त्यस कमजोरीलाई यसको निरन्तर प्रकाशनले अदृश्य बनाउन सक्छ ।

इसिलिम १०. हाल नेपालको पुन संरचनामा किरात स्वायत्त राज्यको प्रसङ्ग पनि उठेको छ तपाईं किरात राई यायोक्खाको कैन्दीय उपाध्यक्ष पनि हुनुहुन्छ यसबाटे के हुँदैछ ?

नेपालको पुन संरचनाका निमित्त पार्टीगत, संस्थागत र नीजि विचारहरूसमेत गरी तीनदर्जनभन्दा बढी खाकाहरू आएका छन् । यो स्वभाविक मात्र होइन एउटा बौद्धिक अभ्यास पनि हो पनि भन्ने बुझ्नु पर्दछ । जहाँसम्म किरात स्वायत्त राज्यको प्रस्ताव हो यो सातलाख किरात राईहरूको प्रतिनिधित्व गर्ने साभा सामाजिक तथा जातिय संस्थाको प्रस्ताव हो । विगत २५० वर्षयताको कुरा मात्र होइन त्यसभन्दा अगाडि देखिनै किरातीहरूको हित विपरित चलाईएको विविध खाले षड्यन्त्र र दुष्वक्तहरूको कारणहरूले किरातीहरू धैरे लामौ समयदेखि पछाडि पारीएको हो । यसलाई चिर्ण वर्तमान समय अत्यन्त महत्वपूर्ण अवसर भएको छ । अहिले किरात स्वायत्त राज्यको प्रस्तावलाई नेपालको पूर्वी क्षेत्रमा प्रचार प्रसार गर्ने कार्यलाई तीव्र बनाइएको छ । किरायाले यसको लागि एक छुटै प्रस्ताव निर्माणगरी पश्चिममा रामेश्वरप, दोलखा र सिन्धुली जिल्लाको सुनुवारहरूको रैथाने वस्ती, उत्तरमा गण्ठनन्त्र चीनसंग जोडिएको सिमाना र दक्षिणमा कोचे, मेचे, राजबशी,

धिमाल, गनगाई, किसान, सन्थाल, सतार, माझीजस्ता रैथाने जातिहरूसंग आपसी छलफलद्वारा अन्तिम दुङ्गो लगाउने गरी भापा, मोरड, सुनसरीका किरातहरूको सघन बसोवास भएका क्षेत्रहरू र उदयपुरका केही दक्षिणी गाविसहरू बाहेकका क्षेत्रहरू र पूर्वमा मैची नदीसम्म यसको सिमाना तोकेको छ । यसले ओखलदुङ्गादेखि पूर्वमा ताप्लेजुङ, इलाम, भापासम्म सबै जिल्लाहरूमा आफ्ऊो कार्यक्रम चलाईसकेको छ । यत्तिखेर किराया धार्मिक, सांस्कृतिक आन्दोलनभन्दा किरात स्वायत्त राज्य प्राप्तिको लागि राजनीतिक आन्दोलनमा लागेको छ ।

इसिलिम ११. किरायाले दावी गरेको किरात स्वायत्त राज्यमा लिम्बुवान, खम्बुवान, हिमालीराज्य आदि दाबीगर्नहरूको समूह पनि तिब्ररूपमा अगाडि बढेको देखिन्छ के यस मानेमा किरायाको लक्ष्य पूरा होला ?

नेपालको पूर्वमा विविध प्रकारका प्रान्तीय राज्यहरूको प्रस्तावित मार्गाहरू उठेको छ तर किरायाले प्रस्तावित गरेको किरात स्वायत्त राज्यभन्दा समावेशी र प्रतिनिधित्वपूर्ण प्रादेशिक राज्य व्यवस्था अन्य हुन सक्तैन । किनकी, यसले तपाइले उल्लेख गर्नु भएका सबैखाले जातिय मागहरूलाई समेटेर भूगोल, भाषा, जातियता र आर्थिक आत्मनिर्भरतालाई समेट्ने आधारभूत खाका तयार गरेको छ । यसले पूर्वमा लिम्बुवान राज्यको चर्को माग गर्ने लिम्बुहरूको मागलाई पनि संवोधन हुने प्रकारले लिम्बुवान स्वायत्त उपराज्य, खम्बुवान राज्यको माग गर्ने विशेषत खम्बु राईहरूलाई समेट्ने खम्बुवान स्वायत्त उपराज्य, हिमाली राज्यको माग गर्नेहरूलाई समेट्न, खुम्जुङ स्वायत्त उपराज्य, लेप्चाहरूको सघनतालाई संवोधन हुनेगरी रोड स्वायत्त उपराज्य, उपराज्य हुन नसक्ने तर जातिय सघनता, ऐतिहासिकता र भूगोललाई मुख्य आधार बनाई सोभै किरात स्वायत्त राज्यमा प्रतिनिधित्व गर्न सक्ने तथा उपराज्यकै हैसियत राख्ने प्रकारले चारवटा विशेष स्वायत्त जिल्लाहरूको व्यवस्था गरिएको छ । त्यस्ता स्वायत्त जिल्लाहरू- क्षेत्री-बाहुनहरूको निरपेक्ष बहुमत रहेको

ओखलदुङ्गाका २० गाविसलाई मिलाएर गाम्नाड स्वायत्त जिल्ला, सुनुवारहरूको रैथाने थलो र वसोवासको सघनतालाई आधार बनाएर दोलखा, रामेढ्याप, सिन्धुली र ओखलदुङ्गा गरी जम्मा २६ गाविसहरूको कैच स्वायत्त जिल्ला, किरातीभित्रको अल्पसंख्यक याक्खाहरूको आदिम भूमि र बसोवासको सघनतालाई समेटेर संखुवासभा र धनकुटाका १८ गाविसहरूको एक याख्खा स्वायत्त जिल्ला र मगरहरूको सघन बसोवास र किरातीहरूको समेत उल्लेख्य बसोवास रहेको उदयपुरका २५ गाविस क्षेत्रलाई उदयपुरगढी संयुक्त स्वायत्त जिल्लाको प्रस्ताव गरिएको छ । यसको साथै किरात स्वायत्त राज्यमा निश्चित भूगोल नभएका जातजातिहरूको प्रतिनिधित्व र सत्तामा साफेदारी सुनिश्चित गर्न गैरभौगोलिक स्वायत्तताको प्रस्ताव पनि गरिएको छ । यस प्रस्तावले कसैलाई काखा र कसैलाई पाखा नलगाइएको हुनाले किरायाको प्रस्तावित लक्ष्य पुरा हुन्छ भन्ने लागेको छ ।

इसिलिम १२ अहिले केही राजनीतिक दलका गैर किरात शिर्षस्थ नेताहरूले जातिय आधारमा प्रान्तीय राज्य स्थापना हुन सक्तैन देश दुकिन्छ भन्ने भनाई बारम्बार आइरहेको छ तर किराया भने किरात स्वायत्त राज्यको प्रस्ताव गरिरहेको छ के यो जातिय राज्य संभव होला ?

किरात भनेको जाति मात्र होइन, भूगोल पनि हो भन्ने कुरा बुझन आवश्यक छ । ऋग्वेदभन्दा जेष्ठ यी जाति र भूगोलको संवोधन गर्ने यो शब्दले इ पूँछैं शातान्दिपूर्व नै स्थापित रहेको किरात राज्यलाई मात्र शड्खघोष गर्दैन, बरु पछिल्लोकालमा पानीढलोको आधारमा सुनकोशीदेखि लिखुखोलासम्मको भू-भागलाई ओल्लोकिरात, लिखुदेखि अरूणसम्मको भू-भागलाई माझकिरात र अरूणदेखि मैची र सिहलिलाको पश्चिम पानीढलोसम्मका भू-भागलाई पल्लोकिरात भनेर नामाकरण समेत भईसकेको भू-क्षेत्रलालाई यसले संवोधन गर्दछ । नेपाल एकिकरणपूर्व बनेपादेखि त किरात राज्य नै कायम पनि थियो । त्यसैले किरात प्रदेशले जातियताको मात्र कुरा गर्दैन अपितु भौगोलिक क्षेत्रको पनि

उत्तिकै प्रतिनिधित्व गर्दछ । यो खम्बुवान लिम्बुवान भन्दा भौगोलिक र जातिय आधारमा माथि उठेको प्रान्तीय राज्य व्यवस्थाको प्रस्ताव हो । यसले राई, लिम्बु याक्खा र सुनुवारहरूलाई मात्र जनाउने होइन समाजशास्त्रले दिने किरातको व्यापक परिभाषालाई समेटदछ । छिमेकी मुलुक भारतमा पञ्जाबीहरूको पञ्जाब, तमिलहरूको तमिलनाडु, बड्गालीहरूको बडगाल, नागाहरूको नागालैण्ड जस्ता प्रान्तीय राज्यहरू हुन्छन् भने नेपालमा किरात स्वायत्त राज्य बन्नलाई किन आश्चर्य ठान्ने ? यसले देश देश टुकिदैन बरु बिगत २५० वर्षदेखि विभिन्न कोणहरूबाट हेपिदै, ठिगिदै, दवाइदै आएको जाति र भूगोलले न्याय पाउनेछ भने प्रष्ट छ, र यसले राष्ट्रलाई भन दरिलो बनाउन सधाउ पुऱ्याउने छ । जातिय राज्यको निर्माणबाट देश टुकिन्छ भन्नेहरू हिजो नेपालमा पूर्ण बिकेन्द्रीकरण हुँदा देश टुकिन्छ भनेजस्तै मात्र हो । बरु जातियताको संवोधन सही रूपमा भएन भने देश टुकिन्छ भन्ने कुरा भारतबाट पाकिस्तान र पुन : १९७५ मा पाकिस्तानको एक भाग पूर्वी पाकिस्तान बंगलीहरूको हितको निमित्त बड्गालादेशको रूपमा प्रादुर्भाव भएको देखिएको छ ।

इसिलिम १३. किरात स्वायत्त राज्यको प्रस्तावले लिम्बुवान र खम्बुवानहरूको छुट्टाछुट्टै राज्य निर्माणको माग गर्ने आत्म निर्णयको अधिकारलाई कुठाराघात गरेको छ भने भनाई सुनिदै आएको पाइन्छ, के यो ठिक त्यसै भैरहेको छ त ?

राज्य मान्ने आधार यत्तिखेर सबैलाई प्राप्त छ र यो बेलाको बोली पनि हो । आत्म निर्णयको अधिकारलाई यत्तिखेर आफ्नो हितको निमित्त विविध जातिहरूले प्रयोग गरेर राज्यको माग गर्नलाई खुला छ । आत्म निर्णयको अधिकारको अर्थ त्यहाँ जातिय अग्राधिकारको समेत व्यवस्था हुन्छ भन्ने हो जसलाई प्रयोग गरेर किरात लगायत सम्पूर्ण जातिहरूको हितको निमित्त किरात स्वायत्त राज्य प्राप्तिको निमित्त आधार बनाइएको हो । त्यही आधारमा माथि भनिए जस्तो विभिन्न जाति र भूगोललाई समेट्ने चार

उपराज्य र चार विशेष स्वायत्त जिल्ला लगायत जाति एक, तर छरपष्ट भएर बसेको जातिको लागि राष्ट्रिय राजनीतिमा प्रत्यक्ष पहुँच पुग्न सकोस भनी गैर भौगोलिक स्वायत्त क्षेत्रको समेत व्यवस्था गरिएको हो । किरात स्वायत्त राज्य व्यवस्थाका सम्पूर्ण प्रमुख पदहरूमा किरात जातिले पालैपालो प्रतिनिधित्व गर्न पाउने र गैर किरात जातिले दोश्रो जनसंख्याको आधारमा दोश्रो प्रमुख पद प्राप्त गर्न पाउने व्यवस्था प्रस्ताव गरिएको छ । यसरी हेर्दा किरात स्वायत्त राज्यभित्र कसैको पनि अहित हुने ठाउँछैन । जहाँसम्म खम्बुवान, लिम्बुवान राज्यको कुरा छ यो प्राप्त हुन कठिन छ, र प्राप्त भईहालेछ, भने पनि जातिय जनसंख्याको आधार कमजोर हुने भएकाले किरातहरू फेरी पनि राष्ट्रिय राजनीतिको मुल प्रवाहबाट फ्याकिनु पर्ने अवस्था बन्न जान्छ । किरातहरूको एकता छिन्नभिन्न हुनेछ र फुटाउ र शासन गरको नीति अखिल्यार हुनेछ । तसर्थ अवको राज्य नामको मात्र होइन कामको राज्य हुनु पर्दछ जसले गर्दा जातिहरूको हित हुन सकोस । सामुहिक आत्मनिर्णयको अधिकार भन्ने कुरा नै यसैमा निहित छ । जहाँसम्म आत्मनिर्णयको अधिकारलाई कुठाराघात गरिएको भन्नेछ, यो त्यस्तो होइन । वास्तवमा अहिले राज्य पुनसंरचनाका निमित्त आएका विविधखाले प्रस्तावहरूमा एक अर्काको भूमि दावी गरिएको हुनसक्छ त्यो भविष्यमा सयुक्त रूपमा छलफल गरी मिलान हुँदै जाने कुरा हो । तर मागेको कुरा पाउने हो कि होइन भन्ने कुरा चाहीं प्रमुख हो । तर बुझ्नुपर्ने के हो भने आत्मनिर्णयको अधिकारलाई एउटा हतियार मानेर प्रयोग गर्दै भने त्यसलाई सहि ठाउँमा प्रयोग गर्न जान्नुपर्छ, यदि जथाभावी प्रयोग गरियो भने यसले आफैलाई हानी गर्दै । ठिक यसै प्रकारले अहिले खम्बुवान, लिम्बुवानको प्रस्तावहरू आत्म निर्णयको नाममा किरातहरूलाई छिन्नभिन्न पार्ने एक घातक प्रस्ताव भएको छ । बरु यो चाहिं आत्म निर्णयको अधिकारको नाममा जातिय एकता भइ हुने प्रस्ताव भएको छ ।

इसिलिम १४. त्यसो भए एक भैदेश एक प्रदेशको माग आत्मनिर्णयको अधिकारको आधारमा जायज छ छैन होला ?

माग गर्न नराम्रो कुरा होइन तर मागको पूर्ति हुँदा त्यस्ले कस्तो परिणाम ल्याउँछ भन्ने कुरालाई प्रमुख रूपमा नियालु पर्दछ । त्यसैले माथि भनिएको हो -हतियार ठिक ठाउँमा प्रहार गर्न सकेमा मात्र काम बन्द्ध होइन भने आफै अहित हुन्छ । नेपालको पुन : सरचनाका निमित्त विभिन्न कोणहरूबाट आएको लगभग तीनदर्जन खाकाहरूमध्ये सबभन्दा खतराक खाका नै एक मधेश एक प्रदेशको खाका हो । के यसै मागलाई पूरा गरेर भोलि नेपाललाई अर्को भूपरिवेष्टिताको तगारो थम्नुछ ? के पहाड र हिमाललाई मधेशको दास बनाई आन्तरिक भूपरिवेष्टिताको जालोभित्र कस्नु छ ? के भारतबाट अझै भारतीयहरू आयत गरी नेपाली नागरिकहरूको संख्या बढाउनु छ ? के भारतको पुन अर्को हस्तक्षेप स्वीकार्नु छ ? के तराईका आदिवासी जनजातिहरू थारू लगायत अन्य जनजातिहरूको भाषा, भूगोल, इतिहास र अस्तित्वलाई नामेट पार्नु छ ? के एक मधेश एक प्रदेशीहरूले भनेजस्तो हिन्दीभाषा नेपालको मातृभाषा हो ? जहाँ कि उपराष्ट्रपति जस्तो गरिमामय पदमा पुगेको मधेसी जनअधिकार फोरमबाट प्रतिनिधित्वगर्ने जिम्मेवार पूर्व सदस्य परमानन्द भाले उनी मैथिलीभाषी हुँदाहुँदै पनि मैथिलीमा सपथ नलिई विदेशी भाषा हिन्दीमा सपथ खाए । के यसले नेपाल र यहाँको मातृभाषाको अपमान र भारतीय भक्तिको स्पष्ट संकेत गर्दैन ? के यसले राष्ट्रिय अस्मितामाथि गम्भीर कुठाराधात गरी राष्ट्रिय स्वधीनतालाई भारतीय विस्तारवादसामु बन्धक राखेको ठहर हुँदैन ? के सच्चा नेपालीले यसलाई सहन गर्न सक्छ ? सम्माननीय सर्वोच्च अदालतले सपथ बदरगर्ने निर्णय गर्दा समेत उनले टेरपुच्छर लगाएका छैनन् । के उनलाई चाही सर्वोच्चको फैसला लागु हुँदैन ? हिन्दीमा सपथ लिने व्यवस्थाको लागि अन्तरिम संविधानमा संशोधन ल्याउनु पर्ने तुच्छ अभिव्यक्ति आइरहेको छ । प्रथममा राष्ट्रपति उपराष्ट्रपति भनेको राष्ट्र राज्यका अम्पायर हुन, न्यायाधीश हुन तसर्थ कसैको पक्षलिनु भनेको बेइमानी, अनैतिकता र गैरजिम्मेदारीताको परकाष्ठा हो जसलाई उपराष्ट्रपतिले बुझेर पनि बुझ पचाएका देखिन्छ । यी

आधारहरूको कारणले एक मधेश एक प्रदेशको माग नेपालको राज्य पुन : सरचनाका निमित्त अहित छन् । संक्षेपमा भन्ने हो भने एक मधेश एक प्रदेशको माग पुरा गर्नको अर्थ शिवशंकरले भष्मासुरलाई अरुलाई भष्मरान दिएको वर्दानले शिवशंकर आफैलाई भष्म गर्न आए जस्तै हो- यो प्रस्ताव । **इसिलिम १५. लिम्बुवान खम्बुवान स्वायत्त राज्यको अलवा किरात स्वायत्त राज्यको प्रस्तावको औचित्यता के कति रहेको छ त ?**

प्रथम त किरात स्वायत्त राज्यको प्रस्ताव सबै जातिहरूलाई समेट्ने एक बृहत प्रस्ताव हो । यसले किराँत जातिमा अन्तर्घुलनताको अभिवृद्धि गर्दछ, फुटाउ र शासन गर भन्ने नीतिलाई निस्तेज पार्नेछ, शासनमा जनसञ्चात्मक अग्रधिकार कायम हुनेछ, ऐतिहासिक विरासतको मर्यादा स्थिर रहनेछ, प्रमुख जातिहरूको भूमि सुरक्षित हुनेछ, भूमिको सन्तुलनता कायम हुनेछ, पूर्वमा रहेको करिब २००० नदीहरूलगायत सुनकोशी, दुधकोशी, अरूण, तमुर तथा कोशीनदी ति विशाल र चिरस्थायी नदीहरू हुन जसको जलाधारबाट प्राप्त जलशक्तिलाई किरात स्वायत्त राज्यको लागि संयुक्त रूपमा प्रयोग गर्न सकिन्छ, विश्वको सर्वोच्च १० वटा हिमशिखरहरूमध्ये सातवटा शिखरहरू- सगरमाथा, लोत्से, मकालु, लोत्सेसार, चोयु, यालुडकाड, कञ्चनजङ्घा लगायत लुङ्गुर आमाडब्लाड, पुमरी, उम्बक, जनक, नुप्से जस्ता हिम शृङ्खलाहरू यही किरात स्वायत्त राज्यमा पर्दछ जसको सान, मान र आम्दानी एकमुष्ट रूपमा किरात स्वायत्त राज्यको विकासको लागि प्रयोग गर्न सकिन्छ । संसारकै सर्वोच्च शिखर सगरमाथादेखि विश्वकै अत्यन्त होचो भूमि भाषाको केचनाकलन, संसारकै सर्वाधिक २५ जातका गुराँस लगायत इलामको विश्वकै अग्लो लालीगुराँस, संसारकै गहिरो उपत्यका अरूण उपत्यका र यहाँ पाइने ४५० प्रजातिका चराहरू, १४० जातका पुतलीहरू यी सबै किरात स्वायत्त राज्यकै सम्पत्ति हुनेछन्, उत्तरतिरको सेताम्मे हिमाल र दक्षिणतिर सुनफल्ने तराईका फाँट जहाँ तराईवासीहरू हिमाली क्षेत्रमा व्यापार गर्न, जागिर खान सजिलै पुग्न सक्तछ भने हिमाली जातिहरू पनि तराईमा

न्यानो ताप्त तल भर्न सक्तछन, चिसो र तातोको समिश्रणयुक्त यस्तो भूमि सहेदै अन्य प्रादेशिक राज्यमा असंभव हुनेछ । ओलाडचुडगोला, किमाथाडका, नाडपा भञ्ज्याड जस्ता नाकाहरूले उत्तरी क्षेत्रमा तिब्बतसंगको व्यापारलाई सहज तुल्याउनेछ भने दक्षिण र पूर्वमा रहेको भारतसंगको विविध नाकाहरूले अन्तर्राष्ट्रिय व्यापारलाई त्यतिकै सजिलो बनाउने छ, मेची, कोशी, सगरमाथाका सम्पूर्ण भूभागहरू लगायत जनकपुर अञ्चललाई समेत समेट्ने हुनाले किरात स्वायत्त राज्यको प्रस्तावित खाकाले चिन र भारतलाई छोएको छ । प्रादेशिक राज्यहरूको सिमानाले पनि राज्यको भार्य र भविष्य निर्धाण हुने हुनाले किरात स्वायत्त राज्यले प्राप्त गरेको सिमाना बरावर खम्बुवान लिम्बुवानमा उपलब्ध हुन सक्तैन । यसरी सिमाना दुवै छिमेकी राष्ट्रसंग जोडिदा उत्तर या दक्षिण कसैको पनि कुदृष्टि पर्न जानबाट जोगिन्छ । राज्यको सोत र साधन लिम्बुवान, खम्बुवान, हिमालीराज्य, शोर्पा, लामा आदि प्रादेशिक राज्यहरूमा विभाजन हुँदा ती राज्यहरू अर्थिक रूपले विपन्न हुने टड्कारो स्थिति रहन्छ भने एउटै किरात स्वायत्त राज्य हुँदा आत्मनिर्भर हुने सबल आधारहरू स्पष्ट र चिरस्थायी छन् । तसर्थ किरात स्वायत्त राज्य नै निर्माण हुन सक्यो भने नेपालको अन्य स्वायत्त प्रदेशहरूको तुलनामा यो सम्पन्न र शुन्दर हुने ठोकुवा गर्न सकिन्छ ।

इसिलिम १६. तुवाचुड जायजुम महोत्सवको बारेमा केही बताइदिनु हुन्छ कि ?

किरातीहरूका आदिम पुर्खाहरू पापा पातेसुड र मामा दिलीदुमका बंशजहरू तोमा खेमा र खिक्चिलिपुले अर्खोंले, हलेसी र सल्ले गाबिसको संगमस्थल हालको मलथुम्का वा दिदीबिही डाँडा जसलाई किरात भाषामा तुवाचुड, जायजुम भनिन्छ त्यहाँ बसेर तोमा खेमाले खाँडी कपडा बुने पहिलो सीपको आरम्भ गरेको र भाई खिक्चिलिपु र उनका सहधर्मिनी नागेलुमबाट त्यही डाँडाको सेरोफेरोका क्षेत्रहरूमा बसी अन्न उत्पादन गर्न प्रारम्भ गरी सोही अन्नलाई आफु ग्रहण गर्न अगाडि भूमिदेव तथा पितृहरूलाई चढाउन थालिएबाट किरात संस्कार संस्कृतिको

आरम्भ भएको मानिएको छ । त्यसैले उनीहरूलाई किरात सभ्यताका स्मारका रूपमा चिनिन्छ । यस्तो ऐतिहासिक, पुरातात्त्विक, धार्मिक, सांस्कृतिक महत्व राख्ने भूमिको पहिचान आजसम्म औपचारिक रूपमा हुन नसकेकाले त्यसलाई राज्यसामु चिनाउने महान उद्देश्यले यो महोत्सव २०६६ जेष्ठ १५ र १६ गते तुवाचुड जायजुम संरक्षण समितिको अगुवाइमा खोटाड जिल्लाका प्रशासन, उच्चोग बाणिज्य संघ, राजनीतिक कर्मी लगायत, समाजसेवी सास्कृतिप्रेमीहरूको संयुक्त पहलमा यो महोत्सव सम्पन्न गरिएको हो ।

इसिलिम १७. के यसलाई हलेसी महोत्सव भन्न सकिदैनन्दियो किनकि हलेसी गुफामा त पहिले खोचिलिपा बसेका थिए भन्ने पुर्खाहरूको भनाई रहेको छ ?

वास्तवमा हलेसी महोत्सव भनिएको थियो भने यसैले तुवाचुड जायजुमको महत्तालाई पक्कै पनि ओझेलमा पारेको हुन्थ्यो । किनभने हलेसी भन्न वित्तिकै मानिसलाई सर्वप्रथम महादेवको संभना आउँछ । पछि लेखिएको हिन्दुशास्त्रहरूमा समेत हलेसीलाई हिन्दुको धार्मिकस्थल बनाइएकाले त्यो किराती पुर्खा तोमा खेमा र खिक्चिलिपुसंग जोडिदैन । तर तुवाचुड जायजुम नै भनियो भने चाहीं जानेसुन्ने किरात राईहरूको मस्तिष्कमा सोझै तोमा खेमा र खिक्चिलिपुको संभना भलभली आउँछ त्यसैले तुवाचुड जायजुम महोत्सव भनेर मौलिक नामको शीर्षक राखेर राम्रो गरियो भन्ने लागेको छ । जहाँसम्म हलेसी गुफामा खिक्चिलिपु बसेको किंबदन्ती मैले पनि सुनेको छु यो अत्यन्त खोजको विषय हो । हलेसीगुफा र तुवाचुड नजिकै पर्ने भएकाले यस गुफामा किरात पुर्खा खिक्चिलिपु बसेनन् भन्न सकिन्न । तर समयको कमले पछिल्लोकालमा गुफाको इतिहास हिन्दूको महादेव र बौद्धधर्मका गुरु रिङ्पोछेसंग जोडिएको पाइन्छ । गुफाबाट करिब १ घण्टा हिडेपछि तुवाचुडडाँडा आइपुगिन्छ । चिचिङ्गा गाउँ पनि नजिकै रहेको छ जहाँ खिक्चिलिपुले निकालेको पानी र उनको चिहान अहिलेसम्म छैदैछ । त्यसैले समग्र यो क्षत्रःहिन्दु

बौद्ध र किराँत धर्म संस्कार संस्कृतिको त्रिगमस्थलको रूपमा रहेको यस्तो भूमि नेपालमा अन्य कहि कतै पनि पाइदैन । यो खोटाडको एउटा ठूलो अहोभाग्य हो ।

इसिलिम १८ तुवाचुड जायजुमको भविष्यको योजना चाहीं के छ त ?

यसलाई हामी किराँती राईहरूको साभा धार्मिक, सास्कृतिक तीर्थस्थल बनाउँने योजना गर्दैछौं । २०६५ सालबाट नै वार्षिक रूपमा उभौलीमा साकेला नाच्च विभिन्न गाउँहरू आउन थालेका छन् । जसरी हिन्दुको पशुपति, यहुदीको जेरुसलम, इस्लामको मक्कामदिना, बुद्धको लुम्बिनी केन्द्रभूमि भएको छ त्यसैगरी किराँतीहरूसंग जोडिएको तुवाचुड जायजुमलाई किरात धार्मिक सास्कृतिक आस्थाको केन्द्रभूमि निर्माण गर्ने योजनामा छौं । तोमाखेमा, खिचिलिपुसंग जोडिएको यस्तो प्रमाणिक भूमि नेपालमा कही कतै अहिलेसम्म फेला परेको छैन । त्यसैले एउटा बृहत गुरुयोजना बनाएर जाने समितिको योजना छ । यसको लागि करिब २०० रोपनी जग्गा जोड्नु छ । बृक्षारोपण गर्नु छ । खुसीको कुरा भर्खरै मात्र स्थानीयवासीहरूले जग्गा सुलभदाममा उपलब्ध गराएर यस धार्मिक सास्कृति भूमिको निर्माणको लागि योगदान गर्ने समेत भएकाले वहाँहरूलाई समितिको अध्यक्षको हैसितले धन्यवाद ज्ञापन गर्दछु ।

इसिलिम १९. यस पत्रिकाको माध्यमले समस्त दुमिजनलाई कही भन्नु छ कि ?

धैरै कुरा भन्नु छ । पहिलो कुरा यो समय आदिवासी जनजातिहरूको पहिचान र अधिकार स्थापित गर्ने अवसर भएको हुनाले यसवारेमा सबै दुमीजनहरू सचेत हुन जरुरी छ । त्यो पहिचान र अधिकार भित्र भाषा, धर्म, संस्कार, संस्कृति, इतिहास, भूगोल, भूमि, नदीनाला, जङ्गल छ भन्ने बुभन आवश्यक छ । र, त्यस बुझाइको साथमा त्यसको संरक्षण र उपभोगको अधिकारको वारेमा पनि कुरा उठाउन आवश्यक छ । समयको मागलाई यसरी नै बुद्धै सम्पूर्ण दुमी प्रतिनिधिहरू एक आपसमा भेला भई निकट भविष्यमा हुने राज्य पुनर्संरचनाको

गन्तव्यलाई आपसी छलफलद्वारा दुमी समुदायको लागि के कस्तो र कुन स्थान प्राप्त हुनु पर्दछ भन्ने कुराको छिनोफानो गर्ने बेला पनि आइसकेको छ । यत्तिखेर राजनीतिक, सांस्कृतिक, भाषिक कर्मीहरू एक ठाउँमा आएर छलफल गर्न आवश्यक भएको छ । यो महत्वपूर्ण कार्य भएको छ तर यही काम अहिलेसम्म ओभेलमा परेको छ । दोश्रो कुरा हाम्रो किरात धर्म, संस्कार, संस्कृतिको विचलन विविध समूहहरूबाट हुँदैछ, यसलाई चिर्न आवश्यक छ भनेर बुभन पर्दछ । जहाँ संस्कार संस्कृतिमा विकृत आउँछ त्यहाँ भाषा हराउँछ, जहाँ भाषा हराउँछ त्यहाँ संस्कार संस्कृतिको पालन गरिन्न त्यहा जातिय गौरवको महशस हुँदैन । तसर्थ यी दुवै विषय अन्योन्याश्रित भएकाले यी दुवै विषय हाम्रा लागि महान छन् भन्ने बुझिनु पर्दछ । कुनै न कुनै जातिले एउटा इतिहास बोकेर आउने हुनाले त्यो उसको लागि पहिचानको विषय हुँच्छ र त्यो आफ्नो लागि अत्यन्त गौरबशाली हुँच्छ । आफ्नो भाषा, धर्म, संस्कार, संस्कृति, पुर्खा र इतिहासलाई गुमाएर, गाली गरेर, घृणा गरेर, खिसी गरेर मान्यता दिनै छाडेर सुनको सेली लगाउनु भन्दा तितेपाती स्युरेर सिर उच्चो बनाउनु महान हो भन्ने कुरा दुमी किरात राईहरूले मात्र होइन सम्पूर्ण किराँत राईहरूले बुभन आवश्यक छ । मूचिङा । ● ● ●

शुभ-दिपावली

२०६६

तथा किराँत पर्व उधौलीको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना ।




महेन्द्र साईवर
विशालचोक, ललितपुर, फोन: ५५४८००६०

डिसिलिग्न अध्यवारिंग भाषिक पत्रिका

दुमी किरात राई फन्सिकिमका संस्थापक सदस्य तथा समाजसेवाका प्रतीक स्वर्गीय जनक राईचु राई


प्रस्तोता: चतुरभक्त दुमीराई

समाजसेवीको रूपमा एक हातले लपेटा हानेर अर्को हातले मल्हम लगाउनेहरूको संख्या खोज्ने हो भने प्रसस्तै पाइन्छन् । तर सत्कर्मबाट समाजसेवा गर्नेहरूको संख्या भने औलामा गन्नु पर्ने हुन्छ । त्यसमध्येको एक व्यक्तित्व हुन स्वर्गीय जनक राईचु राई । यो लेख उनी जीवित हुँदै तयार गरिएको थियो तर स्थान अभावले आज उनको देहान्त भएको करिब ९ वर्षपछि प्रकाशनमा आउन सकेको छ । त्यसमा पनि दुमी राईचु राईको वंशावली प्रकाशन आएको कारणले यो संभावना भएको हो । स्व. जनकका हातले सिर्जेका सबै कर्महरू हामीलाई जिम्मा लगाएर प्रकृतिको नियमानुसार २०५७ सालमा उनी स्वर्गवासी भैसकेका छन् । तर पनि उनको सत्कर्मको कारणले उनी हाम्रो चुल्हामा, हाम्रो संस्कृतिमा, हाम्रो समाजमा उनी हाम्रो दुमी किरात राई फन्सिकिममा सदाभर बाँचीरहनेछन् । उनको मृत्यु पृथ्वी भै गह्रौ भएको छ । यस्ता व्यक्तित्वको निधनबाट निश्चय नै हाम्रो समाज र फन्सिकिमले अपुरणीय क्षती व्यहोर्नु परेको छ । तसर्थ फन्सिकिमको एउटा ठुलो सम्पति गुमेको महसुस गर्दै निजको स्वर्गवासी आत्माको चीर शान्ति तथा चीर शान्तिकै मार्गबाट आफ्नो चुल्होमा शान्तिपूर्ण अवतरण होस्, सन्तानहरूमा धैर्य धारण गर्ने क्षमता पारु-नायमले प्रदान गरुन् भन्ने कामनाका साथ ढिलै भएपनि उनको व्यक्तित्वलाई यस पटक ऐतिहासिक रूपमा लेखवन्द गरी रेकड गर्ने प्रयास ईसिलिमले गरेको छ । ईसिलिमको कोशेलीको रूममा प्रस्तुत छ हाम्रा स्वर्गीय समाजसेवी, शिक्षाप्रेमी पुर्खा जनक राईचु राईको व्यक्तित्व परिचय ।

ऐतिहासिक रूपमा 'संस्कृता' भन्ने हालको संसर्का गाउँमा वि.स. १९७२ माघ २५ गते मंगलबार पिता वीरपति राईचु राई तथा माता रत्नशोभा हम्रुड राईको कान्छा

सुपुत्रको रूपमा उनको जन्म भयो । उनी चार भाइ र छ दिदीबहिनीको परिवारमा हुर्केका हुन् । तर अन्य चारभाइ दाजुहरू सबै परलोक भए । उनको वैशालु कद हेर्दा लगभग ५ फिट ४ इन्च र ७० देखि ८० किलोसम्मको तौल, रातो बान्की परेको अनुहार, बोलीमा डडकारीलो, यताउता हिँदा कोट र दौरा-सुरुवातमा सजिने, घरमा बस्दा भेष्ट तथा स्टकोटमा र लामो कट्टुमा रहने वानी थियो उनको । ज्योतिषशास्त्रीहरू भन्दैन, प्राय मंगलबार जन्मने मानिसहरूको निधारमा चोट हुन्छ । उनमा पनि देव्रे वा दाहिने आँखाको डिलमा चोट थियो ।

यो स्तम्भकारले उनको वाल्यकाल र उनको शिक्षाको अवस्थाबारे प्रश्न गर्दा थाहा पायो 'पढीगुनी कौनौ काम- हलो जोती खायो माम' भन्ने अवस्थाबाट वाल्यकाल



स्व. जनक राईचु

वितेका हुँदा कुनै पढाई हुन सकेन। तर पैत्रिक परिवार सम्पन्न हुँदा बाल्यकाल सुखमा वितेको थियो। त्यससमयमा पनि गाईभैसी पाल्नु नै सहायक पेशा भएकोले वर्षा लाग्यो छिप्ती बनमा गोठ लानु पर्थ्यो भने हिउँद लागेपछि घर छेउछाउमा गोठ रहन्थ्यो। उनी भन्ये- “कोदो भनेपनि त्यहीवस्तुको पिंधमा, मकै भनेपनि त्यही वस्तुको पिंधमा फल्ने भएकाले वस्तु नपाली सुखै थिएन।” बाच्छा-पाँडा लगाउनु, मोही पार्नु, घाँस काटनु, रुख चढनु, बाँस नुहाउनु, वस्तु चराउनु यावत काम गोठमा गर्नु पर्थ्यो।

उनको समयमा पनि भतीहुन जाने चलन देशभरी थियो। यस चलनले उनलाई पनि अछुतो राख्न सकेन। त्यसैले उनी पनि विवाह भई तीनभाई छोराहरू जन्मी सकेको अवस्थामा वि सं १९९५ मा भर्ती हुन लहरीसराय पुगे। भाग्यले वन्दुक समाउन पर्ने नियति रहेको हुँदा लहरीसरायमा भर्ती भई ११ महिनासम्म हवेली सिलाङ्ग हुँदै पाकिस्तानको हाप्तावासमा रिकुट तालीम सम्पन्न गरे। त्यसपछि कसम खाई कराँचीमा रहन लागे। उनको पल्टन ४/७ जि.आर. र नं.७५५२५८४ कायम भयो। गाउँमा शुद्ध केही नपढेको मानिस भर्ती भएपछि नेपाली बाहखरी र अंग्रेजी अल्फावेट थानागाउँको गञ्जपाल राईको भाई साइलासंग पल्टनमा नै सिक्ने मौका पाएको अनुभव वताउँदै जनक भन्दून ‘भर्ती भए पछि पढाइ र परेड दुवै एकैसाथ चालु गर्नु पन्यो तर जे होस् पल्टने जीवन आनन्दपूर्ण नै बितेको थियो।’

तत्काल आजको जस्तो चिठीपत्रको चलन त्यति थिएन। त्यसैले गाउँधरको ताजा खबर थाहा पाउन गाउँधरकै साथीभाईको छुट्टी र हाजिरा पर्खनुपर्थ्यो जनकले पनि। पल्टने जीवन कहिले कलकत्ता, कहिले दमदम कहिले कहाँ गर्दै करिब ६ वर्ष विताएर २००१ सालमा लान्स कर्पोरल दर्जामा छुट्टिमा घर आउने मौका पाए। घरमा आउँदा दाजुभाई सबै मरिसकेका थिए। यसले उनलाई गहिरो पीडा भयो। तैपनि पल्टन घरमा फर्कनु वाध्यता र रहर दुवै थियो। त्यसैले हाजिर हुनलाई फेरी लहरीसराय पुगे। तर घरको दैवी दुखको कारणले उनलाई लिन धामी साईला

लहरीसराय नै पुगेर उनलाई घर फर्कन कर गरे। त्यसैले पल्टनको सबै कुरा त्यागी रहरलाई खुम्च्याउदै उनी घर फर्किए।

गाउँ फर्किए पछि घरको जिम्मेवारी र समाजको रीतिथितिले भयापै समात्यो। तसर्थ जानी नजानी सामाजिक संस्कार तथा रीतिरिवाजहरूमा हिड्न रमाउन थाले। हुँदाहुँदा यो अनुभवले किरात धर्म तथा संस्कृतिको क्षेत्रमा उनलाई तायामी समेत बनायो। उनले आफ्ना मातापिताको आदर र सम्मानको लागि असल सुपुत्रको भूमिका निर्वाह गर्दै किरात राईहरूको सबव्वन्दा ठूलो धार्मिक कर्म ‘छमदम्’ समेत २००८ सालमा सम्पन्न गरिदिएर पिता वीरपतिको धार्मिक साँस्कृतिक नाम (नुपुमा वा मचिनु) “खियालु साखामी, तायालु, चादुमी” (गनिएको धनीमानी, रीतिविधि जान्ने, ताया गर्ने, अन्नपातका धनी) र माताको नुपुमा “तामुछे खामामी मत्तिमु” (जेठी, तोयामाको जस्तो शीप गर्ने सिपवन्नी, जाँडपानीको धनी, दिईखाने महिला) भनेर लगाई दिए। त्यतिखेरको प्रख्यात नाम चलेको नागिरे धामी भनेको ‘धामी साईला’ थिए। उनैले यो छमदम गरिदिएका थिए र नुड्कु कथेर लगाउने चाही चिउरीखर्कको सिद्धिबहादुर लुप्तोको बाबु डम्भरसिंह लुप्तो राई थिए।

२०२४/२५ सालसम्म जनक राईको परिवार तथा ससरकालीहरूलाई दुमी कुरा बोल्न फरर आउँथ्यो। यो स्तम्भकारको बज्यू सिरलक्षी हमरुचु भएकीले ससरका माइत जाँदा कुम्लोमा कोसेली बोकेर पुऱ्याउनुपर्थ्यो। ती बज्यू र जनकको साइनो नाना र भाईको रूपमा थियो। उनको घरमा दशैमा सिरलक्षी हमरुचु बज्यूकोसाथ बसरे जनककै हातबाट टीका पनि लाइन्थ्यो। दुई रुपियासम्म पैसा पाउँदा औथि खुसी लाग्यो। बाटोमा घर फर्कदा बज्यूले फेरी दुई रुपीया थपीदिंदा भन खुसी लाग्यो। जनकको परिवारले गाउँलेहरूसंग पनि दुमी भाषामा नै कुरा गर्दै र गाउलेहरूले पनि दुमी भाषामा नै बोल्न्ये। यस्तो चलन देख्ता रमाइलो लाग्यो। आफूलाई पनि भाषाको नौलो भनुभव हुन्थ्यो। ससर्काले दुमी तुम्लो बोल्न छोडेको धेरै भएको छैन। यो साहै दुखको कुरा भएको छ।

गाउँमा जनकलाई सबैले 'कान्छा राई' तथा 'राईघरे' भनेर सम्बोधन गर्दथे । यसको अर्थ उनको वंश पहिलादेखि नै तालुकीप्रथाबाट विकसित भएर आएको थियो र उनले पनि राई तालुकीको जिम्मेवारी लिएका थिए । उनी भन्ये- "उत्तिखेर तालुकलाई राई र अरुलाई जिमी भनिन्थ्यो ।" वास्तवमा जिमीहरूको मुख्य तालुकी व्यक्ति राई थियो । राईले वार्षिक रूपमा जीमीहरूबाट जग्गाको लगतमा उल्लेख भएको माटो तथा विजन, अनुसारको रकम उठाई ओखलदुंगा माल कार्यालयमा बुझाउँन जानुपर्थ्यो । पछि तालुकी प्रथा सरकारले हटाएपछि राई र जीमी प्रथा हटेको थियो । यसै सन्दर्भलाई लिएर एक प्रश्न स्तम्भकारले उठायो- 'तालुकी प्रथा हट्नु राम्रो थियो, थिएन ?' जनक भन्छन् - एकदम नराम्रो । यसैबाट हाम्रो अधिकार गुम भयो । यसले गर्दा हामी किरातीहरूको रीथि स्थिति सबै हट्यो । राईको मान्यता समाप्त भयो । बगेको पानी, कुहेको मुढा, भरेको भरौ, राईहरूले निश्लक उपभोग गर्न पाउँथे । सोलावाँजा (शिकार गर्नु पासो थाप्नु फाँदा राख्नु सोला राख्नु) पुरै राईहरूको अधिकारक्षेत्र भित्र पर्थ्यो । अरिङ्गाल, बच्छउँ, भीरमौरीको गोला, तितेखोलामा समेत राईहरूको अधिकार थियो । किरातीहरूको आ-आफ्नो चरण र खुवा थियो । त्यसैले कसैले यसमाथि हस्तक्षेप, चोरी, चकारी गर्न र राईको आदेशविना काट्मार गर्न पाउँदैनथे । अनी आदेश बमोजिम जसले घाँसदाउरा, चोयाधुम, हलो, हरिश गर्थे, उनीहरूले सिसार, मह राईहरूलाई चढाउँन सालैपिच्छे, त्याउँथे ।

'खुर्पेठ्याक' को अधिकार भनेको राईहरूको अधिकार थियो । यसको अर्थ बताउन आग्रह गर्दा उनी भन्ये- 'जसले भम्मे फाड्यो उसैको नाममा त्यो दर्ता गर्ने प्रथा नै खुर्पेठ्याक हो ।' जुनवेला खुर्पाको टुप्पोले भम्मेको रूखलाई चोट पार्दै यो मेरो हो भनेर चिन्ह लाउँदै आफ्नो अधिकार क्षेत्राई घेराबन्दी गर्ने चलन थियो ।

जग्गाको तात्कालीन व्यवस्थालाई जानकारी गराउँदै जनक भन्ये - "हामी राईहरू किपटिया हाँ । क्षेत्री, बाहुन, गुरुङ, तामाङ्ग, भोटेहरू सोहानीमा जग्गा पाएर बसेका हुन् । तर उनीहरू पछिचाहीं

'थरी' र 'विर्तावाल भए । विर्ता जति पाए त्यो राजाले बाहुनलाई दिएको जग्गा हो ।" विर्ता कसरी पाए भन्ने सन्दर्भलाई खोतल्दै उनी भन्छन् 'पृथ्वीनारायण शाहले राज्य लिदै जाँदा साधुको भेषमा राजा स्वयं डुल्दै एउटा बाहुनको घरमा वास वस्न पुगेछ । बाहुनले खाना पकाएर थालमा चुली वनाएर दिएछ । राजा कतिदिनको भोको थियो, उसले एकैचोटि भातको चुलीबाट गाँजेर खान थालेछ । यो देखेर बाहुनले भनेछ- 'लौ कि त तिमीले भात खान जानेनै कि त पृथ्वीनारायण शाहले राज्य लिन जानेन ।' यसरी बाहुनको बुद्धिबाट प्रभावित भएर उनले बाहुनकै छलकपट द्याकिट्स, धोका, जालसाज आदिबाट राज्य निर्माण गर्दै जाँदा खुसी भएर बाहुनले विर्ता पाउँदै गएका हुन् र यो प्रचलन पछिसम्म कायम रह्यो ।

आफ्नो वंशलाई केलाउँदै जनक भन्छन् 'हामी राईचुहरू (रायझे) लेलेदुमका सन्तान हाँ ।' यसवारे एउटा रोचक इतिहास सुनाउँदै उनी भन्छन् - लेलेदुम हालको पोखरी गाउँमाझ रहेको पोखरीको वीचमा एक (सोक्सवु) बाँझोको रूख्ख थियो । त्यस रूखमा एउटा टोड्का थियो र त्यही टोड्कामा लेलेदुमको छोरा वस्थे । ती लेलेदुम शक्तिधारी वनदेवता तथा वनभाँकी थिए । लेलेदुमको ईलाका वरीपरी दुमीराईको एक बंश खवचुको वस्ती थियो । खवचुले हड्डीको काड वनाएर शिकार खेल्ये । सधै जसो नै शिकार खेल्दा शिकार मार्थे तर कहिलेकाही मारेको शिकार त्यहीको त्यही गायब हुन्यो । यो देखेर खवचु अचम्म मान्ये । तर त्यो शिकार चाहि लेलेदुमले आफ्नो शक्ति मार्फत लुकाएर छिपाएर खान्न्यो, खवचुले पत्ते पाउँदैनथे । हुँदा हुँदा यो के अचम्म भएको हो त भनि खोज्दै जाँदा त्यही सोक्सवुको टोड्कामा एउटा बच्चा फेला पारे । त्यस बालक हेर्दा मान्छेकै बच्चा जस्तो थियो । त्यसैले घर लगेर पालनपोषण गरी ठूलो बनाएछ । पछि खाइलाग्दो भएपछि खापातेम नामको बहिनीसंग विवाह मारिदिई ति बहिनी ज्वाइलाई एकछुडै पाद्ध्यासमेत दिई आजदेखि तिमी "राईनान्चु" भयौ भनी थिति बाँधीदिए । यही व्यवस्थाबाट आजतक राईचु नामको पाद्धा कायम रहेको छ । यसरी राईचु र खवचुवीच ज्वाई र सशुरा वीचको ठुलो ऐतिहासिक नाता कायम रहेको छ ।

जनकको भनाईमा खबचुहरू अधि खवा भन्ने ठाउँबाट वसाई सर्दै हौचुर मुनिको जग्गा भैसेगढीमा वसोवास गर्न आईपुगेका हुन् । त्यही भैसेगढीमा रहँदा खबचुहरू शिकार खेल पोखरीको जंगलमा आउँथे । भैसेगढीबाट उनीहरू वासीफार (तक्सालु फेदी) हुँदै आजको खरवारीमा आएका हुन् । भैसेगढीमा खाँवो गाडेर घर बनाउने पहिलो चलन उनीहरूले नै चलाएको हुनाले उनीहरूलाई “खावाचु” भनिएको हो । अहिले ‘खबचु’ मात्र पनि भन्दछन् ।

हम्रचुको वारेमा पनि कहिरन ल्याउँदै भन्छन् - “उनीहरू अधि खार्मीबाट ससर्का आइवसेका हुन् । त्यतिखेर राईचुहरूले उनीहरूलाई “हाम ओ वा” वा उताबाट आएको भनेर संवोधन गर्दागर्दै त्यसैबाट हमरुचु नाम रहन गएको हो ।”

जनक राई सामाजिक, धार्मिक, शैक्षिक विकास र सेवाका लागि प्रतीक हुन भन्ने कुरा उनको योगदानबाट प्रमाणित हुन्छ । किरात धार्मिक सेवाको रूपमा उनी गाउँधरमा तायामी भई मृत पुर्खाहरूलाई रीतपूर्वक ठाउँ ठेगाना लगाउँन सक्थे । २००७ सालको क्रान्तिलाई आफ्नो गच्छे अनुसार सहयोग र समर्थन गर्दै नौ सालमा हालको जात्पा डाँडामा (खरवारी) ससर्का, हौचुर, मालदेल, छिप्ती, पोखरी, अदिलाई समेटेर सामाजिक भवन बनाई उनकै नेतृत्वमा भेला सभाहरू गर्न थालियो । २०११ सालमा हौचुर छुटेर फेरी कुभिण्डेमा गाभियो । ससर्का र खार्मीचाही जोडियो । २०१३ सालमा खार्मीसंग फेरि विभाजित भइ हौचुरसंग जोडियो । २०१३ सालमा खार्मीसंग फेरि विभाजित भई हौचुरसंग जोडिन पुग्यो । उनको भनाइ थियो- “तत्कालीन राजनीतिक उतारचढाव र अन्यौलको कारणले गाउँधर जोडिने र फुटनेको कुनै साँदी नै रहेन ।”

२०१७ सालको परिवर्तनले उनलाई पञ्चायतप्रति समर्पित हुनु पर्ने अवस्था सृजना गच्यो । गाउँको तालुकको हैसियतले ओखलढुंगा मालमा रकम वुभाउन जाँदा कृष्णलाल बिचारीको छोरा मोती नेवारको सहायताले मोतीकै हस्तलिखितवाट बडाहाकिमलाई निवेदन लेखेर चढाएपछि स्कूल बनाउने र मास्टर खोज्ने जिम्मेवारी समेत लिई

गाउँलाई शिक्षाको उज्यालोबाट भलमल बनाउने अठोटकासाथ गाउँ फर्किए । उनी गाउँधर डुल्न थाले, स्कूल बनाउँ भन्दै । तसर्थ २०१७ सालमा ससर्काको भूमिमा पहिलोचोटी स्कूल स्थापना भयो । हौचुरका गेहेन नेपाललाई मास्टरमा भर्ना गरिए । पछि बिदुर नेपाल, हलेसीको विष्णु पौडेल, चुईचुम्माको देवीप्रसाद श्रेष्ठ पनि मास्टरमा भर्ना गरिए । जनक भन्छन् - मास्टरलाई तलव वीस रूपैयादेखि पचास रूपैयासम्म दिन परेको थियो । जिल्लाले दिने “आस” भन्ने रूपैया पछिमात्र आउन थालेको हो नत्र गाउँधरले नै चन्दा उठाएर तलव दिनुपर्यो ।

आज जालपाको जुन स्थिति रहेको छ यसको इतिहासको पहिलो पाना जनक राईचु राईसंग जोडिन पुर्छ । उनले त्यस क्षेत्रमा शिक्षाको ज्योति बाल्ने कामको प्रारम्भ गरे । हामी सुन्ध्यै ससर्काको डम्वर बहादुर राई (जनक) जाल्पाको मात्रै हैन समग्र तापखोला, रावाखोला क्षेत्रकै एक ‘शैक्षिक ज्योति’ हुन् ।

२०१७ सालमा पञ्चायती राजनीतिक व्यवस्थाले प्रवेश पाएपछि जात्पामा उनको अहम भूमिका र नेतृत्व रह्यो । सामाजिक मुद्दा मामिलाहरूलाई सुल्काउन उनी खुब खट्थे । लामो कमिज र सुरुवाल लगाउने हौचुरे कार्कीहरूसंग पनि खुबै लहरदहर भएको देखिन्थ्यो । जारी उठाउने मुद्दाका कुराहरूमा उनी कराएर निर्णय दिन खोजेका घट्नाहरू यो स्तम्भकाले करीब १९ सालमा ससर्काबाट चिउरीखर्क (कोत्रु) मा र २०२६ सालमा बास्पानीबाट बेहेरे गाउँमा आई कात्तिकै चौतारोमा घम्साघम्सी छलफल भएको देखेको थियो । यस्ता धेरै मामिलाहरूको समाधानको लागि उनले सकेसक्दो सहयोग पुऱ्याए जसले गर्दा त्यसताका ससर्काको डम्वरबहादुर राईको नामबाट त्यस खोलामा चर्चित भए । जनक हुनु अधि उनी डम्वर बहादुरको नामबाट चिनिएका थिए । जनक त धेरै पछिको नाम हो । रावाखोला तापखोला क्षेत्रमा तीनधुरे घर बनाएर बस्ने शोख उनमा थिएछ त्यसैले यसक्षेत्रको पहिलो तीनधुरे घर ससरकामा बनियो । पारीगाउँमा एउटा ठूलो सेतोघर देख्दा ससरका गाउँको ठूलो शोभा बढाएको देखिन्थ्यो र यस्तै अरू घरहरू पनि भए दिल्या छिनाम्कु जस्तै

हुन्थ्यो भन्ने पनि लाग्यो । तर अफशोस असारको महिनामा घरमा कोही नभएको समयमा आगलागी भएर भष्म खरानी भयो । उनी भन्ये - “गाउँधरका अनिगिन्ती मुद्दाहरू मिलाइयो, थुप्रै मुद्दाहरू पनि खेपियो र सम्पत्ति पनि सकियो ।” चाहे डम्वर होस् वा जनक यी व्यक्तित्व सिङ्गे इतिहास बोकेका अविष्मरणीय व्यक्तित्व हुन् जसको नाम कालान्तरसम्म रहिहरने छ । जीवनको पछिल्लो उत्तरार्धमा उनी दुमीकिरात राई फन्सिकिमको संस्थापक सदस्यहरूमध्येको एक सदस्य रहेको इतिहास स्पष्ट छ । २०५० सालमा बाक्सिलामा भाषा, संस्कार संस्कृतिको उत्थानको उद्देश्यलाई लिएर जब दुमीहरूको आमभेला गरिने प्रचार-प्रसार गरियो उनी पनि लौरो टेक्कै पसिनै पसिना भएर बाक्सिलाको सभामा आइपुगे । सभामा थुप्रै पुर्खाहरू उपस्थित थिए । त्यसमध्ये बृद्ध गहना व्यक्तित्व तायामी लप्तन भीमलसिंग मुरह राई, तायामी मास्टर धनरूप राई र तायामी आलेखबहादुर थुलुड राई पनि थिए । धनरूप बाहेक पुर्खाहरू वीचमा आपसी चिनजान थिएन छ । त्यसैले दुकिराफले चिनजानको लागि सहजता प्रदान गन्यो । भीमलसिंह र जनक ती दुवै पुर्खाहरूले एकापसमा दुमी भाषाबाट फरर बोल्दै चिनजानगरी हिल्पो-हिल्पो (सम्झ-सम्झ) को साइनो केलाई ढोगभेट समेत चलाएको पाउँदा हामीलाई साहै खुसी र आनन्द लागेको थियो । यसको साथै दुमीहरूको भाषा र संस्कार संस्कृति मर्दैन रहेछ भन्ने आशा समेत हामीलाई लागेको थियो । यसरी चिनजानपछि ढोगभेट गर्नु किरात राईहरूको एउटा अनुपम सौहार्दता हो । नव भने “ठाडे जङ्गली” भइन्छ है भन्दै हाम्रा जान्ने जानपाहरू कराउँथे । हाम्रा पुर्खाहरू अझै पनि कराउदै भन्न्हन्- तिमीहरू कस्का छोरा छोरी नाति नातिनी हौ आफ्ना-आफ्ना वंश केलाएर साइनो अनुसार चिनजान ढोगभेट गर्नु नव वंश भित्र, हाडानाता भित्र विवाह भई पाप भोग्नु पर्ला । पातमा परे १४ पुस्तासम्म बार्नु पनि भन्ये ।

सिङ्गे संस्कृति र इतिहास बोकेका यी महानपुर्खाहरू लगायत माव्या, इलिम, बाक्सिला, खार्मी, सप्तेश्वर आदिका दुमीहरू पनि उक्त भेलामा उपस्थित थिए । संयोगले गोपाल खम्बु समेतले त्यसभेलालाई शोभा बढाएका थिए ।

स्मरणीय रहोस यहि भेलामा पुर्खाहरूलाई दुमीहरूको साभा संगठन तथा जमघटको नाम दुमी भाषामा के हुन्छ भनी सोधेका प्रश्नमा ‘फन्सिकिम चुबल, हुनेछ भन्ने जवाफ पुर्खाहरूबाट आएकाले त्यसैदिनबाट दुमीहरूको साभा संगठनको नाम दुमीकिरात राई फन्सिकिम चुबल राखियो । पछि २०५५ सालमा खोटाड जिल्ला प्रशासनमा संस्था दर्ता गर्दा चुबल नलेखिएपछि अहिले दुमी किरात राई फन्सिकिम मात्र लेखिन्छ । यसरी फन्सिकिमको नामसँगै जनक राईचुजस्ता पुर्खाहरूको नाम संस्मरणमा भलभली आईहन्छ । समाजको सच्चा सेवा गर्नेलाई सानोतिनो निजी समस्याले बाटो छेक्तैन भन्ने कुरा जनक राईचुको अनुभव, भोगाई र योगदानबाट सिद्धहन्छ । जीवनको अन्त्यतिर पनि उनी जालपा उच्च मा.बि.को स्थापनामा होस्टेमा हैसे गर्दै २०५७ सालको स्थापनामा दिबसमा - “ल है भाई छोरा हो स्यावास गर है गर” भन्दै ढाडस दिइरहेका थिए । मानिसमा मात्र होइन रूखविरुवाहरू पनि कोही अमर हुदैन, देवताहरू पनि मरेर गए भन् मानिस त अन्नपानीको भरमा रहने प्राणी, मर्ने चोला मरेरै गइन्छ, सर्ने चोला सरेरै जान्छ । त्यसैगरी जनक राईचु पनि हामी सारालाई छाडेर २०५८ साल फालुनमा सदाका लागि अस्ताएका छन् । तर उनी अस्ताए तापनि उनका नाम जनक मात्र होइन सिङ्गे एकयुगमा समाजसेवी, प्रधानपञ्च, किरात धर्म संस्कार संस्कृतिका तायामी, गाउँधरमा मुद्दा मिलाउने न्यायाधीशको भूमिकाका लागि जनकका रूपमा स्थापित भएर गएका छन् । यस अर्थमा उनको अस्ताईले एउटा गहुङ्गो मृत्युवरण गरेको बोध हुन्छ । समाजमा स्वर्गीय जनक राईचु राई जस्तै दुईचारजना मानिस भईदिने हो भने समाज उकालो लाग्न धेरैबेर लाग्दैन । हेरौं जनक जस्तो व्यक्तित्व भएको सष्टा अव यो समाजले कहिले जन्माउने हो । र, आशा र कामना पनि गरौं कि जन्माईदियोस भनेर । अन्तमा पुनः ढिलैभए पनि यस्ता महान व्यक्तित्वको चीरआत्माले पापासुलाम मामासुलामको बाटो पकोस र उहाँको स-परिवार नातागोतालाई सहनशक्ति नायम पारुहाडले प्रदान गरुन भन्ने कामना छ । मुचिङा ।

•••

मेरो देश



दिविजया दाई
वालपा-(संघेत्रवर्ष)

मेरो सपनामा देखेको एउटा देश
बरियरी पहाडले धेरेको
हिमालको मुख्यान फैसिएको
हातभरी गुरास बोकेर
हरियो करियामा सजिएकी
सुनाखरी बुढ़े धुम्टो बोककी
स्वप्न सौन्दर्यकी दिव्य प्रतिमुरि ।

मेरो सपनाको देशमा
आकाशभरी पेरेवा थिए,
शितल चौतारीमा आनन्द ओरिएको थियो ।
खालहरू सारङ्गीया सरीत सुनाउये
डाँके र मुनालहरू पटुकी कसेर
मौलिक भाषामा छमच्चम् नाच्दथे ।

मेरो सपनाको एउटा देशमा
कहानीलागादो विजुली चमकन थाल्छ
आकाशमा गडथाउ गुडुड बहन थाल्छ
एकासी गुरासका फूलहरूबाट रगत तपतप चुहिन्छ ।

सिउंदो एकासी उजाडिएर
निरास र वेदनाका आखाहरू देखा पर्द्धन ।

दुरुरहल ऊचाएर एउठी नारी निरुद्येश हिडीरहेकी थिईन ।
उनको प्रत्येक पद चापले शान्ति मागीरहेको थियो ।

उनले एकमुठी माटो उचालेकी थिईन्
हड्डिका टुकाहरूले हात रकाम्य भयो ।

मेरो सपनाको देशबाट म भस्त्र भएर व्युभिए
आखा मिथि भ्रम पो हो की भन्ने ठाने
साच्चै मेरो सपनाको देश भने भ्रम रहेछ
तर मेरो विपनाको देश भने यस्तै रहेछ ।

गीत

कृतिविदाई राई (मात्री)
मात्रामा-३, चोटाई

अभागोताई समिक्षणुद्द कसले बै पौ लुक्छ र खे
आफूलो भञ्जु आफे मात्र अल को नै हुक्छ र खे ।

घामले जी छोईदा दाती दिउँसो आफूले भयु पनि
कोटी हुक्छ आफूलो लायी आँखु पुष्ट्ये दोइ पनि ।
नहुलेलाई केही पनि कसले बै पौ जिक्क र खे
आफूलो भञ्जु आफे मात्र अल को नै हुक्छ र खे ।

मुटी उद्धो खोज्यबू यहाँ मुठी दुख लाद्येहुल
धेरे टाढा हुम्लाई लायी आफूले कुदा कम्लेहुल
वियोगीताई अँगालेटै कसले व्यथा लुक्छ र खे
आफूलो भञ्जु आफे मात्र अल को नै हुक्छ र खे ।

गजल

कृतिविदाई किरणेता (विविनाधा)
सातेश्वर-८

धेरे पलट फूले यहाँ सुगन्धका फूलहुल
चट्टाल बढ्टो कडा घ्यन् ती आत्माका दिलहुल ।

जलालाई बाल्ता हुङ्ग हेई आँखा लाग्छ
बलेसीको भेल भै वर्ष्यन् आत्माका विलहुल ।

हेई बज्जट उल्टो यता फर्क भन्द
नुन-चुक छर्की फलेका ती आत्माका दिलहुल ।

पर्दार्खेई लुम्बुकक चेपेमुख यता
हेर्न पनि जल्लाने कम्लेहुलका दिलहुल ॥

चीनको कुन्मिड शहर: जनजातिको लहर

◎प्रा. डा. नोवल किशोर राई

त्रिभुवन विश्वविद्यालय

'ए त्यो मान्छे चिन्नु भयो सर?' विष्णुजीले भन्नुभयो । अहँ, मैले चिनिनँ । उत्तर दिएँ ।

'लीला म्याडम क्या त, 'शिक्षाशास्त्रका' उहाँले भन्नुभयो । मेरो कमजोर आँखाले नचिनेर उनकै नजिक गएर हेरें । हो रहेछ, उनी हाम्रा सहकर्मी प्रा.लीला प्रधान रहेछिन् ।

यो कुरा गत जुलाई २००९, २६ तारिखका दिन सुवर्णभूमी एयरपोर्ट बैड्कको हो । विष्णुजी र म हिजो २५ तारिख काठमाडौंबाट बैड्क आएर विहान कुन्मिड (चीन) जान हवाईजहाज पर्खेर बसेका थियौ । कुन्मिड जाने हाम्रो उद्देश्य मानवशास्त्री र संस्कृतिशास्त्रीहरूको १६ औं विश्व सम्मेलनमा भाग लिने थियो । लीलाजीसँग पनि कुराकानी भयो, उहाँ पनि त्यसैमा सहभागी हुन जाने कममा हुनुहुँदो रहेछ । हामी एउटै उद्देश्य बोकेका तीन प्राणीहरू कुन्मिड जाने विमानको प्रतीक्षारत थियौ । ठीक समयमा नै हामी उड्न पायौं र लगभग एकघण्टा तीस मिनटको समयमा हामी कुन्मिड एयरपोर्टमा उत्रियौं । लीलाजीका एकजना चीनीया मित्रले हामीलाई सम्मेलनस्थलमा आफ्नो गाडीमा राखेर पुऱ्याउनु भयो ।


सम्मेलनस्थल युनान विश्वविद्यालयमा रहेछ । सबैभन्दा पहिले हामीलाई सहभागीको नाम दर्ता गर्ने हलमा पुऱ्याइयो । हलभित्र बाहिर सेतो प्यान्ट र पहेलो सर्ट लाएका थुप्रै स्वयंसेवक/सेविकाहरू तैनाथ थिए । एक-एक जनाले प्रत्येक सहभागीलाई साथ लिएर नाम दर्ता गर्ने, होटल व्यवस्थापन हेन्ते र आवश्यक सामग्री उपलब्ध गराउने काम गरिरहेका थिए । निकै भीडभाड भएकोले हामीले केहीछिन पर्खन पन्यो । त्यतिकैमा हाम्रा सहयोगी स्वयंसेविकाले हामीलाई 'पिउने पानी लिनु हुन्छ कि' भनेर सोधी । हामीले 'हुन्छ' भन्यौं । अलि पर पुगेर फेरि उनी फर्केर आई अनि सोधिन् 'तपाइलाई तातो पानी कि चिसो पानी चाहिन्छ?' । हामीले चिसै भए हुन्छ भनेपछि पानी ल्याएर दिई । सबै स्वयंसेवक/सेविकाहरू विश्वविद्यालयमा

विभिन्न भाषा विभागका विद्यार्थीहरू रहेछन् । कसैले अंग्रेजी, कसैले फ्रेञ्च र कसैले जर्मन भाषा अध्ययन गरिरहेका बताए । उनीहरू अत्यन्त चानाखा, हाँसिला र सहयोगी देखिन्थे ।

सबैजसो २०-२२ वर्ष उमेर समूहका विद्यार्थी थिए ।

नाम दर्ता गराउने काम सकिएपछि हामीलाई एक-एक वटा भोला र घाँटीमा भुण्ड्याउने आफ्नो नाम लेखिएको परिचय पत्र पनि थमाए । भोलामा युनान प्रान्त, कुन्मिड शहरको बारेमा उल्लेख भएका सामग्रीहरू र सम्मेलनसम्बन्धि कागजातहरू थिए । आफ्नो परिचयपत्र भुण्ड्याइएका थुप्रै सहभागीहरू यत्रत्र देखिन्थे । यो परिचयपत्रले कुनै पनि सार्वजनिक यातायातका साधनहरू सितै प्रयोग गर्न पाईने र आवश्यक परेमा प्रहरी र स्वयंसेवकहरूद्वारा तुरुन्तै सरसहयोग पाउन सकिने व्यवस्था पनि थियो । हामीलाई होटलसम्म पुऱ्याउन पनि स्वयंसेवकहरू तैनाथ थिए । तर हामी भने एउटा द्याक्सी लिएर होटल गयौं । हेरेक होटलमा स्वयंसेवक/सेविकाहरूको छुट्टै व्यवस्था पनि थियो, जहाँ चार-चार जना युवाहरू कालो पेन्ट/स्कर्ट र सेतो कमिज लगाएर बसेका हुन्थे । उनीहरूले हाम्रो सुविधाका विषयमा ध्यान पुऱ्याउथे र कुनै पनि विषयमा सरसहयोगको अपेक्षा गर्दा खुसी साथ अगाडि आउथे । यी विद्यार्थी, स्वयंसेवक/सेविकाहरूको शिष्टता, जाँगर र तत्परता देखेर हामी दङ्ग पन्यौं ।

सम्मेलन शुरू हुने दिन अर्थात २७ जुलाईका दिन विहान ८:३० बजे हामीलाई आ-आफ्नो होटलमा लिन गाइडहरू आएका थिए । लगभग १५ मिनेटको पैदल हिँडाइले हामी त्यहाँ पुग्यौं । युनान विश्वविद्यालयको मुख्य भवनको अगाडि मैदानमा थुप्रै थरिका जातिय पोशाकमा सजिएर बाजाराजाका साथ युवायुवतीहरू नाँचिरहेका थिए । त्यहाँ



उभिएर रीमिता गर्न हामीलाई पनि हात समाएर उनीहरूसंग नाच्ने आग्रह गरियो । म पनि आफ्नो जवानी र आफ्नो गाउँधर सम्भेर हुलमा मिसिएर निकैवेर नाचें । पछिबाट थाहा लाययो, चीनका ५६ थरिका आदिवासी-जनजातिहरूमध्ये यो युनान प्रान्तमा २५ जातिहरू रहेको थाहा भयो । जसमध्ये यहाँ पाईने १५ आदिवासी-जनजातिहरू अन्यत्र नपाईने पनि थाहा पाइयो । एकातिर बर्मा (स्यान्मार) अर्कोतिर भियतनाम र लाओससंग सीमा जोडिएको यो प्रान्तमा आदिवासी-जनजातिका अनेक विकासमूलक कार्यक्रम र शिक्षाको उचित व्यवस्थापन पनि गरिएको थाहा भयो । यहाँ उनीहरूलाई 'एथ्निक माईनारिटिज' (Ethnic Minorities) भन्ने गरिदो रहेछ । त्यहाँ भएका भवनहरूका प्रबेशद्वाराहरूमा आ-आफ्नो जातिय भेषभूषामा सुसज्जित युवायुवतीहरू उभिएर आगन्तुकहरूलाई अभिवादन गर्दा हामीलाई गर्व र संकोच दुवै एकैसाथ भयो । ती भवनहरूमध्ये एउटा भवनमा विभिन्न जातिहरूका लुगाफाटा, गरगाहना, घरेलु मालमत्ता, चित्रकला/हस्तकलाका प्रदर्शन र बिक्रीवितरण पनि गरिएको थियो । यो प्रदर्शनी आफैमा अत्यन्त आकर्षक र महत्वपूर्ण पनि थियो । प्रत्येक स्टललाई अंग्रेजीमा लेखिएका सूचनाहरू भुण्डाईएका थिए भने अर्कोतिर अंग्रेजी, जर्मन, जापानी र फ्रेञ्च जस्ता मुख्य भाषाहरूमा अर्थातुन सक्ने स्वयंसेवकहरू पनि तैनाथ थिए । मलाई भने जहाँ गए पनि फटाफट चिनीया भाषामा सम्बोधन गरिन्थ्यो अनि म भने मुसुमुसु हाँसेर 'शेशो' (धन्यवाद) मात्र भन्ने गर्दथे । यो चिम्से आँखा र थेच्चे अनुहारले दिएको आनन्द र दुख दुवै कुराले पूर्व परिचित छु । यस विषयमा छुँडै लामो लेख बन्ने सामग्री मसंग छ ।

यूरोप, अमेरिका र एसियाका सहभागीहरूले भाग लिएको यो विश्व सम्मेलनको उद्घाटन चीनका भाईस्प्रेमिएर (उप-प्रधानमन्त्री) ले गरेका थिए । जसमा तीन हजार भन्दा ज्यादा सहभागीहरू थिए । हामी नेपालीहरू जम्माजम्मी तीन जना थियौं । कुरा सुनियो, भारतीयहरू मात्र तीनसय सहभागी थिए । थाहा भए अनुसार केहीलाई सहभागीताका लागि निमन्त्रणा गरिएको थियो र उनीहरूलाई टिकट र खाने बस्ने व्यवस्था पनि थियो भने कसैको आवेदन स्वीकार गरेर हवाई टिकटको व्यवस्था गरिएको थियो । शुरुकै

दिनदेखि अन्तिम दिनसम्म पनि हवाई टिकटको पैसा फिर्ता लिन मानिसहरूको भीड हेर्दा आधाभन्दा ज्यादा जसोले यो सुविधा लिएको हुनसक्ने अनुमान सहजै गर्न सकिन्थ्यो ।

युनान विश्वविद्यालयको मुख्य हलमा जुलाई २७ तरिखका दिन उद्घाटित यो सुम्मेलन त्यसपछिका दिनहरूमा अलग-अलग भवनका विभिन्न कोठा र हलहरूमा विभाजित भएर सञ्चालन भए । कुन विषय कुन शीर्षकको कार्यक्रम कुन कोठामा हुने भन्ने कुरा कार्यक्रमको पुस्तिकामा उल्लेख भएको र सो भवन र कोठाको मानचित्र समेत पहिला नै उपलब्ध भएकाले आ-आफ्नो कार्यक्रममा भाग लिन सजिलै भयो । दुईसाल अघि नै मलाई 'नेपालका तिव्वत-बर्मेली भाषाहरू' विषयमा प्रस्तुत गर्न आग्रह गरिएकोले सोही विषयमा आफ्नो प्रस्तुती जुलाई २९ तारिखको दिन विहान गरे । मेरो पि.एच.डी. सोध निर्देशक प्रा.डा. सुहनुराम शर्माले 'भारतका तिव्वत-बर्मेली भाषा' का विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो भने चीनका वरिष्ठ भाषाशास्त्री प्रा.डा. सुन होडकाईले चीनमा बोलिने 'तिव्वत-बर्मेली भाषा' विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । यी प्रस्तुतिहरूमा मलाई एउटा सेसनको अध्यक्षता गर्ने अभिभारा पनि सुमिएको थियो । यो अवसरलाई मैले आफ्नो सम्मान ठानी सहर्ष स्वीकार पनि गरें । जसको फलस्वरूप मैले नाम दर्ता गर्दा बुभाएको अमेरिकी डलर एकसय तीस बराबरको रकम फिर्ता दिईने व्यहोरा पनि व्यवस्थापकहरूले गरे । यो काम र दामले म दङ्ग पनि परें ।

अघि भनिए भै यो प्रान्त (युनान) आदिवासी-जनजाति (Ethnic Minorities) को बाहुल्य भएकोले यस विषयमा प्रचार-प्रसार गर्नलाई पनि यस्तो खाले मानवशास्त्रीय र संस्कृतिशास्त्रीय विश्व सम्मेलनको आयोजना गरिएको रहेछ भन्ने कुरा थाहा भयो । यी विभिन्न जनजातिका प्रदर्शनी बाहेक हरेक दिन चार समूहले चार स्थानमा जनजातिहरूको आफै स्थानमा भ्रमण गर्ने व्यवस्था पनि गरिएको थियो । कुन स्थान र कुन जातिको भ्रमण अवलोकन गर्ने कुरामा समारोहस्थलमा कुपन सितैमा प्राप्त हुन्थ्यो । मैले टोङ्गधाह काउन्टीको नागु शहरमा रहेका मुसलमान समुदायको भ्रमण गर्ने कुपन लिएँ । जुलाई २८ को आठबजे विहान हाम्रो समूहका दुईवटा

ठूलाठूला बसहरू नागु शहरतिर लागे । हाम्रो अगाडि प्रहरीको एउटा कार र पछाडि पनि त्यस्तै अर्को कारले स्कर्ट गरेको थियो । कुनिम्ड शहर छाडेपछि लगभग डेढ घण्टासम्म राजमार्गका दुवैतिर सागसब्जी उत्पादन गर्नको लागि 'ग्रीन हाउस' का लस्कर देखिन्थ्ये । लगभग दुईघण्टा पछि हामी नागु शहर पुग्यौ । त्यहाँका नगरपिताले हाम्रो स्वागत गरे । हामीलाई नागु शहरको नागरिक भवनको ठूलो हलमा लगेर राखियो । यो काउन्टी र शहरको परिचय भएको पुस्तिकाहरू वितरण गरेर यसका विषयमा लेखिएका पुस्तकहरूको प्रदर्शनी देखाइयो । यो ठाउँको सामाजिक र आर्थिक विषयमा दुईजना विद्वानहरूले प्रवचन दिए । चीनिया भाषामा भएको यी प्रवचनहरूको उल्या अंग्रेजीमा पनि गरिएको थियो । त्यसपछि हामीलाई सोही भवनको अर्को हलमा दिवाभोजको भव्य व्यवस्था गरिएको थियो । भोजन र भाषण दुवै कुराले सबै पाहुनाहरू दङ्गदास थिए । दिवाभोज पछि हामीलाई नागु शहर धुमाउन दुई समूहमा विभाजन गरेर अंग्रेजी बोल्न जान्ने गाईडकासाथ लिगियो । मुसलमानहरूको बाहुल्य रहेको यो शहरमा दुईवटा पुराना र नयाँ मस्जिद पनि देखाईयो, जुन भवनहरू निकै आधुनिक थिए । अन्तमा हामीलाई त्यो शहरको उच्चाग धन्दाको नमूना देखाउन नुडल्स कारखाना लिगियो । जहाँ संयौ मानिस र हजारौ मेसिनले नुडल्स बनाएको विषयमा प्रदर्शन गरेर व्याख्या पनि गरियो । अब भने हामी निकै थाकिसकेका थियौं र कार्यक्रममा उल्लेख भए अनुसार साना-साना समूहमा विभाजन गरेर व्यक्तिगत घरमा लगेर परिवारको अवस्थासित परिचय गर्ने गराउने अन्तिम कार्यक्रम थियो । एउटा निकै ठूलो गेट भएको घर जहाँ बाहिरबाट दुईवटा भोटे कुकुरहरू भुकिरहेका सुनिन्थ्ये- त्यसभित्र गयौं । घर मालिक, उनका श्रीमति र एक छोरी रहेछन्, जम्मा तीन प्राणी तर एउटा ठूलो पाँचतल्ले घर र अर्को पनि एउटा घर । घरका सबै चोटाकोठाहरू देखाईयो, चिया र कफी पनि दिइयो । घरका कोठाहरूमा रहेका फर्निचर र गलैचाहरूले ती मुसलमान महोदयको बैभवको परिचय दिन्थ्यो । चुल्होचौका, सुल्ते कोठाहरू, प्रार्थना गर्ने कोठाका अतरिक्त एउटा कोठामा टेबल-टेनिस खेले प्रवन्ध पनि रहेछ । जवानीको आफ्नो जोश सम्फेर मैले २-४ मिनेट

टेबल टेनिस खेलेर पनि फूर्ति दिएँ । घरको भूइँतल्लामा पार्क गरिएको मर्सिडिज कार र प्राडो जस्तो अर्को जीप देखेर यो परिवारको आर्थिक अवस्था सजिलै अनुमान गर्न सकिन्थ्यो । घरपतिसंग विदा लिएर हामी कुनिम्ड फर्केर आयौं । राजमार्गका प्रत्येक दोबाटोहरूमा हामीलाई 'स्कट' गर्ने कारले बाटो छेक्कै छेक्कै ल्याउँदा काठमाडौंमा भि.आई.पी.को भ्रमणमा जनताले जाम चाखेर खप्न पर्ने सास्ती सम्फेर अलि नमीठो पनि लाग्यो । बाटामा बसमा रहेकी हाम्री गाईडलाई मैले खुलेर भने 'म त गरिब देशको गरिब मान्छे भएकाले यो देशको गरिब परिवार हेने इच्छा थियो तर उल्टो भयो । कि यो देशमा गरिब नै छैनन्?' अरू सहयात्रीहरू गलल हाँसे, हाम्री गाईड बहिनी मुस्कुराई रही मात्र । मैले मनमनै भने गरिबी लुकाउन र बैभव (सम्पन्नता) देखाउने मन सबैतिर उस्तैउस्तै रहेछ क्यारे ।

भोलिपल्ट विहान पानी परेर रमाइलो घाम लागेको बेला रूखपात र फूलहरूले सजिएको कुनिम्ड शहर स्थित युनान विश्वविद्यालयको प्राङ्गण नववधुले धुम्टो उधारेर लजाएर मुन्दो निहुराएकी जस्तै लाग्यो । म शेसन शुरू हुने समय पर्खेर ढाडमा घाम थापेर उभिइरहेको थिएँ । छेवैमा दुई-तीन मित्रहरू कुरा गर्दै थिए हिन्दीमा, 'यार हमारा देश कब ऐसा होगा' ? अर्कोले तुरुन्तै भनी हाल्यो 'सोचो मत कभि नहीं होगा' । उनीहरूले त्यहाँ भएका पुराना रूखपात र नयाँ-नयाँ फूलहरूका बखान गरिरहे । आफ्ना देशका शहरहरूसंग तुलना गरिरहे । मैले भने तुलनीय र अतुलनीय विचमा तुलना गर्ने कष्ट गरेर कष्ट भोग्ने प्रयास गरिनँ । ती मित्रहरू 'पक्की वात' गर्दै रहे म सुन्दै रहौँ । आज भने मेरो चिम्से आँखाले गर्दा चुपचाप बसेर सुन्नमा अप्ल्यारो पारेन । ती मित्रहरूका लागि भने म चीनिया नै ठहरिए होला । सडकमा, शहरमा र यात्रामा आफू चुपचाप बसेर अरूले गरेका वार्तालाप सुनिरहने मेरो वानी छ । यो बानी त्यति राम्रो होईन कि भन्ने पनि ठान्छु म ।

बिहान आ-आफै होटलमा खाजा खाएर शेसनमा बसेपछि दिउसो सेमिनार हुने ठाउँ वरपर नै खाना खाने व्यवस्था थियो । पहिलो दिनमा नै नाम दर्ता गर्दा आफ्नो खाने बानी अनुसार फर्म भरेर बताउनु पर्ने व्यवस्था थियो । म आफू शाकाहारी भएकोले सोही अनुसार उल्लेख

गरें। त्यहाँ मुसलमानहरूका निम्नि अलग र मांसाहारीहरूका लागि अलगौ भोजन कक्षहरूको व्यवस्था गरिएको थियो। अरू हलमा थाहा भएन तर शाकाहारीहरूको भोजन कक्षमा भने लगभग २०-२५ प्रकारका खाना, १२-१५ प्रकारका फलफूल र १०-१२ किसिमका मिठाईहरूको व्यवस्था थियो। एउटा मान्छेको एउटा मुख र एउटाको पेटलाई यो के व्यवस्था होला? भन्ने कुरा सोचेर म मनमनै हाँस्ये पनि। खाने कुराको सफाइ, प्लेटकप टल्केको, सुग्धर टेबल अनि चर्पीको गन्धरहीत अवस्था हेर्दा देउसे भैलेहरूले भद्रयाउने 'ठूला घरका ठूला चाला' भन्ने कुरा पो सम्झे। त्यो कुनिम्ड शहरको कुनै पनि सावजनिक चर्पीहरू फोहोर र दुर्गम्भित थिएनन्, भन्दा हामीलाई पत्थारै लाएदैन। शहरका सडकमा छाडा पशुहरू थिएनन्, बालक र वृद्धहरू एकदमै कम अनि माग्ने र ठग्ने भन्ने त कल्पना नै भएन। पसलमा मोलमोलाइको चलन पाइएन अनि ट्याक्सीबालाले धुमाएर वा कुनै प्रकारले ठग्ने करै भएन यो शहरमा। जतातै रुखपात रोपेर, पार्क र वनजंगलको रचना गरेर शहरलाई शीतल र सुन्दर पारिएको रहेछ, यहाँ। हाम्रो बसमा पथ प्रदर्शक (टुर गाईड) ले भन्ने गर्दथ्यो, 'यो कुनिम्ड शहर ज्यादै गरम र ज्यादै जाडो नहुने हुनाले यसलाई 'स्प्रिङ्डसिटी' (बसन्त शहर) भन्ने गरिन्छ। यो शहर निकै सुग्धर र सुन्दर छ।

अरू दिन निकै भीडभाड भएकाले आफ्नो हवाई टिकटको पैसा फिर्ता लिन जुलाई २९ (अन्तिमतिर) मैले सोचेको थिएँ। बिहान आफ्नो कार्यपत्र प्रस्तुत गरेर रकम फिर्ता लिने हलमा गएँ तर मैले आफ्नो टिकटै साथमा लान विसेंछु, अब होटल जानुपर्ने भयो। म होटलतिर लागे तर एकछिनमा नै पानी दर्कियो। म अर्को भवनमा ओत लाग्न पसे। त्यहाँ पस्दा पस्दै एउटी स्वयंसेविकाले "तपाई खाना खान आउनु भएको हो कि"? भनेर सोधी। मैले भने "होईन, मैले त अधि नै खाईसकेको छु।" कुनामा ओत लागेर बसे। एकछिनमा एउटा युवक आएर "तपाई चियाकफी खानुहुन्छ कि"? भनेर सोध्यो। अनि मैले चाहे अनुसार कालो चिया त्याएर दियो। पानी अलि थामिए जस्तो देखेर हल बाहिर निस्कें तर अझै सिमिसिमे पानी पदैरहेछ। एउटी युवतीले छाता ओढाएर आफूसंगै हिडाई।

ट्याक्सी आएन, अलि पर गएर ट्याक्सी लिने इच्छा देखाएँ। निकैबेरसम्म ट्याक्सी आएन, अलि पर गएर ट्याक्सी लिएँ। यसै क्रममा उनले मलाई भनी "म यहाँ पाहुनाहरूलाई सघाउन खटिएकी पुलिस हुँ" भनी। तपाई कतिवेर होटलमा हुनुहुन्छ? भनेर मलाई उनले सोधी। म टिकट मात्र लिएर फर्कन्छु भने पछि उनी पनि मसंगे ट्याक्सीमा आई। टिकट लिएर तुरन्तै हामी कार्यक्रमस्थलमा पुर्यौ। मैले ट्याक्सीबालालाई पैसा दिन खोजे तर ती महिला पुलिसले मलाई तिर्न दिईनन्। म अलमलमा परे। यो चालकले पैसा नपाउने पो हो कि भनेर मलाई चिन्ता भयो तर उनले आफ्नो गोजीबाट पैसा निकालेर चालकलाई विदा गरी। म अल्मलिएको देखेर तिनले भनी तपाई हाम्रो पाहुना हुनुहुन्छ। अप्यारो परेर मैले उनलाई 'धन्यवाद' भन्दा ज्यादा भन्न सकिनं। हतारमा 'थाँझ यु' भने पनि पछि सम्फेर 'शे शे' भने अनि हात मिलाएर उम्के।

विहान आफ्नै होटलमा खाजा र दिउँसो कार्यक्रममा नै खाना हुनाले रात्रीभोज नभएको बेला आफैले खानाको व्यवस्था गर्नुपर्ने थियो। एकसाँझ होटलमा स्वयंसेवक-सेविका विद्यार्थीहरूलाई सोधैर 'ईण्डियन रेस्टुरां' को खोजीमा निस्क्यौं विष्णुजी र म। लगभग १५ मिनेटको अलमले हिडाई पछि Indian Restaurant भेटियो। खाना राम्रै रहेछ, एकजना गुजराती कामदार पनि रहेछन्। 'पक्की बात' मा कुरा भयो। उनले आफ्नो मालिक्नीलाई चिनायो जो भारतीय नभइ चिनिया नै रहिछ्ने। चीनको त्यो शहरमा भारतीय खाना (दाल, भात, रोटी) को रुची देखेर हामी दङ्ग भयौ। तीनतल्ले रेस्टुरांमा लगभग सबै ठाउँ भरिएकै थियो। चीनमा भारतीय खाना र भारतमा चीनिया खाना पाउनु हाम्रो लागि अर्कै आनन्द लाग्न थाएँ। नेपाली खाना भने नेपाली अनुहार जस्तै अलिअलि भारतीय र अलिअलि चीनिया भएर होला त्यतातिर ध्यान नगएको। आजभाति काठमाडौंका कुनै कुनै रेस्टुरांहरूमा ढिडो, गुन्दुक र सुँगुरको मासु चलेको देख्दा अब कहिलेदेखि शहरका भोजनालयहरूमा सिस्नो, किनेमा र चिडफिडका अचार पाइएला नि भनेर पनि सोच्छु। विश्वव्यापीकरणको चर्को असर पर्खेर बस्नु पर्ने हो कि!

फर्कने दिनको अधिल्लो साँझ अलिअलि सौदापात गर्ने मनसायले यसमा सहयोग पाईएला कि भनेर आफ्नो होटलका स्वयंसेविका नानीहरूलाई गुहार मार्गें । अलि राम्रो अंग्रेजी जान्ने, अलि फुच्ची तर फर्साइली नानीले भनी "हाम्रो डियूटी (काम) आठ बजे सकिन्छ, त्यसपछि म तपाईंलाई डिपार्टमेन्टल स्टोर लगेर सौदापात गर्न सघाउँला नि ।" हामी आठबजे पछि अलिकता हिडेर अनि एउटा बस चढेर ठूलो डिपार्टमेन्टल स्टोर पुग्यौ । मेरो चाहनाको सूची तयार पारेर बताएँ ती नानीलाई । लगभग डेढ घण्टामा सबै किनमेल सकियो पनि । तिनले मलाई कुनै पनि सामान बोक्न दिइन । उनी भन्निन् "तपाईं प्रोफेसर मेरा गुरु समान, उमेरले मेरा बुबा जस्ता अनि पाहुना पनि ।" मैले भने "तिमी सानी फुच्ची नानी म ठूलो मान्छे, बलियो मान्छे ।" उनी भन्निन् "म पनि सामान सजिलै बोक्न सकिहाल्छु नि ।" आखिरमा अलि वर आएपछि मत्तो मिल्यो, एउटा ट्रायाक्सी लिएर होटल आयौ । ती फुच्ची यति फूर्ति र यति सहयोगी निकली, मैले के भन्ने ? आखिरमा मैले भन्नै पन्यो "घरमा मेरा दुई छोरी छ्न, तिमी पनि मेरी छोरी भयौ, मेरी धर्मपुत्री ।" तिनी खुसी भईन् अनि मलाई 'पापा' भनिन् म पनि दङ परें, यो विरानो शहरमा एउटी मायालु छोरी धर्मपुत्री पाएर । ती फुच्ची आजभोलि पनि मलाई ई-मेलमा 'पापा' भनेर नै लेखिछ्न । मैले छोरीहरूलाई यो कुरा अफसम्म भनेको छैन तर भन्नै पर्ने हुन्छ । आमा-बुवा र छोरा-छोरी भन्नेकुरा शारीरिक सम्बन्धले नै हुने गर्दछ तर कहिलेकाहिं व्यवहारले पनि यस्तो सम्बन्ध हुँदेरहेछ ।

अन्तमा- यो मेरो दोस्रो पटकको चीन यात्रा हो । पहिलोपल्ट विष्णुजी (विष्णु प्रसाद सिंह राई) संग नै चीनको एकदमै उत्तरपूर्वी शीतनगरी हार्बिनमा एउटा सेमिनारमा भाग लिन सन् २००७ मा गएका थियौं । त्यसब्बेत हामी बेजिडमा पनि एकहप्ता बस्यौं । विश्वप्रसिद्ध 'ग्रेटवाल' पनि हेरियो तर यसपालाको कुनिमड शहरका 'The 16th World Congress of Anthropology and Ethnology' भने उल्लेखनीय नै रह्यो भन्ने ठान्छु ।

उल्लेखनीय कुराहरू :

१. त्यति ठूलो सम्मेलनको कुशल व्यवस्थापन ।
 २. सहभागी पाहुनाहरूको मान-सम्मान ।
 ३. स्थानीय प्राध्यापकहरूको शान ।
 ४. विश्वविद्यालयका विद्यार्थीहरूको सक्रियता र अनुशासन ।
 ५. शहरका जनताहरूको सुभवुभ र सहयोग ।
 ६. आदिवासी जनजातिहरूको संलग्नता र भूमिका ।
 ७. सरकारी साधनश्रोतको छेलोखेलो ।
- "हाम्रो देश कहिले यस्तो होला ?"
 - "कुनै दिन त होला नि !"
 - "खोई कुन्नि !!!"
-

गजल

कृष्णकृष्ण रत्नराज
वारिगाला-५, हयापु



पहुङ यज्ञो लमाल्याले पनि नेटो बाहुल भुक्तेको छैन
बायज्ञ नै जायाए पनि नेटो हुद्यक्ते पालुवा ओइलायुक्ते छैन ।

भाष्व लमाल्यातिको नेटो दुक्ते वैदिक लमाल्ह
दिनात्मके वैदेविक युलायीमा फलदा पनि ल्युइमियुक्ते छैन ।

कहिन्यै हात जलामे पनि नेटो आसिम लफलता
जाडीमा नबाँधी विद्वीयुक्ते चाईजीय घडीसंग दाखेको छैन ।

यो ज्यावलाई कहिनेकहिनी असाम्भवको भाईते यिच्छा पनि
आफ्नो जीवनको भाग्यदेखालाई अभिसाध ठाँझे थुक्तेको छैन ।

कलाई के थाहा, नेटो मिता-व्यवा अनि हुद्य दुखेको
धेटै धेटै दुखे पनि भक्तेछ दुखेको छैन ॥

सुन्निमालाई

१८ ज्ञान राई
सप्तश्वर-२, घराहोमा

धर्म र संस्कृतिलाई जोगाउनु छ भने
नविर्स है सुन्निमालाई
मौलिकतालाई निरनारया दिलु छ भने
सधै समझ्ने गर सुन्निमालाई ।

पारुहाङ्गलाई व्युभाउनु छ भने
सोधै-बुझै मरौ सुन्निमालाई
पुखांको गैरव बाधालाई बाचाई राख्नु छ भने
आजमदल माझौ सुन्निमालाई ।

समाजमा सूनीलो विहानी त्याउनु छ भने
आधुनिकताको उपहार देउ सुन्निमालाई
किराँतको इतिहासलाई बचाउनु छ भने
अभाव र कुसस्कारमा नघोड सुन्निमालाई ।

साकेला शिल्पी सिक्ख छ भने
सिकाई माग सुन्निमालाई
किराँतीको अस्तित्व जोगाउनु छ भने
विश्वास गर सुन्निमालाई ॥

हानी तिर्शाँती

१८ बलराम खालिङ
सिन्धाइ - ३ भोजपुर
हात मरेसिया

किराँती कर्मचील हातहुङ्क
फेटी अब उठनुपर्छ
किराँती लिर्वजाका फूलहुङ्क
फेटी अब फुलुपर्छ ।

किराँतीका विलङ्घना षडयन्त्र भय पनि
संस्कृतिको चौताईमा फुल रोप्नु पर्छ
संघर्षको नेदाखमा बहिद भै ढले पनि
बौंकी दहेकर किराँती फेटी चम्कनु पर्छ ।

किराँती हो व्यवधान
तोइन अब उठनुपर्छ
पिता-पुत्राको दितीदिवाल
हानी दान्ततीले पुण्ये पर्छ ।



शुभ-दिपावली



२०६६

तथा किराँत पर्व उधौलीको
उपलक्ष्यमा हार्दिक मंगलमय
शुभकामना ।

श्रीमान् दान बहादुर राई
श्रीमती शर्मिला राई



शुभ-दिपावली



२०६६

तथा किराँत पर्व उधौलीको
उपलक्ष्यमा हार्दिक मंगलमय
शुभकामना ।

श्रीमान्/ श्रीमती पर्ज बहादुर राई
धरान, सुनसरी

दुमी किराँत राई फन्सिकिम

भाषा तथा साहित्य विभाग

दुमीभाषा स्थितिगत विश्लेषण-२०६६

प्रस्तोता: नेत्रमणि हलक्षु द्विक्पा दुमीराई

१. सार (Abstract)

राष्ट्रिय जनगणना २०५८ को प्रतिवेदन अनुसार किराँत राई जातिको जनसंख्या ६,३५,१५१ जना रहेको देखिन्छ। जुन नेपालको कूल जनसंख्याको २.७९ प्रतिशत हो। यस प्रतिवेदनमा २२ वटा राईभाषाहरूको उल्लेख गरिएको छ। जबकि हालसम्म विश्वभर ६ हजार र नेपालमा मात्र पनि एक सयको हाराहारीमा मातृभाषाहरू बाँचेको अनुमान छ।

राष्ट्रिय भाषा नीति सुभाव आयोग २०५० को प्रतिवेदन अनुसार भने राईभाषाहरू जम्माजम्मी २९ वटासम्म देखा पर्दछन्।


इथोलग २००४ मा राईभाषाहरूको कूल संख्या २८ वटा देखाइएको छ। यसरी प्रतिवेदन पिच्छे राईभाषाहरूको संख्या फरक पर्नुले आजसम्म पनि यस विषयमा निर्व्योल हुन बाँकी नै रहेको तथ्य स्पष्ट हुन्छ।

राष्ट्रिय जनगणना २०५८ को प्रतिवेदन अनुसार दुमीराईहरूको जनसंख्या ५,२७ जना (२,५८९ पुरुष+२,६८२ महिला) अर्थात् नेपालको कूल जनसंख्याको ०.०२ प्रतिशत देखिन्छ। जुन संख्या सम्पूर्ण राईहरू (२३ थरी/वटा) मध्ये आठौं स्थानमा पर्दछ।

करिब एक दशकको आन्तरिक तयारि एवं अथक प्रयास पश्चात वि.सं. २०५५ सालमा खोटाङ्ग जिल्लामा 'दुमी किराँत राई फन्सिकिम' (दुकिराफ)को विधिवत दर्ता पश्चात यस संस्थाले धिमा गतिमा नै भएपनि दुमी पहिचानको खातिर मातृभाषा, मौलिक संस्कार-संस्कृति, सविस्तार बंशावली, प्राग ऐतिहासिक, प्राचिन पुरातात्त्विक तथ्यहरूका

वारेमा आफ्ना गतिविधिहरू समस्त दुमीजन सामु अधिसार्दै आएको छ।

अनवरत अभ्यास एवं व्यावहारिक ज्ञानको उपार्जन स्वरूप 'दुकिराफ'ले आफ्नो संस्थागत संरचनालाई सहज र प्रभावकारी तुल्याउने अभिप्रायले तेसो महाअधिबेशन २०६१ पश्चात फन्सिकिम(केन्द्रीय), दुमिकिम (क्षेत्रीय) र देलकिम (स्थानीय) गरी स्पष्ट तीन तहको अवधारणालाई प्रयोग स्वरूप अधिसारी संस्थागत विकास र दुमि एकतालाई मूर्तरूप दिन भरपूर प्रयासरत रहिआएको सर्वविदितै छ।



'खाजाबासमा' लगायत अन्य विभिन्न ठाँहरूमा छारिएर रहेका दुमीभाषाको भूगोल र बर्तमान स्थितिलाई अर्जुनदृष्टिका साथ नियाल्दै प्रचलित विश्लेषण पद्धति 'स्वोट' (SWOT) को आधारमा निम्नअनुसार विश्लेषण गर्ने प्रयास गरिएको छ।

१. क्षमता (Strength):

विशेष गरी दुमीराईहरूको मूल थलो 'खाजाबासमा' लगायत अन्य सबैजसो दुमी बसोबास क्षेत्रहरूमा जिवित दुमि लोलिबोलिहरूलाई नियाल्दा जम्माजम्मी पाँच वटा दुमी भाषिकाहरू हालसम्म पनि जिवितै रहेको पाइन्छ^१। जुन यस प्रकार छन्:-

खा - खार्मी दुमिभाषिका

जा - जालपा दुमिभाषिका

बा - बाक्सिला दुमिभाषिका

स - सप्तेश्वर दुमिभाषिका

मा - माक्पा दुमिभाषिका

¹कतिपय अनुसन्धानताले मावणा, सर्सरी (जालपा), बारिसला गरी तीन वटा मा उपभाषिकाहरू रहेको ठहर गरेका छन्।

यसरी भौगोलिक क्षेत्रहरूका आधारमा पाँच वटा दु:मिभाषिक भनिएता पनि भाषावैज्ञानिक अध्ययनको आधारमा कम हुन सक्ने यथार्थलाई पनि नकार्न सकिन्त नै ।

हालसम्मका दु:मि कृतिहरूः

- A Grammar of Dumi
- इसिलिम दु:मि भाषिक पत्रिका
- सुलाम (द्वैभाषिक पत्रिका)
- तुमलाम (२०६४ अध्ययन भ्रमण प्रतिबेदन)
- छेनलाम (सम्पर्क पुस्तिका)
- दोलोकुम्मा (लोकभाकामा आधारित गीति क्यासेट)
- दु:मि शब्द संग्रह (क्षेत्रगत)
- पिपल पुस्तकबाट प्रकाशित चार वटा त्रैभाषिक मौलिक अनुभवका कथाहरू
- गोरखापत्रमा विभिन्न समयमा प्रकाशित दुमीभाषाका लेखहरू
- दु:मि भाषाको विश्लेषणात्मक अध्ययन प्रतिबेदन
- दु:मि भाषाको अभिलेखिकरण प्रतिबेदन

२. अवसर (Opportunity):

- ❖ लेख्य परम्परा नभएको भाषाको रूपमा प्रस्तुत दु:मि भाषामा समसामयिक लेखहरू गोरखापत्रमा प्रकाशित हुडै जानु ।
- ❖ रूपोकोट एफ.एम. बाट दु:मिभाषामा समाचार प्रसारण गरिनु ।
- ❖ रेडियो नेपालमा दु:मिभाषाको लोकगीत रेकर्ड गरी प्रसारण गरिनु ।
- ❖ आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको अनुदानमा त्रिभुवन विश्वविद्यालय भाषाविज्ञान विभागबाट यस भाषाको अभिलेखिकरण गरिनु ।
- ❖ भाषाविद्ध जर्ज भान्डूम(निदरल्याण्ड), र समाजशास्त्री अल्वान अदाभान(हल्याण्ड) द्वारा दु:मि भाषा र संस्कारको बारेमा गहिरो का साथ अध्ययन गरिनु ।
- ❖ त्रिवि. भाषाविज्ञान विभाग अन्तरगत विभिन्न भाषिक कार्यकमहरूमा दु:मिभाषामा विभिन्न शीर्षकहरूमा कार्यपत्रहरू प्रस्तुत गरिनु ।

- ❖ दु:मिजनबाट दुकिराफलाई माया र भरोसा गरी दु:मिभाषा शब्दकोश प्रकाशन बारे जिज्ञासा राखिनु ।
- ❖ यसै संदर्भमा दु:मिभाषा शब्दकोश प्रकाशनको लागि समस्त दु:मिजनबाट आर्थिक सहयोग संकलन हुनु । (आर्थिक संकलन कार्य जारी रहनु ।)
- ❖ दु:मि-नेपाली-अंग्रेजी त्रैभाषिक शब्दकोश प्रकाशनको लागि सप्तेश्वर-, खोक्यादेल, खोटाङ (हाल-बेलायत) का शुक्रराज तथा शकुन्तला हादी दुमीराई परिवारतर्फबाट एक लाख रूपैया र दु:मिजन सेयरधनि रहेको रिजेन्सी बहुउद्घेशीय सहकारी संस्थाबाट रु पचास हजार रूपैया आर्थिक सहयोग उपलब्ध गराउने बचनबद्धता राखिनु ।
- ❖ समस्त दु:मिजनबाट भाषा संरक्षण बारेमा गहिरो जिज्ञासाका साथ हामीलाई सकारात्मक सल्लाह एवं सुझावहरू प्राप्त भैरहनु ।
- ❖ प्रबुद्ध भाषाविदहरूबाट लोपोन्मुख दु:मिभाषाको संरक्षण एवं विकासका लागि आवश्यक राय सुझावहरू प्राप्त भैरहनु ।

३. कमजोरी (Weakness):

- ❖ मातृभाषा व्यारो ठानिएता पनि यसको संरक्षण एवं विकासबाटे उचित र ठोस रूपामा ध्यान पुऱ्याउन नसक्नु ।
- ❖ मातृभाषी अग्रज एवं अभिभावकहरू एक आपसमा भलाकुसारी गर्दा मातृभाषाको अलावा दोस्रो भाषामा कुरा गर्ने अस्वाभाविक संस्कारले अनायासै ठाऊँ पाउँदै जानु ।
- ❖ मातृभाषाको सर्वत्र प्रयोग नकि सिकाई बारेमा व्यावहारिक रूपमा सचेत हुन नसक्नु ।
- ❖ मातृभाषाको प्रयोग गर्दा गर्ब महसुस हुनुको सद्वि हीनताबोध महसुस गर्ने बानि ।
- ❖ मातृभाषालाई जीविकोपार्जनको माध्यमको रूपमा तुलना गर्नु ।

- ❖ बोलचालको क्रममा दुःमीभाषीहरू नै पनि अज्ञानताबश वा जानाजानि मिश्रित भाषा प्रयोग गर्नु ।
- ❖ मातृभाषाको सवालमा अन्य भाषीहरूका सामू आफूलाई निरिह र अपरिपक्व सम्भिन्न ।
- ❖ राज्यबाट प्राप्त प्राथमिक तहसम्म पठन-पाठन गर्ने गराउन पाउने सुविधाको उपयोग गर्न नसक्नु ।
- ❖ मातृभाषा संरक्षणको लागि राज्यसँग पर्याप्त आधारहरू सहित आफ्नो हक्कको उपयोग गर्ने बारे माग गर्न नसक्नु ।

8. तगारो (Threat):

- ❖ कचलिटदो बर्तमान नेपालको संविधानको विभेदकारी धाराहरूको अपव्याख्याले गर्दा अन्य आदिबासी भाषाहरू भै दुःमी भाषा नै पनि लोपोन्मुख भाषाको दर्जामा दरिसकेको पिडादायी अवस्था छ । भनौं, भाषा संरक्षण एवं विकासमा बर्तमान नेपालको खोटो संविधान नै प्रमुख बाधक बनेको छ ।
- ❖ मातृभाषाको लोपसँगै सिङ्गो दुमीराई जातिको पहिचान नै धरापमा परेको कटुसत्य सुन्न मात्र पनि कसलाई पो मन छ र । किन्तु यथार्थ यहि हो कि भरोसा लाग्दा दुःमि बक्ताहरूको बोलाई सुन्दा दुमिभाषा विटुलिएको अवस्थामा घाइते भूग भै पीडैपीडामा छटपटिरहेको आभाष हुन्छ ।
- ❖ अन्य करिपय भाषाभाषीहरू भै हामी दुमीराई प्राणीहरू यस मानेमा निरिह अवस्थामा छौं कि प्राण जितकै प्यारो आफ्नो मातृभाषा हराएको समस्याको बारेमा घण्टौं त के बाँौं, दशकौं अनि युगाँयुग कुरा गर्नपनि पछि पदैनौ । तर यसलाई बचाउनको लागि केही गरिहालौं नत भनेर अधि सरिहाल कहिल्यै जान्दैजानेनौ र आजसम्म पनि जानेका छैनौ ।

निष्कर्ष (Conclusion):

भाषा संरक्षण सिर्काई भन्दापनि न्यूनतम् आधारको रूपमा के कति मात्रामा प्रयोग गर्न सकिन्छ, यसैमा भरपर्दछ । मननयोग्य यथार्थ यहीं छ कि सीमित बक्ताहरू रहेको लोपोन्मुख दुःमीभाषाको संरक्षणमा दुःमीजनको सतप्रयास अपरिहार्यछ, जसरी नौलो ढाँचामा अवतरित जिम्मेवार नविन राज्यको । ढिलैभएपनि जुन प्रयासहरू गरिरदेछन् यसमा खाँचो छ त केवल समस्त दुःमिजनको तन, मन र धनको ।



इसिलिमलाई शुभकामना

५ लक्ष्मी राई
बाकिसला-८, दोखुम

शुभकामना इसिलिम तिमीलाई हुम्हदेखि दै
सक्कार र संस्कृतिको साला गाँदै इतिहासका भारी बोको झार
राजिरिवाज र भेषभूषाको पहिचान गर्दै राईहरूको
सम्मिति विज द्वारै जाऊ ।

कति छल यहीं परम्पराहरू, कति छल कति सत्यहरू
त्यसैले त इसिलिम तिमीसे सरै खोतल्लुपर्द
बास्तविक धर्म खोजेर राईहरू बीध वद्दुपर्द
जात्याय र जन्मायाद अर्है जिवीत दै छल
न्यायको दीप कर्त्ता यात्ने अव
अग्निदा र अज्ञाताको पर्दाल अर्है दै छल
भक्ताउने यसलाई कसले अव ।

ल्लैस्ते इसिलिम प्रयेक राईहरूको मनभित्र खाना गढै जाऊ
अध्यारो संसारलाई चिदै उज्यालो ज्योतिहरू पहिचाउदै जाऊ
यही छ मेरो इसिलिम तिमीलाई शुभकामना ।

हिजो विज खियौ, आज विवा उमेर कोपिल बोद्धौ
यसरी दै भाति फल फसी बस्ता घरिदेउ
राईहरूको कौतूहलता र खुल्लीको तथा मेटदै जाऊ
यही छ इसिलिम तिमीलाई शुभकामना ॥



शुभ-दिपावली



२०६६

तथा किराँत पर्व उधौलीको
उपलक्ष्यमा हार्दिक मंगलमय

शुभकामना ।

श्रीमान् चतुरभक्त राई
श्रीमती जानुका राई



शुभ-दिपावली



२०६६

तथा किराँत पर्व उधौलीको
उपलक्ष्यमा हार्दिक मंगलमय

शुभकामना ।

श्रीमान् ऋषिश्वर राई
श्रीमती राधी राई



शुभ-दिपावली



२०६६

तथा किराँत पर्व उधौलीको
उपलक्ष्यमा हार्दिक मंगलमय

शुभकामना ।

श्रीमान् नैनबहादुर राई
श्रीमती रत्नमाया राई



शुभ-दिपावली




२०६६


तथा किराँत पर्व उधौलीको
उपलक्ष्यमा हार्दिक मंगलमय

शुभकामना ।

श्रीमान् धन प्रसाद राई
श्रीमती लिला कुमारी राई



शुभ-दिपावली



२०६६ तथा किराँत पर्व उधौलीको
उपलक्ष्यमा हार्दिक मंगलमय

शुभकामना ।

श्रीमान् हरिचन्द्र राई
श्रीमती जयकुमारी राई
प्रार्थना किराना एण्ड हार्डवेर सेन्टर
बाविसला बजार, खोटाड
फोन: ०३६-६५०४७०, ८५३३६०५२३/२४



शुभ-दिपावली



२०६६

तथा किराँत पर्व उधौलीको
उपलक्ष्यमा हार्दिक मंगलमय

शुभकामना ।

श्रीमान् गुणराज राई
श्रीमती कमला राई

भगवान् जो, मानोपनि कुलधर्म नष्टाडौं

राई चन्द्र छुमी, हङ्कङ्ग

भौतिकवादीहरू दिगो शान्तिको लागि कलम उठाउँछन्, संघर्ष गर्दछन्, हतियार उठाउँछन् कान्ति गर्दछन्, शन्तिको लागि कान्ति गर्दछन्। आध्यात्मवादी (भगवान् भरोसावादी) हरू जीन्दगीभरी भजन किर्तन बाहेक केही चाहिएन बरु मरेपछिको स्वर्गको सपनामा लिन हुन्छन्। सपना देख्नुपर्छ, कल्पना गर्नुपर्छ, योजना बनाउनुपर्छ तर सम्भावित कल्पना र सपनाहरू पाल्नुपर्छ, जो सम्भावनाको नजिक होस्। तर भौतिक शरिर ढलेपछिको अर्कोजन्म कल्पनु केवल मृगतृष्णा हो। संसारमा केवल दुईओटा विपरित बिचारहरू छन्, दुईओटा पक्षहरू छन्। जिवन मृत्यु, कालो सेतो, आगो पानी, तितो मिठो, चिसो तातो, न्याय अन्याय, धनी गरिव यस्तै यस्तै। त्यस्तै वादहरू नै पनि दुईओटा छन् भौतिकवाद र आध्यात्मवाद। उल्लेखित पदार्थहरू, संरचना र प्रकृतिलाई हेनै जीवनभोग र मृत्युबोधलाई व्याख्या गर्ने यी दुई वादहरूको आ आफै दृष्टिकोण छन्। त्यस्मा म भौतिकवादको पक्षबाट खडा भएर भनिरहेकोछु अर्कोजन्म कोराकल्पना हो, मृग मरिचिका हो, जितिगर्ने रामरमाईलो, खाने मिठोमसिनो अहिले यो पृथिव्यमै हुँदै (आध्यात्मिक भाषामा यो जुनीमै) गरिहाल्नु, खाई, पिईजानुपर्छ। अनि त्यो रमाईलो भनेको खान पिउन र जीवन भोगनमामात्र होइन जीवन संघर्षमा पनि अनुभूति गर्नसक्नुपर्छ अर्को अचम्मै रमाईलो पक्ष हो भन्ने कुरालाईसमेत आत्मसात गरिसकेको भौतिकवादी लहरमा छु म।

महिनादिन अगाडि यही विषयमा लेखेको हिंसा कति ? के ? शिर्षक सनराईजमा रहेको थियो। निकै प्रतिक्षा गरे तार्किक सुझाव सल्लाहहरूको तर पाठक प्रतिकृथामा हल्काफुल्का एकदुई गाली गलौजहरूबाहेक केही आएनन त्यस्ता अडिलो र गहकिलो सुझावहरू। हतारिएजस्तै भयो यो दोश्रो पटक अर्को यौटा मेरो लेख त्यही जिरहमा सनराईजमा नद्यापिएपछि यताबाट आएको छु।

सत्य आँखा अगाडि हुनुपर्छ। मरेपछित के पर्दा

पछाडिमात्रैको समेतलाई मान्यता नदिने मेरो प्राकृतिक धर्मअनुसार आँखाअगाडि जो देख्दैछु त्यस्लाई निडर र निर्धक्क अगाडी पनि सारीरहेको छु सारीरहनेछु र त्यस्मा हमेसा यौटा के कुरा ख्याल गर्दछु भने म मेरो खुशी लिनलाई, मेरो स्वतन्त्रता प्राप्ति गर्नलाई दोश्रो व्यक्तिको स्वतन्त्रता तेजोवध गर्न चाहन्न। सोभो भाषामा यस्लाई भन्नपर्दा कसैको आँसुले आफ्नो हाँसो किन्न तयार छैन म, र मेरो हाँसो खास्ने धृष्टता कसैले गर्दै यदि भने प्रतिकार गर्न यो ज्यान दिनपनि तयार हुनेछु। फेरी दोहोर्याउँ आफ्नो पनि घर नबनाउनेले कमसेकम अर्काको घर भाँडने दुश्कर्म नगरैँ। मेरो व्याख्यामा धर्म भनेको इनारमा डुबेको बच्चालाई उद्धार गर्नु भोकोपेट भरिदिने कार्य गर्नु नांगो आँड ढाकिदिने कर्म गर्नु यस्तै उस्तै हो, तर भगवान् खाली बकवास हो। यदि यी उद्धारका कार्यहरू म बाट हुनसक्यो भने म पनि यौटा भगवान् हुँ म भगवान् मान्दिन मलाई यो संसार देखाउने आमाबाबा र पितृहरूनै सर्वेसर्वा हुन्। यसैले तपाईं हामी सबै आफै भगवान् हुने प्रयत्न गरैँ। न, कि बिना तथ्य, तुक, तर्क, र परिक्षण नगरीएका बेफँवाँकका गलफति।

कसैले सहि निर्देशन गर्दै समाजको लागिभने व्यवहारले उस्लाई साथ दिउँ। मुख्ले प्रार्थना गर्ने समय यस्तै यौटा कुराको उठान गरेर सामाजिक बहस गरैँ। कागले कान लगेको कथाजस्तो “यी मलाई हेर है म अब आकासमा उड्छु, भन्दा एकोहोरिएर बिनाप्वाँखको उस्लाई उडेको नदेखौँ। “यी अब हेरहै चेलाभुला हो म जुतैसंग बराह पोखरीमाथि हिडेर पार हुँछु, भन्दा पानीमाथि भौतिक शरिर हिडेको दृष्टिभ्रम नपालौँ, नराखौँ। आध्यात्मवादीहरू यौटा नायकलाई उभ्याएर उ बाट केही पाउन्ने आशामा जिउँछन् जिन्दगीभरी, तापनि आजको धर्मनिरपेक्ष युगमा उनीहरू जे सुकै गरुन बिरोध मेरो त्यो होईन। तर आफ्नो नायक भगवान् खुशीपार्ने आफु सुखीहुने कममा हामी मानिसहरू कसैले कसैको संस्कृतिप्रति आकमण

नगरौं, धावा नबोलौं धार्मिक सहिष्णुताको कुरा जुन छ त्यो हुनुपर्छ भने ध्येयमात्र हो । आफ्नो अस्तित्व र पहिचान जोगाउँन जुन कसरत गरिन्छ त्यस्लाई यथास्थितिवाद मानिएन बरु विज्ञानसंग फ्युजन गरेर लैजानने धृष्टता राख्नुपर्छ । सारपक्ष परिवर्तन नगरी रूपपक्षमा केही वैज्ञानिक हेरफेर गरेर विकसित गर्दै लैजानुपर्छ । पुरै जरै उखेल्दिएर के ईतिहाँस मार्ने ? शाहवंशको ईतिहाँस हेरौ, आफ्ना दर सन्तानकोलागि पुरुषोत्तम जवराले लेखेको राणाहरूको ईतिहाँस हेरौं त्याहा आफ्नो भावी सन्ततीलाई कसरी गाईड गरेको छन् ?

लामो भूमिका नबाँधिराखौं आवश्यकता जति काटमारको कुरालाई हिंसा यदि भन्ने हो भने हामीले कुनैपनि कुराहरू उपभोग गर्नुहुने अवश्या आउँछ । तर त्यसो भन्नेहरू मासुनै बैठाईरहेको, रक्सीनै दन्काईरहेको देखेको छु मैले र बिगतका दिनहरूमा यस्लाई हो नौटंकी भनेको हो । मलाई के थाहा छ भने अब यसो भन्नेहरू कुनैदिनदेखि मासु नखाने प्रस्ताव पास गर्नेछन् कुनै बैठकमा, म फेरी त्यतिबेलापनि प्रश्न उठाउँछु कसैको प्राण लिनु हिंसा हो भने सागसब्जी, धान, मकै, कोदो, फलफूल सबैसंग प्राण हुन्छ । तीन कक्षामै पढेको छु बिरुवाहरूले जराबाट खानाखाने कुरा र पातबाट सासफेने कुरा । यस्तै हो म मेरो तर्फबाट जिरह गर्न कहिलै छाडिन, उताबाट फूलबुटा भर्ने कामपनि छाडिन । दुईओटा वैचारिक धारमा उभिईसकेपछि त्यस्लाई नदीको २ किनार सम्मे हुन्छ, बरु प्रतिस्पर्धा कस्को किनारमा राम्रो कुलो सिंचाई सुविधा गर्ने हो र राम्रो धान फलाउँने हो यस्तैमात्र हो ।

मानव जीवनशैली जातिगत धर्मसंग, संस्कारसंग सृष्टिकालदेखि नै माछ्यमासु र अन्नपातहरू जोडिएर आएको कुरालाई सायदै कसैले नकारालाई । शारिरिक बौद्धिक विकासकोलागि प्रयोग गर्दैआएको उपभोग्य वस्तुहरू प्रकृतिले दिएको कुराहरू हुन् सबै । यी वस्तुहरू उपभोग गर्न सिक्नलाई पुर्खाहरूलाई हजारौं बर्ष लाग्यो अनुसन्धान गर्न । मानव जीवनले मासु उपभोग गर्नेकुरा कुनै दस्तावेज ठेलीमा लिखित ऐन कानुनको धारा उपधारामा वर्णित र बर्गिकृत छैन, नितान्त प्राकृतिक अकाट्य नियमहरू हुन् । मासु खानुहुन भनेर हामी प्राकृतिबिरुद्ध उभिने धृष्टता गरिरहेछौं ? पृथ्वी घुम्छ प्राकृतिक नियम हो, अब होईन यो

अचल छ भन्ने हो भने भन्नु केही छैन । आवश्यक काटमार हिंसा हो भने सारा संसारमा परापूर्वकालदेखि अभ्यास भईआएको संस्कार हो बन्देज भईसक्नुपर्यो, सारा माछ्यमासु पसल बन्द भईसक्नुपर्यो, वलिपूजा उहिलै हटाईसक्नुपर्यो । आजमात्र आएर हटाउँन पर्ने तथ्यपरक भौतिक आधारहरू के ? जस्तो हाम्रो बाबालाई उहाँको बाबाले सिकाउनुभयो, म मेरो छोराछोरीलाई सिकाउँछु, बाटो देखाउँछु । त्यसकारण अरूलाई डोमिनेट गरेर मुखले भाषण गर्नुजस्तो सजिलो छैन व्यवहारमा उतार्नु । हिंसा त त्यो हो मानवले मानव बध गर्छ, अरूलाई ढाँटछल, लोभपाप, अहंकार, दुखिदिने, ईश्यागर्ने, बदलाभाव लिने जस्ता हिंसात्मक भावना जाग्नु हो हिंसा जुन मानव जिवनमा आवश्यक छैन ।

कतिपय धर्मशास्त्रहरूमा उल्लेख नै गरिएको छ, मानव आवाश्यकता पूर्ति गर्नकोलागि अर्कोप्राणी शृष्टि भएको हुन्छ । बाघले घाँस खाईदैन मासुखानु उस्को धर्म हो । हजारौं वर्षअधिवाट चलिआएको हाम्रो संस्कारहरू हाम्रो मौलिकधर्म निजि परम्परा हो । कुलदेवतालाई रगत दिने यसोउसो खाने मेसोको साथसाथै अग्रणी पुर्खाहरूको वास्तविक जीवनशैली अध्ययन गर्ने सम्झनाको डोवहरू, जो थिए र आज हामी छौं, उहाँहरूलाई बिर्सनु अर्को हिंसा हो । म त भन्छु हामी खिष्टियन, मुस्लिम, हिन्दू जे, पनि हाँ तर आफ्नो कुलधर्म संस्कार सँस्कृतिलाई बहिस्कार गरेर होईन, समर्पण गरेर । हिजोआज खिशिचयन धर्मावलम्बि बाठो कुइरहरू हामीलाई हाम्रो जातिलाई सैतानहरू भन्दैनन, ठूला जातिको अहम् पालेको हिन्दू धर्मावलम्बि चलाख बाहुनहरू कुलगार निचजाति ठान्दैनन । मलाई लाग्छ किराती हुन नसकेको राईहरू आज जति आफ्नो संस्कार बहिस्कार गर्दैछन् त्यो बहिस्कार गर्नु नै हिंसा हो । ओमनन्द जस्तै सेतोबस्त्र पीहिरने खृष्टियनहरू पनि पशुहत्या हिंसा हो भन्दछन् तर येशुले बाईवलमा कहाँनेर माछ्यमासुको विरोध गरेको छन् ? वेधेहेलम गाउँका गाउँलेहरूलाई डालाकाडाला माछ्य र रोटीहरू खुवाएको कुरा छ बाईवलमा तर विरोध छैन ।

चाईनीजहरू खानेकुरामा समुद्रको शाखेकिरा खपटादेखि लिएर जमिनमा घसने सर्पसम्म बाँकि राख्दैनन्, विकासमा त्यो कहाँ पुरयो आज ? उनीहरूले माछ्यमासु खाएर विकास गरे भन्न खोजिएको होईन यदि

मात्रामासुले कुलपुज्नु अपराध हो भने त्यो पापले उनीहरू स्वाहा भईसक्नुपर्यो होइनन ? तर उ त बिस्वमै शक्तिशाली राष्ट्रमा गणना हुन पुगेको छ । तिब्बत चिनको हातमा जानु आफ्नो कुलधर्म बदल्नु, मौलिक संस्कार त्यागनुपनि एक हो । श्रड्ढचडगाम्पोको पालादेखि चलि आएको मौलिक संस्कारलाई दलाई लामाले परिवर्तन गर्न खोजे अरूको उक्साहटमा । चाईनिजहरू बौद्ध धर्मावलम्बित हुन् तर कुलपित्र मान्ने आफ्नो मौलिक संस्कार छाडेको छैनन् । टिवेटको जनताहरू त्यस्तै थिए । आज यसरी हामी हाम्रो शिकारी जीवनदेखिको खेतीवाली लगाउँदै, लुगा कपडा बनाउँदै बुन्दै क्रमशः विकासको खुडिकिलाहरू चढाउँदै आएको आफ्नो संस्कारहरू साकेवाको शिलीबाट हटाईदियौं भने हाम्रो अस्तित्व सकियो कि सकिएन ? त्यहा तिब्बतमा चौधौं अवतार भनिएको दलाई लामाको नेतृत्व र निर्देशनमा अथवा पहलमा उनीहरू बुद्धिस्तमात्रै भनिए सिंगो सुगुर, हाँस, कुखुरा काटेर कुलपित्रलाई चढाउँने आफ्नो मौलिक धर्म (बोनधर्म) त्यागिदिए । धर्म नरहनु भनेको जातिको औचित्य नरहनु हो, अस्तित्व हराउनु हो । त्यसपछि उता आफै बुझौं ।

श्रड्ढचडगाम्पोको पालादेखिको धर्म सहिष्णुता शासन दलाई लामा आज अदृश्य शक्तिबाट सञ्चालित भएपछि अस्तव्यस्त भएको छ । अदृश्य भनेर किन लुकाईरहने साम्राज्यवादी अमेरिकाको चाईना धेर्ने नीति अनुरूप दलाई लामा सञ्चालित भएर नै उन्को त्यो गती भयो तर आहिलेको तिब्बत जनताहरूको लागि फेरी स्वर्ग भएको छ, विकासले धुरी चढेको छ । स्मरण रहोस कुलधर्मावलम्ब बहादुर लडाकु र कुशल राजा श्रड्ढचडगाम्पोसंग अशुवर्माको छोरी भृकुटीको बिहे गरिदिएर नेपालले वैवाहिक सम्बन्ध पनि कायम गरेको छ, वोन धर्ममाथि भृकुटीले नै हो बौद्धधर्म प्रचार गरेको, त्यहाबाटै दुईधर्म सहिष्णुता कायम भएको हो । भाति हामीमा लागु हुने सम्भावित दलाई लामाको हकमा बुझिएको यौटा सत्य के हो भने जुन जाति अरूको शरणमा पुग्छ, अरूको ईशारामा नाच्छ, आफुलाई परिवर्तन गर्छ उस्तै आफ्नो चिनारी सबै हराईसकेको हुन्छ । दोशो विश्वयुद्धताका फिजीमा रहेको लिम्बु जातिहरूले आज आफ्नो कुलधर्म खोज्दैछन् स्थापित हुनलाई । तर सिक्किमका ठुलठुला अफिसरहरू अफिसमा समेत गैरवकोसाथ मातभाषा लिम्ब बोल्छन् ।

यी यस्ता धेरै उदाहरणहरू छन् हिंसासंग जोडिएको तथा कुलधर्म बहिस्कार गर्दा आईपर्ने बिपत्तिहरूको । अधिल्लो लेखमा उठाएको बुँदाहरूजस्तै खोज्दैजाँदा आखिर राष्ट्र र राष्ट्रियतासंग जोडिएको हुन्छ धर्म । आयातित वा नव निर्मित धर्मको कारण राष्ट्र हराउने टड्कारो सम्भावनाहरू हुन्छन् तितो उदाहरणहरू धेरै छन् पछिल्लो पटक लेख्दै जाउँ अहिलेलाई अनावश्यक काटमार मात्र हिंसा हो भन्ने मेरो ठम्याई पुन पेश गर्दै अन्तमा बुद्धको केही सम्बन्धित उपदेशहरू पढाँ, पढाँमात्र होइन बुझ्ने कोशिष गर्दै । उहाँ भन्नुहुन्छ “जब तिमी कसैलाई दुखिन्दे अभिप्रायले प्रेरित हुन थाल्यौ तब तिमीले दुखको बिउ आफ्नो मनमा रोप्न आरम्भ गर्यौ । तिमीबाट अरूलाई दुख मिलोस नमिलोस तर तिमीलाई भने दुख अवश्य मिल्छ,, ।

❖❖❖

जिन्दगी



उत्तमकाजी दमिहाङ्ग राई
सप्तेश्वर-१, चप्लेटी
हाल काठमाडौं

खै जिन्दगी यो के जिन्दगी
कर्मचील असुट पनि झौताइनु पर्ने
खै जिन्दगी यो के जिन्दगी
साथीलंगीको विचमा पनि युक्लो हुनुपर्ने
खै जिन्दगी यो के जिन्दगी
आलियता द संयमता संगलागै कठोट हुनुपर्ने
खै जिन्दगी यो के जिन्दगी
हाँसो हाँसोकै छेउमा पनि छनुपर्ने
खै जिन्दगी यो के जिन्दगी
कर्कलाको पानी जट्टो कहिले पोखीजाने
खै जिन्दगी यो के जिन्दगी
खहटे जट्टो कहिले विचाल भर्टना अै बगीजाने
खै यो जिन्दगी के जिन्दगी
जन्मपछि मृत्यु हुने
त्यक्तैतो त न भन्नु जिन्दगी
युउटा चुनौती द सम्बाहक हो जिन्दगी
यस्ताई सहाय द्वीकाट गर्नुपर्ने ।

दुमी राई एक परिचय तथा वर्ण निर्धारण

(Introduction of Dumi Rai and phonemic inventory)

इतेजमाया दुमीराई

१. परिचय (introduction)

किराँतहरूको एक थर वंशजको रूपमा रहेको एक समुदयको नाम हो दुमी। दुमी थरको उत्पत्तिको बारेमा अहिलेसम्म प्रकाशमा आएका तथ्यहरू विविध छन्।

१. दुमी भाषाको इडकी दुङ्की वा दुम्किबाट दुमी भएको हो। जसको अर्थ हुन्छ (हामी भेटौ) प्राग-ऐतिहासकालमा किरातीहरूका सन्तानहरू खोटाड जिल्लाको वाक्सिला/लाम्दिजा क्षेत्रमा हुदा (हामी भेटौ) इडकी दुम्की भन्ने शब्द अपभ्रंश भई दुमी भएको हो भन्ने कथन पाईएको छ।
२. शिकारी युगमा शिकार गर्दै हिडेको उस्तै स्वभाव र भाषा बोकेका शिकारीहरूको कुनै ठूउमा जम्काभेट भएको स्थानमा एकसाथ मिलेर बस्ने सहमती कायम गरे त्यसपछि उनीहरू भेट भएको स्थानलाई दुडकुलु नामकरण गरे। दुडकुलुबासीको दम्पतिलाई दुम्बेमे भनियो त्यही दुम्बेमेबाट दुम्बे दुम्मे हुदै कालान्तरमा दुमी बनेको कथन छ।
३. किरातवंशी खम्बुहाडको वंशावलीमा तुम्सोलीहाडका छोरा दुमी भनिएको छ। उपरोक्त आधारमा दुमी राईहरूको नामकरण हुनुमा लामो इतिहास तथा घटनाक्रम रहेको पाइन्छ।

किराँत राई जाति भित्रको लगभग २८ थरी छुटाउदृष्टि राईहरू मध्येको एक भाषी राई हो दुमी। दुमी राईहरूको आफै बेरलै भाषा छ जसलाई दुमी रदु ब/दुमी रदु ब्र (दुमी राई भाषा) भनिन्छ।

दुमी राई भाषा नेपालमा बोलिने महाभाषापरिवार साइनो तिब्बती भित्रका भोटबर्मेली भाषा परिवार अन्तर्गत हिमालयीस(himalayish) समुहको पूर्वी हिमाली किराती भाषाभित्र पर्दछ। दुमी राई आफै भाषा, धर्म, संस्कृती

भएको भाषिक समुदाय हो। दुमी राईहरूको कुनै लिखित वे द/मुन्धुम् नभएकोले परापूर्वकालदेखि मौखिक रूपमा नै मुन्धुम प्रयोग गर्दै आइरहेको छ। यसरी नै आजसम्म नयाँ

पुस्तामा हस्तान्तरण हुदै आफ्नो पितृकायदेखि विभिन्न संस्कार (रिदुम हदुम)लाई जगेन्ना गर्दै आइरहेको छ। दुमी राईहरूको वशमा ७ सामे र २१ पाँच रहेको छ।

२. भौगोलिक क्षेत्र (Geographical Area)

दुमी राईहरूको बसोवास क्षेत्र खोटाड जिल्लाको उत्तरी भेगको रावाखोला र तापखोलाको आसपासको क्षेत्रहरू खार्मी, जात्या, वाक्सिला/लाम्दिजा सप्तेश्वर र मात्पा गा.वि.स. मा सघन रहेको छ र अन्य गाउँहरूमा हौचुर(कुविन्डे) नेर्पा, सोल्मा, पाथेका, फेदी, खार्ताम्चा, महेश्वरीको फुर्से लगायत छिमेकी जिल्लाहरूमा सोलुखुम्बु, भोजपुरको साम्पाड, उदयपुर, सुनसरी, मोरड, भापा, धनकुटा, संखुवासभाको रातमाटे, पाँचधरको च्याद्धापु ईलाम, ताप्लेजुङ्को ढुङ्गेसाथुँ, काठमाडौ, ललितपुर, भक्तपुर, र प्रबासमा दार्जिलिङ्ग, सिक्किम, बर्मा, आसाम, हड्कड, वेलायत, क्यानडा आदि ठाउँहरूमा छरिएर रहेका छन्।

३. जनसंख्या (Population)

दुमी राईहरूको जनसंख्याको बारेमा भन्नुपर्दा अहिलेसम्म यति नै छ भनेर किटान गरेर भन्न सक्ने अवस्था छैन किनभने यसको अध्ययन कार्य अगाडी बढ्न सकिरहेको छैन। जनगणना २०५८ को तथ्याङ्क अनुसार दुमी राईहरूको जनसंख्या ५,२७९ प्रस्तुत भए पनि दुमी राईहरूको भाषिक संस्था "दुमी किराँत राई फन्सिकिम" ले



दुमी राईहरूको कूल जनसंख्या १५००० देखि १८००० हजारको बिचमा रहेको अनुमान गरेको छ। इसिलिम् अंक..... ८.

६. लिपि (Script)

दुमी राई भाषाको खोज अनुसन्धानमा केही स्वदेशी तथा विदेशी जिज्ञासुहरूबाट केहीमात्रामा चासो राखे कार्य भएता पनि लेखन पढ्दीमा भने हालसम्म कुनै निश्चित लिपि तयार भएको छैन र अहिलेसम्म दुमी भाषामा प्रकाशन हुदै आएका पत्रिका लेख रचनाहरू देवनागरी लिपिमा नै प्रकाशन हुदै आएको छ।

७. वर्ण (Phoneme)

भाषाविज्ञानको अध्ययन पद्धती तथा अन्तर्राष्ट्रिय धनी तात्त्विक वर्णमाला (IPA international phonetic alphabet) को आधारमा दुमी राई भाषामा पत्ता लागेको बर्णहरू देवनागरी लिपिको ३६ वर्ण मध्ये ब्र, ट, ठ, ढ, ण, श, ष, क्ष, त्र, ज्ञ वर्ण बाहेक २५ वटा व्यञ्जन वर्ण र १४ वटा स्वर वर्ण प्रचलनमा रहेको छ। स्वरवर्णहरू दुमी राई भाषाको बोलचाल र उच्चारणको आधारमा हस्व (छोटो) र दीर्घ(लामो) गरी दुई किसीमको मात्रा प्रचलनमा रहेको छ। हस्व विना बिसर्ग र दिर्घ जनाउन विसर्ग (:) प्रयोग गरीएको छ।

दुमी व्यञ्जन वर्णको तालिका (Table of consonant sounds)

Place of articulation (उच्चारण स्थानको आधारमा)

| | | bilabial (द्वयोष्य) | dental (दन्त्य) | alveolar (दन्तमूलिय) | palatal (तालव्य) | velar (हनुमूलीय) | glottal (कण्ठ्य) |
|-------------------------|---------------------------|------------------------|--------------------|-------------------------|---------------------|---------------------|---------------------|
| Stops (स्पर्श) | unspirated (अल्पप्राण) | प ब | त द | ट ڈ | च ज | क ग | ? |
| | aspirated (महाप्राण) | फ भ | थ ध | | छ झ | ख घ | |
| Fricative (उस्मा) | | | | स | | | ह |
| Nasal(नासिक्य) | | म | | न | | ় | |
| Trill (कम्पित) | | | | ় | | | |
| Lateral (पाशिर्बक) | | | | ল্ল | | | |
| semi-vowel (अन्तस्थ) | | ব | | | য | | |

Manner of articulation (प्रयत्नको आधारमा)

(Minimal pair of consonants sound)

| | |
|-----------------------|----------------------|
| /क/ = कित्नु = किन्नु | /খ/ = খিত্নু = গন্নু |
| /ক/ = কিনু = বাকনু | /গ/ = গিনু = কুহনু |
| /ছ/ = খিরু = লোখুকে | /ঘ/ = ঘিরু = সুগা |
| /ঢ/ = ডিনু = সুন্নু | /ম/ = মিনু = মৰ্নু |
| /চ/ = চুক্নু = জান্নু | /ছ/ = ছুক্নু = হুনু |
| /জ/ = জাইত = খাইচু | /ফ/ = ফাইত = ফাল্ছু |
| /ত/ = তিনু = ফুল্নু | /থ/ = থিনু = লড্নু |

| | |
|-------------------------|------------------------------|
| /দ/ = দিরি = ছেপারো | এবং দ্বিতীয় - কল্পাস |
| /প/ = পিনু = আউনু | ঠ অস্থি - |
| /ব/ = বিরু = উডে | /ধ/ = ধিরি = বাঁসকো দুঃগ্রে |
| /ম/ = মু = আমা | /ফ/ = ফিনু = মাগনু |
| /য/ = যাত্নু = মনপরাউনু | /ভ/ = ভিরু = মৃগ |
| /র/ = রিম্নু = সেলাউনু | /ন/ = নু = নাম |
| /স/ = সিক্নু = উন্নু | /ব/ = বাত্নু = জন্মাউনু |
| | /ল/ = লিম্নু = পলাউনু |
| | /হ/ = হিক্নু = পছাড়ি ফর্কনু |

दुमी स्वर वर्णको तालिका (Table of dumi vowels sound)

| | | अग्र (front) | | पश्च (back) | |
|--------------------|--------|--------------------|-----------------------|--------------------|-----------------------|
| | | गोलित (rounded) | अगोलित (unrounded) | गोलित (rounded) | अगोलित (unrounded) |
| | हस्त्र | | इ | उ | उ |
| High (उच्च) | दिर्घ | | इः | उः | उः |
| Highmid (उच्चमध्य) | हस्त्र | | ए | ओ | |
| | दिर्घ | | एः | ओः | |
| Lowmid (निम्नमध्य) | हस्त्र | | | | अ |
| | दिर्घ | | | | अः |
| Low (निम्न) | हस्त्र | | | | आ |
| | दिर्घ | | | | आः |

दुमी स्वर वर्णको लघुतम युग्म (minimal pair of vowels sound)

| | |
|----------------------|---------------------|
| /अ/-खल = सबै | /अः/-खःल=गिड्ठा |
| /आ/-बानु = भन्नु | /आः/-बाःनु=चुहिनु |
| /इ/-मिचुम = मरेको | /इः/-मिःचुम=आइमाई |
| /उ/-नु = नाक (गोलित) | /उः/-नुः=ज्ञान |
| /ए/-मेड=त्यतिकै | /एः/-मे:ड=श्रीमतीनै |
| /ओ/-खो=भाडा | /ओः/-खोः=भएदेखि |
| /उ/-उन्चु = (अगोलित) | /उः/-उःन्चु = |

दुमी भाषामा भएका केही कार्यहरू

अहिलेसम्म खासै खोज अनुसन्धानमुलक साथै संचारीय क्षेत्रहरूमा उल्लेखनीय कार्यहरू नभएपनि केही कामहरू सम्पन्न भएको बुदागत रूपमा प्रस्तुत छ ।

-दुमी भाषाको व्याकरण(the grammar of Dumi)

George van Driem in 1991

-प्रारम्भिक दुमी शब्द संकलन(collection and inter-linearization of the Dumi)

-दुमी भाषाको अभिलेखीकरण(documentation of Dumi language)

त्रिवि भाषाविज्ञान विभागको पहल र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको आर्थिक सहयोगमा ।

-इसिलिम् भाषिक पत्रिका विगत २०५४ सालबाट वार्षिक रूपमा प्रकाशन भइरहेको छ जुन नेपाली मिश्रीत भाषामा ।

सुलाम (मेसो) २०६४ सालबाट इसिलिमसगै ।

- मातुभाषा पिपल पुस्तक परियोजना एस.आई.एल अन्तर्गत विगत वर्षहरूमा ।

१.ओदेलपो मिन्सि (मेरो गाउँको सम्झना)

२.कुल-छिदु(बाढी पहिरो)

३.ओप्पो चुसानु (मेरो बाल अबोधता)

४.लिमु हुत्साडुयो (खर डढाउदा)

नामक बेरला-बेरलै अनुभवका नितान्त गाउँले परिवेशमा आधारीत यथार्थपरक वालकथा प्रकाशित भएको ।

◆ राष्ट्रिय दैनिक गोरखापत्रमा बेलाबेलामा विभिन्न शिर्षकमा लेख रचना प्रकाशित हुदै आएको ।

◆ रेडियो नेपालमा दुमी लोकगीत अप्ति नामतोरी (सूर्य उदायो) रेकर्ड भएको ।

◆ विगत छ महिना अगाडिदेखि खोटाङ दिक्तोल "रूपाकोट सामुदायिक रेडियो

- ◆ अडियो क्यासेट “दोलोकुम्मा” जुन किराँत राईहरूको महान चाड साकेला/साकेवा सिलीसग सम्बन्धित गीती संगालो ।
- ◆ तुम्लाम (सन्देस) भ्रमण सार ।
- ◆ छेन्लाम् (चिनारी पुस्तीका)
- ◆ एफ.एम १०५ मेघाहर्ज बाट दुमी भाषाको समाचार साप्ताहिक रूपमा प्रसारण गर्दै गरेको ।
- ◆ दुमी राई खबचु समुहद्वारा “भूमे पूजा” नामक वृत्तचित्रको निर्माण ।

दुमी भाषाको वर्तमान अवस्था(Present situation of Dumi language)

दुमी भाषा पूर्णरूपले सम्भाव्य संकटमा परेका (Endangered language) सूचिमा दरीएको भाषा हो । दुमी राईहरूको सघन बस्ती रहेको क्षेत्र जाल्या, खार्मी, सप्तेश्वर, बाक्सिला र माक्पा गा.वि.स. रहे पनि माक्पा गा.वि.स. अन्तर्गतको नोरोड गाउँमा मात्र दुमी भाषी बत्ताहरूको केही बाहुल्यता रहेको छ, भने त्यसैतै, माक्पा क्षेत्रको अन्य गाउँहरूमा पुरानो पुस्ताले बोल्ने गरेका, नयाँ पुस्ताले भने बुम्ने तर आशिक रूपमा मात्र बोल्ने गरेको, सप्तेश्वर गा.वि.स.मा पुरानो पुस्ताका केहीले अत्यन्त न्यून रूपमा बोल्ने युवा पुस्तामा भने सून्य रहेको, बाक्सिला गा.वि.स. अन्तर्गत हल्खुम, माक्पालीडाढू, अंखा, डाढागौराँ, चोखुम र सिम्पानीका केही पुरानो पुस्ताहरूमा सीमित र युवा पुस्तामा न्यूनरहेको, खार्मी गा.वि.स.मा पुरानो पुस्तामा मात्र सीमित, जाल्या गा.वि.स.मा पुरानो पुस्तामा र नयाँ केही युवा पुस्तामा मात्र सीमित रहेको छ ।

यसरी, दुमी भाषा पुरानो पुस्तासंगै दिनानुदिन मर्दै जाने कम बढ्दो छ । यसो हुदै जानुमा मूल कारणहरू मूलतः भाषिक समुदयको कमजोरी संगसंगै राज्यले गरेको उपेक्षाले पनि आज मातृभाषाको यस्तो दुर्गती भएको हो ।

समस्याहरू(Problems)

१. जनसम्पर्कमा अन्य बहुसंख्यक भाषाहरूको प्रभाव ।
२. बढ्दो आधुनिककरणसंगै पाश्चात्य जगतको अनुसरण ।
३. भाषिक समुदायभित्र चेतनाको कमि साथै भाषाप्रति सचेत सम्बेदनशील र उत्तरदायी नहुनु ।
४. रोजगारीको कुनै अवसर नभएकोले मातृ भाषालाई भन्दा अन्य भाषालाई अधिकतम प्राथमिकता दिएको ।

५. बसाईसराई र अन्तरजातिय विवाह ।
६. अन्तर्राष्ट्रिय भाषाको अप्रत्यक्ष्य प्रभावले गर्दा मातृभाषालाई कम महत्व दिएको ।
७. राज्यबाट व्यवहारिक मान्यता र प्रेरणा नपाउनु ।
८. शिक्षा संचार र प्रशासन क्षेत्रमा मातृभाषाको प्रभावकारी रूपमा प्रयोग नहुनु ।
९. धार्मिक हस्तक्षेप-धर्म परिवर्तन गरेपछि निश्चित रूपमा भाषाको मृत्यु हुन्छ । धर्म परिवर्तन संग-संगै कितिपय किरात राईहरूले आफ्नो तिरथधाम मानिने पितृदेव तीनचूलो उखेल्ने कम बढ्दो छ जसले गर्दा भाषा संस्कृतीमाथि ठूलो असर परेको छ ।

समाधान (Recommend)

१. प्रत्येक मातृभाषाहरूको वैज्ञानिक अध्ययन तथा अनुसन्धान हुनुपर्ने ।
२. मातृभाषाशिक्षा सम्बन्धि सचेतना कार्यक्रम गाउँ-गाउँसम्म पुनर्नुपर्ने ।
३. आवश्यक पाठ्यसामाग्रीहरूको विकास हुनु पर्ने, जस्तै शब्दकोश, व्याकरण, पाठ्यपुस्तक आदि ।
४. मातृभाषाको संरक्षण संवर्द्धन एवं विकास गर्नको लागि सर्वप्रथम राज्य अग्रसर हुनुपर्छ ।
५. भाषालाई उपेक्षा गरीनु हुदैन, भाषा भनेको हाम्रो सिंगो राष्ट्रको अचुक सम्पदा हो भन्ने कुरा भुलु हुदैन ।
६. स्थानीय निकायका कार्यालयहरूमा कर्मचारी नियुक्त गर्दा त्यस ठूलोको समुदाय र जातिले अनिवार्य रूपमा मातृभाषा जानेको आधारमा प्रथमिकता दिनु पर्ने ।
७. मातृभाषालाई स्कूल, कलेजमा ऐच्छिकमा नराखी अनिवार्य रूपमा समावेश गरिनु पर्दछ ।
८. अब बन्ने नयाँ सविधानमा सम्पूर्ण अल्पसंख्यक मातृभाषाहरूको मर्म, भावना र अधिकारलाई समावेस गरी न्यायोचित ढंगले कार्यन्वयन गरिनु पर्दछ ।

निष्कर्ष-

यदि मातृभाषाको विकासको लागि राज्य पक्ष अग्रसर भयो भने भाषा सम्बन्धी अचेत र विमुख भएका भाषिक समुदयहरू पनि स्वत सचेत हुन्ये की....।

सन्दर्भ सूची इसिलिम् भाषिक पत्रिका अंक ५,७,८

(दुमी किरात राई फान्सिकिम)

*Pattern of language endangerment in
Nepal LSN silver jubilee conference
Nov. 26-27,2004 Prof. Yogendra Prasad Yadav*



शुभ-दिपावली

२०६६

तथा किराँत पर्व उधौलीको
उपलक्ष्यमा हार्दिक मंगलमय
शुभकामना ।

आवरलिङ्ग सपोर्ट

तिनचुली, काठमाडौं, फोन: ४४७१०७२

शुभ-दिपावली

२०६६

तथा किराँत पर्व उधौलीको
उपलक्ष्यमा हार्दिक मंगलमय
शुभकामना ।

सप्तेश्वर गा.वि.स.

परिवार

शुभ-दिपावली

२०६६

तथा किराँत पर्व उधौलीको
उपलक्ष्यमा हार्दिक मंगलमय
शुभकामना ।

ति.एन.एम.टी

दित्तेल, खोटाड

शुभ-दिपावली

२०६६

तथा किराँत पर्व उधौलीको
उपलक्ष्यमा हार्दिक मंगलमय
शुभकामना ।

बतासे गा.वि.स.

परिवार

शुभ-दिपावली

२०६६ तथा किराँत पर्व उधौलीको
उपलक्ष्यमा हार्दिक मंगलमय
शुभकामना ।

रामकृष्ण उप्रेती

कार्यकारी अधिकृत

रत्ननगर नगरपालिका चितवन

शुभ-दिपावली

२०६६

तथा किराँत पर्व उधौलीको
उपलक्ष्यमा हार्दिक मंगलमय
शुभकामना ।

जनसेवा समाज

जालपा, खोटाड

Dumi Language: A brief introduction

Netra Mani Dumi Rai
ourlink@wlink.com.np

1. Introduction

1.1(a) Ethnonym

Dumi people use *Dumi Radu* as endonym which means ‘Dumi Rai’ in their language. The term *Dumi* is much more popular among them. The native speakers of the language as well the non-speakers call them *Dumi*. The people from other communities also call them *Dumi*.

Dumi is the name most exclusively used for both the language and its speakers. The resource persons from the Dumi community say that “the dialectic meaning of the term *Dumi* indicates multi-meanings like ‘association’, ‘coming into contact’, ‘meeting together’ etc. Pointing out the chronological data, some others claim that it signifies a person’s name the head person succeeds from *Tumsoli*

1.1(b) Glossonym

The Dumi people both native speakers and non-speakers call their language *hopupu Bra* or *Dumi Bra*, or *Dumi ba*. In Dumi language *hopupu* means ‘own’ and *bra* means ‘language’. So the meaning of the term *hopupu bra* is ‘own language’ or ‘mother tongue’. Other communities living in and around the Dumi Language speaking areas also call *Dumi kura* (*i.e.* *Dumi mother tongue*). In general, Dumi and other

people use the term *Dumi* to refer this language.

1.2 Dumi Speaking Areas

Dumi is a minority Kirati Rai language. The CBS report 2001 shows that the total population of the Dumi is 5,271. However, from the recent field visit in the homeland of Dumi, DKRF has come to the conclusion that there is around 10,000 Dumi people in this area, whereas the over all population of Dumi is about 15,000 to 18,000. The Dumi speaker is nearly 2,500 (*i.e.* 25% of the total population 10,000 in the Dumi homeland) and the majority of the speakers are aged group from the main Dumi-speaking VDCs [*i.e.* Kharmi (Kha), Jalapa(Ja), Baksila(Ba), Sapteshwor(Sa) and Makpa (Ma)]. Like other indigenous groups, Dumi people are also alert about the ethnic identity. As a result, their common organization Dumi Kirat Rai Funsikim ‘DKRF’ has been established a decade before for the preservation and promotion of the native language and culture.

1.3 Demography and distribution

Majority of Dumi people live in Baksila, Sapteshwor, Jalapa, Kharmi, Makpa, Kubhinde, Diktel and Nerpa in Khotang district as their traditional homeland and their immediate Kirat Rai neighbors are Koi, Khaling, Sampang, Thulung, Kulung, Nachhiring etc. Besides, some

Dumi people have dispersed (migrated) in some certain places of the other districts like Okhaladhunga, Solukhumbu, Udaypur, Bhojpur, Sangkhuwasabha, Panchthar, Taplejung, Sunsari, Morang, Jhapa and Ilam. Some Dumi Rais have migrated even to Kathmandu valley since some years ago. In abroad, they are in Hongkong, UK, USA, Canada, Darjeeling, Sikkim, Assam (India) and Burma etc.

2. Phonology

The inventory of the distinctive segments of Dumi language is given under vowels and consonants below:


Table: 2.2 The inventory of Dumi consonants

| | | Bilabial VI. Vd. | Dental VI. Vd. | Alveolar VI. Vd. | Palatal VI. Vd. | Velar VI. Vd. | Glottal VI. Vd. |
|-------------------|--------------------|---------------------|-------------------|---------------------|--------------------|------------------|--------------------|
| Plosive | Unaspirated | p b | t d | t d | | k g | |
| | Aspirated | ph bh | th dh | th dh | | kh gh | |
| Affricate | Unaspirated | | | | c dz | | |
| | Aspirated | | | | ch dzh | | |
| Nasal | | m | | n | | ŋ | |
| Trill | | | | r | | | |
| Fricatives | | | | s | | | h |
| Lateral | | | | l | | | |
| Semivowel | | w | | | j | | |

मुद्रूती बचत योजनामा भूगर्भो स्थिरका उपहार

| स्थेया | अवधि | यांत्रिक व्यापार |
|------------------|-------------------|---------------------------|
| १ लाख देखि आधि | २ वर्ष | १०.२५% (सिक्का १ रटा) |
| " | ३ वर्ष | ११.२५% (सिक्का १ रटा) |
| " | ४ वर्ष | १२.२५% (सिक्का १ रटा) |
| " | ५ वर्ष | १३.५०% (सिक्का १ रटा) |
| ४ लाख अंदाजा आधि | ५ वर्ष अंदाजा आधि | १४.००% (१ टोला का सिक्की) |

मुद्रूती बचतमा साता खोला राख्ना
तरुण सिक्का छुरुहरूको हानी।
मौल बजेन बहुउद्देशीय सहकारी संस्था द्वारा
तापाईँहरूको राख्ना !!



विजयादशमी

तथा दिपावली २०६६ को
उपलक्ष्यमा हार्दिक मंगलमय
शुभकामना ।



सांगीला पलिक शूल

जोरपाटी, काठमाडौं

फोन नं.: ४९९०९०९

The glottal stop /'"/ is gradually vanishing in the pronunciation of the young Dumi generation so that the original pronunciation like /bi"/ - 'cow' the and /me"/ - 'wife' are respectively assimilated to /bi/ and /me/ alveolar sounds [tò], [tòh], [dò], [dòh] and the retroflex [s] are rarely used in the loan words especially from Nepali language.

3. Lexicon

Dumi language is still in the oral tradition. It has not been published any specific document in this language till today. It is almost predominant by the Nepali speaking environment in even the Dumi origin. The language has been able to retain some more vocabulary of its own origin. Some native vocabulary items are shown as follows:

| | | | |
|---------|--------|---------|---------|
| khela | 'all' | nico | 'ear' |
| felu | 'leg' | cuwa | 'heart' |
| chepewa | 'fat' | lu:mu | 'lever' |
| gəndəri | 'neck' | halalam | 'red' |
| songer | 'star' | bu | 'tree' |
| tam | this | nam | 'sun' |

4. Nominal morphology

4.1 Pronouns

4.1.1 Personal pronouns

Dumi has the following eleven personal pronoun forms. The dual system also exists in Dumi as well. The inclusive/exclusive distinctions are also evident in this language.

Table 4.3 Dumi Personal Pronouns

| | Singular | Dual | | Plural | |
|------------------------|-----------------|------------------|------------------|------------------|------------------|
| | | Inclusive | Exclusive | Inclusive | Exclusive |
| 1 st person | argu | inci | incu | inki | inku |
| 2 nd person | ani, anni | | anci | | animu, anniham |
| 3 rd person | um | | unci | | unimu |

1 form of the first person pronoun. There are no honorific pronouns in this language.

4.1.2 Interrogative pronouns

In Dumi, there are two types of interrogative pronouns: animate and inanimate. These pronouns are not marked for the number (i.e. singular and non-singular).

(5.15) Animate

| | | |
|---------------------|----------------|-----------------|
| mam-bi there-LOC | asi/asu who | mota? be.NPT |
| "Who is there?" | | |

(5.16) Inanimate

| | | |
|---------------------|------------|-----------------|
| mam-bi there-LOC | mo what | gota? be.NPT |
| "What is there?" | | |

¹ The given word list has been taken from the 'Swedish 100 wordlist in Dumi language.'

The interrogative pronoun: between two different dialects are presented in the following table 4.4.

Table: 4.4 The comparision of the interrogative pronouns in between Makpa and Baksila

| | who | what | when | why | how | which | what kind | where | whose |
|---------|---------|------|------------------------|-------------------------|--------|-------|-----------|-------|-------|
| Makpa | asi/asu | mo | hijo(PT) hinəm(NPT) | mihika(PT) mona(NPT) | bhiso | hem | mihim | khemu | aspo |
| Baksila | abo | mwo: | hina | məkə | məhina | hempo | məhem | hempa | abopo |

In Makpa Dumi, there is past and non-past difference in time interrogrative pronoun *hijo* ‘when’ (past-‘PT’) and *hinYm* ‘when’ (non-past ‘NPT’) and the pronoun reffer to why in English *mihiPka* ‘why’ (PT) and the mona ‘why’ (NPT) but there is not in the Baksila Dumi.

4.1.3 Demonstrative pronouns

Demonstrative pronouns in their declensions are mentioned in Table 4.5

Table 4.5 Demonstrative determiners in Dumi

| | Inanimate | Animate | Dual | Plural |
|--------------|-----------|---------|-----------|-----------|
| Near-Speaker | tam | tam | tam-na | tam-mu |
| Near-Hearer | mam | mam | mam-na | mam-mu |
| Distal | jakam | jakam | jakam-na | jakam-mu |
| Remote | jakkam | jakkam | jakkam-na | jakkam-mu |

Note: the non-visible demonstrative pronoun in Dumi is *takam* ‘this’ (by listening).

4.1.4 Possessive pronouns

The possessive pronouns in Dumi are presented as in table 4.6.

Table: 4.6 Dumi possessive pronouns

| | Singular | Dual | | Plural | |
|------------------------|----------|-----------|-----------|-----------|-----------|
| | | Inclusive | Exclusive | Inclusive | Exclusive |
| 1 st person | o | inci | uncə | iŋki | əŋke |
| 2 nd person | a | anci | | anmu | |
| 3 rd person | u | unci | | unimu | |

4.1.4 Indefinite pronouns

Indefinite pronoun may differ to animate/inanimate and inflect for cases, not by number.

The case marking to indefinite pronoun is listed in table 4.7.

Table: 4.7 Indefinite pronouns and case marking

| | NOM/ABSL | ERG | GEN | DAT | ABL |
|-------------------------|-----------------------------|------------------------------|--------------------------------|----------------------------------|--|
| REFL | hopu होपु | hopua होपुआ | hopupo होपुपो | hopulai होपुलाई | Hopulamka होपुलाम्का |
| REFL-EMPH | hopunja होपुङ्गा | hopuana होपुआङ्गा | hopupona होपुपोङ्गा | hopulaina होपुलाईङ्गा | Hopulamkanya होपुलाम्काङ्गा |
| REFL-Reduplication | hopuhopu होपुहोपु | hopuhopua होपुहोपुआ | hopuhopupo होपुहोपुपो | hopuhopulai होपुहोपुलाई | hopuhopulamka होपुहोपुलाम्का |
| REFL-Reduplication-EMPH | hopuhopunja होपुहोपुङ्गा | hopuhopuana होपुहोपुआङ्गा | hopuhopupona होपुहोपुपोङ्गा | hopuhopulaina होपुहोपुलाईङ्गा | hopuhopulamkanya होपुहोपुलाम्काङ्गा |

4.1.6 Reflexive pronouns

Reflexive pronoun can be used to express 'self' in all persons: first, second and third. The reflexive pronoun in Dumi is *hopu* 'self'.

Table: 4.8 Reflexive pronouns in Dumi

| | NOM/ABSL | EGR | DAT | GEN |
|------------------|----------|-----------|-------------|------------|
| asi (human) | asi | asi -a | asi -lai | asi -po |
| pici (non-human) | picici | picici -a | picici -lai | picici -po |

4.1.7 Reciprocal

- (5.18) pe-wa hopu-hopu-bi ki-na ita
 elder brother-younger brother each-other-LOC quarrel-INF NOT
 'Should not quarrel each other in brothers'

4.1.8 Relative pronouns

In Dumi, the relative pronouns differ from the derived interrogatives. There are parallel sets with interrogative words (what, which, who, where etc.) to make relative pronoun in Dumi. This is illustrated by the following table 4.9.

Table: 4.9 Relative pronouns and case markers in Dumi

| | NOM/ABSL | ERG | GEN | DAT |
|-------|----------|-------|--------|---------|
| who | asi | asi-a | asi-po | asi-lai |
| what | mo | mo-a | mo-po | mo-lai |
| which | hem | hem-a | hem-po | hem-lai |

The plural number in Dumi is indicated by the suffix <-mu> as in (4.1a).

- (4.1) a. meisi 'one buffalo' meisi-me 'buffalos'
 b. laca 'basket' laca-mu 'baskets'

The plural suffix <-mu> which is equivalent to the <-mu> in Baksila Dumi is also used to denote a class. In mass noun, which do not have (in general) plural suffix <-mu> is used for the collective sense as in (4.2).

- (4.2) kho:-mu 'utensils'
 bu-mu 'trees'
 pulam- mu 'guests'

The dual number is indicated by the suffix <-na> e.g. owa-na 'my two younger brothers' and the suffix <-ma> e.g. cu-cu-ma 'children' is used for non-honorific plural number whereas <-ham> as in duspi-ham 'adults' is used for honorific plural number.

Number marking in noun and pronoun (when function as noun head) are $<-nu>$ for dual and in pronoun $<-ma>$ for plural.

| | GEN | DAT | GER | NOM/ABSL | REFL |
|-------|----------------------------|-----------------------------------|----------------------------------|----------|------|
| (4.3) | ow-a-nu ow-a-nu im-siti | 'my two younger brothers' | 'my two younger brothers sleep.' | | |
| | khici-na | 'two thieves' | | | |
| | khici-na cenci | 'two thieves ran away.' | | | |
| (4.4) | cucu-mu | 'children' | | | |
| | cucu-mu khemu ham-khusta? | 'Where do children go?' | | | |
| | silpu-mu | 'birds' | | | |
| | silpu-mu saulola ham-camu | 'the birds lost from the jungle.' | | | |

The dual suffix $<-nu>$ and plural suffix $<-mu>$ in all types of nouns, and in both animate and inanimate objects. However, there is plural suffix $<-ham>$ in honorific nouns as in (4.5).

| | GEN | DAT | GER | NOM/ABSL | REFL |
|-------|-----------|--------------------|-----|----------|------|
| (4.5) | pi-pi-nu | 'two grand mother' | | | |
| | pi-pi-ham | 'grandmothers' | | | |

4.3 Gender

Dumi language does not use grammatical gender, so it does not distinguish masculine and feminine nouns as well as adjectives. Lexical gender is rarely found. Following are the examples that distinguish feminine from masculine nouns. Example (5.6) shows that the morphology of the gender marking system is $<m>$ for feminine and $<p>$ for masculine. This is related to proto-typical Tibeto-Burman feature. In some relational words, inanimate words and imperfective deverbalized words the suffixes $<-pa/ba>$ and $<-ma>$ are used for the male and female respectively in Dumi language.

i. Relational words

| | GEN | DAT | GER | NOM/ABSL | REFL |
|-------|---------|-------------------------|-------------------------|----------|------|
| (4.6) | a. papa | 'father' | | | |
| | | mama | 'mother' | | |
| b. | epa | 'father' (with address) | | | |
| | | ema | 'mother' (with address) | | |
| c. | pa?a | 'father' (with address) | | | |
| | | ma?a | 'mother' (with address) | | |

ii. Non-animate words

| | GEN | DAT | GER | NOM/ABSL | REFL |
|-------|-----------|------------|--------------|----------|------|
| (4.7) | a. khliba | 'male dog' | | | |
| | | khlibame | 'female dog' | | |

iii. Imperfective deverbalized words

| | GEN | DAT | GER | NOM/ABSL | REFL |
|-------|---------------|---------------------------------------|-----|----------|------|
| (4.8) | a. Kindzrukpa | 'male timid' | | | |
| | Kindzrukma | 'female timid' | | | |
| | silimaKpa | 'male-dance-leader in sakela dance' | | | |
| | silimaKma | 'female-dance-leader in sakela dance' | | | |

Thus in Dumi, the gender marker is limited in productive, in some relational words and in some words refer to the bird and animals are not marked by $<-pa/ba>$ and $<-ma>$ suffixes as in (5.9).

| | GEN | DAT | GER | NOM/ABSL | REFL |
|-------|-----------|--------------------|-----|----------|------|
| (4.9) | a. chwara | 'male/female goat' | | | |
| b. | wa | 'brother/sister' | | | |

Contd ...

तुरचुको वशावली र त्यसका स्रोतहरू

प्रस्तोता: द्युतरभक्त दुमी राई

दुमी राईहरूको २१ पाढ्हाहरूमध्ये तुरचु एक पाढ्हा हो । तुरचुहरूको मुख्य बसोबास क्षेत्र खार्मी, साबु, जालपा ससर्का र नेपा गा.बि.स. हो । यसबाहेक बसाई सराईको कममा पाँचधर फिदिमतिर पनि बसोबास भएको पाइन्छ । तुरचु वंशका केही व्यक्तिहरूले आफूलाई हामी चामलिङ् राई है भन्ने पनि गरेको पाइन्छ । नेपालीवासी तुरचु जसलाई त्यहाँ तिरछा भनिन्छ उनीहरूले आफूलाई चामलिङ्ले भाई तुल्याएको कुरालाई स्वीकार्नु हुन्छ । तर ८० वर्षीय भक्तबहादुर तुरचु उर्फ मलेनी भन्नुहुन्छ—“हामी चामलिङ् नै हौला तर दुमी राईहरू भनेर यत्तिका वर्ष चिरपरिचित भै सकेका अवस्थामा हामी दुमी राई नै भएर बस्त चाहन्छौ, चामलिङ् भएर बस्त कुनै सोख छैन ।” पुर्खा मलेनीको मात्र कुरा होइन रावाखोला तापखोला फाँटमा तुरचुहरूलाई दुमीबाट पञ्चाएर चामलिङ् भन्नु सम्पूर्ण दुमीहरूको चिन्तनभन्दा बाहिरको कुरा हो । आफ्नो दुमी वंशी तुरचुलाई कसरी चामलिङ् भन्न सक्लान् दुमीहरूले, यो सोचभन्दा वाहिरको विषय हो । तुरचुहरू चामलिङ् राईहरू बसेको नेपालाउँबाट आएका हुन् भनेर सबैलाई चामलिङ्को दर्जामा राख्नु कर्तिको चैज्ञानिक हुन्छ । यो पनि जिम्मेवारीपूर्वक सोचिनु पर्दछ । त्यसो त दुमी सरचुहरू पनि नेपा र सोल्मामा धेरै संख्यामा रहेका छन् । अहिलेका किरात राईहरूका पुर्खाहरू खोलुबाट आउँदा अरूण पछ्याउँदै भोजपुरको सिक्केल त्यसपछि दिक्केल र त्यहाँबाट पनि कोही सिम्पानी दुम्देल, कोही सोलु मुक्लीतिर लागेको किंबदन्ती पाइन्छ । तिनीहरू सबै चामलिङ्क्षेत्रबाट गएकाले सबैलाई चामलिङ् भन्न मिल्दैन । भोजपुरबाट आउने सबैलाई बान्तावा भन्न पनि सकिदैन । तर पनि

यो एउटा ऐतिहासिक खोजको विषय हो । सापू ससर्का र खार्मीवासी तुरचुहरूको भाषा संस्कृति र आजसम्मको सामुहिक हातेमालो एउटै दालो, एउटै सुप्तुलु, एउटै सुबुकु, लोली, बोली, भेषभूषा, खानपानको कारणले तुरचुहरू दुमीको एउटा अनन्य वंशको रूपमा रहेको पाइन्छ ।

तुरचु पाढ्हाका वंशावली निर्माणका स्रोतहरू :-

१. भक्त बहादुर तुरचु उर्फ मलेनी, साबु -

साबु गाउँको एक बृद्ध जेठ पिताको रूपमा आजतक गाउँको शोभाको रूपमा बाँचीरहनुभएका पूजनीय पिता भक्तबहादुर तुरचु राई किरात धर्म, संस्कार, संस्कृतिका ठूला तायामी हुनुहुन्छ । साबु गाउँमा प्रथ्यात मारुनी नचाउने मादलेको रूपमा पनि उहाँ स्थापित हुनुहुन्छ । उहाँका मुक्तकपठबाट निस्कने मारुनीको गीतले कसैलाई पनि नपगालीरहन सक्छैन । गायन, संगीत र नृत्य तीनवटै कलाका पारखी यी व्यक्तित्व ८० को पय लागेर पनि हरेक तिहारहरूमा मारुनी खेलाएर सबैलाई खुसी बाँड्न माहिर हुनुहुन्छ । बिलहनी, ख्याली, टप्पा, समला, गर्ड, भयाउरे यी सबै उहाँका मारुनी राशका विधाहरू हुन् । स्वर ज्यूकात्यूँ छ । बुढो हात मादलको दुईतालमा मजाले घुम्छ । “हाय ! हाय ! मलेनी” भन्नै गीत गाउँनु उहाँको एउटा सोखको विषय पनि हो । आफै बडाबाबुको पालादेखि आफू मारुनी वा मलेनी भई अघि युवापुस्तामा पनि नाचेको र अहिले पनि बरिष्ठ मादलेको रूपमा भुमिका निर्वाह गर्दै गाउँका यस्ता धेरै युवाहरूलाई मादले, मारुनी वा मलेनी बनाई नचाई आफू पनि बुढो भैसक्नु भएको छ र अरूलाई पनि बुढो बनाईसक्नु भएको छ । त्यसैले नै होला उहाँको नाम “सलेनी” रहन गएको ।

यी जेष्ठ कलाकार कलामा मात्र होइन गाउँका सुखदुख सबै कार्यहरूमा तायामीको रूपमा पनि सक्रिय हुनुहुन्छ । त्यसैले उहाँ दुमीहरूको इतिहास, वंशावली, भाषा, धर्म, संस्कार संस्कृतिवारे धेरै अनुभव र ज्ञान राख्नुहुन्छ । तुरचुपाढ्याका धेरैजसो वंशावलीका ज्ञाता उहाँ नै हुनुहुन्छ । यस्ता बृद्ध पुर्खाले निर्देश गर्नुभएको मुदुमहरूलाई हामीले बचाएर राख्नुपर्छ भन्नेकुरा सबैले भुल्न हुँदैन । उहाँको ज्ञान, अनुभव र शीपलाई अहिले नै युवापुस्ताले उतार्न सके भातिको लागि अनन्य सम्पत्ति हुनेछ भन्ने कुरामा दुई मत हुँदैन । होइन भने मृत्युपछिको पछाउले केही उपलब्धि हुँदैन ।

भक्तवहादुर तुरचुको भनाईमा तुरचुको उत्पत्ति सम्बन्धी किंवदन्ती यस प्रकार रहेको छ:- तुरचुहरू अधि भोजपुर छिनाम्कुमा रहने सुनापा सुनमा राजाको सन्तान हुन् । ति राजाहरूको आनीवानी के थियो भने नझ्ले केलाएको चामलको भात मात्र खानु पर्ने, सित उधाएर धैला भरेको पानीले मात्र नुहाउनु पर्ने, पानी पिउनु पर्ने र अमलाको पातलाई नझ्ले चिरेको सिन्काले उनेको टपरीमा मात्र खान्की खानुपर्ने विशेषता थियो । यस्तो राजा भएकाले रैतिहरूलाई साहै फिजो पिर भएको थियो । यस्तै परिवेशमा एकपटक कोयीका पुर्खाहरू सिकार खेल्दै छिनाम्कु सिरका घना जङ्गलतिर पुगेछन् । सिकार खेल्दाखेल्दै ढिला भएछ । बाटो अलमलिएर यत्ता न उत्ता भएपछि वनमै वास परेछ । वनमा बाघभालुको डरले रूखमाथि बसेछन् । भोक तिर्खा असाध्य लागेको थियो तर खानु पिउनु केही थिएन । मान्द्रेको घर कतापर्छ भन्नेसमेत थाहा हुन नसकेपछि रूख चढेर हेर्दा निकै टाढा दिसामा एकठाउँमा आगो बलेको देखे । तत्काल त्यताजाने आँट नभएकाले त्यतैतिर धनुको तिर तेर्छ्याएर राखी जसोतसो रात काटे । भातिपल्ट उज्यालो

भएपछि धनुको तिरले देखाएको निशानातिर लागेछन् । जाँदाजाँदा कोही मुशिकलले त्यहाँ एउटा मानिसको घर भेटी खानपिन मागेर खाएछन् । कुरागाँडै जाँदा घरभेटीले उनीहरूलाई पिरमार्का दिने मानीनसबन्तुको राजाको वारेमा पनि कुरा बताएछ । त्यसपछि कोयुले भनेछ “त्यसो हो भने म तिमीहरूको राजालाई मारीदिन्छु ।” कसरी माझ्हौं त भन्दा “राती निन्द्रामा पारेर मारीदिन्छु ” भनेछ । नभन्दै कोयुले रातको समय पारेर राजालाई मारीदियो । राजा मारिएपछि मेलामी नाम गरेको भाई जो मन्त्री थियो उ पनि भागेर ज्यान जोगाउन मावलीगाउँ रतन्था प्वाँला आएर बसेछ ।

केही समय मावलोमा बसेपछि उ केरी छिनाम्कु नै फर्किने सुरले बाटोसाग्यो । फर्कदा बाटो अलमलिएर साप्सुखोला हुँदै छिनाम्कु पुरनु पर्ने मा मेवाखोलातिर लागेर मेरपा राजाको राज्यकेन्द्र हालको नेपालमा आईपुगेछ । छिनाम्कु पुरनु पर्ने भएकाले सरासरी बाटो लाग्दै थियो, यत्तिकैमा एउटा नौलो मानिस हिँडेको चालपाई कोही शत्रुपो हो कि भनी मेरपाले बुभनको लागि छोराहरू पठाए । मेलामी छिटो छिटो हिँडेर डाँडा काट्न लागिसकेको बेला राजाका छोराहरूले केही सोधपुछको लागि त्यही रोकिन आदेश गरे तर मेलामी नसुनेभैंगरी खुरुखुरु हिडिनै रहे । त्यसैले राजाका छोराहरूले एकतिर हानी पठाउँदा छेपारीमा लागेर घाइते भएपछि मेलामी रोकिए । त्यसपछि उनलाई राजाको सामु उभ्याई सोधपुछ गरे पछि मेलामीको परिचय खुल्यो । यसपछि उनलाई घाउसञ्चो बनाउन दबाईमुलो गरीदिए । पालनपोशाण गरेर राखी युद्धमा लड्न साथी हुन्छ भनी वाबुखुँ र ठुड्महैंपछि अर्को

धर्मपुत्र बनाएर मेलामीलाई अंशदिर्ह राखे । तत्काल मेरपावंशको खार्मीलेहरूसंग खर्कको विषयलाई लिएर मुद्दा परेको थियो । बेलाबेलामा लडाई पनि हुन्थ्यो । वाबुखुं र ठुङ्महैं लडाइमा जान्छे तर लेकको फुर्केको तिर बनाएर हानाहान गर्दै । त्यसैले हारजित कहिल्यै हुँदैनथ्यो । यो देखेर एकदिन मेलामीले भनेछ- म पनि दाज्युहरूसंग लडाइमा जान्छु ।”वाबुखुं र ठुङ्महैंसंग त धनु थियो उनको भने थिएन । त्यसैले खास्टोका गोरेसो (फोला जस्तो आकार) बनाएर च्याप्टो च्याप्टो ढुङ्गो हालेर गएछ । अरूले धनुकाँडा हान्नथाले उनले चाहीं गोरेसोमा लुकाएको ढुङ्गा भिक्तै बर्षाउन थालेछ । च्याप्टोढुङ्गा हुइकिएर जाँदा धुईगर्दै ठूलो आवाजकासाथ जान्थ्यो । यो डरलागदो आवाज सुनेर शत्रुहरू “लौ बमगोला हान्न थालेछ” भनी ज्यान जोखाउन लडाईको मैदान छोडी भागेछन् । त्यसपछि बल्ल उनीहरूले आफ्नो खर्कको किल्ला बाँधेर सानकासाथ घर फर्की भाइले देखाएको बहादुरीपनको बखान बुबा मेरपालाई सुनाए । मेलामीको यस्तो करामत देखेर मेरपा अति खुसीभई त्यसदिनदेखि मेलामीको नाम जितासिंह भनेर राखिए । उनै मेलामी तथा जितासिंहको नाम तिरछा उर्फ तुरचु हो । नेपाली तिरछा भन्छन् भने दुमीखोलामा तुरचु भन्छन् । तिरछाको अर्थ धर्मपुत्र हो । तुरचुको पाँचौ वंश लुङ्जीती र सहजीति नेपालाट खार्पा धेम्पाखर्क आई बसे । त्यहाँ पनि सहज नभएकाले ससरकाको सामेर भने ठाउँमा केही समय बसे । फेरी त्यहाँ पनि नबसी सहजीतीलाई छाडी लुङ्जीती चाहीं हालको सापुगाउँमा आई बसेका हुन् ।

२. पुर्बधन तुरचु राई, साबु :

तुरचुका अर्का महत्वपूर्ण वंशावली स्रोतदाता हुनुहुन्छ - पूर्बधन तुरचु राई । कानले त्यति भर पाउनु हुन तर पनि किरात भाषा, धर्म, संस्कार, संस्कृतिप्रति उहाँ सचेत हुनुहुन्छ । उहाँले लुङ्जीतीतर्फका सम्पूर्ण वंशावली उपलब्ध गराउनु भएको हो । गाउँधरमा हुने विवाह भोजहरूमा उहाँ श्लोक गाउन निकै सिपालु हुनुहुन्छ ।

३. मनबहादुर तुरचु राई, साबु -

तुरचु वंशावलीका अर्का स्रोतदाता हुनुहुन्छ मनबहादुर तुरचु राई । उहाँले पनि ग्रहनाथ, अर्थपतितर्फको वंशावली उपलब्ध गराउनु भएको हो ।

४. श्रीबहादुर, धनमाया तुरचु राई, साबु -

यी द्वय व्यक्तित्वहरूबाट मुक्धनतर्फको वंशावली टिजे कार्य गरिएको हो ।

यसैगरी मलेनीका दुई सुपुत्र श्री शुकबहादुर र भूमिराज राई र पुर्बधनका सुपुत्र शिक्षक दिलबहादुर राईहरू, मनीराज तुरचु राईको छोरा हर्कमनी राईको सहयोग पनि वंशावली निर्माणमा प्राप्त भएको छ । उहाँहरू सबैलाई एकमुष्ट रूपमा यो प्रस्तोता हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छ ।

५. मणि तुरचु राई, नेपा :

नेपालासी मणि तुरचु राई हाल किरात राई यायोक्खा ललितपुरका अध्यक्ष हुनुहुन्छ । उहाँको भनाईमा नेपाली आएर वस्ने विविधपाद्धि किराती राईहरूमा पाचौं वंश तुरचुहरू हुन । त्यहाँ सबभन्दा पहिले चामलिङ वंशी मेरपा भन्ने व्यक्तिका सन्तान वसोवास गरेकाले उनैको नामबाट मेरपा हुँदै नेपा भएको हो भने भनाई उहाँले पुर्खाहरूबाट सुन्दै आउनु भएको हो । उहाँको भनाईमा मेरपाको दुई श्रीमतीहरूबाट जेठीबाट वाबुखुम र कान्छीबाट ठुमाहाँ जन्मे । वाबुखुमका छोराहरू हवाल र ठाँव र ठुमहाँबाट सिमहाँछा र दिलुमहाँछा जन्मे । यी

चारभाई छोराहरू बाहेक पाँचौ पुत्रको रूपमा तिरछा (तुरचु) लाई मेरपाले धर्मपुत्र राखेको हुन । त्यहाँदेखि नै तिरछाहरू चामलिङ्गको एक वंशको रूपमा समावेश भएका हुन । यसमा मणि राई र भक्तबहादुर तुरचुको भनाईमा थोरै अन्तर रहेको पाइन्छ । भक्तबहादुरको भनाईमा चाहीं मेरपाले मेलामीलाई नै धर्मपुत्र राखी तेश्रो छोराको रूपमा तिरछा पाछा दिएको भन्ने भनाई रहेको छ भने मणिको भनाईमा चाहीं मेरपालो चारजना नातीहरू-हवँलछा, ठावँछा, सिमछा र दिलुमहँछा पछि पाँचौ सन्तानको रूपमा मेलामीका वंशलाई तिरछा पाछादिई धर्मपुत्र राखेका हुन भन्ने भनाई रहेको छ । यी दुवै भनाईहरूले तिरछाहरू चामलिङ्गहरूकै रक्तवंश हुन भन्ने प्रमाण सिद्ध हुँदैन । तरपनि जुन खोलाको दुवाली उही खोलाको चपरी भनेजस्तो अव नेर्पावासी तुरचुहरूले आफूलाई चामलिङ्गबाट पृथक भएर दुमीमा जानु भनेको पुर्खोली संझौता र मान्यतालाई तोड्नु हो भन्ने मान्यता रहेको पाइन्छ ।

तुरचु वंशीहरूलाई यो जानकारी अनुरोध छ की यो नै अन्तिम वंशावली प्रकाशन होइन । हाललाई तपाईंहरू समक्ष छलफलको लागि प्रस्तावित गरिएको मात्र हो । यसलाई तुरन्त सबै तायामी,, नागिरे धामी, वंशावलीमा चासो राख्ने व्यक्ति पुरुष, महिला र भएसम्म महिलाको नाम समेत थप गर्नेगरी विद्वत ढंगले छलफल चलाई थपघट, संशोधनगरी अन्तिम वंशावली प्रकाशनको लागि तपाईंहरू आफैले आफ्नो पूर्ण वंशावली निर्माणार्थ पहलगरी तुरचु पुर्खाहरूको सान मान र प्रतिष्ठालाई उचाइमा पुर्याउन पहल गर्न हुन हार्दिक अनुरोध छ । एउटा भनाई छ आसिर्वाद दिने मुखहरूभन्दा सेवागर्ने हातहरू महान हुन्छन् । तिनै हातहरूले हाम्रो पुर्खाहरूको इतिहास कोर्न एकपटक होस्टेमा हैसे सबैले गरौ । आगामी वंशावली बनाउँदा ध्यान दिनुपर्ने कुराहरू :-

- पुस्तामा आउने कुनै एक व्यक्तिको नम्बर अर्को व्यक्तिको नम्बरसंग वरावर भएमा दाज्यूभाई, एक


- नम्बर तल परेमा कम नम्बर हुने भतिजो र दुई नम्बर तलपरेमा नाती बाजेको साइनो पर्ने प्रकारले मात्र वंशावली निर्माण गर्नु पर्नेछ । नम्बर नमिलेको वंशावलीलाई मान्यता दिइनेछैन ।
- साइनो केलाउँदा वल्लटोल पल्लटोल वा एक वंशदेखि अर्को वंश वीचमा खास व्यक्तिहरूको वीचमा केलाउनु पर्नेछ ।
- वंशमा कुनै व्यक्तिहरू सामाजिक, धार्मिक, सास्कृतिक कार्यको कारणले स्थाती कमाएका छन् भने छोटकरीमा तिनीहरूको चिनारी पनि गराउनु पर्नेछ । जस्तो : रसुले धामीको मुनीबाट- प्रख्यात कुवी सलेमी धामी भनी जनाउनु पर्नेछ ।
- यदि कुनै व्यक्तिको शाखा वा छोरीहरू मात्र छन् भने उनीहरूको नाम उल्लेख गर्न कदापी नछुटाउनु होला र अर्ल महिलाहरूको नाम पनि थाहा पाएसम्म उल्लेख गर्नु पर्नेछ ।
- नाम लेख्दा जेठोबाट माइलो हुँदै क्रमशः लेख्नुपर्नेछ ।
- वंशमा नागरिकताको नाम भन्दा चलनचल्तीको बोलाउने फूल नाम प्रख्यात हुनेहुँदा सो नाम पनि ब्राकेटमा उल्लेख गर्नु पर्नेछ । जस्तो : भक्तबहादुर राई मलेनी (प्रख्यात मादले), जैबहादुर वलक्या राई (प्रख्यात रसुले धामी) आदि ।
- वंशावली निर्माणमा संलग्न सम्पूर्ण व्यक्तिहरूको नाम, उमेर, पाछा तथा वतन स्पष्ट खुलेगरी लेख्नेर राख्न हुन पनि अनुरोध छ जसको नाम आगामी प्रकाशनमा संलग्न गरिनेछ ।
- अन्त्यमा आफ्नो वंशावलीको निर्माणमा आफै जुटेर पुर्खाको इतिहासलाई जोगाओ ।

नोट: वंशावलीको पृष्ठ दोस्रो, तेस्रो मन्त्रोमा सोही वंशावलीको पृष्ठलाई
क्रमशः १, २, ३ मानी हेर्नुहोला ।





तुरयुको वंशावली

वंशावली




वंशावली



९. हाँचवर्ण (हाँचबर)

९. रमनसिंह (फिल्के) (काई)



शुभ-दिपावली २०६६
तथा किरात पर्व उधौलीको
उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना ।



सुश्री अप्सरा राई
बाबेश्वर, काठमाडौं



७. असारधन (ससकाबासी)

८. सेगुन (सा)

९. जंगध्वज (जे)

१०. उडुमान
(धनराज) (जे)

११. सेतुमान ११. जगतबहादुर (जे) ११. साकीधन (का) ११. धनकुमार (का)

१२. प्रसाद

१३. जयराम

१२. दिपक १२. दिलचन्द्र १२. बालचन्द्र १२. मतिचन्द्र १२. टिकराम १२. राजमनी १२. प्रताप

(नि.)

१०. वीरबहादुर (का)

१२. टिकराम

१२. नरेन्द्र

१२. दुर्ग ब.

१२. मसुले

१०. मौलीधन

(जे)

१०. जीतबहादुर

(मा)

१०. उत्तमनी

(अ)

१०. वीरबहादुर

(का)

११. हिमालध्वज ११. रामकुमार
(मुड़)

१२. अतम्बर

१२. जस्तमान
(मञ्जुल)

७. मुकधन (मुकदल) (ससकाबासी)

८. हर्कसिंह

९. साकीधन

१०. श्रीबहादुर, धनमाया
(वंशावली शोतदाता)

११. रामबहादुर ११. त्रिताल ११. भूपालसिंह
(मोरड ब.)

१२. कुमार १२. जंगबहादुर १२. ?

११. माहाजीत ११. कर्म ११. मन बहादुर
(जे) (जे) (मा) (नि) (का.जे)

१२. नरेन्द्र

१२. गञ्जु

१२. पर्शु
(दान ब.)

१२. भकुरे
(दुर्गप्रसाद)

११. टेकबहादुर
(सा)

११. कालमान (मा)
(निसन्तान)

११. जसबहादुर
(काई) (बसाह ब.)

११. मुगाधन
(अ)

११. प्रताप
(लेटाड ब.)


♀

१२. मौलीधन १२. देवानसिंह १२. हिराधन १२. रत्न

१२. सनद

१२. इन्द्र ब.

१२. मिलन (रितन)




**शुभ
दिपावली**
२०६६
तथा किराँत पर्व
उधौलीको उपलक्ष्यमा
हार्दिक मंगलमय
शुभकामना ।

घौलविर राई
तथा परिवार
बोस्टोन, अमेरिका

शुभ-दिपावली २०६६ तथा किराँत पर्व
उधौलीको पावन अवसरमा
देश-बिदेशमा रहनु भएका सम्पूर्ण दाजुभाई
दिदीवहिनीहरूमा सुख, समृद्धि, सु-स्वास्थ्य,
दिर्घायू एवम् उत्तरोत्तर प्रगतिको
हार्दिक मंगलमय शुभकामना ।

चन्द्र प्रसाद राई
 अध्यक्ष
फूल मुन ओमरसीज प्रा.लि.
 संखमुल, काठमाडौं, फोन : ००७७७-१-४७८५४९२ / २३२४९९८
Lic No. 313/059/60
E-mail : fullmoon@wlink.com
Website : www.fullmoonoVERSEAS.com
 विश्वसनीय, तथा भरपर्दो बैदेशिक रोजगारीको लागि
 हामीलाई सम्मन्नुहोस् ।

राईचुको वंशावली र त्यसका स्रोतहरू

प्रस्तोता: घुतरभक्त दुमी राई

दुमी किरात राईको एक पाञ्चाको रूपमा रहेको राईचु पाञ्चाको उत्पत्तिको वारेमा घतलागदो मिथक पाइन्छ । मिथक अनुसार हौचुर गाबिस अन्तरगत हाल गुरुडहरू वसोवास गर्ने पोखरीगाउँको पोखरीमा रहेको बाँझोको रूखको टोढकामा रहने लेलेदुम देवताको छोरालाई खबचुका पुर्खाहरूले अकस्मात फेलापारी आफैसँग राखी हुर्काई बढाई ठूलो बनाएपछि खपतेम नामका आफै बहिनी वा छोरीसँग विवाह गरिए । त्यसै दिन खबचुहरूले लेलेदुमको छोरालाई लौ आजदेखि तिमी हामी जस्तै राई भयो भनी राईनाम्चु वा राईचु (राईको छोरा) को रूपमा सम्मान दिए । त्यसैकारणले राईचु पाञ्चाको उत्पत्ति भएको हो भन्ने एकमत रहेको पाइन्छ । यसलाई वर्तमान ससरकावासी राईचुहरूले पनि स्वीकार गरेका छन् । यही पोखरीगाउँमुनी एक गाउँको नाम राइसिङ्गे रहेकाले संभवत ति नै राईचुहरूको बंश यस ठाउँमा बस्तै आएका थिए । यी राईचुहरू हाल पनि हौचुरको राइसिङ्गेरा रहेका छन् । त्यसैगरी राईचुहरू जालपाको ससका, खार्ताम्छाको मामातिम, सप्तेश्वरको मालदेल र अन्य क्षेत्रहरू ओखलदुङ्गा, इलाम, पाँचथर फलैचा र विदेशमा सिकिम, दार्जिलिङ्गसम्म पनि छरिएर रहेको पाइन्छ । राईचुहरूको वंशावली टिपन २०५३ सालतिरैबाट शुरू भएको हो । केही सुदूर क्षेत्रलाई छाडेर बंशावलीले २०६१ मै थोरबहुत पूर्णता पनि पाएको हो तर विविध कारणहरूले यतिखेर मात्र तपाईंहरूको हातमा फन्सिकिमले यो वंशावली पुन्याउन सफल भएको छ । आशिर्वाद दिने ओठहरूको अलवा सेवा गर्ने हातहरूको अभाव आजतक खड्किएकाले पनि यो हालतमा पुग्नु परेको कारणलाई नकार्न

सकिन्न । जे होस जे छ हाम्रो ऐतिहासिक सम्पत्तिको रूपमा यो दस्तावेज यहाँहरूको हातमा आइपुगेको छ । पाठकहरूको सल्लाह सुभाव, आलोचना र समालोचनाको लागि हार्दिक स्वागत छ ।

उक्त वंशावली संकलन गर्दा निम्न स्रोतदाताहरूको सहयोग प्राप्त भएको छ -

१. स्वर्गीय, जनक राईचु राई, भू पू दुकिराफ केन्द्रीय सल्लाहकार, ससका -

हथपु, चासुमी, बुलुमी, तायामीको रूपमा रहनु भई लामो सामाजिक सेवामा आफ्नो जीवन अर्पण गर्ने स्वर्गीय जनक राईसँग धेरैपटक प्रस्तोताले राईचु राईको वंशावली वारे छलफल र टिपन गरेको थियो । उहाँले लेलेदुमको पुस्तादेखि वर्तमानसम्मको वंशावली बताउनु भएको थियो । उहाँले भन्नु भएको थियो- “म शान्त ठाउँमा बसेर राम्रो वंशावली लेखेर दिउँला ।” उहाँ यस वीचमै स्वर्गारोहण हुनु भएकाले लिखित वंशावली त प्राप्ति हुन सकेन तथापि पुर्खाको बोलीलाई नै मुख्यतया यस वंशावलीको आधार बनाइएको छ । यसको साथै स्वर्गवासी जनक राईचुराईको आत्माले चिरशान्ति पाओस् भनी पारुहाड नायमसँग प्रार्थना पनि छ ।

२. रामकुमार राईचु, सप्तेश्वर, मालदेल, हाल लेटाड ४ -

दुकिराफका पुरानो श्रष्टा कार्यकर्ता तथा प्रारम्भिक कार्य समितिका सक्रीय सदस्य राईजी पेशाले एक शिक्षक हुनुहुन्छ । उहाँले २०६१।२२ मा आफै प्रयत्नबाट राईचुको एकपूर्ण वंशावली बनाई यो प्रस्तोतालाई उपलब्ध गराउनु भएको थियो । त्यस वंशावली दस्तावेजमा भनिएको थियो- “यो वंशावलीको खेसारूप

एउटा सानो प्रयास मात्र हो र यो अपूर्ण पनि हुन सक्तछ। यसलाई सच्चाएर पूर्णरूप दिनका लागि म सम्पूर्ण राईचु बन्धुहरूलाई अनुरोध गर्दछु।” यो वंशावली निर्माणगर्दा उहाँले कावादेलका ८१ वर्षीय हाल स्वं पितृधामी बिगधन राईचु ससरकाको जसबहादुर र पदमबहादुर राईचु घलेगाउँको कटकबहादुर राईचुको सहयोग लिनुभएको उल्लेख गर्नु भएको छ। यसको साथै कटकबहादुरको भनाईमा लेलेदुम बाजेको बिवाह खबचुको कान्छीचेली खपतेमसंग भएको कुरा पनि उल्लेख गर्नु भएको छ। धन्यवाद छ, पूर्वज मालदेल निवासी श्री रामकुमार राईचु दुमी राईलाई। यो वंशावली निर्माण गर्नमा उहाँको ठूलो योगदान रहेकोछ।

३. जसबहादुर राईचु राई, ससर्का, दुकिराफ भूपू केन्द्रीय सदस्य-

उहाँ वर्तमान पुस्तामा एक तायामीको रूपमा दुमी राईचुहरूको समाजमा सेवकको रूपमा रहनुभएको छ। इतिहास, भाषा, धर्म, संस्कृति, वंशावलीसम्बन्धी उहाँसँग धेरैपटक छलफल भएकोछ। यसले वंशावलीलाई निखारपन ल्याउन ठूलो बल मिलेकोछ।

४. गोकुलमान राईचु राई, सप्तेश्वर मालदेल -

बेलायती सेनाबाट अवकाशप्राप्त यी व्यक्तित्व खेतीकिसानमा साहै परिश्रमी हुनुहुन्छ। मालदेलमा एउटा खियालु, बुलुमी, चासुमीको रूपमारही हाल धरानवासी हुनुभएकोछ। उहाँले मालदेलतर्फको माइलो अदिलतर्फको सम्पूर्ण पुस्तावली बताएर वंशावली निर्माणमा ठूलो सहयोग पुऱ्याउनु भएको छ।

५. धनराज र राजन राईचु राई, खार्ताम्छा मामातिम -

ससरकाबाट पूर्व लागेका साखामदेउ खार्ताम्छा मामातिम गई बसोबास गरेको ६ पुस्ता भैसकेको छ। भाषा, संस्कार सबै साम्पाड राईहरूसँग साझेदारी भएकाले लगभग नयाँ पुस्ताका मामातिमे राईचुहरू आफूलाई साम्पाड राई भन्न पछि पर्दैनन्। तथापि धनराज राई र उनकै कान्छा छोरा राजन राईको सहयोगबाट शाखामदेउ तर्फको सम्पूर्ण वंशावली टिपन गरिएको हो।

६. प्रेम राईचु राई परदेशी, तेजु राईचु राई (टि.के) तथा जितेन दुमी राईचु राई पाँचधर फलैचा :

हामी खोटाडवासी दुमीहरू काठमाडौंमा गायक जितेन राईसंग चिनजान भएपछि भेटघाटमा सँधै दुमी राई र उहाँको पाढ्ठा कुन हो भन्ने वारेमा कुरा भैरहन्त्यो। साप्रुवाट पाँचधर फलैचा गएको भन्ने उहाँको कथनले हाल साप्रुवासी छाचुड वा तुरचु हुनुपर्छ भन्ने लागेको थियो। तर ती अनुमान सहि निस्केनन्। आखिर २०६३ सालमा फन्सिकिमको कार्यालय चाबेलमा आउनु हुने फलैचावासी जितेन तथा तेज राईचुहरूसंग भएको संयुक्त सानो छलफलमा व्यक्त समानान्तर किंवदन्तीको आधारमा सामे छाचुपु छेकुमा र पाढ्ठा राईचु पर्दछ भन्ने करिब टुझ्गो लागेको थियो। यस्तैमा जुभारु प्रकृतिका प्रेम राई र तेजु राईको पहलमा सोहीसाल फलैचावासी दलवान राईचुहरू रहेका पूर्वतर्फका विविध क्षेत्रहरूको भ्रमणगरी वंशावली संकलनगरी २०६४ सालमा “किरात दुमी (राईचु) वंशावली” नामक पुस्तक प्रकाशनमा ल्याउनु भएको वंशावलीलाई खोटाडवासी रैथाने राईचुहरूको वंशावलीसंग जोड्ने काम गरिएको छ। उक्त वंशावलीलाई दलवान, हर्कदल किरात दुमी राईचु परिवारका वंशावली भनिएको छ

त्यस वंशावलीलाई खोटाड्गे राईचुहरूसंग जोड्ने अर्को आधार भनेको यता जनक राईचुहरूले बताए अनुसार ससरकाबाट मामातेमगाउँ जाने शाखामदेउ हुन् भनी उल्लेख गरिएको र हालका मामातेमवासी धनराज तुरचुहरूले अधुरो ढंगले दलमान/दहमान, अचलसिंह आदि पुर्खाहरूको नाम दिएको र पाँचधर फलैचावासीहरूले प्रकाशन गरेको वंशावलीमा माथिल्लो पुर्खाको नाम समेत दलवान रहेकाले उही दलमान वा दहमान हुनुपर्दछ भन्ने आधारबाट वंश जोड्नेको छ। यसलाई अझै गहकिलो खोजगर्न पर्ने आवश्यकता रहेको छ।

राईचु परिवार” को तर्फबाट सम्पादक प्रेम राई परदेशी र संकलक तेजु राई (टि.के) को सक्रियतामा पाँचथर फलैचावासी राईचुहरूले २०६४ सालमा वंशावली प्रकाशन गरेपछि सम्पादक प्रेम राईचुले २०६४। ६१० मा एकपत्रसहित वंशावलीको प्रति पनि अध्ययनको लागि यो प्रस्तोतालाई पठाईदिनुभएकाले त्यसले त्यसक्षेत्रको छुट वंशावलीको अभावलाई पुरामात्र गरेन हाम्रो चेतनालाई समेत फराकिलो पारेको छ। यो गहकिलो कार्यको लागि फैचावासी राईचुहरूलाई दुमी किरात राई फन्सिकिमको तर्फबाट हार्दिक धन्यवाद छ।

यसरी माथि प्रस्तुत सम्पूर्ण स्रोतदाताहरूको वंशावली संकलन तथा प्रकाशनलाई भेला गरी एकमुष्ट रूपमा यो वंशावली प्रस्तुत गरिएको छ। यहा रामकुमार राईचु राईको भनाईलाई दोहोच्याउदै पुनः अनुरोध गरिन्छ कि कृपया यो नै अन्तिम वंशावली प्रकाशन होइन। निकट भविष्यमा समग्रमा एकाइसै पाइयाको वंशावली एउटा ग्रन्थको रूपमा प्रकाशन गर्ने अठोट गरेकाछौं। त्यसको लागि प्रस्तुत वंशावलीमा तपाईंहरूको आलोचना, सुभाव, थपथट, संशोधन, मूल्याङ्कन मागिएको छ, तसर्थ जे गर्नुद्ध यहाहरूले तुरन्त छलफल गरी आफ्नो वंशावली आफै सच्याई बनाई पुन फन्सिकिमको कार्यालयमा उपलब्ध गराई आगामी प्रकाशनमा योगदान पुच्याईदिन हुन राईचु बन्धुहरूलाई फन्सिकिमको तर्फबाट प्रस्तोता हार्दिक अनुरोध छ।

आगामी वंशावली बनाउँदा ध्यान दिनुपर्ने कुराहरू :-


१. पुस्तामा आउने कुनै एक व्यक्तिको नम्बर अर्को व्यक्तिको नम्बरसंग बरावर भएमा दाज्यूभाई, एक नम्बर तल परेमा कम नम्बर हुने भतिजो र दुई नम्बर तलपरेमा नाती बाजेको साइनो पर्ने प्रकारले मात्र वंशावली निर्माण गर्नु पर्नेछ। साइनो अनुसार नम्बर नमिलेको वंशावलीलाई मान्यता दिइनेछैन।

२. साइनो केलाउँदा वल्लटोल पल्लटोल वा एक वंशदेखि अर्को वंश वीचमा खास व्यक्तिहरूको वीचमा केलाउनु पर्नेछ।
 ३. वंशमा कुनै व्यक्तिहरू सामाजिक, धार्मिक, सास्कृतिक कार्यको कारणले ख्याती कमाएका छन भने छोटकरीमा तिनीहरूको चिनारी पनि गराउनु पर्नेछ। जस्तो : जैबहादुर (रसुले, प्रख्यात सेलेमी धामी) भनी जनाउनु पर्नेछ। नुपुमा तथा पितृत्व कर्ममा नामहरू भएमा अझै खोजी खोजी राख्न हुन र त्यसको एक छुटै विवरण बनाई फन्सिकिमलाई प्रदान गर्न हुन पनि अनुरोध छ।
 ४. यदि कुनै व्यक्तिको शाखा वा छोरीहरू मात्र छन भने उनीहरूको नाम उल्लेख गर्न कदापी नछुटाउनु होला र यसको साथै थाहापाएसम्म अन्य महिलाहरूको नाम समेत उल्लेख गर्नु पर्नेछ।
 ५. नाम लेखदा जेठोबाट माइलो हुँदै क्रमशः लेख्नुपर्नेछ।
 ६. वंशमा नागरिकताको नाम भन्दा चलनचलीको रूपमा बोलाउने पारिवारिक फूलनाम प्रख्यात हुनेहुँदा सो नाम पनि ब्राकेटमा उल्लेख गर्नु पर्नेछ। जस्तो : जनक (डम्बर बहादुर)।
 ७. हिनजोशीको पालामा जिपुहरूलाई छुटै पाइया दिइएको भन्ने कथन छ यसका कारणहरू उल्लेख गरी विवरण तयार गर्न हुन पनि अनुरोध छ। वंशावलीमा कसैले हिनजोशी र कसैले चार्सुसंग जिपुलाई जोडेर फूपु र भैदीनी पट्टिका सन्तान भनिएको पाइन्छ। यसको पनि तथ्यपरक कुरा के हो खोज गर्न आवश्यक छ।
 ८. वंशावली निर्माणगार्दा सहयोग पुच्याउनु सम्पूर्ण व्यक्तिहरूको नाम, थर, उमेर, वतनसमेत उल्लेख गर्न हुन अनुरोध छ।
- अन्त्यमा पुन : निकट भविष्यमा एकमुष्ट रूपमा प्रकाशन हुने वंशावली निर्माणको लागि आजैदेखि कार्यशुरू गर्नहुन सम्पूर्ण दुमी बन्धुहरूलाई हार्दिक अनुरोध गरिन्छ।


राईयण्ठो तंशावटी

१ तेलेदम् २ राहु ३ कोखल् ४ तम्राज् ५ चार्ष

६ हिन्दौशी



੭ ਅਦਿਲ



੭ ਟੋਕਣ

२ दीर्घिसंह
(हीनुर राजीभेम व.)

२ स्वरूपयोज

१९ जानवरी

२ रुत्तवीर (का)

२ इन्द्रवीर (जे)

२ स्वरूपधोज

२ दीर्घिये

भाष्यिक पत्रिका

德
才
學
2

१०

११ देवकाल (जे) ११ मनिलाल (का) ११ गजयमाल (श)

卷之三

१६ व्यवहार व. १७ टेक्सलसिंह (का)
१८ (जे)

१३ कप्ताने
(बनेसपाली व.)

(四) 計算機之應用

१० रामधोल
[संदेशपानी वा। दिन।]

Ob
(Alluvium)


११ गोदावरी ११ उत्तर

१९ कीरिमात्र १९ रणकमार १९ शब्दल १९ लघुकल


卷之三

पंशावली

८ जालिये



८ जालियाँ




१० बीर बहादुर

११ सनारज

११ दोलत सिंह


११ मणिलाल

१० जमात बहादुर



१३ कुमार
१३ नरेश
१३ शक्तीर
१३ विलाल

१० लाल बहादुर



१३ रामकुमार
१३ माटिव
१३ संयोक (उत्तम)

१३ दर्ब


शून्य-दिपावली

२०६६


तथा

किरैत पर्व उधौलीको
उपलक्ष्यमा हादिक मंगलमय


शून्यकामना ।




राजकुमार राई
संख्यासंग्रह




५ सर्यमान (देउलामा)



५ गर्जमाल (अन्तरे)



५ पन्दवीर (खन्तरे)



हजुर पाढ्याको बंशावली र त्यसका स्रोतहरू

प्रस्तोता: चुतरमक्त दुमी राई

२१ पाढ्यमा विभाजित दुमी किरात राईहरूको वंशावलीमा यस पटक रावाकू तरेर माखिपा जाने डिबुपेल (तेल) का चार बंशीहरूमध्ये हजुर पाढ्याको वंशावली प्रकाशनमा ल्याउने प्रयत्न गरिएको छ। अन्य तीन पाढ्यहरूमा हलक्सुको २०५८, वलब्पाको २०५९ र खारुबुको २०६१, सालमा वंशावली प्रकाशनमा आइसकेको छ। हजुर पाढ्याको वंशावली निर्माण गर्ने काम २०५४ बाट शुरू गरेको हो। हजुरहरूको मौलिक वसोवास खोटाङ जिल्लाको माक्पा, बेल्ला, छुका, इलिम, लुम्दु रहेको छ, भने पछिल्ला समयमा सुनसरीका विभिन्न क्षेत्रहरूमा पनि छिटपुट वसोवास गरेको पाइन्छ।

जिम्मेवारीपूर्वक कार्य गर्न ज्यादै कष्टप्रद हुन्छ, तर यसले प्रतिफल पनि राम्रै दिन्छ। हजुरको वंशावली प्रकाशन गर्नलाई पनि सजिलो थिएन। यसको लागि त्याग, समय र अठोटको खाँचो थियो। त्यस अठोटलाई पुरा गर्न आदरणीय तपाईं हजुरहरूको सामुहिक प्रयत्नको जति प्रशंसागरे पनि अपुरो नै हुनेछ। तपाईंहरू जसले यो वंशावली निर्माणमा सहयोग पुऱ्याउनु भयो उहाहरूलाई वंशावलीको स्रोत मानीएको छ। ती स्रोतहरू यस प्रकार छन।

१, रत्नबहादुर हजुर राई, बेल्ला

बेल्लावासी ८२ वर्षीय बयोबृद्ध रत्नबहादुर हजुरसंग प्रथम पटक ०५४६६२६ मा उहाकै घर निवासमा भेटी हजुर पाढ्याको वंशावली केलाउने काम भएको थियो। दशै गैसकेकै थिएन। पाहुनाहरूको हुलमा आशीर्वादको वर्षासंगै वंशावलीको विष्लेषण शुरू भयो। उहाले निकै सोचेर मात्र निरन्तको छोरा जैमल र केन्जेपा भनेर शुरू गर्नुभयो। त्यसपछि माइजोसबाट आफूसम्म भर्नुभयो। वंशावली केलाउन, भुस निफन्न विर्यो र चामल छुट्याउन बृद्धा माता, सुपुत्र प्रेमबहादुर राई सबै लाग्नुभयो। यसलाई अझ शुद्ध बनाउन २०६१ सालमा पुनः उहालाई भेटी धेरै कुराहरू सच्याई प्रस्तुत वंशावली प्रकाशनमा ल्याउन सकिएको हो।

२, स्वर्गीय लंकजीत हजुर राई, माक्पा

वंशावली निर्माणमा ८४ वर्षीय अर्का पितृबृद्ध लंकजीतहजुरराईसंग पनि ०५४६६२९ गते प्रस्तोताले साक्षात्कार गर्ने मौका पाएको थियो। तत्काल उहाँ आफै सख्त बेरामी भएर पनि नक्षो समेत भएको कारणले बेरामीलाई फुक्न गएको मौकापारी वंशावली केलाउने कार्य भयो। बढो मुश्किलले बारीको भित्तामा कुप्रो ढाडलाई अडेसा दिएर उहाले निरन्तबाट वंशावली शुरूगरी जैमल माइजोस, थादोर र मुक्तानको नाम उच्चारण गर्दै मुक्तानबाट आफूसम्म भर्नुभयो। उहासंग प्रस्तोताले पुनः वंशावली दोहोच्याई सोध्ने धोको राखेको थियो तर उहाँको स्वर्गवास भएको समाचार सुन्नपर्दा जति प्राप्त गर्न सकियो त्यतिमा नै सन्तोष मान्नपन्थ्यो।

३, चन्द्रबहादुर हजुर राई, बेल्ला

उहाले आफ्नो वंशमा ग्रोक्तालुतर्फको वंशावली बताएर सहयोग पुऱ्याउनु भएको थियो।

४, देउराज वलब्पा राई, भूपध्वज हजुर राई, लेवा

आफू वलब्पा पाढ्यी भएर पनि तत्काल ७५ वर्षीय देउराज वलब्पा राईले रातको निन्द्रालाई मायामारी लगभग १२ बजेसम्म विर्खध्वज हलक्सु (फुचा राई) को घरमा बसेर लेवा गाउँतर्फ हिकमानदेखिको हजुरपाढ्याको सम्पूर्ण वंशावली केलाईदिने कार्य गर्नुभएको हो।

५, बलबहादुर हजुर राई, इलिम

निरन्तर्तर्फ तेन्वादेखि तलको सम्पूर्ण वंशावली बलबहादुर हजुरको सहयोगबाट उतार गरिएको हो। दार्जिलिङ्का नेपाली साहित्यका हस्ती शिवकुमार राईको वंशावली कुन पाढ्यसंग जोडिन्छ भन्ने कुरा खुट्टयाउन बढो मुश्किल परिरहेको अवस्थामा ०५४६६३० गते इलिम गाउँमा आइपुगेपछि उहाकै जानकारीबाट शिवकुमार राई खाट्टी हजुर पाढ्यी हुन भन्नेकुरा स्पष्ट भयो। उहाँ लगायत उहाका पिताको बारम्बार शिवकुमार राईसंग दार्जिलिङ्कमा भेट हुँदै आएको थियो भनी बताईदैपछि पुरानो जिज्ञासाको उत्तर पनि प्राप्त भयो।

६. तीर्थबहादुर हजुर राई, बेब्ला

दुमीकिरात फन्सिकिमका भू पू केन्द्रीय सदस्य तीर्थबहादुर हजुर राईले बेब्लातर्फ रत्नबहादुर र चन्द्रबहादुर राईहरूसंग चिनजान गराईदिनु भई वंशावली खोज्ने कार्यमा सरल तुल्याईदिनु भयो ।

७. सहजीत हजुर राई, इलिम

प्रस्तोताले हजुर पाढ्हाको वंशावली खोजमा निकै समय दिइरहेको, वंशावली पाएर पनि जोड्तोडको कार्यमा अन्यौल परिरहेको अवस्थामा माक्पा इलिमवासी सहजीत राईले रावाकुदेखिको लामो वंशावली बनाई एउटा मस्यौदा पठाउनु भएको रहेछ । प्रस्तोतालाई के खोज्दूस कानो आँखो भयो । आफूले निर्माण गरेको वंशावलीसंग भिडाई हेने शुन्दर मौका प्राप्त भयो । उहाजस्तो जिज्ञासु नवयुवाको ज्वश, जाँगर र आफ्नो इतिहासप्रतिको श्रद्धासुमन र इमानदारिताको यो प्रस्तोता सदा हार्दिक स्वागत र कदर गर्दै आगामी दिनमा पनि हाम्रो साभा प्रयासले रचनात्मक निखारपन पाओस भन्ने कमनाको लागि पुनः आग्रह गर्दछ ।

यसैगरी अन्य सहयोगीहरूमा इलिमका ईश्वरमान हजुरराई, सूर्यविक्रम हजुरराई, माक्पाको खड्गबहादुर हजुर राई, डिल्लीमान वलक्पाराई र बेब्लाको जर्ण राई, पहिलो अध्ययन भ्रमणमा प्रस्तोतालाई साथदिने पदम रंकासु राई र पछिल्लो भ्रमणमा साथदिने लक्षण सत्तम राई लगायत अन्तपानीको शरिरलाई विहान बेलुका उर्जा पुर्याईदिनुहुने आमा तथा तो माथे माहरूपति प्रस्तोता गहिरो आभार व्यक्त गर्दछ ।

वंशावलीका आदरणीय सम्पूर्ण स्रोत व्यक्तित्वहरू धन्यवादका पात्र हुनुहुन्छ । निखार वंशावली आउन सकोस भन्ने कुरालाई ध्यानदिई २०६१ मा दोस्रो पटक हजुरपाढ्हीहरूको गाउँघर भ्रमणगरी जाने जानपा तथा बयोबढ्हहरूसंग भेटेर विषयवस्तु दोहोच्याई वंशावली निर्माण गरिएको भए पनि भूलबाट मुक्त छ भन्न अवश्य मिल्दैन । अन्त्यमा यो नै अन्तिम वंशावली होइन पछि समग्रमा एउटै पुस्तका २१ पाढ्हाको वंशावली बनाउने दुकिराफको उद्देश्य रहेको छ । तसर्थ यो प्रस्तुती भनेको केवल छलफलको लागि मात्र प्रस्तुत गरिएको हो । थपघट, टिकाटिप्पणी,


मूल्याङ्कन, सुभावको लागि स्वागत छ । यस वंशावलीलाई पाछै पिच्छे गहन छलफलगरी यसैको आधारमा पूर्ण वंशावलीको प्रारूप तयार गर्नको लागि पनि हार्दिक अनुरोध छ ।

आगामी वंशावली बनाउँदा ध्यान दिनुपर्ने कुराहरू :-


१. पुस्तामा आउने कुनै एक व्यक्तिको नम्बर अर्को व्यक्तिको नम्बरसँग बराबर भएमा दाजुभाइ, एक नम्बर तल परेमा कम नम्बर हुने भतिजो र दुई नम्बर तलपरेमा नाति बाजेको साइनो पर्ने प्रकारले मात्र वंशावली निर्माण गर्नु पर्नेछ । नम्बर नमिलेको वंशावलीलाई मान्यता दिइनेछैन ।
२. साइनो केलाउँदा वल्लटोल पल्लटोल वा एक वंशदेखि अर्को वंश वीचमा खास व्यक्तिहरूको वीचमा केलाउनु पर्नेछ ।
३. वंशमा कुनै व्यक्तिहरू सामाजिक, धार्मिक, सास्कृतिक कार्यको कारणले ख्याती कमाएका छन भने छोटकरीमा तिनीहरूको चिनारी पनि गराउनु पर्नेछ । जस्तो : रसुले धार्मिको मुनिबाट (प्रख्यात कुवी सेलेमी धार्मी) भनी कोष्ठमा जनाउनु पर्नेछ ।
४. यदि कुनै व्यक्तिको शाखा वा छोरीहरू मात्र छन भने उनीहरूको नाम उल्लेख गर्न कदापि नछुटाउनु होला र अन्य महिलाहरूको नाम पनि थाहापाएसम्म उल्लेख गर्नु पर्नेछ ।
५. नाम लेख्दा जेठोबाट माइलो हुँदै क्रमशः लेख्नुपर्नेछ ।
६. वंशमा नागरिकताको नाम भन्दा चलनचल्तीको बोलाउने फूल नाम प्रख्यात हुनेहुँदा सो नाम पनि ब्राकेटमा उल्लेख गर्नु पर्नेछ । जस्तो : जैबहादुर वलक्पा राई (रसुले धार्मी) ।
७. वंशावली निर्माणमा संलग्न सम्पूर्ण व्यक्तिहरूको नाम, उमेर, पाढ्हा तथा वतन स्पष्ट खुल्नेगरी लेखेर राख्न हुन पनि अनुरोध छ जसको नाम आगामी प्रकाशनमा संलग्न गरिनेछ ।

अन्त्यमा आफ्नो वंशावलीको निर्माणमा आफै जुटेर पुर्खाको इतिहासलाई जोगाओ ।

हंजर



੭ ਤੇਜਵਾ



६ दक्ष

७ तीर्थिना

८ दिकालीर (राई खाल)

९ पुत्रमात

१० सिंहमात

११ चृष्णिने

वशावली

५ सार्के ५ बचत व.

१० काशुराम
(अशम चसावल)

१० बद्वित्वाद्वित्वा
(वशावली अंगतदाता)

(नि.)

१० बद्वित्वाद्वित्वा
(वशावली अंगतदाता)

११ पुर्ण बद्वित्वा
(नि.)

१० ताउके १० पास १० काते १० देवा १० शुण व. १० सकर १० विश्याते ५ सर्वजित (भोट ति)

१० सेदरमाल १० रण व. १० पदम १० रर व. १० देवता

(जा.) (का.सा.)

१२ विपक

१२ सत्तोष

११ प्रेष व.

५ सत्तमान

११ गोकुल १३ तदकुमार १४ युवरेज १५ देवता १६ जात व. १७ देवता १८ देवता १९ माल व.

१० सोसे

१० विपाले
(पि.)

१० विद्युत

५ सत्तमान

११ मृदुद्वित्वा
(जा.)

११ काले (जे) ११ शिवे (ता) ११ घुरमणी ११ पुर्णामा

५ सत्तमान

१२ दस्त व. १३ माल व. (मा.) १४ कमल व. (का.)

१५ दस्त व. (जे)

१६ दस्त व. (मा.) १७ माल व. (का.)

१० विद्युत

५ सत्तमान


१० विपाले
(पि.)

१० विद्युत

५ सत्तमान

६. लाभवर्ण

८ सार्के



५ थादोर (मा)

६ हिक्मान

७ मिमसिंह

८ कुदुड़े नैरहु (जे)
(इतिस ब्राह्मण)

९ शंखवीर (मा)
(पृष्ठ ६)

१० रामवीर
(नि.)

११ चक्रें (जे जे) ११ सार्किंधन (का.)
(तिपांदी ब्राह्मण)

१० भरत व. (मा)
(तिपांदी ब्राह्मण)

११ विवारे
(नि.)

१२ हर्क व. (का.)
(पृष्ठ ६)

१० इन्द्रमान
(नि.)

१२ धनबाले
(नि.)

१३ दुर्ग व. (जे)

१० इन्द्रमान
(नि.)

१३ तिपांदी ब्राह्मण

१४ देतुमान

११ अमृत व.
(तिपांदी ब्राह्मण)

१४ विवारे

१५ दुर्गा व. (जे)

११ कर्ण व. (का.जे.)
(तिपांदी ब्राह्मण)

१५ विवारे

१६ दुर्गा व. (जे)

११ विवारे

१६ विवारे

१७ दुर्गा व. (जे)

११ विवारे

१७ विवारे

१८ दुर्गा व. (जे)

११ विवारे

१८ विवारे

१९ दुर्गा व. (जे)

११ विवारे

१९ विवारे

२० दुर्गा व. (जे)

११ विवारे

२० विवारे

२१ दुर्गा व. (जे)

११ विवारे

२१ विवारे

२२ दुर्गा व. (जे)

११ विवारे

२२ विवारे

२३ दुर्गा व. (जे)

११ विवारे

२३ विवारे

५ हक्कबहादुर (का)

| | | | |
|------------------------------|-------------------------|----------------------------|---------------------------------|
| १० खुदया ब. (योवाले जेटा) | १० धर्मध्यज (मा) | १० रत्न ब. (का) | १० महिन्द्र (नि.) |
| ११ हिमाल (असाम बरोबास) | ११ भैषजोज (मुङ्गलाल) | ११ दिकाराम (मुङ्गलाल) | ११ श्रीमत्तमक |
| १२ सोहन (जे) | १२ हिम ब. (मा) | १२ वीरबल सेरबहादुर (का) | १२ विमल १२ मौलिन १२ पद्मन |

२ शंखवीर (सा)

५ मेहेरे (जे)
(नि.)

५ नतबजे (भा)

१० दल बहादुर (चारकाले)

११ सीता
(जेटी)
♀

११ विष्णु
♀

११ रमा
♀

११ कोपीला
♀

११ गोपाल
♀

११ खण्डगलक्ष्मी
♀

११ दाल ब.
♀

११ सरस्वती
♀

१२ चारिका
♀

१२ चारिका
♀

दिल कुमार राइ
बांसुरस्ता, खोटाड

वशावली

शुभ-दिपावली


२०६६

तथा

किरौत पर्व उघोलीको

उपलक्ष्यमा हार्दिक

मंगलमय शुभमकामना ।




सुधार
मूल

दुमिराई र आगा जर्यहिरा राई हनु परंमा अत्यथा भाएको हुँदा क्षमा याचना सहिन भल सधुर गाइएको छ / तमागाड्हा

સામનો ઝૂટ વંશાપણી

वंशावली



५ कृष्णवहान्दुर

१० प्रधानवहान्दुर

१६ विद्यमाणि (जे)

११ विरामणि (लोकेन्द्र) (का)

१५ अन्तिमराज (ले)

१३ रिसब (का) १४ विद्यमाणि (जे)

१२ मणिकमार (का)

५ देविमाल

१० नरवहान्दुर

१० रामवहान्दुर
(नि.)

१० लालवहान्दुर
(नि.)

११ दद्धर च. (जे)
(नि.)

१२ बुद्धिमास (का)
प्रभावामात्र

१३ यशस्वी
अनन्द

१४ वसतत
जय

१५ विष्णु

१६ विष्णु

१७ विष्णु

१८ विष्णु

१९ विष्णु

२० विष्णु

२१ विष्णु

२२ विष्णु

२३ विष्णु

२४ विष्णु

२५ विष्णु

२६ विष्णु

२७ विष्णु

२८ विष्णु

२९ विष्णु

३० विष्णु

३१ विष्णु

३२ विष्णु

३३ विष्णु

३४ विष्णु

३५ विष्णु

३६ विष्णु

३७ विष्णु

३८ विष्णु

३९ विष्णु

४० विष्णु

४१ विष्णु

४२ विष्णु

४३ विष्णु

४४ विष्णु

४५ विष्णु

४६ विष्णु

४७ विष्णु

४८ विष्णु

४९ विष्णु

५० विष्णु

५१ विष्णु

५२ विष्णु

५३ विष्णु

५४ विष्णु

५५ विष्णु

५६ विष्णु

५७ विष्णु

५८ विष्णु

५९ विष्णु

६० विष्णु

६१ विष्णु

६२ विष्णु

६३ विष्णु

६४ विष्णु

६५ विष्णु

६६ विष्णु

६७ विष्णु

६८ विष्णु

६९ विष्णु

७० विष्णु

७१ विष्णु

७२ विष्णु

७३ विष्णु

७४ विष्णु

७५ विष्णु

७६ विष्णु

७७ विष्णु

७८ विष्णु

७९ विष्णु

८० विष्णु

८१ विष्णु

८२ विष्णु

८३ विष्णु

८४ विष्णु

८५ विष्णु

८६ विष्णु

८७ विष्णु

८८ विष्णु

८९ विष्णु

९० विष्णु

९१ विष्णु

९२ विष्णु

९३ विष्णु

९४ विष्णु

९५ विष्णु

९६ विष्णु

९७ विष्णु

९८ विष्णु

९९ विष्णु

१०० विष्णु


१३ किरण (मा) १४ यारजंग (का)

१५ श्वेतांग (जे)

१६ दिकामास (का)

१७ सितारम (जे)

੨



୩୩୦

श्राम-टिप्पानिया



तथा किरण्त पर्व उद्योगीको

त्रिलोक विजय

શ્રીમતી

ગાલેપા તચ્ય આ.નિ.

जालपा, खोटाड़

१० प्रकाश (जे) १० कैलाश (आ) १० भिशन (मा)

५ राज बहादुर (का)

۲۰۷

ବ୍ୟାକ ପରିଚୟ (୩)

१३ शिरज
१३ शेषक
१३ भास्तु

११ विम ब. ११ डिल्लीसेर ११ चतुर्त

१० नार. व. (जे) १० चाउरे (मा) १० काले (सा) १० (मि)
(मा)

४८ सन्ते (टाउके) (जे)

卷之三

४५

जिपुचुको वंशावली र त्यसका स्रोतहरू

प्रस्तोता: दुमी राई

१. भूमिका

जिपुहरूको मुख्य बसोबास क्षेत्र ससरका पुरानगाउँ हालको जालपा गाविसमा पर्दछ। केही वंश संखुवासभामा पनि रहेका छन्। तर त्यसको खोजीहुन बाँकी नै छ। जिपुको वंशावली संकलन हमरुचु, खबचु, तुरचु, रिप्लचु र राईचुको वंशावली खोजीसँगसँगे प्रारम्भ भएको हो। जिपुको वारेमा प्रस्तोताले पहिलो पटक वंशावलीका ज्ञाता स्वर्गीय धनरूप सत्तमराईसंग वंशावली वारे छलफल चलाउँदा जानकारी प्राप्त भएअनुसार - “जिपुचु राईचुबाट हिनजोशीको पालामा छुटिटई नयाँ पाढ्या निर्माण भएको हो।” धनरूप सत्तमको मावलीहरू जालपा पुरानगाउँ भोटुमान हमरुचुहरू परेको हुनाले संभवत ती पुर्खाले पहिलेदेखि नै यो कुरा मावली गाउँमा सुन्दै आएका थिए। यस्तो पाढ्या बन्दैजाने कम अन्य पाढ्याहरूमा पनि पाइन्छ। कालकम अत्यन्त लामो हुँदै जाँदा, दाज्युभाई विचमा हाड फोर्ने स्थिति रहदै, नयाँ व्यक्ति र उनका वंशजलाई आफ्नो धर्म, संस्कृति तथा रीतिरिवाजमा प्रवेश गराउँदा पाढ्याहरू दिई जाने विशेषता प्रायः सबै किरात राईहरूको समुदायमा समानरूपमा रहेको पाइन्छ। यस्तै प्रकारले राईचु पाढ्या खबचुबाट प्राप्त भयो र राईचुको छैटौं पुस्ता चलिरहँदा हिनजोशीको पालामा पाढ्या छुटिन पुग्यो।

यसमा एउटा विचारणी कुरो छ। अहिलेको वंश बृद्धिको पुस्तालाई हेर्दा हिनजोशीको पालामा जिपु भनेर छुटै पाढ्या दिइए तापनि हिनजोशी र जिपु दाज्यू र भाईको साइनो नभएर र भतिजा र काकाको साइनो रहेको अनुमान गर्न सकिन्छ। हुनसक्छ जिपुका पुस्ताहरू र चार्सुका पुस्ताहरूका विचमा कुनै न कुनै गडबढी भएको हुनसक्छ। त्यसैले हिनजोशीकै समयमा राईचुबाट अलग हुनुपर्ने कारण बन्यो। यहाँ यस्तो पनि अनुमान गर्न सकिन्छ कि तोमाराजुका दुई विवाह भएकोमा जेठी तथा फूपुचाहीबाट चार्सु र कान्धी भदैनीबाट चाहीं जिपु जन्मभई हिनजोशीको समयमा पाढ्या भिन्न हुन पुग्यो। यथार्थ के हो जिपु र राईचुहरूले

आपसी छलफलगरी यथार्थ नलुकाईकन प्रष्टपार्दा नै वंशावलीगत इतिहास तथ्यपरक बन्नसक्छ भन्ने अनुरोध तपाईहरूमा गरिन्छ। जे होस पाढ्या विकासको कममा दुमी राईहरूमा जिपुचु एक नयाँ पाढ्या हो भन्न सकिन्छ।

हाल जिपुहरू ससर्का पुरानगाउँमा १८ घर जति फैलिएर बसेको पाइन्छ। राईचुबाट छुटेकाले पाढ्यामात्र भिन्न भयो तर सामे चाहिं राईचुसंग एउटै रहेको पाइन्छ। यो सामे पुनः खबचुसंग पनि मिल्दछ कारण राईचुलाई पनि खबचुले पाढ्या दिएर भाई तुल्याएका हुन। सामे अहिलेसम्म खबचुकै प्रयोगमा रहेकोछ। यसर्थ यहाँ वुभनुपर्ने कुरा के हो भने उक्त तीनवटै समुदायमा पाढ्या खबचु, राईचु र जिपुचु भएपनि सामे चाहिं एउटै छ्वापु छेकुमाले संवोधन गरिन्छ।

२. वंशावली निर्माणका स्रोतहरू :-

१. तेजबहादुर जिपुचु राई, पुरानगाउँ -

पेशाले हाल जालपा उच्च मा बि का प्रधान अध्यापक श्री तेज बहादुर राईजीसंग यो प्रस्तोताले जिपुको एक लिखित वंशावली उपलब्ध गराउने अनुरोध गरेको थियो। यसलाई उहाँले २०५३ साल भाद्र ४ गते जिपुको एक पूर्ण लिखित वंशावली प्रस्तुत गर्नु भएको थियो। यो प्रस्तुतीले जिपुको वंशावली निर्माण गर्न अत्यन्त सजिलो भयो। नंबर हाल्न बाँकी नै थियो। पुराना नम्बरहरू केही अमिल्दा थिए। सयोगवश २०६४ भाद्रमा उहाँ काठमाडौं आउनुभएपछि पुन चावेलममा फन्सिकिमको कार्यालयमा जिपुचुको निर्मित वंशावलीमाथि छलफल गरियो। साइनो केलाएर नम्बरहरू मिलाउदै लागिएपछि जिपुचुको वंशावलीले एउटा पूर्ण स्वरूप प्राप्त गरेको हो। यसकार्यको लागि उहालाई धेरै धेरै धन्यवाद छ।

यसैराई अन्य जिपुचु बन्धुहरू जसले पुस्तावली लेखाउने कार्यमा सहयोग गर्नुभयो उहाँहरू सम्पूर्ण धन्यवादको पात्र हुनुहन्छ।

जिपु वंशीहरूलाई यो जानकारी अनुरोध छ की यो नै अन्तिम वंशावली प्रकाशन होइन। हाललाई तपाईहरू

समक्ष छलफलको लागि प्रस्ताव गरिएको मात्र हो । यसलाई तुरन्त सैंतायामी,, नागिरे धामी, वंशावलीमा चासो राख्ने व्यक्ति पुरुष, महिला र भएसम्म महिलाको नाम समेत थप गर्नेगरी विद्वत ढंगले छलफल चलाई थपघट गरी अन्तिम वंशावली प्रकाशनको लागि तपाईंहरू आफैले आफ्नो वंशावली तयार गर्न हुन हार्दिक अनुरोध छ ।

आगामी वंशावली बनाउँदा ध्यान दिनुपर्ने कुराहरू :-

१. पुस्तामा आउने कुनै एक व्यक्तिको नम्बर अर्को व्यक्तिको नम्बरसंग बराबर भएमा दाज्यूभाई, एक नम्बर तल परेमा कम नम्बर हुने भतिजो र दुई नम्बर तलपरेमा नाती बाजेको साइनो पर्ने प्रकारले मात्र वंशावली निर्माण गर्नु पर्नेछ । नम्बर नमिलेको वंशावलीलाई मान्यता दिइनेछैन ।
२. साइनो केलाउँदा वल्लटोल पल्लटोल वा एक वंशदेखि अर्को वंश वीचमा खास व्यक्तिहरूको वीचमा केलाउनु पर्नेछ ।
३. वंशमा कुनै व्यक्तिहरू सामाजिक, धार्मिक, सास्कृतिक कर्मको कारणले ख्याती कमाएका छन भने छोटकरीमा तिनीहरूको चिनारी पनि गराउनु पर्नेछ । जस्तो : जैबहादुर (रसुले, प्रख्यात सेलेमी धामी) भनी जनाउनु पर्नेछ ।

४. यदि कुनै व्यक्तिको शाखा वा छोरीहरू मात्र छन भने उनीहरूको नाम उल्लेख गर्ने कदापी नछुटाउनु होला र यसको साथै थाहापाएसम्म अन्य महिलाहरूको नाम समेत उल्लेख गर्नु पर्नेछ ।

५. नाम लेख्ना जेठोबाट माइलो हुदै क्रमशः लेख्नुपर्नेछ । कसैले नु पुमा लगाएको भएमा सो पनि लेख्नु पर्नेछ ।

६. वंशमा नागरिकताको नाम भन्दा चलनचल्तीको रूपमा बोलाउने पारिवारिक फूलनाम प्रख्यात हुनेहुँदा सो नाम पनि ब्राकेटमा उल्लेख गर्नु पर्नेछ । जस्तो : ओमबहादुर लुप्पो (प्रख्यात कुबी तथा नागिरे धामी) ।

७. हिनजोशीहरू फूपु र जिपुहरू भदैनीको सन्तान भनिएको हुनाले ती फूपु र भदैनीको नाम, थर, पाद्धा समेत उल्लेख गर्नुपर्नेछ ।

८. वंशावली निर्माणगर्दा सहयोग पुन्याउने सम्पूर्ण व्यक्तिहरूको नाम, थर, उमेर, वतनसमेत उल्लेख गर्न हुन अनुरोध छ ।

अन्त्यमा निकट भविष्यमा एकमुष्ट रूपमा प्रकाशन हुने वंशावली निर्माणको लागि आजैदेखि कार्यशुरू गर्नहुन सम्पूर्ण दुमी बन्द्युहरूलाई हार्दिक अनुरोध गरिन्छ ।

शुभ-दिपावली

२०६६

तथा किराँत पर्व उधौलीको
उपलक्ष्यमा हार्दिक मंगलमय
शुभकामना ।

हरिप्रसाद भट्टराई

सह-प्राध्यापक

पाटन संयुक्त क्याम्पस

ललितपुर

शुभ-दिपावली

२०६६

तथा किराँत पर्व उधौलीको
उपलक्ष्यमा हार्दिक मंगलमय
शुभकामना ।

दिलिप कुमार आचार्य

महा-प्रबन्धक

एमरेष्ट बायोग्यास कम्पनी प्रा.लि.


कोटेश्वर, काठमाडौं, सम्पर्क: ९८५१०३०२२

साइड्स
सालो: शत्रुघ्नि परेशना


१ दिपुषु

साइड्स
५ तेजवाहादुर राहिको
८ धनहर्क + दिल व. फोयो
८ हर्क व. + पूज्य व. फोयो
८ मगल + खड्ग व. फोयो
८ सर्वदान (केशव व.) फोयो
७ वीर बहादुर वृष्णि
८ जागिरसान फोयो

३ राजे (राष्ट्र)



६ जहावीर (मा)




नोट:- १. पूर्वांको भाइंसा राईचु फूपहिंको र जियु भईपहिंको स्थान भन्ने रहेको थ। यस भनाइले चंशधिको ऋन्स थ्याक मिल्द।

२. अर्को भाइंसा विजयेशीको पालामा जियुस द्वारा पालाको रेप्पा छुटिएका छन्।

३. लिफुको घरसंख्या जम्मा १८ (अठारो)

४. तथ्याङ्ग लिएको मिति: २०७३/५/८ र २०७४/६/१७ ता



शूभ-दिपावली

२०६६ तथा किराँत पर्व उद्योलीको
उपलक्ष्यमा हार्दिक मंगलमय

शूभकामना ।

टंक राई

म.प. सांसद तथा द्विकाराफ
जालपा, बोटाड




२०६६
तथा किराँत पर्व उद्योलीको
उपलक्ष्यमा हार्दिक

मंगलमय शूभकामना ।

अरुण ऊयोति विद्या मनिदर

जारे पाटी, काठमाडौं
फोन नं.: ४४८४५२०



२०६६
तथा किराँत पर्व उद्योलीको
उपलक्ष्यमा हार्दिक

मंगलमय शूभकामना ।



२०६६
तथा किराँत पर्व उद्योलीको
उपलक्ष्यमा हार्दिक

मंगलमय शूभकामना ।

तापसेला लघु जलतिहु सहकारी संस्था लि.
सप्तसेवर-७, बोटाड

सपना

१८ लंबवीर २० वोस्टन अमेरीका

मानिसको ईच्छा पनि विचित्रको हुन्छ । जुन कुरा उसंग हुँदैन, उसलाई त्यसैको तिब्र चाहना हुन्छ । हाम्रो फूलबारीमा पनि छोरी नामको फूल फूलन सकेन। जसको चाहना मलाई मृगतृष्णा भै लागीरहन्छ । मेरो त्यो चाहाना प्राप्त गर्ने सानो आशाको त्यान्दो मेरो मन मस्तिष्ककमा छ, त्यो हो मैले आफ्नो बुहारीलाई छोरीको रूपमा स्वीकार्नु पर्दछ । त्यसको निमित्त म तयार पनि छु । भावी बुहारीरूपी छोरीको आगमनको कल्पनाको परिकल्पना मात्रैले पनि मेरो मनलाई शीतलता प्रदान गर्दछ ।

केही समय अगाडीको कुरा हो, एक निश्चल अनुहार र उनमा भएको प्रतिभाले मलाई ज्यादै प्रभावित पाच्यो । उनको सोच र स्वभाव पनि मैले अपेक्षा गरे जस्तै रहेछ । उनको पाककलाको स्वाद त भन् जिब्रोमा नै टासी रहने रहेछ । मैले आफ्नो तृष्णा मेटिने आशाका किरणहरू उनमा देख थाले । मनमनै सोच्छे 'मेरो छोरामा के कमी छ र ?' तामाको मुनाजस्तै छ । एकदिन त मेरो सपना कसो साकार नहोला ।

उनको उच्च माध्यमिक तह उच्च अड्ड ल्याएर उत्तीर्ण गरीन् । फलस्वरूप केही विश्वविद्यालयहरूले उनलाई स्नातक तहसम्मको निमित्त पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको थियो । यो खबरले अभिभावक तथा हामी सबैलाई खुशी लाग्नु स्वभाविकै थियो । उनको परिवार र आफन्तहरूसंगै म पनि दिक्षान्त समारोहमा आमन्त्रित भएर गएको थिए । भव्य रूपले सर्जाइएको समारोहस्थल, विद्यार्थी, अभिभावक तथा आफन्तहरले खचाखच भरिएको थियो । केही छिनको पर्खाईपछि व्यान्डको धुन र तालमा कवाज (Pared) प्रदर्शन गर्दै विद्यार्थीहरू समारोहस्थलतर्फ आए । आ-आफ्नो आफन्तहरूलाई खोज्दै हल्ली रहेका हातहरू हेदै जाँदा उनी पनि फेला परीन् । दिक्षान्त पोशाक र खुशीले उनको सुन्दरतामा निखार आएको थियो । मैले आफ्नो छोराको प्रतिविम्ब उनीसंग ल्याएर राखे, कस्तो मिलेको जोडी ! सम्भके भगवानले उनलाई मेरै छोराको निमित्त बनाएको हुनुपर्दछ ।

कार्यक्रम समाप्त भयो । विद्यार्थीहरू बाह्र वर्षको परिश्रमको फल आफ्नो हातमा परेको खुशियालीमा उत्साहित भईरहेका थिए । समारोहस्थलको आकाशभरी रंगीविरगी बेलुनहरू उडीरहेका थिए । दिक्षान्त पोशाकका टोपीहरू वर्षी रहेका थिए । अधिसम्म सुव्यवस्थित ढंगले बसेका विद्यार्थीहरूको त्यो ठूलो जमात भिडमा परिणत भई सकेको थियो । त्यो भिडमा आफ्ना नानीहरू खोज्ने अभिभावकहरूको प्रतिष्ठर्था नै भई रहेको भान हुन्थ्यो । बल्ल बल्ल हामी पनि उनी भए ठाउँसम्म पुर्याँ । पुस्तक आकारको बाक्लो सुन्दर खोलमा चटक्क पारेर राखिएको सुनौलो लिपिद्वारा सुसज्जित थियो उनको बाह्र वर्षे तपश्याको फल, जसले मलाई बेहद खुशी बनाएको थियो । त्यति खुशी त छोराको दिक्षान्त समारोहमा पनि लागेको थिएन मलाई । साथै लिएर गएको फूलको गुच्छा भरी स्नेह र खुशी सजाएर बधाई दिएँ अनि अरूसंग त्यो महत्वपूर्ण अवसरलाई आफ्नो क्यामेरामा कैद गर्न व्यस्त भए म पनि । एकाएक मेरा आँखाहरू हामीसंगै गएका एक नवयुवकले उनको सुकोमल हातको औलामा सुन्दर औठी लगाईदिई गरेको दृष्ट्यमा गएर रोकियो । मलाई आफ्नो आँखामाथि विश्वास नै लागेन । दाँया वाँया हेरे, उही स्थान उही मानिसहरू । पुनः उनलाई हेरे, मेरो आँखाले जे देखेको थियो त्यो वास्तविकता थियो, सत्य थियो । म छाँगाबाट खसे भै भएँ । मेरा पैतालामुनिको जमीन भासिए भै लाग्न थाल्यो । म माथिको आकाश खसेर छोपे भै लाग्यो मलाई । म निस्सासिए, आतिए तर त्यो बास्तविकता बदलिएन । यसरी कैयौं दिनदेखि देखेको मेरो सपना चकनाचुर भयो काँचको ऐना भै । भताभुंग भएर सतहमा विलायो । बालुवाको घर भै तर त्यसमा उनको पनि दोष थिएन । उनलाई नियाले, उनको मुहारमा अशीम खुसीहरू भल्किरहेका थिए । सायद उनले पनि कैयौं दिनदेखि यही सपना देखेकी थिईन् होला, यही घडीको प्रतीक्षा गरेकी थिई होलीन् । मेरो नभए पनि उनको सपना पुरा भएको थियो ।

◆ ◆ ◆

 **शुभ-दिपावली** 
२०६६ तथा किराँत पर्व
उधौलीको उपलक्ष्यमा हार्दिक
मंगलमय शुभकामना ।

बासुदेव थपलिया
वचालिटी फोटो स्टूडियो
कारेश्वर शान्तिनगर, फोन: ९८५१०९६७५८

 **शुभ-दिपावली** 
२०६६ तथा किराँत पर्व
उधौलीको उपलक्ष्यमा हार्दिक
मंगलमय शुभकामना ।

अर्जुन देवकोटा
ग्राफिक प्लाइन्ट, पुतलीसडक, काठमाडौं
फोन: ४४३५५६८

 **शुभ-दिपावली** 
२०६६ तथा किराँत पर्व
उधौलीको उपलक्ष्यमा हार्दिक
मंगलमय शुभकामना ।

विष्णु जोशी
इमाडोल, ललितपुर
फोन: ९८५१०४३८७२

 **शुभ-दिपावली** 
२०६६ तथा किराँत पर्व
उधौलीको उपलक्ष्यमा हार्दिक
मंगलमय शुभकामना ।

असार राई
रावा कार्पेट
रामहिटी, काठमाडौं

 **शुभ-दिपावली** 
२०६६ तथा किराँत पर्व
उधौलीको उपलक्ष्यमा हार्दिक
मंगलमय शुभकामना ।

रविन चाम्लिङ
गोखा स्टोर, शान्तिनगर, काठमाडौं
फोन: ४९०८५३७

 **शुभ-दिपावली** 
२०६६ तथा किराँत पर्व
उधौलीको उपलक्ष्यमा हार्दिक
मंगलमय शुभकामना ।

एयर हिमाल ट्राम्बल्स
पिङगलास्थान, काठमाडौं
फोन:

फन्सकिमका थप आजीवन सदस्यहरू :

| | | |
|-----|--------------------------------|-------------------------|
| १. | शिद्धि बहादुर लुप्पो राई | सप्तेश्वर-८, चिउरीखर्क |
| २. | सनद कुमार लुप्पो राई | सप्तेश्वर -८, चिउरीखर्क |
| ३. | नृप सत्मराई | सप्तेश्वर -८, चिउरीखर्क |
| ४. | प्रेम बहादुर सत्म राई | सप्तेश्वर -९, दाम्थाला |
| ५. | मनि सुन्दर सत्म राई (बालकृष्ण) | सप्तेश्वर -९, दाम्थाला |
| ६. | देवेन्द्र रकासु राई | सप्तेश्वर -९, दाम्थाला |
| ७. | हिरामणी सत्म राई | कुभिष्ठे -२, हाँचेका |
| ८. | लोकेन्द्र सत्म राई | कुभिष्ठे -२, हाँचेका |
| ९. | गिरीराज सत्म राई | कुभिष्ठे -२, हाँचेका |
| १०. | गुणराज वालक्ष्मा राई | खाँदवारी- , संखुवासभा |
| ११. | तेजमाया मुरह राई | हल्कुम - बाक्शला -८ |
| १२. | दिल कुमार राई | बाक्शला - ९ |
| १३. | मोहन राई | डाँडागाँजु, बाक्शला -८ |
| १४. | हर्कथन राई | बाक्शला - ९ |

शुभ-दिपावली

२०६६

तथा किराँत पर्व उधौलीको उपलक्ष्यमा
हार्दिक मंगलमय शुभकामना ।



प्रो. प्रेमबहादुर राई

निर्मला राई (मुन्जु)

प्रथम धराने झेकुवा कर्नल्

अनामनगर, काठमाडौं

धराने बंगुरको स्वादिष्ट सेकुवाका साथै अन्य परिकारहरूको लागि सधै हामीलाई समर्पनुहोस् ।

इसिलिम अङ्ग १० देखि नियमित रूपमा समावेश गरिदै आएको व्युत्तामा विशेष अङ्गको रूपमा छुट्टै विशेषाङ्ग प्रकाशन गरिने भएकोले इसिलिम यस अङ्गमा समावेश नगरिएको सहर्ष जानकारी गराउँदछौं । - सम्पादक

देउसी भैलो कार्यक्रम - २०६५

दुमी किरात राई फन्सिकिम र दुमकिम काठमाडौंको संयुक्त पहलमा २०६५ को दिपावलीमा देउसी-भैलो कार्यक्रम सम्पन्न भयो । किरात संस्कृति र विविध मनोरञ्जनात्मक कार्यक्रमकासाथ सम्पन्न उक्त कार्यक्रममा लक्ष्मीपूजादेखि भार्टिकासम्म सञ्चालन गरिएको थियो । काठमाडौंमा रहनुभएको दुमी तथा अन्य शुभचिन्तकहरूको घरआँगनमा पुगी हर्षोल्लासकासाथ सम्पन्न देउसी भैलोको समापन तथा दुमी भेटघाट एक समारोहविच गरिएको थियो । उक्त समारोहमा देउसी भैलो कार्यक्रममा सहभागी दुमी लगायत अन्य कलाकारहरूलाई संस्थाका तर्फबाट अध्यक्ष श्री चतुरभक्त राईले सम्मान गर्नु भएको थियो ।

यसेगरी दिपावलीकै उपलक्ष्यमा धरान दुमकिमले पनि देउसी भैलो कार्यक्रमको आयोजना गरेको थियो । धरानमा रहनुभएका दुमीराई तथा शुभेच्छुकहरूको घरआँगनमा पुगी रमझमका साथ सम्पन्न गरिएको उक्त कार्यक्रममा दुमीराई तथा शुभेच्छुकहरूको व्यापक सहभागिता रहेको थियो ।

वनभोज कार्यक्रम :

दुमी किरात राई फन्सिकिम दुमकिम काठमाडौंको आयोजनामा २०६५ माघ १६ मा काठमाडौंमा रहनु भएका दुमीराईहरूको एक वृहत वनभोज कार्यक्रम सम्पन्न भयो । ऐतिहासिक तथा रमणीयस्थल चोभारमा आयोजित बनभोजमा करीव डेढसयको संख्यामा दुमीहरूको उपस्थिति रहेको थियो । साना नानीदेखि वृद्ध आमाबुवाको उपस्थिति रहेको उक्त वनभोज कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू पनि सञ्चालन गरिएको थियो ।

खुलामञ्चमा साकेला शिली प्रदर्शन :

२०६५ को उद्यौली/उभौलीको अवसरमा किरात मुक्ति मोर्चाद्वारा काठमाडौंको खुलामञ्चमा आयोजित प्रतियोगितात्मक साकेला शिलीमा दुमी किरात राई फन्सिकिमले तेसो स्थान हासिल गर्न सफल भएको छ । विभिन्न १९ जातिय संघ संस्थाको सहभागिता रहेको उक्त प्रतियोगितामा अधिकतम् दुमी राईहरूको सहभागिता रहेको

थियो । नैन बहादुर राई काठमाडौं, बलराम राई खार्मी, बलहर्क राई कुमिण्डे, ऋषिश्वर राई काठमाडौं लगायतले पूर्खाको भूमिका निर्वाह गर्नु भएको थियो । संस्थाका अध्यक्ष श्री चतुरभक्त राईको नेतृत्वमा मौलिक किरात दुमीराई साकेला शिली प्रदर्शन गरिएको उक्त प्रतियोगितामा कमशः महेन्द्र राई र केदार राई (जालपा) शिलीमाम्पा रहनु भएको थियो । प्रदर्शनस्थलमा जाँडको घ्याम्पा, तीनचुल्हो, भार, थुन्से, धनुकाँड, मकैको बोट आदी प्रदर्शन गरिएको थियो ।

स्वागत तथा विदाई कार्यक्रम :

दुमी किरात राई फन्सिकिम दुमकिम काठमाडौंले दुमीराईहरूको सघन वस्ती बाक्षिलामा सम्पन्न चौथो महाधिवेशनबाट निर्वाचित संस्थाका पदाधिकारीहरूलाई २०६६ असार ९ गते स्वागत तथा विदाई कार्यक्रमको आयोजन गर्न्यो । चावहिलस्थित संस्थाको कार्यालयमा दुमकिम सविच नृप राईद्वारा सञ्चालित उक्त कार्यक्रम दुमकिम अध्यक्ष श्री महेन्द्र राईको सभापतित्वमा सम्पन्न भएको थियो भने दुमकिम कोषाध्यक्ष श्री तेजमाया राईले अविर, पुष्पगुच्छा तथा खदा पहिच्याएर नवनिर्वाचित पदाधिकारीहरूको स्वागत गर्नुभएको थियो । कार्यक्रममा काठमाडौंमा उपलब्ध संस्थाका नवनिर्वाचित पदाधिकारीहरूको उपस्थिति रहेको थियो । त्यसै गरी सोही अवसरमा संस्थाको हितमा निरन्तर लागि परेर हाल निवर्तमान हुनु भएका संस्थाका उपाध्यक्ष क्या श्री नैन बहादुर राई, कोषाध्यक्ष श्री अशोक राई र सदस्य धन प्रसाद राईलाई पनि विदाई गरियो । कार्यक्रममा वर्तमान पदाधिकारीहरू अध्यक्ष श्री चतुरभक्त राई, उपाध्यक्ष श्री ऋषिश्वर राई, महासचिव श्री नेत्रमणी राई, कोषाध्यक्ष श्री गुणराज राई, सदस्य श्री जानुका राई तथा निवर्तमान उपाध्यक्ष क्या श्री नैन बहादुर राई, कोषाध्यक्ष श्री अशोक राई तथा सदस्य श्री धनप्रसाद राई लगायत अन्य दुमीजनको उपस्थिति रहेको थियो ।

धरान दुमकिमद्वारा शब्दकोष प्रकाशनको लागि शब्द संकलन :

दुमी किरात राई फन्सिकिम दुमकिम धरानले निकट भविष्यमा प्रकाशन हुन लागेको दुमी शब्दकोषको

लागि सुनसरी जिल्ला आसपासका दुमी बस्तीहरूबाट किरात १,४५० (एक हजार चारसय पचास) दुमी शब्द संकलन गरेर केन्द्रमा पठाएको छ। शब्द संकलनको लागि श्री महाजित दिम्मचुराईको संयोजकत्वमा चार सदस्यीय भाषा, लिपी संस्कार समिति गठन गरिएको थियो। समितिका अन्य सदस्यहरूमा दुमकिम धरानका अध्यक्ष श्री जगत बहादुर सरचुराई, श्री ईच्छा बहादुर लुप्तो राई र श्री मधुकर रत्कु राई रहनुभएको छ।

रिक्त पदमा मनोनयन :

दुमी किरात राई फन्सिकिमको असोज ३ गते बसेको केन्द्रीय कार्य समितिको वैठकद्वारा बाक्षिशलामा सम्पन्न ऐतिहासिक चौथो महाविवेशनबाट गठित केन्द्रीय कार्य समितिको रिक्त पदहरूमा मनोनयनद्वारा पदपूर्ति गरिएको छ। जस अनुसार रिक्त सचिव पदमा दुमकिम काठमाडौंको सचिव श्री नृप राई तथा धरानबाट सदस्यमा दुमकिम धरानका पूर्व अध्यक्ष श्री पर्ज बहादुर राई तथा जालखाबाट श्री बमबहादुर राईलाई मनोनयन गरिएको छ।

रिजेन्सी ब. सहकारी संस्थाको तेश्रो वार्षिक साधारणसभा सम्पन्न :

दुमी किरात राई फन्सिकिमको सक्रियतामा स्थापित रिजेन्सी बहुउद्देशीय सहकारी संस्था लि. को तेसो वार्षिक साधारण सभा २०६६ भदौ २७ गते शनिवार कमलादीस्थित C#W रेष्टुरेन्टमा सम्पन्न भयो। संस्थाका अध्यक्ष श्री गुणराज राईको सभापतित्व तथा सचिव श्री नृप राईद्वारा सञ्चालित उक्त कार्यक्रमको उद्घाटन किरात राई यायोख्खाका केन्द्रीय उपाध्यक्ष, दुमी किरात राई फन्सिकिमका अध्यक्ष तथा संस्थाका संस्थापक अध्यक्ष श्री चतुरभक्त राईले पानसमा वित्त वालेर गर्नुभएको थियो। कार्यक्रममा पूर्व सांसद टंक राई प्रमुख अतिथि हुनुहुन्यो भने डिभिजन सहकारी कार्यालयका प्रतिनिधि विशेष अतिथिको रूपमा हुनुहुन्यो। अन्य अतिथिहरूमा रावो को-अपरेटिभका अध्यक्ष श्री तेज बहादुर राई, विश्वास बहुउद्देशीय सहकारी संस्थाका अध्यक्ष श्री मनि प्रसाद राई, सैलुङ्ग बचत तथा ऋण सहकारी संस्थाका प्रवन्ध निर्देशक श्री दिनेश राई, नेपाल तरुण दलका केन्द्रीय सदस्य श्री नवीन राई, नेपाल परिवार दलका महामन्त्री श्री विनोद डाँगी लगायत हुनुहुन्यो।

उद्घाटन मन्तव्य राख्नुहुदै संस्थाका संस्थापक अध्यक्ष श्री चतुरभक्त राईले सही लक्ष्य लिएर अधि वढे एकदिन सफलता हात लाग्ने बताउनु भयो। विविन्न घटना दुर्घटनाका वावजुद संस्थाले हाल गरेको प्रगति स्वागतयोग्य तथा सराहनीय रहेको बताउनु भयो। त्यसैगरी प्रमुख अतिथि श्री टंक राईले संस्थाको गतवर्षको प्रतिवेदन र यसपालीको प्रतिवेदन तुलनात्मक अध्ययन गर्दा संस्थाले धेरै नै प्रगति गर्न सफल भएको बताउनु भयो। साथै सम्पूर्ण सदस्य महानुभावहरूलाई निर्धक भएर लगानी गर्न अनुरोध गर्नुभयो। त्यसैगरी विशेष अतिथिको तर्फबाट आफ्नो मन्तव्य राख्नुहुदै डिभिजन सहकारी संस्थाका प्रतिनिधि गोविन्द आचार्यले सहकारीको क्षेत्रमा रिजेन्सीको प्रगति स्वागतयोग्य भए पनि पूर्जिवृद्धि अनिवार्य रहेको बताउनु भयो। अतिथि तथा संस्थाका संस्थापक सचिव श्री नेत्रमणि राईले रिजेन्सी आजको रिजेन्सी हुनुमा धेरैको योगदान रहेको र ती धेरैमध्ये आफूले पनि सकेको योगदान गरेको बताउनु भयो। अतिथि तेज बहादुर राईले रिजेन्सीले गरेको प्रगति साँच्चै उत्साहजनक रहेको बताउनु भयो। यसै विश्वास बहुउद्देशीय सहकारी संस्थाका अध्यक्ष श्री मनि प्रसाद राईले विगतको साधारण सभाको स्मरण गर्नुहुदै साँच्चै रिजेन्सीको वर्तमान कार्य समितिले एउटा दुस्साहस नै गरेको तर त्यो आज आएर सफल भएको बताउनु भयो। सैलुङ्ग बचत तथा ऋण सहकारी संस्थाका प्रवन्ध निर्देशक श्री दिनेश राईले सहकारी आजको अनिवार्य आवश्यकता रहेको बताउनु हुदै रिजेन्सीको सफलताको कामना गर्नुभयो।

शब्दकोष प्रकाशन सम्बन्धी :

दुमी किरात राई फन्सिकिमले प्रकाशन गर्न लागको त्रै-भाषिक (दुमी-नेपाली-अंग्रेजी) शब्दकोष आगामी ६ महिनाभित्र प्रकाशन गर्ने लक्ष्य सहित दुमी राईहरूको सघन वस्तीहरूमा पुनः अध्ययन टोली पठाइसकेको छ। प्रकाशनको लागि ६ महिनासम्मको कार्यतालिका निर्धारण गरीएको छ।

हज्जकह्जका दुमीराईले गणेश रसिकलाई हज्जकह्ज ल्याउँने

दुमी किरात राई फन्सिकिम हंगकंगले नेपालका पुराना चर्चित गायक, संगीतकार तथा साहित्यकार गणेश

रासिकलाई एकल साँझ सम्पन्न गर्नकोलागि आमन्त्रण गर्ने निर्णय गरेको कुरा संस्कृति बिभाग प्रमुख कमल राईले बताएका छन्। १५ फरवरी २००९ बिहान बसेको नियमित वैठकमा अन्य निर्णयहरू पनि भएका छन्, उनले बताए। किरात राई यायोख्खाले ४ बर्ष अगाडि किरात प्रतिभाहरू हंगकंग ल्याउने सम्पूर्ण चाँजोपाँजो मिलाई सकेको अवश्थामा अन्तिममा सार्सको कारण टिकट रद्द गर्नुपरेको तितो अनुभूतिलाई पुरा गर्न र किरातहरूमा एक संघर्षशिल व्यक्तित्वबाट केही सिक्नको लागि पनि उहाँलाई हंगकंगमा भेटनुपर्ने कमलले बताएको छन्। उक्त कार्यक्रममा दुकिराफ केन्द्रिय अध्यक्ष तथा किराया केन्द्रीय उपाध्यक्ष प्राध्यापक चतुरभक्त राईलाई पनि आमन्त्रण गरी २ हप्तासम्म भाषा तथा वंशावली सम्बन्धि र अन्य विषयहरूमा प्रशिक्षित हुने निर्णय भएको छ।

उपाध्यक्ष श्रीमती समला दुमीको अध्यक्षतामा सम्पन्न पुर्ण तेश्रो वैठकले किराया केन्द्रीय समिति नेपालले नयाँ नेपालमा संघीयता लागुगर्दा गहिरो छलफलपछि प्रस्तावित गरेको आफ्नो क्षेत्रको किरात भूमि तथा राज्यको खाका र ऐतिहासिक निर्णयहरूलाई सहर्ष स्विकार गरेको छ। फन्सिकमको आफ्नो मुख्यपत्र ईसिलिमको आवरणमा सिमांकित भूगोल र त्यसभित्र बर्णन गरिएको सुभावहरू अध्ययन र गहन छलफलपछि ताली लगाई समर्थन गरिएको थियो।

वैठकले क्यान्सर रोगी श्रीमती कालुड राईले संसारभरी छारिएर रहेको दुमीहरूको सहयोगार्थ जीवनदान पाएकोमा उनलाई सुभकामना दिने कार्यकोसाथै उनकै सहयोगार्थ पछिल्लो पटक जम्मा हुन आएको रकम स्वास्थ्यलाभ गर्नको लागि तुरुत्तै पठाउँने निर्णय गरेको र सहयोगदाताहरूको नामावली सनराईजमा प्रकासित गर्नका साथै साकेवा सिलीका कलाकारहरूलाई आगामी ८ मार्चको दिन एक प्रितीभोजको साथमा प्रमाणपत्र दिने समेत निर्णय गरेको छ।

समयको पावन्दिको निहुँ बनाएर वैठकमा नआउँनेहरूले समितिलाई जानकारी समेत नदिने केही

सदश्यहरूलाई मध्यनजर गरेर सदश्य डम्बर दुमीले अध्यक्षता गरिरहेको समला दुमीलाई एक बिज्ञप्ति पेश गरेको थिए। वैठकमा अनुसाशन कडाईको साथ पालना गर्नुपर्ने नसिहत स्वरूप सजाय समेत भोग्नुपर्ने आसयको बिज्ञप्ति सचिव सुर्यमानले पाठ गरेर सुनाएपछि सबैले समर्थन गरेर ताली लगाएका थिए।

दुमी किरात राई फन्सिकम, हडकडमा :

हडकडमा रहनु भएका दुमी राईहरूको सक्रियतामा निम्न बमोजिम पदाधिकारीहरू रहेको दुमी किरात राई फन्सिकम हडकडको पुनर्गठन भएको छ। वहत दुमी राईहरूको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा किराया हडकडका अध्यक्ष नरहाड राई प्रमुख अतिथि तथा विशेष अतिथि आदिवासी जनजाति महासंघ हडकडका अध्यक्ष भूपेन्द्र चेम्जोड तथा किराया सचिव शशी मदन राई रहेका थिए। अन्य अतिथिहरूमा पुमा राई-सुवास राई, नाथिरिङ राई-मोहन राई, साम्पाड राई-खातिरमणी राई, कोयी राई-सोहन राई, दुडमाली राई-विष्णु राई, खालिङ राई-श्रीमति दिर्घा राई, आठपहरीया राई-बालकुमार राई, कुलुङ राई-हिरामान राई, कुलुङ राई-केशर राई, किरात लेखक रामकृष्ण बान्तावा, पत्रकार किसन राई, नेपाली महासंघका निवर्तमान अध्यक्ष हेजेन राई, यायोख्खा निवर्तमान उपाध्यक्ष गेन चाम्लिङ आदि हुनुहन्थ्यो। रामकाजी राईको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम सूर्य दुमीले सञ्चालन गर्नुभएको थियो भने उपाध्यक्ष अविराज दुमीले स्वागत मन्तव्य राख्नुभएको थियो।

हंगकंगमा दुमीराईहरूको सँस्था बन्नुपर्ने औचित्यबारे प्रवक्ता राई चन्द्र दुमीले प्रष्ट पाँदै “आज जनजाति संस्कृतिहरू लोप हुने कममा कतै हाम्रो पुर्खा खक्खिलिपुहरू, पुर्खाचेली तायामा खियामाहरू पनि श्रद्धेय गौतमबुद्धलाई ब्रह्माणहरूले बिष्णुको नवौँ अवतार भनेजस्तै कुनै अभिमानी राम, कृष्ण र सिता, दुर्गा देवीहरूमा रूपान्तरित हुन नपुगुन् भन्ने ध्येयले किरायाको छत्र छायाँमा रहै दै मुल घरमा चुल्हा पुज्न आउँनेगारी खाली गोठमात्र बनाएको हौँ भन्नुभयो। उहाँले अट्ठाईसै थरीका राईहरू आ-आफ्नो

ठाउँ बाट उठेर नयाँ नेपाल निर्माणमा जुट्नु पर्ने अनुरोध गरेका थिए ।

शुभकामना मन्तव्यको कममा दुमीराईहरूले “किरात लेखक” उपाधी दिएका हालका हंगकंगका चर्चित नेपाली लेखक रामकृष्ण बान्तवाले आफ्नो शुभकामना मन्तव्य कममा भन्नुभयो “भट्ट हेर्दा यायोख्वा हुँदाहुँदै यसरी थर अनुसारको संस्था खोल्नु बिखण्डन त्याउलाकी जस्तो बुझिए पनि वास्तवमा यो आजको समयको माग संघीय प्रणालीको राज्य भनेजस्तै दुमी फन्सिकिम, चाम्लिङ खाम्बातिम आदि राज्यहरू हुन र यायोख्वा केन्द्र हो । यो थोपा थोपा मिलेर समुन्द्र बन्ने वैज्ञानिक ढाँचा हो, दुमीराईहरूको यो संस्थाले आजको आधुनिक सिद्धान्त लागु भएको महसुस गराएको छ । वास्तवमै हंगकंगका दुमीराईहरू वैज्ञानिक पद्धतिबाट अघि बढन तम्सिको बुझिन्छ ।

पुमा वांखालाका सुवास राईले यो थरका हामी राईहरू खोटाइको यैटैमात्र क्षेत्रमा करिव १२ हजार वरिपरिको संख्यामा रहेर अस्तित्वमा आउँने प्रयत्न गरिरहेको राई हौं भने । यसैर्गरी बोल्ने कममा खाम्बातिम अध्यक्ष पदम चाम्लिङले “वास्तवमा हामीलाई एकलो महसुस भइरहेको थियो । फन्सिकिमको आगमनले अब भने बल्ल पुर्ण भएको छै । भाषिक हिसावले बिखण्डित जस्तो देखिएपनि साँस्कृतिक हिसावले हामी मजबूत छौं भन्दै उन्ले अगाडि भने ‘अब राईहरूको केन्द्र किरात राई यायोख्वामा आत्मा निर्णयको अधिकार उपयोग गाँदै एकडिका भएर गणतान्त्रिक ढंगले सञ्चालन गर्नुपर्दछ । जस्ते आवाज उठाएका छन् उनीहरू अगाडि छन् हामीले पनि समयमै आफ्ना आवाजहरू केन्द्रमा पुर्याउँनुपर्ने हुन्छ । त्यस्को लागि दुमीराईहरू पनि एकिकृत भएर आएकोमा किराया हंगकंग गैरव गर्दछ’ भन्नुभयो । सचिव शशी मदनले ब्रह्माणवादी नेपाल सरकारले भित्रभित्र जालफेल गरेर विदेशी डलरको खोलो बगाउदै हामी हामीमै फुट ल्याउँन कसैलाई चुला भत्काउँने बनाएर पठाएको छ, कसैलाई चुला राख्ने तर राई होईनौं भन्न उकासेको छ यस्तालाई भण्डाफोर गरेर चिरेर जानु हाम्रो आजको पहिलो दायित्व हुन आएको छ भनेका छन् । शुभकामना मन्तव्यको कममा जनजाति महासंघ हंगकंग

अध्यक्ष भुपेन्द्र चेम्जोडले दुमीराईहरू मेरो नजिकको हितैषीहरू हुन् । उहाँहरूको गैरवशाली यस संस्थाको उत्तरोत्तर प्रगतीको कामना साथै हरेक दुखसुखमा जनजाति महासंघ र मेरो व्यक्तिगत हिसावले सहमत भइरहने बचनबद्धता प्रकट गर्नुभएको छ ।

दर्घकालिन सम्फना र भावनात्मक सम्बन्ध विस्तार गर्ने उद्देश्यले अतिथि बर्गलाई टोपी श्याम दुमीराईले स्पोन्सर गर्नु भएको उदघोषकले बताउन भएको थियो ।
पदाधिकारीहरू:

| | |
|------------|---|
| अध्यक्ष | रामकाजी लुप्पोराई (बाक्षिला) |
| उपाध्यक्ष | कमला रंकासुराई (दस्क्ते, निभारे) |
| सचिव | सूर्यमान खचुराई (खरवारी जालपा) |
| सहसचिव | दानबहादुर हजुराई (माक्पा) |
| कोषाध्यक्ष | मनबहादुर लुप्पोराई (माक्पालीडाँड, बाक्षिला) |
| सदस्यहरू : | पशुराम राई (माक्पा वेव्ला) |
| “ | अविराज हम्चुराई (जालपा) |
| “ | डम्बर सरचुराई (खार्मी निभारे) |
| “ | रेनुका रंकासुराई (बाक्षिला सिम्पानी) |
| “ | कमल लुप्पोराई (बाक्षिला सिम्पानी) |
| “ | चन्द्र दुमी (बाक्षिला) |

□□□

शुभ-दिपावली

२०६६

तथा किराँत पर्व उधौलीको
उपलक्ष्यमा हार्दिक मंगलमय

शुभकामना ।

प्रो. इखबहादुर राई
किरात सेकुवा कर्नर
चावहिल, गोपीकृष्ण हलको गेट

दिपावली २०६५ मा दुमकिम धरानद्वारा आयोजित

देउसी कार्यक्रममा सहयोग गर्नुहुने महानुभावहरू

| नाम | ठेगाना | सहायोग रकम |
|-------------------------------|--------------------|------------|
| अष्ट बहादुर दुमीराई | धरान -८, भोटेपुल | ३१०।- |
| लाल बहादुर दुमीराई | " | ५००।- |
| दुर्ग बहादुर दुमीराई | " | २००।- |
| विकास दुमीराई | " | २१०।- |
| कृष्ण दुमीराई | " | १००।- |
| हर्क बहादुर दुमीराई | " | ३००।- |
| शान्ति दुमीराई | " | ६५०।- |
| खड्ग बहादुर दुमीराई | " | ३१२।- |
| शिव दुमीराई | " | ३००।- |
| जज साम्पाड | " | ३००।- |
| आर.एस.एम. पर्ज बहादुर दुमीराई | " | २०००।- |
| कृपा दुमीराई | " | ११००।- |
| नीशाको बाबा निगर मगर | " | १५०।- |
| उद्धिम माया राई | " | ३००।- |
| विन्द्र दुमीराई | " | ३५०।- |
| प्रकाश नाथ्यरेङ्ग | " | २००।- |
| नरभक्त नाथ्यरेङ्ग | " | २०५।- |
| जगत बहादुर दुमीराई | धरान- १९, चौकीवारी | ५२०।- |
| रविन दुमीराई | " | १००।- |
| विन्द्र साम्पाङ्ग | " | ११०।- |
| गोपाल साम्पाङ्ग | " | ५२।- |
| दल कुमार दुमीराई | " | ५५५।- |
| मौलध्वज कुलुङ्ग | धरान -८, जमुनाटोल | १००५।- |
| जईन्द्र साम्पाङ्ग | " | १०१।- |
| निरु बहादुर राई | " | २५०।- |
| ७४ " | " | ३००।- |
| बलराम राई | " | २००।- |
| विरुमान राई | धरान १९, जिमीमार्ग | ११०।- |

| | | |
|---------------------------|--------------------------|--------|
| तिलक माया राई | " | १६०।- |
| नैनकला कोयूराई (द्युमि) | धरान-१७, अजम्वरी लाईन | ६०५।- |
| लकमणि राई | " | २००।- |
| प्रेम कुमार राई | " | २५५।- |
| जसदा कोयूराई | " | २००।- |
| दुर्गाराज दुमीराई | धरान-११, चतरामार्ग | ११००।- |
| टेक बहादुर दुमीराई | „ रिटिङ | २१०।- |
| विर बहादुर साम्पाङ्ग | धरान-१७ विचघोपा | १००५।- |
| ईन्द्र बहादुर साम्पाङ्ग | " | १५०।- |
| राज कुमार दुमी | " | ५५५।- |
| सु कुमार थुलुङ्ग | " | १९०।- |
| चक्र लिम्बु | " | १००।- |
| कमला लिम्बु | " | १००।- |
| बुद्ध लिम्बु | धरान -११, मंगलवारे | ८७०।- |
| रत्न बहादुर साम्पाङ्ग | धरान-१७, क्षितिजटोल | ७३०।- |
| ललित बहादुर दुमीराई | धरान-९, विनायक पथ | ११००।- |
| दम बहादुर दुमीराई | सरस्वती वोर्डिङ स्कूल | १५५०।- |
| राम बहादुर दुमीराई | " | २००।- |
| कला चाम्लिङ राई | धरान-१५, त्रिवेणीमार्ग | १६०५।- |
| कर्ण ब./अमृत कुमार लिम्बु | धरान-१५, कस्तुरीमार्ग | ६५१।- |
| पर्ज बहादुर दुमीराई | धरान-१५, साईमनमार्ग | ६२०।- |
| कमल बहादुर दुमीराई | " | ११०।- |
| टेक बहादुर दुमीराई | धरान -१५, गीताञ्जलीमार्ग | १०५।- |
| काशीराज दुमीराई | धरान-१५, भानुमार्ग | ५००।- |
| दान बहादुर दुमीराई | " | ३००।- |
| सुजन दुमीराई | " | २००।- |
| प्रेम दुमीराई | धरान -१५, नौलोपथ | ११००।- |
| खम्वराज दुमीराई | धरान-१५, नयासडक | ५०५।- |
| दुर्गा दुमीराई | " | ५०।- |
| मिना दुमीराई | " | ५२।- |
| भुमिराज दुमीराई | धरान-१५, विशालमार्ग | ५००।- |
| सर्वजीत दुमीराई | धरान-१९ चौकीवारी | २०५५।- |
| कुल बहादुर चाम्लिङराई | " | २००।- |

| | | |
|--------------------------|---------------------------|--------|
| प्रेम बहादुर दुमीराई | धरान-१७, शिवनमार्ग | ६०५।- |
| दौलतमान दुमीराई | „ | ५०।- |
| डिल्ली बहादुर दुमीराई | धरान-१८, रत्नचौक | ७००।- |
| छत्र बहादुर साम्पाङ्गराई | धरान-१८, क्षितिजटोल | ६००।- |
| सौगात दुमीराई | धरान-१९, न्यूरोड | ६०१।- |
| राजमान दुमीराई | „ | १०१।।- |
| मधुकर दुमीराई | धरान-१६, पुन्यमार्ग | ५००।- |
| मन बहादुर कोर्याराई | „ | १८५।- |
| बल बहादुर गुरुङ | „ | १५०।- |
| तिथ गुरुङ | „ | १६०।- |
| भाईकाजी गुरुङ | „ | १२०।- |
| गंग बहादुर गुरुङ | „ | ५०।- |
| मदन बहादुर गुरुङ | धरान-११, न्यू पशुपतिमार्ग | ५००।- |
| राम कुमार दुमीराई | धरान- १२, चतरालाईन | ३००।- |
| सपना चाम्लिङ्ग | धरान-१५, भिष्मपथ | १५०।।- |
| महाजित दुमीराई | धरान-१५, पाथिभरालाईन | १५००।- |
| राज कुमार दुमीराई | धरान-८ | २००।- |
| प्रविण दुमीराई | „ | ५०५।- |
| सुमी दुमीराई | धरान - १५ | ३०५।- |
| नगेन्द्र दुमीराई | „ | २१०।- |
| कौशिला दुमीराई | „ | ५०५।- |
| अक्षय कुमार दुमीराई | „ | ५०५।- |
| सुवी दुमीराई | धरान-८, शिद्धार्थमार्ग | ३५०।- |
| साराजुको आमा | धरान-८, पिपलवोट | ३००।- |
| वलध्वज दुमीराई | धरान-१५, पाथिभरालाईन | १३०।- |
| हर्क बहादुर राई | पाँचकन्या -५, देउराली | ३००।- |

शुभ-दिपावली २०७४ तथा
किराँत पर्व अदौलीको उपलक्ष्यमा
हार्दिक मंगलमय शुभकामना।

दिल बहादुर राई

शुभ-दिपावली २०७४ तथा
किराँत पर्व अदौलीको उपलक्ष्यमा
हार्दिक मंगलमय शुभकामना।

हर्कघन राई

हार्दिक श्रद्धाञ्जली

जन्म: १९५४ चैत्र १८ गते ।



मृत्यु: २०६५ कार्तिक २० गते ।

हाम्रा पुज्यनिय पापा (बुवा) चुचु (बाजे) लाखधन हलकसु दिक्पा दुमीराईको यही २०६५ कार्तिक २० गते ७९औं वर्षको उमेरमा त्रि.वि. शिक्षण अस्पताल अतरखेल, जोरपाटीमा स्वर्गारोहण भएकोले मृतात्माप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकूल परिवार, नाता-कुटुम्ब एवं शुभमित्रक सबैलाई सुमिन्मा पारुहाङ्ग र नायमले धैर्यधारण गर्ने शक्ति दिउन भनी प्रार्थना गर्दै यस दुःखद घडीमा हामीलाई सहयोग र सान्त्वना दिनुहुने समस्त गाइभाई, वातो, छरछिमेक, आफन्तजनहरुप्रति हार्दिक आभार व्यक्त गर्दछौं ।

लस्यु-नन्मे (खोरा-बुहारी)

टेक बहादुर हलकसु दुमी राई, कमला सत्त्व दुमीराई इश्वरमान दुमीराई, दम्वर कुमारी खालिङ्ग (दुमी) राई नेत्रमणि हलकसु दुमीराई, सरिता कोषु (दुमी) राई कुमार सिंह हलकसु (दुमी) राई, रबिका थुलुङ्ग (दुमी) राई

मिस्यु-मोक्षु (खोरी-ज्वाई)

एलिना दुमी (चाम्लिङ्ग) राई विष्णु कुमार चाम्लिङ्ग राई चाचा (नाति) सुयोगहाङ्ग चाम्लिङ्ग राई

चु-चाचा (नाति-नातिली)

मनोज दुमीराई, गिनिता दुमीराई सन्तोष दुमीराई, सृष्टी दुमीराई रोपी दुमीराई, निहाडमा दुमीराई सुशान्त दुमीराई, जानुसिंह दुमीराई सामसुहाङ्ग दुमीराई

हार्दिक श्रद्धाञ्जली

जन्म १९५४ सप्तिर १५



मृत्यु २०६५ असोज ११ गते

हाम्रा पुज्यनिय पापा (बुवा) जनक बहादुर राईको यही २०६५ असोज ११ गते ७९औं वर्षको उमेरमा स्वर्गारोहण भएकोले मृतात्माप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकूल परिवार, नाता-कुटुम्ब एवं शुभमित्रक सबैलाई सुमिन्मा पारुहाङ्ग र नायमले धैर्यधारण गर्ने शक्ति दिउन भनी प्रार्थना गर्दै यस दुःखद घडीमा हामीलाई सहयोग र सान्त्वना दिनुहुने समस्त गाइभाई, वातो, छरछिमेक, आफन्तजनहरुप्रति हार्दिक आभार व्यक्त गर्दछौं ।

छोराहरू:

जिल्ला प्रसाद राई

हर्कथन राई

मोहन राई

मदन राई

छोरीहरू:

गीता राई

रीता राई



शुभ-दिपावली

२०६६

तथा किराँत पर्व उधौलीको
उपलक्ष्यमा हार्दिक मंगलमय
शुभकामना ।

श्रीमान/श्रीमती मणि कुमार राई
ललितपुर



शुभ-दिपावली

२०६६

तथा किराँत पर्व उधौलीको
उपलक्ष्यमा हार्दिक मंगलमय
शुभकामना ।

श्रीमान/श्रीमती इश्वरमान राई
तेन्जिङ्चोक, कपन, काठमाडौं



शुभ-दिपावली

२०६६

तथा किराँत पर्व उधौलीको
उपलक्ष्यमा हार्दिक मंगलमय
शुभकामना ।

श्रीमान् भक्त बहादुर राई
श्रीमती लक्ष्मी राई



शुभ-दिपावली

२०६६

तथा किराँत पर्व उधौलीको
उपलक्ष्यमा हार्दिक मंगलमय
शुभकामना ।

श्रीमान् बागधन राई
हाल: कोरिया



शुभ-दिपावली

२०६६

तथा किराँत पर्व उधौलीको
उपलक्ष्यमा हार्दिक मंगलमय
शुभकामना ।

ज्ञानप्रसाद पाण्डे
कम्प्यूटर कन्सर्न
पुतली सडक, काठमाडौं, फोन नं.: ४४२६६०६



शुभ-दिपावली

२०६६

तथा किराँत पर्व उधौलीको
उपलक्ष्यमा हार्दिक मंगलमय
शुभकामना ।

जनसेवा बचत तथा ऋष्ण सहकारी संस्था
जालपा, खोटाड

चौथो महाधिबेशन एक महालक :

जेष्ठ २० गते बुधवार

दुमी किरात राई फन्सिकिमको चौथो राष्ट्रिय महाधिवेशन २०६६ जेष्ठ २०, २१ र २२ गते खोटाङ्को बाक्शला बजारमा एक भव्य कार्यक्रमका साथ सम्पन्न भयो । महाधिवेशनको उद्घाटन जेठ २० गते एक विशाल समारोहको विच खोटाङ्को विच त्रिवेदी नं. १ का माननीय सभापति श्री रामकुमार राई (पाशाङ्क) ले उद्घाटन गर्नुभयो । त्यस अधिविभिन्न किरात राई साँस्कृतिक भाँकी, ऐतिहासिक किरात सामाग्री, हतियारका साथ विशाल जुलुसले बजार परिक्रमा गर्दै फन्सिकिमको लागि विभिन्न दुमी महानुभावहरुद्वारा संस्थालाई निशुल्क प्रदान गरिएको जग्गामा पुगी संस्थाका अध्यक्ष श्री चतुरभक्त राईले ईस्तिलिम रोप्नुभयो । त्यसपछि जुलुस पृथ्वी उच्च मा.वि.को छात्रबास प्राङ्गणमा सभामा परिणत भएको थियो । संस्थाका अध्यक्ष श्री चतुरभक्त राईको सभापतित्वमा सम्पन्न उक्त उद्घाटन समारोहमा प्रमुख अतिथिको तरफबाट मन्त्रव्य राख्नुहोदै माननीय सभापति श्री रामकुमार राई (पाशाङ्क) ले सम्मेलनको पूर्ण सफलताको कामनाका साथ मुलूक संघीय लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरण हुन लागेको अवस्थामा आफ्नो हक्क, हित र अधिकार रक्षाको लागि सबै जनजाति, किराती सजग हुनुपर्न समय आएकोले दुमी किरात राई फन्सिकिमको यो चौथो राष्ट्रिय सम्मेलनले त्यसतर्फ अग्रसर हुनुपर्न औत्याउनु भयो । सभापतिको तरफबाट उद्घाटन समारोहलाई सम्बोधन गर्दै संस्थाका अध्यक्ष श्री चतुरभक्त राईले दुमी किरात राई फन्सिकिमको चौथो राष्ट्रिय महाधिवेशन नयाँ परिवेशमा हुन गईरहेकोले यो ऐतिहासिक हुने बताउनु भयो । उहाँले फन्सिकिमको यो यात्रालाई यहाँसम्म आईपुग्नको लागि आ-आप्नो क्षेत्रबाट साथ र सहयोग गर्नुहुने सम्पूर्ण दुमिजन लगायत दुमीराईप्रति सहानुभूति तथा आस्था राख्ने सम्पूर्ण स्वदेशी एवं विदेशी महानुभावहरुप्रति हार्दिक धन्यवाद जापन गर्नुभयो । मैलिक किरात धर्ममा विभिन्न तत्वहरुले विभिन्न कोणबाट आक्रमण गरिरहेको वर्तमान अवस्थामा सचेत किराती राईहरु आफ्नो भाषा, धर्म, संस्कार, संस्कृत, परम्पराबाट विमूख हुन नहुने भन्दै उहाँले पूर्खांको नासोलाई लात हान्नेहरुबाट सावधान हुँदै त्यस्ता तत्वहरुको सामना गर्नुपर्न बताउनु भयो । समारोहमा नेकपा माओवादी, नेपाली काग्रेस, नेकपा एमाले,

नेकपा एकिकृत, राप्रपा लगायतका राजनैतिक दल तथा विभिन्न संघसंस्था, सरकारी कार्यालय, नागरीक समाज, जातिय संगठनका प्रमुख तथा प्रतिनिधिहरुले शुभकामना मन्त्रव्य राख्नुभएको थियो ।

विविध साँस्कृतिक कार्यक्रमका साथ सम्पन्न उक्त समारोहमा संस्थालाई निशुल्क जग्गा उपलब्ध गराउनु हुने दुमी महानुभावहरु श्रीमान्-श्रीमति चन्द्र छिरिङ्ग राई, श्रीमान्-श्रीमति वीरमणी राई, श्रीमान्-श्रीमति काजी राई, श्रीमान्-श्रीमति हक्कराज राई, श्रीमान्-श्रीमति छ्व कुमार राई, श्रीमती निर्मला राईलाई सम्मान गरिएको थियो । त्यसैगरी युवा उच्चमीहरु मेघराज राई सप्तेश्वर, पूर्ण बहादुर राई सप्तेश्वर र रत्नमणी राई बाक्शला तथा दुमी नक्षोहरुलाई पनि सम्मान गरिएको थियो । उक्त अवसरमा बाक्शला ऊखुमको नक्षो सहितको साकेला टोली, खार्मीको समसामयिक नृत्य पनि प्रदर्शन गरिएको थियो । सम्मेलन अवधिभर स्थानीय दुमी युवाहरुको स्वतःस्फुर्त सक्रियता अनुकरणीय रहेको थियो ।

जेष्ठ २१ गते विहीवार

महाधिवेशनको दोस्रो दिन जेष्ठ २१ गते बन्द सत्र सम्पन्न भयो । बन्द सत्रको पहिलो सत्र संस्थाका अध्यक्ष श्री चतुरभक्त राईको अध्यक्षतामा विभिन्न प्रतिवेदनहरु प्रस्तुत गरी बहस र छलफल पश्चात परित भयो । पहिलो सत्रमा संस्थाका तरफबाट महासचिव श्री भिम राईले संस्थाको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । विविध कारणबश संस्थाका कोषाध्यक्ष श्री अशोक राई बन्द सत्रमा उपस्थित हुन नसक्नु भएकोले संस्थाको आर्थिक प्रतिवेदन संस्थाका सह-कोषाध्यक्ष श्री दुर्ग बहादुर राईले प्रस्तुत गर्नु भएको थियो । त्यसैगरी भाषिक तथा शब्दकोष सम्बन्धी प्रतिवेदन संस्थाका सचिव श्री नेत्रमणी राईबाट प्रस्तुत गरियो भने अध्यक्ष श्री चतुरभक्त राईबाट बर्तमान परिवेशमा किरात राईहरुको धर्म-संस्कृतिमाथिको आक्रमण र हात्तो दायित्व तथा बंशावलीबाट प्रतिवेदन प्रस्तुत भयो । यी सबै प्रतिवेदनहरुमाथि उपस्थित प्रतिनिधि तथा पर्यवेक्षकहरुको प्रश्नको जवाफ सम्बन्धीत प्रस्तोताहरुले दिनु भएको थियो । बन्द सत्रमा उपस्थित प्रतिनिधि र पर्यवेक्षकहरुले विभिन्न प्रतिवेदनमाथिको छलफलमा भाग लिनु भएको थियो । यस क्रममा दुमिकम धरानको तरफबाट अध्यक्ष श्री जगत बहादुर राईले दुमिकम धरानको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । यसैगरी श्याम

राई-खार्मी, खगेन्द्र राई-सप्तेश्वर, सर्वजीत राई-बाकिशला, लगायतका प्रतिनिधीहरुले आ-आफ्ना धारणा राख्नु भएको थियो । यसरी व्यापक छलफल, अन्तरक्रिया पश्चात ती प्रतिवेदनहरु पारीत भएको थियो । यसैगरी विधान संसोधन सम्बन्धी प्रस्ताव प्रस्ताव पनि यो महाधिबेशनले पारीत गर्यो । सम्पूर्ण प्रस्तावहरु पारित भए पश्चात पहिलो सत्रको अध्यक्षता गरीरहनु भएको अध्यक्ष श्री चतुरभक्त राईले दुम्किम काठमाडौंका सचिव श्री नृप राई संयोजक तथा श्री दान बहादुर राई र श्री मौल कुमार राई रहेको तीन सदस्यीय अध्यक्ष मण्डल गठनको प्रस्ताव गर्नुहुँदै वर्तमान केन्द्रीय समिति भंग भएको घोषणा सहित पहिलो सत्र समाप्त गर्नुभयो ।

केन्द्रीय समिति विघटन पश्चात वन्दसत्रको दोस्रो सत्र सुरु भयो र अध्यक्ष मण्डलद्वारा निर्वाचनको प्रक्रृया प्रारम्भ गरियो । वन्दसत्रमा उपस्थित सम्पूर्ण प्रतिनिधी र पर्यवेक्षकहरुकाविच प्रजातान्त्रिक विधी अनुसार उम्मेदवारको मनोनयन, दावी-विरोध, मनोनयन फिर्ता लगायतका कार्यतालिका निर्वाचन मण्डलद्वारा सार्वजनिक गरियो । निर्धारित समयभित्र आवश्यक भन्दा वढी उम्मेदवारबाट मनोनयन दर्ता नभएकोले बाँकी रहेको पदमा पछि मनोनयन गर्ने गरी १२ सदस्यीय केन्द्रीय कार्य समिति चयन भयो ।

२२ गते शुक्रबार

दुमी किरात राई फन्सिकिमको चौथो राष्ट्रिय सम्मेलनको तेस्रो तथा अन्तिम दिन २२ गते वृद्धबार प्रतियोगितात्मक साकेला शिली प्रदर्शनी सहित विविध मनोरञ्जनात्मक कार्यक्रमका साथ घोषणा सभा सम्पन्न भयो । कार्यक्रमको सुरुवात गर्दै अध्यक्ष मण्डलका संयोजक श्री नृप राईद्वारा निर्वाचनामान अध्यक्ष श्री चतुरभक्त राईकै अध्यक्षतामा बाँकी पद पछि पूर्ति गर्ने गरी १२ सदस्यीय समिति निर्विरोध निर्वाचित भएको घोषणा भयो । नव निर्वाचित समितिका अध्यक्ष, उपाध्यक्ष, महासचिव, लगायत अन्य पदाधिकारीहरुलाई अध्यक्ष मण्डलका सदस्य श्री दान बहादुर राईले पद तथा गोपनीयताको सपथग्रहण गराउनु भएको थियो । घोषणा सभामा निर्वाचनामा निर्वाचित समितिका अध्यक्ष श्री भीम राई तथा किरात राई यायोख्दा इकाई समिति बाकिशलाका अध्यक्ष श्री किशोर राईले बधाई तथा कार्यकालको शुभकामना दिनु भएको थियो । त्यसैगरी नवनिर्वाचित समितिको तर्फबाट नव निर्वाचित अध्यक्ष श्री चतुरभक्त राईले चौथो राष्ट्रिय सम्मेलनद्वारा निर्देशित ५ बुदे बाकिशला घोषणा जारी गर्नुहुँदै चौथो सम्मेलन सफल पार्न सहयोग गर्नुहुने सम्पूर्ण दुर्मिरदुर्न, राजनीतिक दल, जातिय संघ संस्था, सरकारी, गैर-सरकारी संघ संस्था, नागरिक समाज, सुरक्षा निकाय, जग्गादाता लगायत सुभेच्छक महानुभावहरुप्रति धन्यवाद जापन गर्नुभयो ।

नवगठित केन्द्रीय कार्य समितिका पदाधिकारीहरु :

| | |
|---------------|--|
| अध्यक्ष | श्री चतुरभक्त राई (सप्तेश्वर/बाकिशला) |
| उपाध्यक्ष | श्री छत्रकुमार राई (बाकिशला) |
| उपाध्यक्ष | श्री ऋषिश्वर राई (खार्मी) काठमाडौं |
| महासचिव | श्री नेत्रमणी राई (माक्खा) काठमाडौं |
| सचिव | श्री नृप राई (सप्तेश्वर) काठमाडौं (मनोनयन) |
| सचिव | श्री समीर राई (बाकिशला) |
| कोषाध्यक्ष | श्री गुणराज राई (संखुवासभा) काठमाडौं |
| सह-कोषाध्यक्ष | श्री दुर्ग बहादुर राई (बाकिशला) |
| सदस्य | श्री सनद कुमार राई (सप्तेश्वर) |
| " | श्री जानुका राई (बाकिशला) |
| " | श्री मौल कुमार राई (खार्मी) |
| " | श्री रत्नमणी राई (बाकिशला) |
| " | श्री श्याम राई (खार्मी) |
| " | श्री पर्ज बहादुर राई (धरान) मनोनयन |
| " | श्री बम बहादुर राई (जालपा) मनोनयन |

नोट : माक्खा र काठमाडौंबाट एक-एक सदस्य मनोनयन गर्न बाँकी ।

त्यस पछि प्रतियोगितात्मक साकेला शिली प्रदर्शन गरिएको थियो । उक्त कार्यक्रमको सञ्चालन नवगठित समितिका सचिव श्री समीर राईले गर्नुभएको थियो । प्रतियोगिताको निर्णयक मण्डलमा संस्थाका तत्कालीन महासचिव भीम राई, दीर्घसरा राई, हेमन्त राई, सर्वजीत राई रहनु भएको थियो । सम्पूर्ण सहभागी समूहलाई एकै समयमा विभिन्न अलग अलग स्थानमा शिली प्रदर्शन गर्न व्यवस्था मिलाईएको थियो । प्रतियोगितामा विविध कठिनाईका वावजुद ७ वटा समूहको सहभागीता रहेको थियो । करीब दुई घण्टासम्म चलेको साकेला शिली प्रतियोगितामा सहभागी समूहका सदस्यहरू मौलिक पोशाकमा सहभागी रहेका थिए । समूहमा निरुटा खार्मी, तुर्खा खार्मी, हल्खुम बाकिशला, चोखुम बाकिशला, दस्कते बाकिशला, माल्देल सप्तेश्वर रहेका थिए ।

प्रतियोगितात्मक साकेला शिली निरुटा खार्मीले प्रथम स्थान हासिल गर्न सफल भएको थियो । त्यसैगरी दोश्रो स्थान चोखुम बाकिशला तेस्रो स्थान तुर्खा खार्मीले प्राप्त गर्न सफल भएको थियो । सान्त्वनामा पुरस्कार हल्खुम बाकिशलालाई प्रदान गरिएको थियो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने समूहलाई संस्थाको तर्फबाट जनही एक हजार रुपैया र एक एक जोर भ्यास्टा प्रदान गरिएको थियो भने सान्त्वना पुरस्कार वापत एक हजार रुपैया नगद तथा खार्मी

| | | | | |
|--|--|--|--|---|
| निवासी दुमी किरात राई फन्सिकिमका तत्कालीन सदस्य तथा हालका उपाध्यक्ष श्री ऋषिश्वर राईजूङ्को प्रायोजनमा एकजोर भयास्टा प्रदान गरिएको थियो । यसरी तै सहभागी अन्य दुई समूहलाई पनि नगद एक एक हजार पदान गरिएको थियो । | १) अमित राई २) दिनेश राई ३) धनकेशर राई ४) भुवन राई ५) लक्ष्मी राई ६) सरीता राई ७) कल्पना राई ८) चन्द्रकला राई ९) सृजना राई १०) दोसो स्थान : बाक्षिला-द, चोखुम ११) एलिजा राई १२) रांजकुमार राई १३) शान्तिकला राई १४) आशा राई १५) आसधन राई १६) शुभेश्वरा राई १७) सरीता राई १८) ताराधन राई १९) तेसो स्थान : खार्मी -९, तुर्खा २०) धनचन्द्र राई २१) पञ्चमनी राई २२) मान बहादुर राई २३) सोनाम राई २४) मञ्जु राई २५) रिता राई २६) सान्त्वना: देलिकिम बाक्षिला, हल्कुम २७) नक्षो कुवी रामकुमार हर्दी राई २८) धनसेर राई २९) रेकमान राई ३०) जितमणि राई | १०) अमित राई ११) हिराकुमार राई १२) मजक राई १३) तेजमाया राई १४) पनिका राई १५) चन्द्र कुमारी राई १६) कालिका राई १७) रुपा राई १८) दस्कते टोली (बाक्षिला) १९) नक्षो बम बहादुर राई ॒०) दोले खासीमान राई ॒१) हर्कजङ्ग राई ॒२) नारायण राई ॒३) ज्ञान कुमारी राई ॒४) कोपीला राई ॒५) ज्ञान कुमारी राई ॒६) कृष्णकला राई ॒७) एलोक्सन राई ॒८) रामलक्ष्मी राई ॒९) शोभा राई ॒३०) दिपनमणि राई ॒३१) बिमला राई ॒३२) अञ्जु राई ॒३३) रोजिना राई ॒३४) नैनकला राई ॒३५) ताया बम बहादुर हर्दी राई ॒३६) सर्वजित राई ॒३७) बखत बहादुर राई ॒३८) रुपे राई | १०) राजु राई ११) मनोज राई १२) भिम कुमारी राई १३) धन कुमार राई १४) तारा राई १५) आशा राई १६) शान्ति राई १७) रत्न कुमार राई १८) ढोले अगमराज राई १९) मिना कुमारी राई ॒०) देवी राई ॒१) सूर्या राई ॒२) देवी राई ॒३) मिलन राई ॒४) टिकाराम राई ॒५) देउमाया राई ॒६) डम्पर राई ॒७) भूमेस्थान दोलोकुम्मा टोली, माल्देल (सप्तेश्वर) ॒८) प्रेम बहादुर राई ॒९) पत्थर बहादुर राई ॒३०) वर्ज बहादुर राई ॒३१) रामकाजी राई ॒३२) रमेश राई ॒३३) मनकुमारी राई ॒३४) सरीता राई ॒३५) मन कुमारी राई (ख) | ॒८) लक्ष्मण राई ॒९) महेन्द्र राई ॒३०) जीवन राई ॒३१) जय कुमार राई ॒३२) रेखा राई ॒३३) अमृका राई ॒३४) चन्द्र कला राई |
| | | | ॒४) छात्रवृत्ति प्रदान : | |
| | | | दुमी किरात राई फन्सिकिमको चौथो राष्ट्रिय महाधिबेशनको अवसरमा संस्थाका विशिष्ट सदस्य Alban Ada Von Stockhausen द्वारा प्रायोजित छात्रवृत्ति २०६५ को कक्षा ८ को जिल्ला स्तरीय परीक्षामा सहभागी भई उत्कृष्ट अङ्ग हासिल गर्न सफल एक पुरुष र एक महिला दुमी विद्यार्थीहरूलाई प्रदान गरियो । छात्रवृत्ति प्राप्त गर्न सफल विद्यार्थी र विद्यालयको नाम निम्न वर्मोजिम रहेको छ । | |

दुमी किरात राई फन्सिकिम चौथो राष्ट्रिय महाधिवेशन आर्थिक सहयोगदाता महानुभावहरु:

काठमाडौं

| नाम | हाल | सहयोग रु. | नाम | हाल | सहयोग रु. |
|-----------------------------|---------------------|-----------|------------------------------|------------------|-----------|
| श्री मनि कुमार राई | विशालचोक, ललितपुर | ५५५५ | श्री नूप राई | चावहिल, काठमाडौं | ५०० |
| श्री धन प्रसाद राई | सान्तिनगर, काठमाडौं | ५००९ | श्री निमा शेर्पा | कपन, काठमाडौं | १०० |
| श्री तेज बहादुर राई | ढोलाहिटी, ललितपुर | ५००० | श्री गीरीराज पोखरेल | | १०० |
| श्री ऋषिश्वर राई | ढोलाहिटी, ललितपुर | ५००० | श्री टंक नाथिराई राई | | ५० |
| क्या श्री नैन बहादुर राई | महाराजगंज, काठमाडौं | ३५०० | श्री पेनुरी शेर्पा | | २०० |
| श्री मदन राई | ढोलाहिटी, ललितपुर | ३१०० | श्री तुलशीप्रसाद भट्राई | | २५ |
| श्री प्रेमभक्त राई | इमाडोल, ललितपुर | ३००० | श्री युवेश बजाचार्य | | १०० |
| राईलिङ्ग सपोर्ट अफसेट प्रेस | चावहिल, काठमाडौं | २५०० | श्री साधुराम खड्का | | २०० |
| श्री चतुरभक्त राई | तीनकुणे, काठमाडौं | २००० | श्री प्रोगेशिभ इडिलिस स्कूल | | २०० |
| श्री नेत्रमणी राई | आरुवारी, काठमाडौं | २००० | श्री पुष्पलाल उच्च मा.वि. | | २०० |
| श्री दिपेन्द्र कुमार राई | भक्तपुर | २००० | श्री हरिचन्द्र राई | बाक्शला बजार | १००० |
| श्री असारमान राई | रामहिटी, ललितपुर | १५०० | श्री बेल राई गुरुङ | बानेश्वर | १००९ |
| श्री बलराम राई | भक्तपुर | १०१० | श्री अप्सरा राई | बानेश्वर | १००९ |
| श्री दिल कुमारी राई | भक्तपुर | १०१० | श्री टम रवर्ट | | २०० |
| श्री इश्वरमान राई | रामहिटी, काठमाडौं | १००५ | श्री डेमिड | | २०० |
| श्री बम किरात थुलुङ्ग | ढोलाहिटी, ललितपुर | १००५ | श्री गणेश वाम्बुले राई | | २०० |
| श्री गणेश राई | रामहिटी, काठमाडौं | ५१० | श्री निर्मला राई | | ५० |
| श्री हक्षेषोभा राई | रामहिटी, ललितपुर | ५०५ | श्री माया राई | | २०० |
| श्री प्रमिला राई | इमाडोल, ललितपुर | ५०० | श्री अनिता राई | | १०० |
| श्री गणेश गुरुङ | नडिपोट, ललितपुर | ५०० | श्री लक्ष्मी राई | | १०० |
| श्री कृतिकुमार राई | हरिसिंही, ललितपुर | ५०० | श्री मन बहादुर राई | | ५० |
| श्री राम कुमार राई | ढोलाहिटी, ललितपुर | ५०० | श्री मञ्जु राई | | १०० |
| श्री जय कुमार राई | | ५०० | श्री सन्तोष सर्मा | | ५० |
| श्री राजेन्द्र थापा | | ३०० | श्री रुवस राई | | १०० |
| श्री दावा छिरिङ्ग शेर्पा | महालक्ष्मीथान | २०० | श्री हस्तराम किराती | | २० |
| श्री पञ्च बहादुर राई | सातदोवाटो, ललितपुर | २०० | श्री भिमा राई | | ५० |
| श्री नहकुल राई | चावहिल, काठमाडौं | १००० | श्री सुजा लिम्बु | | २५ |
| श्री गुणराज राई | फुदुङ्ग, काठमाडौं | १५०० | श्री खड्ग राई | | २५ |
| श्री बखत बहादुर राई | बुद्धनगर, काठमाडौं | २००० | श्री लामभणी राई | | १०० |
| श्री चन्द्र पी. राई | सुकेधारा, काठमाडौं | ५०० | श्री योगेन लिम्बु | | १०० |
| श्री मतीराज राई | महाराजगंज, काठमाडौं | १५०० | श्री विनु थुलुङ्ग | | १०० |
| श्री सत्यकला दुमीराई | अरुवारी, काठमाडौं | १००० | श्री मोहन राई | | २५ |
| श्री शुक्रराज राई | | ५०० | श्री केशर थुलुङ्ग | | २५ |
| श्री जयराम राई | | २०० | श्री पृथ्वी गुरुङ | | २० |
| श्री बल बहादुर राई | | १००० | श्री रुद्र कुमार राई | | २५ |
| श्री सर्वदन राई | महाराजगंज, काठमाडौं | २००० | श्री रमेश राई | | २५ |
| श्री अशोक खवचु दुमीराई | अनामनगर, काठमाडौं | ५० | श्री प्रकाश दुमीराई | | ११० |
| श्री लक्ष्मण राई | अनामनगर, काठमाडौं | ५० | श्री टीका राई | डल्लु, काठमाडौं | १५० |
| श्री निर्मला राई | अनामनगर, काठमाडौं | ५०० | श्री राम कुमार राई | काठमाडौं | ५०० |
| श्री सर्व कुमारी राई | अनामनगर, काठमाडौं | १०० | श्री नवीन दुमीराई | काठमाडौं | ५०९ |
| श्री इख बहादुर राई | चावहिल, काठमाडौं | २०५ | श्री सुदन राई | जोरपाटी | ५० |
| श्री ध्यान बहादुर राई | कपन, काठमाडौं | ५०० | श्री निर्मला राई | | १००० |
| श्री ईमानसिंह राई | | १०० | श्री रावो को-अपरेटीभ राई युप | | |
| श्री धनराज राई | | ५०० | बेवीलोन नेशनल स्कूल, पाथ | फाईन्डर स्कूल | २५०० |
| श्री गणेशप्रसाद दाहाल | | ५० | श्री रिजेन्सी सहकारी संस्था | | २००० |
| श्री खड्ग लिम्बु | | ५०० | श्री पदम बहादुर वान्तवा | | १०० |
| श्री प्रेम बहादुर राई | धरान, अनामनगर | ५०० | श्री धनेन्द्र महर्मी | | ५० |
| श्री युवराज राई | कपन, काठमाडौं | १०० | श्री विक्रममणी त्रिपाठी | | १०९ |
| श्री भद्र राई | गोलदुंगा, काठमाडौं | ५०० | श्री मनकुमारी लिम्बु | | २० |
| श्री शुभराज राई | | ३००० | श्री अमिता सुवेदी | | ५० |
| श्री ललिता राई | काठमाडौं | १००० | | | |

| रुपल देलकिम | | |
|--|------------------------|-----------|
| नाम | हाल | सहयोग रु. |
| दुमकिम रुपल | रुपल खार्मी | १००० |
| तेकवान्दो समूह | | |
| जर्जुनभक्त राई सप्तेश्वर-१, चप्लेटी, खोटाङ्ग | | |
| नाम | हाल | सहयोग रु. |
| मनोज कुमार शाह | बालाजु काठमाडौं | १०० |
| राकेश राई | शान्तिनगर, काठमाडौं | ५० |
| निर्मल भण्डारी | नयाँबानेश्वर, काठमाडौं | ५० |
| विनय अधिकारी | नयाँबानेश्वर, काठमाडौं | ५० |
| सुवास दुङ्गाना | नयाँबानेश्वर, काठमाडौं | ५० |
| शुनिल राई | नयाँबानेश्वर, काठमाडौं | ५० |
| विनोद लामा | नयाँबानेश्वर, काठमाडौं | ५० |
| जिवन चौधरी | नयाँबानेश्वर, काठमाडौं | ५० |
| भूवन राई | नयाँबानेश्वर, काठमाडौं | ५० |
| संगीत राई | नयाँबानेश्वर, काठमाडौं | ५० |
| सीता मगर | नयाँबानेश्वर, काठमाडौं | ५० |
| वि.वि. राई | नयाँबानेश्वर, काठमाडौं | ५० |
| प्रकाश महर्जन | पाटन, ललितपुर | ५० |
| कुमार लामा | कालिमाटी, काठमाडौं | ५० |
| दिनेश प्रधान | कालिमाटी, काठमाडौं | ५० |
| बिताता कारभिजत | कोटेश्वर, काठमाडौं | ५० |
| शिशीर आचार्य | अनामनगर, काठमाडौं | ५० |
| राजेन्द्र डंगोल | स्वयम्भु, काठमाडौं | ५० |
| बल बहादुर श्रेष्ठ | स्वयम्भु, काठमाडौं | ५० |
| रमेश गुरुङ | कपन, काठमाडौं | ५० |
| राज कुमार लामा | बनेपा काञ्चे | ५० |
| विश्वराज राई | शान्तिनगर, काठमाडौं | ५० |
| दिनेश शाह | स्वयम्भु, काठमाडौं | ५० |
| नवु लामा | कलंकी, काठमाडौं | १०० |
| गंग प्रसाद राई | सुकेधारा, काठमाडौं | ५० |
| जालपा | | |
| नाम | ठेगाना | सहयोग रु. |
| श्री नरेन्द्र कुमार कार्की | हौचुर | २० |
| श्री टंक कट्टवाल | चिउरीडाँड | ५० |
| श्री ज्ञान बहादुर श्रेष्ठ | खार्मी | १०० |
| श्री बम बहादुर राई | जालपा ४ | ५०० |
| श्री प्रतिमान राई | जालपा ४ | ५०० |
| श्री तेज बहादुर राई | जालपा ४ | ५०० |
| श्री दिपक राई | जालपा ४ | २०० |
| श्री चित्रमणी राई | जालपा ४ | ५० |
| श्री छविलाल राई | जालपा ४ | २०० |
| श्री पदम बहादुर गुरुङ | खार्मी १ | ५० |
| श्री बत्ती गुरुङ | जालपा २ | २०० |

| सप्तेश्वर गा.वि.स. | | |
|------------------------|------------------------|-----------|
| नाम | ठेगाना | सहयोग रु. |
| श्री फत बहादुर राई | सप्तेश्वर - ४ | २० |
| श्री बाघधन राई | सप्तेश्वर - १, चप्लेटी | ३०० |
| श्री मोहन कुमार राई | सप्तेश्वर - ४ | १० |
| श्री खड्गमणी राई | सप्तेश्वर - ८ | १०० |
| श्री सावित्री राई | सप्तेश्वर - ४ | १० |
| श्री धन कुमारी राई | सप्तेश्वर - ५ | १० |
| श्री लुद कुमार राई | सप्तेश्वर - ८ | २० |
| श्री तिलक वस्नेत | सप्तेश्वर - ६ | २० |
| श्री रविन्द्रलाल कर्ण | जनकपुर | २५ |
| श्री सपना+विरमणी राई | सप्तेश्वर - ९ | २० |
| श्री जीना राई | सप्तेश्वर - ४ | २० |
| श्री पर्शुराम राई | सप्तेश्वर - ३ | ४० |
| श्री विष्णु कुमारी राई | सप्तेश्वर - ५ | १० |
| श्री राजमणी राई | सप्तेश्वर - २ | २५ |
| श्री महेश राई | सप्तेश्वर - २ | १० |
| श्री लब कुमार निरौला | सप्तेश्वर - ५ | ५० |
| श्री दल बहादुर श्रेष्ठ | सप्तेश्वर - ६ | १५ |
| श्री मान बहादुर राई | सप्तेश्वर - २ | २० |
| श्री ताराजून राई | सप्तेश्वर - २ | २० |
| श्री गुण बहादुर राई | सप्तेश्वर - २ | १०० |
| श्री वर्ज बहादुर राई | सप्तेश्वर - ५ | २५ |
| श्री उदय बहादुर राई | सप्तेश्वर - ५ | २५ |
| श्री पञ्चधन राई | सप्तेश्वर - | २० |
| श्री बलिराम राई | सप्तेश्वर - | २० |

| शुभ-दिपावली २०६६ | | |
| --- | --- | --- |
| तथा किराँत पर्व उद्धौलीको | | |
| उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना। | | |

<tbl_r cells="1" ix="2" maxcspan="3" maxrspan="1

दुमी किरात राई फन्सकिम चौथो राष्ट्रिय महाधिपेशन आर्थिक सहयोगदाता महानुभावहरु:

| नाम | ठेगाना | सहयोग रु. | नाम | ठेगाना | सहयोग रु. |
|----------------------|----------|-----------|-------------------------------|------------|-----------|
| दुमिकिम, धरान | | 2000 | देवी राई | धरान -१९ | १५ |
| अक्ष कुमार राई | धरान | ५०५ | दलकुमार राई | धरान -१९ | ५०० |
| पर्ज बहादुर राई | धरान -८ | १००५ | गोपाल राई | धरान -१९ | ५१ |
| अर्जुन राई | धरान -२ | १०० | सुनिल राई | धरान -१८ | २०० |
| लिलामाया राई | धरान -८ | १०० | दम बहादुर नाथिरड राई | धरान -१५ | ५०० |
| अर्जुन राई | धरान -२ | १०० | अष्ट ब. राई | धरान -१५ | ५०० |
| उदिममाया राई | धरान -२ | १०० | जसराज राई | धरान -१९ | १०० |
| विजेता राई | धरान -२ | १०५ | दिप ब. राई | धरान -१५ | २०० |
| सीता लिम्बु | धरान -२ | १०० | खरदानी राई | धरान -१५ | २०० |
| प्रकाश राई | धरान -८ | २०० | दुर्गा ब. राई | धरान -८ | ५५ |
| गुमसेर राई | धरान -८ | २०० | हक्क ब. राई | धरान -८ | ५० |
| लालमनी राई | धरान -८ | १०० | कृष्ण कुमार दुमी राई | धरान -८ | ५० |
| कृष्ण राई | धरान -८ | २०० | लक्ष्मण राई (बाकिसला भूमेथान) | धरान -८ | ५० |
| एम बहादुर राई | धरान -८ | १२५ | टेक ब. राई (बाकिसला हल्खुम) | सुनसरी | ५१ |
| राप्ति राई | धरान -८ | १२५ | शुभ चन्द्र राई | सुनसरी | ५१ |
| लाल बहादुर राई | धरान -८ | १०५ | भक्त कान्त्या राई | देउराली -५ | ५१ |
| भूमिका राई | धरान -८ | ५५ | न्यू इंडिलिश एकेडेमी | देउराली | ५१ |
| मान ब. राई | धरान -८ | ५० | हिमाली | धरान - | ५० |
| निर बहादुर राई | धरान -८ | ५० | हक्क राई | धरान - | ५० |
| गोविन्द राई | धरान -८ | ५० | अम्बिका राई | धरान - | १०० |
| कृष्ण राई | धरान -८ | १०२ | मिना राई | धरान - | ५० |
| करकट साम्पाङ्ग | धरान -८ | ५१ | टिट पारस राई | धरान - | ५० |
| खगेन्द्र लिम्बू | धरान -८ | ५१ | प्ररस ब. राई | धरान - | १०० |
| नविन राई | धरान -८ | १०२ | बलि राज राई | धरान - | २०१ |
| लोक ब. राई | धरान -८ | ५५ | दान ब. राई | धरान - | १५० |
| ज्ञान ब. बान्तावा | धरान -८ | ५५ | योग्य राई | धरान - | ५० |
| हरि राई | धरान -८ | ५० | तुरग ब. राई | धरान - | १०० |
| डिल्ली राम राई | धरान -८ | ५० | असन ध्वज राई | धरान - | ५०० |
| मिना राई | धरान -८ | ६० | | | |
| राज लिम्बू | धरान -८ | ५१ | | | |
| बल ब. राई | धरान -८ | ५० | | | |
| राजेश राई | धरान -८ | ५० | | | |
| सुरज राई | धरान -८ | १०० | | | |
| मेगनाथ राई | धरान -८ | २०० | | | |
| हक्क ब. राई | धरान -८ | २०० | | | |
| मुगाधन राई | धरान | ५० | | | |
| लक ब. राई | धरान | ५० | | | |
| राजकुमार राई | धरान | ५० | | | |
| रतन राई | धरान | १०० | | | |
| पूर्ण कुमार राई | धरान -१५ | ५०० | | | |
| कमला राई | धरान -१५ | ५०० | | | |
| धन बहादुर राई | धरान -१९ | ५०० | | | |
| जगत ब. राई (अध्यक्ष) | धरान -१९ | ५०० | | | |
| बलालख राई | धरान -१५ | ५०० | | | |
| जित ब. राई | धरान -१९ | ६० | | | |

| खार्मी- १ साबृ | | | बाकिसला | | |
|--------------------------|----------------|-----------|----------------------------|--------------------|-----------|
| नाम | ठेगाना | सहयोग रु. | नाम | ठेगाना | सहयोग रु. |
| श्री शिव बहादुर राई | खार्मी -१ साबृ | २०० | श्री अमित राई | बाकिसला -६ | ५० |
| श्री विरेन्द्र राई | खार्मी -१ साबृ | २०० | श्री बालमाया राई | बाकिसला -६ | ५० |
| श्री शेखर राई | खार्मी -१ साबृ | ५० | श्री पर्ज बहादुर राई | बाकिसला -६ | ५० |
| श्री राज बहादुर राई | खार्मी -१ साबृ | ५० | श्री दुग्धन राई | बाकिसला -६ | ५० |
| श्री पर्ज बहादुर राई | खार्मी -१ साबृ | १०० | श्री पार्वती राई | बाकिसला -६ | ५० |
| श्री भुमिराज राई | खार्मी -१ साबृ | ५० | श्री टीकामणी राई | बाकिसला -६ | ५० |
| श्री शुक बहादुर राई | खार्मी -१ साबृ | ५०० | श्री मनीराज राई | बाकिसला -६ | ५०० |
| श्री कविराज राई | खार्मी -१ साबृ | २५ | श्री बचत बहादुर राई | बाकिसला -६ | १०० |
| श्री सच्च ब. राई छाचुङ्ग | खार्मी -१ साबृ | ५०० | श्री मोतीलाल दली | बाकिसला -६ | ५० |
| श्री शिवधन राई | खार्मी -१ साबृ | ५० | श्री धन राई | बाकिसला -६ | ५० |
| श्री दिल ब. राई तिरछा | खार्मी -१ साबृ | ५०० | श्री रुपा राई | बाकिसला -६ | ५० |
| श्री मौल ब. तिरछा राई | खार्मी -१ साबृ | ५०० | श्री मजके राई | बाकिसला -६ | ५० |
| | | | श्री जितमणी राई | बाकिसला -६ | ५०० |
| | | | श्री अकल बहादुर राई | बाकिसला -६ | ५० |
| | | | श्री राज कुमार राई | बाकिसला -६ | ५० |
| | | | श्री हक्क माया राई | बाकिसला -६ | ५० |
| | | | श्री देउमान राई | बाकिसला -६ | १०० |
| | | | श्री पारस राई | बाकिसला -६ | ५० |
| | | | श्री मनि प्रसाद राई | बाकिसला -६ | ५० |
| | | | श्री लोक बहादुर राई | बाकिसला -६ | ५० |
| | | | श्री अरुप राई | बाकिसला -६ | ५० |
| | | | श्री आशमणी राई | बाकिसला -९ | १०५ |
| | | | श्री मन कुमार राई | बाकिसला -७ | २५ |
| | | | श्री टंक बहादुर वस्नेत | बाकिसला -७ | २० |
| | | | श्री मन बहादुर श्रेष्ठ | बाकिसला बजार | २०५ |
| | | | श्री जागेश्वरसिंह राई | बाकिसला बजार | १०० |
| | | | श्री देउराज तामाङ्ग | बाकिसला -६ | १०० |
| | | | श्री रोशन श्रेष्ठ | बाकिसला -९ | १०० |
| | | | श्री कुमार राई | बाकिसला -९ | २०० |
| | | | श्री खिलनाथ निरौला | पृथ्वी उच्च मा.वि. | ५० |
| | | | श्री राजेन्द्र प्रसाद दाहल | ऐसेलुखर्क | १०० |
| | | | श्री गोपाल वास्तोला | बाकिसला -५ | १०० |
| | | | श्री बेल बहादुर अधिकारी | बाकिसला -५ | १०० |
| | | | श्री नन्द कुमार वस्नेत | बाकिसला -५ | १०० |
| | | | श्री कोमल प्रसाद रिमाल | पृथ्वी उच्च मा.वि. | १०० |
| | | | श्री सुरेन्द्र कुमार यादव | सिराहा | १०० |
| | | | श्री दधिराम निरौला | ५० | १०० |
| | | | श्री केशव निरौला | २० | १०० |
| | | | श्री रण बहादुर राई | बाकिसला -६ | १०० |
| | | | श्री चन्द्र कुमार राई | बाकिसला -७ | १०० |
| | | | श्री हक्कराज राई | बाकिसला -५ | १०० |
| | | | श्री छत्र कुमार राई | बाकिसला -७ | १०० |



उद्घाटनपूर्व न्याली बजार परिक्रमा गर्दै

उद्घाटनपूर्व न्याली घडेरी तर्फ जादै

इसिलिम रोपिदै

निशुल्क प्राप्त जग्गामा नाच्दै सहभागीहरू

न्याली कार्यक्रम स्थाल प्रवेश गर्दै

सम्मेलन उद्घाटन गर्दै प्रमुख अतिथि समासद
रामकुमार राई र अध्यक्ष चतुरभक्त राई

स्वागत मन्तव्य राख्नुदै उपाध्यक्ष छत्रकुमार राई

स्वागत गीत प्रस्तुत गर्दै स्थानीय कलाकार

नृत्य प्रस्तुत गर्दै स्थानीय कलाकारहरू

प्रमुख अतिथिलाई अभिनन्दन गरिदै

मन्तव्य राख्नुहुदै अध्यक्ष चतुरभक्त राई

मन्तव्य राख्नुहुदै प्रमुख अतिथि समासद रामकुमार राई



बन्द सत्रको एक मलक



बन्दसत्रमा मन्त्रालय राख्दै दुलाकिम धरानका
अध्यक्ष जगत बहादुर राई तथा धरानका प्रतिनिधिहरू



नव निवाचित समिति घोषणा गर्दै अध्यक्ष मण्डलका
संयोजक नृप राई तथा समितिका सदस्यहरू



नव निवाचित समितिलाई सपथ ग्रहण गराउनुहुँदै
अध्यक्ष मण्डलका सदस्य दान बहादुर राई



साकेला शिली प्रदर्शन गर्दै तुख्ता समूह खार्मी



नक्षोको साथ शिली प्रदर्शन गर्दै चोखुम समूह



साकेला शिली प्रस्तुत गर्दै निरुटा समूह खार्मी



संस्थालाई निःशुल्क जग्गा प्रदान गर्नुहुने
जग्गाहाता महानुभावहरू



स्थानीय नक्षो साथमा
शिली नाच्दै एक बालिका



कार्यक्रम सञ्चालन गर्नुहुँदै
तत्कालिन महासचिव भिम राई

भूमेस्थान द्लोकुम्मा टोली सप्तेश्वर-८, माल्डेल



शिली प्रदर्शन गर्दै दस्कते समूहका सहभागीहरू



दुलाकिम काठमाडौंद्वारा आयोजित स्वागत
तथा विदाई कार्यक्रम



विजयादशमी तथा दिपावली २०६६ को हार्दिक मंगलमय शुभकामना



| क्रमिक बचत | | मुद्रति बचत | | शेषिक बचत | | |
|------------|-----------------|-------------|---------------------------|-----------|--|-----------------|
| अवधि | वार्षिक व्याजदर | अवधि | ६/६ महिनामा व्याज भूकम्ही | एकमृष्ट | अवधि | वार्षिक व्याजदर |
| ३ महिना | १.५% | ६ महिना | ११% | - | १ वर्ष | १०% |
| ६ महिना | २.५% | १ वर्ष | ११.५% | १२% | २ वर्ष | १०.५% |
| १ वर्ष | १०.५% | २ वर्ष | १३.२५% | १३.५% | ३ वर्ष | ११% |
| २ वर्ष | ११% | ३ वर्ष | १३.५% | १३.७५% | ४ वर्ष | १२% |
| ३ वर्ष | १२०% | ४ वर्ष | १३.७५% | १४% | ५ वर्ष | १३.५% |
| ४ वर्ष | १३% | ५ वर्ष | १४.५% | १५% | आपको लगानी आपके बचत संनिधित भविष्यको लागि बानी सज्ज | |
| ५ वर्ष | १४% | | | | | |

WESTERN UNION ||
मनी ट्रान्सफर

MoneyGram 
आपरेटिंग मुद्रा ट्रान्सफर

Krishna Premura®
Money Transfer

ट्रान्स नं. ८२७/०६०/०६१



रिजेन्सी बहुउद्देश्यीय सहकारी संस्था लि.


Regency Multi-purpose Co-operative Ltd.

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेसिटेन्स सेवा

काठमाडौं-७, चावहिल

फोन नं.: ०१-४४६९८३६

"विकासको लागि बचत गर्ने बानी बसालै।"



An Institution of Academic Excellence with Difference

Grand Academy

COLLEGE OF SCIENCE & MANAGEMENT

(+2 Program)

Founded in 2000 AD

Affiliated to Higher Secondary Education Board (HSEB)

SPECIAL FEATURES:

Centrally located

Highly experienced and dedicated teaching faculties

Well-ventilated and spacious classrooms with limited numbers of students

Well-equipped labs covering more than 1800 sq.ft.

Well-stocked library with daily newspaper

Transportation facilities from different parts of the valley

Well-managed hygienic cafeteria

Sports & Extra curricular activities

Project works & research based activities

Moderate Fee Structure

Scholarship schemes for meritorious and deserving students

Periodical Evaluation Schemes



प्राइम गोखा सेमिङ्झ एण्ड क्रेडिट सहकारी संस्था लि.

केन्द्रीय कार्यालय, प्रदर्शनीमार्ग, काठमाडौं, फोन: ०१-४२१४५४८

Prime Gorkha Saving & Credit Co-operative Ltd.

Head Office, Exhibition Road, Kathmandu, Ph: 01-4221458

मुद्रति निक्षेप

| अवधि | त्रैमासिक | वार्षिक | एकमृष्ट |
|---------|-----------|---------|---------|
| ६ महिना | ८.००% | | |
| ९ महिना | ९.००% | | ९.००% |
| १ वर्ष | १०.७५% | ११.७५% | ११.७५% |
| २ वर्ष | ११.००% | १२.००% | १२.२५% |
| ३ वर्ष | ११.५०% | १२.२५% | १२.७५% |
| ४ वर्ष | १२.००% | १२.७५% | १३.२५% |
| ५ वर्ष | १२.५०% | १३.००% | १४.२५% |

अवधि निक्षेप

| अवधि | त्रैमासिक |
|---------|-----------|
| ६ महिना | ८.५०% |
| १ वर्ष | ७.००% |
| २ वर्ष | ७.५०% |
| ३ वर्ष | ८.००% |
| ४ वर्ष | ८.५०% |
| ५ वर्ष | ९.००% |

कर्जा शीर्षक

| शीर्षक | व्याजदर |
|-----------------|---------|
| व्यापारीक कर्जा | १८% |
| व्यवसायिक कर्जा | १८% |
| घरेलु कर्जा | १८% |
| हायर पर्चेज | १८% |

विजयादशमी तथा शुभ दिपावली २०६६ को उपलक्ष्यमा सम्पूर्ण सदस्यहरु तथा शेयर धनीहरूमा हार्दिक मंगलमय शुभकामना



बिश्वास

बहुउद्देश्यीय सहकारी संस्था लि. (सेमिङ्ग)

Biswas Multi-purpose Co-operative Society Ltd.

P.O. Box No.: 9244, Maitidevi, Kathmandu, Tel. No.: 977-1-4460169

गढुटी-विद्येप

| अवधि | त्रैमासिक | वार्षिक | एकमुष्ट |
|--------|-----------|---------|---------|
| १ वर्ष | ९९ % | ९९.२५ % | |
| २ वर्ष | ९९.२५ % | ९९.५० % | ९२.२५ % |
| ३ वर्ष | ९९.५० % | ९९.७५ % | ९३ % |
| ४ वर्ष | ९९.७५ % | ९२.२५ % | ९४ % |
| ५ वर्ष | ९२.२५ % | ९३ % | ९५ % |

अवधि विद्येप

| कर्जा शिरक | वार्षिक व्याजादर |
|---------------------|------------------|
| क) घिरो | |
| उदामी | ९८ % |
| व्यवसायीक/व्यापारीक | ९८ % |
| शैक्षिक | ९८ % |
| भवन निर्माण | ९८ % |
| वैदेशिक रोजगार | ९८ % |
| घरेलु | ९८ % |
| हायर पर्सेज | ९८ % |

| ख) सामुहिक जमानी (विनाधितो) | व्यवसायीक | ९६ % |
|-----------------------------|-----------|------|
| वैदेशिक रोजगार | ९६ % | |
| घरेलु | ९६ % | |
| शैक्षिक | ९६ % | |

गुणवत्ता
१०५%

We Believe in Quality Service



राबो को-अपरेटिंग लिमिटेड

RABO Co-operative Limited

पो.ब.नं. ९२४४, कात्यायनी चौक, भीमसेनगोला, काठमाडौं, कोड नं. ४१०९९२२
फ़्याक्स: ९७७-१-४७७४३४३, E-mail:rabo@wlink.com.np



Mahanagar Sahakari Sanstha Limited

महानगर सहकारी संस्था लि.

New Baneshwor Plaza, New Baneshwor, Kathmandu

Tel: 4491511, Email: mss@wlink.com.np

Education For Quest

Babylon
National School

Shantinagar, Kathmandu, Tel: 4108973, 4108905



A School for Competence



PATHFINDER Co-Ed. School
Prayagmarg, Bijay Chowk, Battisputali, Kathmandu
Tel: 2040804, 4495308



RAI GROUP
& COMPANY Pvt. Ltd.

Bhimsengola, Kathmandu, Nepal, Tel: 4489970

घडेरी अनि घर
सुख-समृद्धिको आधार



CIVIL PROPERTY DEALERS
Bhimsengola, Baneshwor, Kathmandu, Nepal, Tel: 977-1-4109070

Promoted by Rai Group